



पाँचौं वार्षिक प्रतिवेदन

FINANCIAL REPORT

आ.व. २०७५/०७६ (2018/2019)



नेपाल पुनर्बीमा कम्पनी लिमिटेड

(नेपाल सरकारको स्वामित्वमा स्थापित)

**Nepal Re-Insurance Co. Ltd. (Nepal Re.)**

(An-Undertaking of Nepal Government)

# Board of Directors



**Mr. Yam Lal Bhoosal**  
Chairman



**Mr. Dip Prakash Panday**  
Director



**Mr. Ramesh Rana**  
Director



**Mr. Sukhachandra Jha**  
Director

# Management Team



**Mr. Shankar Kumar Rayamajhee**  
Chief Executive Officer



**Mr. Damodar Bhandari**  
Deputy General Manager



**Mr. Bishnu Prasad Upadhyay**  
Reinsurance Expert



**Mr. Ujjwol Raj Aryal**  
Joint Manager




**Ms. Smriti Ghimire**  
Joint Manager



Central Business Park, 5th Floor, Thapathali, Kathmandu, Nepal  
Tel: +977 1 4218458 | Fax: +977 1 4101593  
Web: [www.nepalre.com.np](http://www.nepalre.com.np)

# नेपालको नक्सा (राजनीतिक तथा प्रशासनिक)



## विषय सूची

१.	पाँचौं वार्षिक साधारण सभा सम्बन्धी सूचना	३
२.	प्रतिनिधि नियुक्त गर्ने फारम (प्रोक्सी)	६
३.	Financial Overview	७
४.	अध्यक्षको मन्तव्य	१०
५.	प्रमुख कार्यकारी अधिकृतको प्रतिवद्धता	११
६.	सञ्चालक समितिको तर्फबाट अध्यक्ष यमलाल भुसालद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन	१२
७.	GAAP अनुसारको वित्तीय विवरण	३३
८.	NFRS अनुसारको वित्तीय विवरण	९५
९.	बीमा समितिको पत्र	१७५
१०.	बीमा समितिबाट वित्तीय विवरण स्वीकृत हुँदा उल्लेखित महत्वपूर्ण शर्तहरू सम्बन्धमा सञ्चालक समितिको जवाफ	१७६
११.	नोट	१७७



# नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको पाँचौं वार्षिक साधारण सभा सम्बन्धी सूचना

(प्रथम पटक प्रकाशित मिति २०७७/०९/०८ गते)

यस कम्पनीको सञ्चालक समितिको मिति २०७७/०९/०७ गते मंगलबार बेलुका ५.१५ मा बसेको ३१३ औं बैठकको निर्णयानुसार देहायका विषयहरूमा छलफल तथा निर्णय गर्नको लागि निम्न मिति, स्थान र समयमा कम्पनीको आर्थिक वर्ष २०७५/७६ को पाँचौं वार्षिक साधारण सभा बस्ने भएको हुँदा सम्पूर्ण शेयरधनी महानुभावहरूको उपस्थितिका लागि अनुरोध गर्दै यो सूचना प्रकाशित गरिएको छ।

## १. साधारण सभा हुने मिति, स्थान र समय :

मिति : २०७७/०९/२९ गते बुधवार  
स्थान : कार्की व्याङ्केट, ववरमहल, काठमाडौं  
समय : बिहान ११:०० बजे

## २. छलफलका विषय :

### क. सामान्य प्रस्तावहरू :

१. आर्थिक वर्ष २०७५/७६ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।
२. लेखापरीक्षकको प्रतिवेदन सहितको २०७६ आसार मसान्तको वासलात, सोही मितिमा समाप्त आ.व. २०७५/७६ को नाफा/नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरू छलफल गरी पारित गर्ने ।
३. कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने । (वर्तमान लेखापरीक्षक श्याम कार्की एण्ड कं. चार्टर्ड एकाउन्टेन्टस् यो दोश्रो वर्ष भएकोले पुनः नियुक्ति हुन सक्ने ।)
४. नियमावलीको नियम २७ को उपनियम (२) (ख) नेपाल सरकार बाहेकका संस्थागत लगानीकर्ताबाट १ जना तथा नियमावलीको नियम २७ को उपनियम (२) (ङ) सर्वसाधारण शेयरधनीहरूबाट १ जना गरि जम्मा २ जना कम्पनीको संचालक समितिमा प्रतिनिधित्व गर्ने संचालकहरूको निर्वाचन गर्ने ।

(मिति २०७४/०९/२१ मा निर्वाचित निवर्तमान संचालक श्री निकुन्ज अग्रवालको राजिनामा संचालक समितिको बैठकबाट स्वीकृत भए अनुसार नियमावलीको नियम २७ को उपनियम (२) (ख) बमोजिम निर्वाचन हुने संचालक १ जनाको कार्यकाल नियमावलीको नियम २७ को उपनियम (४) बमोजिम २०७८/०९/२० सम्म कायम हुनेछ।)

५. नियमावलीको नियम २७ उपनियम (२) (घ) बमोजिम स्वतन्त्र विज्ञ संचालक नियुक्ति गर्ने/अधिकार प्रत्यायोजन गर्ने।

### ख. विशेष प्रस्तावहरू :

१. संचालक समितिको निर्णय बमोजिम संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतका खर्च गरिएको रकमलाई अनुमोदन गर्ने ।
२. कम्पनीको प्रबन्धपत्र/नियमावलीको प्रस्तावित संशोधनमा नेपाल सरकार वा नियमनकारी निकायहरूबाट कुनै फेरबदलको सुझाव प्राप्त भएमा सो बमोजिम आवश्यक फेरबदल गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने ।

### ग. विविध :

सञ्चालक समितिको आज्ञाले



(विष्णु प्रसाद उपाध्याय)  
कम्पनी सचिव

## शेयर दाखेल खारेज सम्बन्धी विवरणः

- साधारण सभा प्रयोजनको निमित्त मिति २०७७/०९/१६ गते शेयरधनी दर्ता पुस्तिका बन्द (Book Close) गरिनेछ ।
  - नेपाल स्टक एक्चेन्ज लिमिटेडमा मिति २०७७/०९/१५ गतेसम्म कारोवार भई नियमानुसार शेयर नामसारी भएका शेयरधनीहरू मात्र साधारण सभामा भाग लिन योग्य हुने छन् ।
- १ सभामा भागलिन इच्छुक शेयरधनी महानुभावहरूले शेयर प्रमाणपत्र वा हितग्राही (DMAT) खाता खोलिएको प्रमाण तथा परिचय खुल्ने कुनै प्रमाण (जस्तै नागरिकताको प्रमाणपत्र वा अन्य कुनै फोटो सहितको परिचयपत्र) अनिवार्य रूपमा साथमा लिई आउनु हुन अनुरोध छ ।
  - २ सभामा भाग लिने प्रत्येक शेयरधनी महानुभावहरूले सभा स्थलमा रहेको हाजिरी पुस्तिकामा दस्तखत गर्नु पर्नेछ । हाजिरी पुस्तिका बिहान ९.३० बजे देखि खुल्ला रहनेछ ।
  - ३ सभामा भाग लिनको लागि आफ्नो प्रतिनिधि (प्रोक्सी) नियुक्त गर्न चाहने शेयरधनीहरूले आफ्नो सम्पूर्ण शेयरको एउटै प्रतिनिधि हुने गरी प्रचलित कम्पनी कानूनले तोकेको ढाँचामा प्रतिनिधिपत्र (प्रोक्सी) फारम भरी सभा शुरु हुनुभन्दा कम्तीमा ७२ घण्टा अगाडि अर्थात मिति २०७७/०९/२६ का दिन बिहान ११ बजेभित्र कम्पनीको शेयर रजिष्ट्रारको कार्यालय श्री आरबिबि मर्चेन्ट बैकिङ्ग लि., टेकु काठमाडौंमा दर्ता गरिसक्नु पर्नेछ । पुनर्वीमा कम्पनीका शेयरधनीहरूलाई मात्र प्रोक्सी नियुक्त गर्न सकिनेछ । एकभन्दा बढी व्यक्तिलाई शेयर विभाजन गरी वा अन्य कुनै किसिमबाट छुट्टयाएर दिइएको प्रोक्सी बदर हुनेछ ।
  - ४ सभामा भाग लिनको लागि प्रतिनिधि (प्रोक्सी) नियुक्त गरिसकेपछि प्रतिनिधि फेरवदल गर्न चाहेमा यस अघि दिएको प्रतिनिधि (प्रोक्सी) बदर गरी यो प्रतिनिधि (प्रोक्सी) लाई मान्यता दिईयोस् भन्ने छुट्टै पत्र सहित प्रोक्सी फारम सभा शुरु हुनुभन्दा कम्तीमा ४८ घण्टा अगाडि अर्थात मिति २०७७/०९/२७ का दिन बिहान ११ बजेभित्र कम्पनीको शेयर रजिष्ट्रारको कार्यालय श्री आरबिबि मर्चेन्ट बैकिङ्ग लि., टेकु काठमाडौंमा प्राप्त हुने गरी दर्ता गराएको अवस्थामा अघिल्लो प्रतिनिधिलाई स्वतः बदर भएको मानी पछिल्लो प्रतिनिधि (प्रोक्सी) लाई मान्यता दिइनेछ ।
  - ५ प्रतिनिधि नियुक्त गरी सकेको शेयरधनी आफैँ सभामा उपस्थित भई हाजिरी पुस्तिकामा दस्तखत गरेमा निजले दिएको प्रतिनिधि (प्रोक्सी) स्वतः बदर हुनेछ ।
  - ६ संयुक्त रूपमा शेयर ग्रहण गर्ने शेयरधनीहरूको हकमा शेयर लगत किताबमा पहिले नाम उल्लेख भएको व्यक्ति वा सर्वसम्मत नियुक्त प्रतिनिधिले मात्र सभामा भाग लिन पाउने छन् ।
  - ७ नाबालक तथा मानसिक सन्तुलन ठीक नरहेको शेयरधनीको तर्फबाट शेयर लगत दर्ता किताबमा संरक्षकको रूपमा नाम दर्ता भएको व्यक्तिले सभामा भाग लिन तथा प्रतिनिधि नियुक्त गर्न सक्ने छन् ।
  - ८ संगठित संस्थाका शेयरधनी भएमा त्यस्तो संगठित संस्थाको तर्फबाट कम्पनीको साधारण सभामा उपस्थित हुनको लागि प्रचलित कानून बमोजिम मनोनित व्यक्तिले शेयरधनी संस्थाको आधिकारिक पत्रका साथ प्रोक्सी फारममा संस्थाको छाप र आधिकारिक व्यक्तिको दस्तखत भएको कागजात पेश गर्नु पर्नेछ ।
  - ९ बुँदा ४ र ५ मा उल्लिखित दिन कुनै सार्वजनिक बिदा पर्न गएमा पनि सो दफाहरूमा उल्लेखित प्रयोजनको निमित्त कार्यालय कक्ष खुल्ला रहनेछ ।
  - १० शेयरधनी महानुभावहरूको जानकारीका लागि कम्पनीको संक्षिप्त आर्थिक विवरण यसै सूचना साथ प्रकाशित गरिएको छ ।
  - ११ छलफलको विषय अन्तर्गत विविध शिर्षक सम्बन्धमा शेयरधनी महानुभावहरूले छलफल गर्न चाहनु भएको विषयबारे मिति २०७७/०९/२६ सम्म कम्पनी सचिव मार्फत संचालक समितिको अध्यक्षलाई लिखित जानकारी दिनु पर्नेछ । प्राप्त विषय संचालक समितिको अध्यक्षलाई उचित लागेमा मात्र छलफलको लागि समावेश गरिने छ ।
  - १२ साधारण सभा सम्बन्धमा थप जानकारी आवश्यक परेमा कार्यालय समयभित्र कम्पनीको कार्यालय, सञ्चालक समिति सचिवालयमा सम्पर्क राख्न समेत अनुरोध गरिन्छ ।



१३. कम्पनीको सञ्चालक पदको निर्वाचन सम्बन्धी सम्पूर्ण सूचना एवं जानकारीहरु थापाथली, काठमाण्डौ स्थित कम्पनीको कार्यालयमा अवस्थित निर्वाचन अधिकृतको कार्यालयको सूचना पाटीमा टाँस गरिनेछ ।

**द्रष्टव्य:**

- (क) Covid-19 का कारण सामाजिक दुरी कायम गरी साधारण सभा गर्नु पर्ने परिस्थितिलाई ध्यानमा राखी सभामा उपस्थित हुँदा कम्तीमा एक मिटरको भौतिक दुरी कायम हुने गरी हाजिरी तथा सभा स्थलमा बस्ने व्यवस्था मिलाइएको हुँदा Covid-19 को संक्रमणबाट बच्न तथा बचाउनका लागि मास्क, पञ्जा, सेनिटाइजर, Face Shield लगायत न्यूनतम सुरक्षाको उपकरण प्रयोग गर्नु हुन सम्पूर्ण शेयरधनी महानुभावहरुलाई अनुरोध छ ।
- (ख) नेपाल सरकारले Covid-19 का कारण बढी मानिस भेला हुन रोक लगाएकोले शेयरधनीहरुलाई भिडियो कन्फरेन्स मार्फत सभामा सहभागी गराउने व्यवस्था समेत मिलाइएको छ । कुनै शेयरधनीले सभामा मन्तव्य राख्न चाहेमा मिति २०७७/०९/२६ गते भित्र कम्पनीमा आफ्नो नाम टिपाउनु पर्नेछ । सो का लागि कम्पनीको IT विभागका अधिकृत कर्मचारी श्री बिनय चौरेललाई कार्यालय समय भित्र फोन नं.०१४१०१५९५/९६/९७ (एक्सटेन्सन नं. ११५), मोवाइल नं. ९८४०१७१९३९, इमेल it@nepalre.com.np मा नाम, परिचय खुल्ने प्रमाण तथा डिम्याट नं. पठाउनु हुन अनुरोध छ । भिडियो कन्फरेन्स मार्फत सभामा सहभागी हुन वा मन्तव्य राख्न चाहनु हुने शेयरधनीहरुलाई Meeting ID/Password उपलब्ध गराई सभामा सहभागी हुने व्यवस्था मिलाइनेछ । शेयरधनीहरुले मन्तव्य राख्ने कार्यको व्यवस्थापन उपरोक्त बुँदा ११ मा उल्लेख भए अनुसार हुनेछ ।

## अनुसूची- २७

(दफा ७१ को उपदफा (३) सँग सम्बन्धित)

### प्रतिनिधि नियुक्त गर्ने फारम (प्रोक्सी)

श्री सञ्चालक समिति,  
नेपाल पुनर्बीमा कम्पनी लिमिटेड,  
थापाथली, काठमाण्डौं ।

#### विषय : प्रतिनिधि नियुक्त गरेको बारे ।

महाशय,

..... जिल्ला ..... न.पा./गा.पा., वडा नं. ....बस्ने म/हामी ..... ले त्यस कम्पनीको शेयरधनीको हैसियतले संवत् २० ..... साल ..... महिना ..... गते ..... का दिन हुने पाँचौं वार्षिक साधारण सभामा म/हामी स्वयम् उपस्थित भई छलफल तथा निर्णयमा सहभागी हुन नसक्ने भएकाले उक्त सभामा मेरो/हाम्रो तर्फबाट भाग लिन तथा मतदान गर्नका लागि ..... जिल्ला ..... न.पा./गा.पा, वडा नं. .... बस्ने श्री ..... लाई मेरो/हाम्रो प्रतिनिधि नियुक्त गरी पठाएको छु/पठाएका छौं ।

प्रतिनिधि नियुक्त भएको व्यक्तिको

हस्ताक्षरको नमूना : .....

शेयरधनी भए शेयर प्रमाणपत्र नं./

Demat Account no. :

शेयरधनी नभए नागरिकताको प्रमाणपत्र नं. :

मिति :

निवेदक :

दस्तखत :

नाम :

ठेगाना :

शेयर प्रमाणपत्र नं..

Demat Account no. :

शेयर संख्या :

**नोट :** यो निवेदन साधारण सभा हुनु भन्दा कम्तिमा ७२ घण्टा अगावै कम्पनीको रजिष्टर्ड कार्यालय थापाथली, काठमाण्डौंमा पेश गर्नु पर्नेछ ।

### नेपाल पुनर्बीमा कम्पनी लिमिटेड, थापाथली, काठमाण्डौं प्रवेश पत्र

शेयरधनीको नाम : .....

शेयरधनीको सही : .....

शेयरप्रमाणपत्रनं./DematAccountno. : ....., शेयर संख्या.....

नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको शेयरधनीको हैसियतले संवत् २० ..... साल ..... महिना ..... गते

..... का दिन हुने पाँचौं वार्षिक साधारण सभामा उपस्थित हुन जारी गरिएको प्रवेश पत्र ।

#### द्रष्टव्य

१) शेयरधनी आफैले खाली स्थानहरू भर्नुहोला ।

२) सभा कक्षमा प्रवेश गर्न यो प्रवेश पत्र प्रस्तुत गर्नु अनिवार्य छ ।



कम्पनी सचिव



# Financial Overview

## Key facts about Nepal Re



2003 -Continuation of Insurance Pool



PPP Model Company



7th Nov, 2014 Establishment of Nepal Re



Composite Reinsurer



Major shareholding By Nepal Government 44.039%



Grade 2 in ICRA Rating




2020 16% Initial Public Offering (IPO) made




One and only Reinsurance Company in Nepal


## Domestic Business




## International Business




## Gross premium (All data presented in million NRs.)



## Net Worth



## Net Profit



## अध्यक्षको मन्तव्य

नेपाल पुनर्बीमा कम्पनी लि. को पाँचौं वार्षिक साधारण सभामा उपस्थित हुनुभएका सम्पूर्ण शेयरधनी महानुभावहरू तथा आमन्त्रित महानुभावहरूमा संचालक समितिको तर्फबाट हार्दिक स्वागत अभिवादन व्यक्त गर्दछु।

आर्थिक वर्ष २०७४/७५ बाट नेपाल वित्तीय प्रतिवेदनमान अनुसार समेत तयार गर्नु पर्ने व्यवस्था बमोजिम नै यस २०७५/७६ मा कम्पनी ऐनको दफा १०८ अनुसार नेपाल वित्तीय प्रतिवेदनमान अनुसार वित्तीय प्रतिवेदनहरू तयार गरि यस गरिमामय सभाबाट पारित गर्नको लागि प्रस्तुत गरिएको छ भने बीमा समितिको नियमनकारी प्रयोजनको लागि समेत वित्तीय विवरणहरू जानकारीको लागि वार्षिक प्रतिवेदनमा संलग्न गरिएको जानकारी गराउँदछौं।

पुनर्बीमा व्यवसाय (व्यवस्थापन तथा संचालन) सम्बन्धि निर्देशिका, २०७१ को दफा १२ अनुसार **“पुनर्बीमकले आफ्नो व्यवसाय गर्दा बचत भएको रकम कम्तिमा ५ (पाँच) वर्ष सम्म मुनाफाको रूपमा बाँडफाँड नगरी अनिवार्य जगेडा कोषमा राख्नु पर्नेछ”** भन्ने नियामक व्यवस्था अनुसार आ.ब. २०७५/७६ को वित्तीय विवरणमा शेयरधनीहरूलाई नगद लाभांश तथा बोनस शेयर वितरणको व्यवस्था नगरिएको जानकारी गराउँदछौं।

नेपाल पुनर्बीमा कम्पनी नेपाल सरकारको अधिक शेयरमा स्थापना गरिएको विश्वभर कार्यक्षेत्र भएको नेपालको एकमात्र पुनर्बीमा कम्पनी हो। यस कम्पनीको प्रमुख उद्देश्य नेपालका बीमा कम्पनीहरूलाई स्थानीय स्तरमा विश्वस्तरीय पुनर्बीमा सेवा प्रदान गर्न र देशबाट पुनर्बीमा शुल्क वापत विदेशिदै गएको मुद्राको उल्लेख्य हिस्सालाई कम गर्न तथा विभिन्न मुलुकहरूबाट पुनर्बीमा व्यवसाय ग्रहण गरी विदेशी मुद्रा आर्जन गर्न, पुनर्बीमा व्यवसाय संचालन मार्फत साधनश्रोतको संकलन एवं सो को राष्ट्र निर्माणमा परिचालन गर्नु, रोजगारी सिर्जना गर्नु, क्षेत्रगत जनशक्तिको विकासमा योगदान दिनु रहेको छ। यस अतिरिक्त नेपालको बीमा व्यवसायको विकास, विस्तार र सुदृढिकरणमा समेत यस कम्पनीको उल्लेखनीय भूमिका रहँदै आएको छ।

नेपाल सरकारको नीति तथा कार्यक्रमबाट नेपाल भित्र रहेका बीमकहरूले आफूले जारी गरेको सम्पूर्ण बीमालेखहरूको २० प्रतिशत हिस्सा नेपाल पुनर्बीमा कम्पनीमा अनिवार्य रूपमा पुनर्बीमा गराउनु पर्ने व्यवस्थाको निरन्तरताले नेपालको पुनर्बीमा व्यवसायलाई थप व्यवस्थित र सुनिश्चित एवं जिम्मेवार बनाएको छ।

कम्पनीको प्रगतिमा नेपाल सरकार अर्थ मन्त्रालय लगायत नियमनकारी सबै निकायहरू, देशका सबै बीमकहरू र सोमा कार्यरत कर्मचारी एवं सञ्चालक समितिका पदाधिकारी तथा बीमा सर्भेयर र विभिन्न मित्र राष्ट्रका बीमा तथा पुनर्बीमा कम्पनीहरू, कर्मचारी, पुनर्बीमा दलालका साथै अन्य सम्बन्धित विभिन्न संस्थाहरूका साथै ती देशका नियमनकारी निकाय र कम्पनी सञ्चालक समितिका पदाधिकारी र निष्ठावान र लगनशील कर्मचारी सबैको तर्फबाट प्राप्त सहयोग लागि धन्यवाद दिँदै आगामी दिनमा यस कम्पनीले अझ उन्नति र प्रगति गर्दै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्दछु।

अन्त्यमा यस पाँचौं वार्षिक साधारण सभामा आदरणीय शेयरधनी महानुभावहरूबाट अमूल्य सुभावाहरू प्राप्त हुने र सम्पूर्ण प्रस्तावहरूमा यहाँहरूको समर्थन हुने विश्वास सहित कम्पनीलाई साथ तथा सहयोग प्रदान गर्नु भएकोमा हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु।

मिति: २०७७/०९/२९

यमलाल भुसाल

अध्यक्ष

## प्रतिवद्धता

नेपाल पुनर्बीमा कम्पनी लि. को पाँचौं वार्षिक साधारण सभामा उपस्थित हुनुभएका शेयरधनी तथा आमन्त्रित महानुभावहरुमा हार्दिक स्वागत अभिवादन व्यक्त गर्दछु।

नेपाल सरकार अर्थ मन्त्रालय, नियामक निकाय बीमा समिति, धितोपत्र बोर्ड, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल राष्ट्र बैंक, शेयर सदस्य महानुभावहरु, व्यावसायिक सहयात्री, स्वदेश तथा विदेशका बीमा बिज्ञहरु, यस कम्पनी प्रति प्रत्यक्ष एवं अप्रत्यक्ष रुपमा सहयोग गर्ने पत्रकार जगत लगायत अन्य संघ संस्थाहरुबाट समय समयमा प्राप्त नीति, निर्देशन, सल्लाह, सुझावलाई कम्पनीको मार्ग निर्देशनको रुपमा स्वीकार गर्दै स्वदेशी एवं विदेशी बीमा, पुनर्बीमा कम्पनीबाट व्यवसाय प्राप्त गरी सफलतापूर्वक आफ्नो व्यवसाय संचालन गरिरहेको व्यहोरा सहर्ष जानकारी गराउँदछु।

नेपाल सरकारले देशको बीमा क्षेत्रलाई उच्च प्राथमिकताका साथ अगाडि बढाउन बीमकहरुले विगतमा भोग्नु परेका पुनर्बीमा सुरक्षणका समस्याहरुलाई समाधान गर्दै विदेशी मुद्रा सन्तुलन कायम गर्ने उद्देश्य अनुरूप यस कम्पनीको स्थापना भएको हो। आफ्नो पुनर्बीमा कारोवारलाई पेशागत दक्षता अझ बृद्धि गर्दै स्वदेशी एवं विदेशी बीमक पुनर्बीमकको विश्वास जितेर अगाडि बढ्न कम्पनी परिवार तत्पर रहेको व्यहोरा अवगत गराउँदछु।

आधुनिक युगको अर्थतन्त्रमा बैंक र बीमा एक सिक्काका दुई पाटा हुन र यी दुवैको सह अस्तित्वमा देशले सुनिश्चित औद्योगिक एवं व्यवसायिक प्रगति हासिल गर्दछ। व्यवसायमा अन्तरनिहित आर्थिक तथा कानूनी दायित्वको जोखिमको व्यवस्थापन बीमा क्षेत्रले प्रत्यक्ष रूपमा गर्दछ भने यसको पृष्ठ पोषक भई पुनर्बीमा व्यवसायले मूल अंश धारण गरिरहेको हुन्छ। यसरी नेपाली बीमा बजारको मुख्य साभेदार भई जोखिम समूह लगायत अन्य विभिन्न पुनर्बीमा स्वीकार्दै आएको यस कम्पनीलाई आर्थिक वर्ष २०७५/७६ को बजेट वक्तव्यबाट स्थापित नेपालमा सञ्चालित जीवन एवं निर्जीवन बीमा कम्पनीले अनिवार्य रूपमा आफ्नो व्यवसायको २० प्रतिशत हिस्सा यस कम्पनीमा पुनर्बीमा गराउनु पर्ने व्यवस्थाले यस कम्पनीलाई अझ बढी जिम्मेवार बनाएको छ। यसलाई सफलतापूर्वक अगाडि बढाउन आवश्यक क्षमताको विकास गर्दै बीमा उद्योगलाई स्थिरता प्रदान गर्ने र स्वदेशबाट बहिर्गमन भइरहेको विदेशी मुद्रालाई न्यूनीकरण मात्र नगरी पुनर्बीमा मार्फत विदेशी मुद्रा आर्जन गर्दै अन्तर्राष्ट्रिय स्तरको प्रभावकारी सेवा प्रदान गर्न कम्पनी परिवार प्रतिवद्ध रहेको व्यहोरा सवैमा सादर निवेदन गर्दछौं।

कम्पनीको व्यवसायिक रणनीति अनुरूप वित्तीय क्षमता अभिवृद्धि गर्ने, विदेशमा कार्यालय स्थापना गर्ने, अन्तर्राष्ट्रिय क्रेडिट रेटिङको प्रकृया थाल्ने, जनशक्ति विकास तथा क्षमता अभिवृद्धि गर्ने, गुणस्तरयुक्त पूर्वाधार स्थापित गर्ने र सुरक्षित एवं तुलनात्मक वढी प्रतिफलदायी क्षेत्रमा लगानी गर्दै आय वृद्धि गर्ने, कम्पनीको भवन निर्माण गर्ने आदि कार्यक्रम रहेको पनि जानकारी गराउदछौं।

अन्त्यमा, संस्थागत सुशासन कायम गर्दै प्रवाह हुने सेवाहरु छिटो, छरितो, प्रतिष्पर्धी र पारदर्शी बनाउने र बीमा समितिबाट जारी हुने नीति निर्देशन अनुरूप कार्य सम्पादन गर्दै स्वदेशी बीमकहरुको विश्वासिलो पुनर्बीमा साभेदार एवं अन्तर्राष्ट्रिय जगतमा क्षेत्रीय स्तरको स्तरयुक्त प्रभावकारी पुनर्बीमक भई आम लागनीकर्ताको लागि उल्लेखनीय प्रतिफलदायी, सरकारको लागि उच्च करदायक र रोजगारीको लागि आकर्षक संस्थाको रूपमा स्थापित गर्ने प्रतिवद्धता पनि व्यक्त गर्दछु।

मिति: २०७७/०९/२९

शंकरकुमार रायमाझी  
प्रमुख कार्यकारी अधिकृत

# नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको पाँचौं वार्षिक साधारणसभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष यमलाल भुसालद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन

नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको पाँचौं वार्षिक साधारण सभामा  
सञ्चालक समितिको तर्फबाट अध्यक्ष  
यमलाल भुसालद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन

## आदरणीय शेयरधनी महानुभावहरू,

नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको पाँचौं वार्षिक साधारण सभामा उपस्थित सम्पूर्ण आदरणीय शेयरधनी तथा आमन्त्रित महानुभावहरूलाई सञ्चालक समिति एवं व्यक्तिगत रूपमा मेरो तर्फबाट समेत हार्दिक स्वागत गर्दछु। आर्थिक वर्ष २०७५/७६ को यस कम्पनीको वित्तीय विवरण, कम्पनीले प्राप्त गरेका उपलब्धिको विवरणहरू र कम्पनी सञ्चालनको क्रममा अवलम्बन गरिएका व्यवस्थापकीय प्रयासहरू सञ्चालक समितिको तर्फबाट यस वार्षिक साधारण सभामा प्रस्तुत गर्न पाउँदा मलाई अत्यन्त खुशी लागेको छ। शेयरधनी महानुभावहरूले विभिन्न समयमा दिनुभएको गहन सुझावहरूलाई यथासम्भव अवलम्बन गर्दै अघि बढ्न सञ्चालक समिति हर सम्भव प्रयासरत रहेको जानकारी गराउँदै कम्पनी ऐन, २०६३ को दफा १०९ बमोजिम आर्थिक विवरणहरू सहितको आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन अनुमोदनको लागि यस गरिमामय सभा समक्ष प्रस्तुत गर्दछु।

## (क) विश्व अर्थतन्त्रको अवस्था

सन् २०१९ मा २.९ प्रतिशत रहेको विश्वको आर्थिक वृद्धिदर सन् २०२० मा ३.३ प्रतिशत रहने प्रक्षेपण अन्तर्राष्ट्रिय मुद्राकोषले गरेको छ। एशियाली तथा युरोपेली अर्थतन्त्रमा भएको सुधार र अमेरिकी अर्थतन्त्रमा अंगालिएको नयाँ कर प्रणालीका कारण आगामी वर्षहरूमा विश्व अर्थतन्त्रमा क्रमिक सुधार हुने अपेक्षा रहेको छ। अन्तर्राष्ट्रिय मुद्रा कोषको प्रक्षेपण अनुसार सन् २०१९ मा ४.१ प्रतिशतले वृद्धि भएको अनुमान गरिएको उदीयमान तथा विकासोन्मुख देशहरूको अर्थतन्त्र सन् २०२० मा ४.७ प्रतिशतले बढ्ने प्रक्षेपण रहेको छ। दुई ठूला छिमेकी मुलुकहरू भारत र चीनको आर्थिक वृद्धिदर सन् २०१९ मा ६.८ प्रतिशत र ६.६ प्रतिशतले बढेको अनुमान रहेकोमा सन् २०२० मा क्रमशः ४.८ प्रतिशत र ६.१ प्रतिशतले बढ्ने प्रक्षेपण गरिएको छ। तर २०१९ को अन्त्यतिर चीनबाट शुरु भई विश्वमा महामारीको रूपमा फैलिरहेको COVID-19 को प्रकोपले मानव स्वास्थ्यको साथसाथै विश्व अर्थतन्त्रमा समेत गम्भिर असर पर्ने निश्चित भएको छ। जस अनुसार हाम्रो जस्तो विकासोन्मुख राष्ट्रमा समेत यसको प्रत्यक्ष असर पर्ने देखिन्छ।

## (ख) आर्थिक वर्ष २०७५/७६ मा देशको आर्थिक अवस्था

आर्थिक वर्ष २०७५/७६ मा आर्थिक वृद्धिदर ७.०० प्रतिशत हुने प्रक्षेपण गरिएकोमा चालू आर्थिक वर्षको शुरुमै भीषण बाढीका कारण वर्षे बालीमा असर पर्न गेता पनि उर्जा आपूर्तिमा सुधार भई औद्योगिक क्षमता उपयोगमा विस्तार भएको, पुनर्निर्माण कार्यले गति लिएको, पर्यटन आगमनमा उत्साहजनक वृद्धि भएका कारण उद्योग तथा सेवा क्षेत्रमा विस्तार हुँदै गएको र निर्वाचनपछि, पूँजीगत खर्चमा र निजी लगानीमा हुनसक्ने वृद्धि समेतको आधारमा आर्थिक वर्षको अन्त्यसम्म ६ प्रतिशत भन्दा बढीको आर्थिक वृद्धिदर हासिल हुने प्रक्षेपण छ।

## (ग) विगत वर्षको कारोबारको सिंहावलोकन

नेपाल सरकार, मन्त्री परिषदको मिति २०७१/०४/२२ को निर्णय अनुरूप कम्पनी रजिष्ट्रार कार्यालयमा मिति २०७१/०७/२१ मा दर्ता भई बीमा समितिबाट मिति २०७१/०९/२४ मा पुनर्बीमा व्यवसाय गर्ने बीमकको विधिवत इजाजत पत्र प्राप्त गरी नेपाल सरकार र बीमा व्यवसाय गर्ने जीवन बीमा, निर्जीवन बीमा कम्पनी तथा संस्थागत लगानीकर्ताहरूको संयुक्त लगानीमा नेपालको पहिलो पुनर्बीमा कम्पनीको रूपमा स्थापित भएको हो।

समीक्षा वर्षमा कम्पनीको अधिकृत पूँजी १५ अर्ब र चुक्ता पूँजी ८ अर्ब ४० करोड रहेकोमा शेयरको सार्वजनिक निष्कासन





पश्चात कम्पनीको पूँजी वृद्धि भई हाल जारी तथा चुक्ता पूँजी १० अर्ब कायम भएको छ ।

प्रचलित बीमा ऐन, कम्पनी ऐन, धितोपत्र सम्बन्धी ऐन, नियमावली, निर्देशिकाहरू र प्रचलित कानून अनुसार जारी पूँजीको १६ प्रतिशतले जम्मा १ अर्ब ६० करोड रकम बराबरको शेयर सर्वसाधारणमा सार्वजनिक निष्कासन गरी बाँडफाँड समेत सम्पन्न भई नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकरण पश्चात हाल कम्पनीको शेयर कारोवार भईरहेको व्यहोरा सम्मानित सभालाई जानकारी गराउँदछौं ।

आर्थिक वर्ष २०७५/७६ मा कम्पनीको व्यवसायिक कारोवार स्थिति र समीक्षा वर्षमा हासिल गरेको उपलब्धि समावेश गरिएको व्यवसायिक एवं वित्तीय भ्रलक निम्नानुसार प्रस्तुत गरिएको छ ।

### कूल बीमाशुल्क आय

आ.व. २०७५/७६		आ.व. २०७४/७५		वृद्धि	
निर्जीवन	जीवन	निर्जीवन	जीवन	निर्जीवन	जीवन
रु. ६,८२५,०९१,५९३/-	रु. ४५३,३३५,५४२/-	रु. ३,८२९,५५२,६३८/-	रु. ४०५,७६२,८३३/-	७८.२२%	११.७२%

यस आ.व. २०७५/७६ मा निर्जीवन व्यवसाय तर्फ रु. ६,८२५,०९१,५९३/- र जीवन व्यवसाय तर्फ रु. ४५३,३३५,५४२/- गरी कूल बीमाशुल्क रु. ७,२७८,४२७,१३५/- आय भएको छ जुन गत वर्षको भन्दा ७१.८५% ले बढी हो ।

### समष्टिगत बीमा क्षेत्र

लामो समय देखि पुनर्बीमाका लागि वैदेशिक मुद्रा बहिर्गमन भइरहेकामा यो कम्पनी स्थापना पश्चात सो कार्य न्यूनिकृत भएको छ । नेपाल सरकारको अधिकतम शेयर स्वामित्वमा स्थापित यस कम्पनीले बीमा व्यवसायमा आवश्यक पुनर्बीमा सेवा प्रदान गर्दै आएको छ ।

नेपाल सरकारको आ.व. २०७४/०७५ को बजेटमा समावेश भएका बीमा सम्बन्धी बुँदा नं ६७ र १२८ मा उल्लेख भएका क्रमशः युवाहरूलाई कृषिमा आकर्षित गर्न कृषि र पशुपालनलाई व्यवसायिक बनाउँदै लाने र सोको लागि कृषि र पशु बीमाका लागि दिइँदै आएको प्रिमियम अनुदानलाई कायम राखिने र हाल उपलब्ध बीमा सेवाहरूलाई एकीकृत गरी कृषि बीमा सेवा देशभर विस्तार गर्ने र आर्थिक अभावमा आधारभूत स्वास्थ्य उपचारबाट वञ्चित हुनुपर्ने अवस्थालाई अन्त्य गर्न आगामी ३ वर्ष भित्र सबै नेपालीको स्वास्थ्य बीमा गर्ने लक्ष्य सहित राष्ट्रिय स्वास्थ्य बीमा योजनालाई तीव्रता दिइने भन्ने व्यवस्थाहरूको पूर्ण कार्यान्वयन गर्न प्रतिबद्ध रहेका छौं । यसका लागि स्वास्थ्य सेवा, बीमा समिति, बीमा कम्पनीहरू र यस कम्पनीको सामूहिक प्रयासमा कृषि बीमाको पुल सिर्जना गर्ने र स्वास्थ्य बीमामा जन सहभागिता वृद्धि गर्न आवश्यक प्रयास गर्न समेत प्रतिबद्ध रहेका छौं ।

### (घ) राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिबाट कम्पनीको कारोबारमा परेको असर

नेपाल सरकार, अर्थ मन्त्रालय तथा बीमा समितिबाट जारी पुनर्बीमा व्यवसाय (व्यवस्थापन तथा सञ्चालन) सम्बन्धी निर्देशिका, २०७१ को दफा ३(३) मा व्यवस्था गरिए बमोजिम ३० प्रतिशतसम्म प्राथमिकता हिस्सा निर्धारण गरिएकोमा आ.व. २०७४/७५ को बजेटको बुँदा नं. १८१ मा “नेपालमा सञ्चालित बीमा कम्पनीहरूले विदेशी पुनर्बीमा कम्पनीहरूसँग पुनर्बीमा गराउँदा वर्षेनी ठूलो धनराशी विदेशिइरहेको तथ्यलाई मनन गरी नेपालमा रहेका जीवन तथा निर्जीवन बीमा कम्पनीहरूले बीमालेखको उल्लेख्य हिस्सा अनिवार्य रूपमा नेपाल पुनर्बीमा कम्पनीमा पुनर्बीमा गर्नुपर्ने व्यवस्था गरिने छ” भन्ने व्यवस्था गरेकोमा नेपाल सरकारको आर्थिक वर्ष २०७५/७६ को वार्षिक बजेटको बुँदा नं. २०३ मा “नेपालमा सञ्चालित जीवन तथा निर्जीवन बीमा कम्पनीहरूले बीमा लेखाङ्कको कम्तिमा २० प्रतिशत अनिवार्य रूपमा नेपाल पुनर्बीमा कम्पनीमा पुनर्बीमा गर्नुपर्ने...” भन्ने व्यवस्था भए बमोजिम यस कम्पनीले नेपालका सबै बीमकले जारी गर्ने बीमालेखहरूको न्यूनतम २० प्रतिशत प्रत्यक्ष हिस्सा पुनर्बीमा स्वीकार गर्दै आएको छ । आगामी दिनमा यस कम्पनीको पुनर्बीमा व्यवसायको आकारमा उल्लेखनीय वृद्धि हुनेछ । उक्त बजेटमा व्यवस्था भए अनुरूप नेपाल सरकार अर्थ मन्त्रालयबाट बीमा समितिलाई निर्देशन भइसकेको र समितिबाट समेत सबै बीमा कम्पनीहरूलाई स्पष्ट निर्देशन भएकोले कम्पनीको सेवामा उल्लेख्य वृद्धि हुने र आवश्यकता अनुसार पुनर्बीमा सेवा स्थानीय स्तरमा उपलब्ध हुनुका साथै पुनर्बीमा मार्फत हुने पूँजी बहिर्गमनलाई न्यून गर्न सकेत सकिनेछ ।

यस कम्पनीमा विश्व विख्यात पुनर्बीमा ब्रोकर तथा कम्पनीहरुबाट व्यवसायिक प्रस्ताव प्राप्त हुँदै आएकोमा यस वर्ष सो व्यवसायमा अझ उल्लेखनीय वृद्धि भएको छ । आ.व. २०७५/७६ मा बढ्दो बीमा व्यवसाय, जोखिम भार तथा तरलताको आवश्यकतालाई मध्यनजर गरी तथा अन्तर्राष्ट्रिय बीमा बजारमा समेत यस कम्पनीलाई प्रतिस्पर्धी बनाउन आवश्यक क्षमता वृद्धि गर्ने अभिप्रायले कम्पनीको अधिकृत तथा जारी पूँजीमा वृद्धि गरिएको छ । कम्पनीलाई अन्तर्राष्ट्रिय स्तरमा सूचीकरण गरी स्तर (Rating) निर्धारण गर्ने प्रक्रिया अगाडि बढाइने छ । प्रचलित बीमा ऐन तथा बीमा नियमावली एवं बीमा समितिबाट प्राप्त निर्देशन र अन्तर्राष्ट्रिय मापदण्ड तथा अभ्यास अनुरूप कम्पनीको क्षमतामा अभिवृद्धि गर्दै कम्पनीलाई अझै सक्षम र सबल बनाइने प्रतिवद्धता समेत व्यक्त गर्न चाहन्छौं ।

आ.व. २०७२/७३ देखि जीवन तथा निर्जीवन दुवै प्रकारका पूर्ण रूपमा पुनर्बीमा व्यवसाय गरेको यस कम्पनीले भारत लगायत अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याति प्राप्त पुनर्बीमकहरु GIC Re, Hannover Re, Sava Re, Chaucher Re, GIC Bhutan Re, CICA Re, National Insurance, Oman Insurance, XL Catlin, Labuan Re, Kenya Re, Tunis Re, Asian Re, AVENI Re, Tan Re, New India Insurance, Triglav Re, Santam Re, Toa Re, CICA Re, Chaucer Re, Everest Re, Nat Re, Canopus Re, Klaption Re, Active Capital Re सँग समेत व्यवसायिक सम्बन्ध स्थापित गर्दै आफ्नो पुनर्बीमा व्यवस्थापन कार्यलाई थप सुदृढ र प्रतिस्पर्धी बनाएको छ भने अर्को तर्फ Ivory Coast, Nigeria, Bahrain, Bangladesh, Bhutan, Cambodia, Cameroun, Dubai, Ghana, Afganistan, India, Kenya, Kuwait, Malaysia, Maldives, Philippines, Maurities, Mongolia, Myanmar, Oman, Pakistan, Palestine, Papua New Guinea, Qutar, Saudi, Tarkey, Turkmenistan, Venezuela, Vietnam, Yemen देशहरुबाट Treaty/facultative पुनर्बीमा व्यवसाय वापत बीमाशुल्क आर्जन गर्दै आफ्नो सेवा विस्तारलाई अन्तर्राष्ट्रियकरण गरेको छ । समीक्षा वर्षमा यस कम्पनीले अन्तर्राष्ट्रिय बीमा बजारका ३० वटा देशका बीमकसँग पुनर्बीमा स्वीकार गरी आफ्नो उपस्थिति जनाउन सफल भएको व्यहोरा निवेदन गर्दछु । मित्रराष्ट्र भारतको पुनर्बीमा व्यवसाय गर्ने कानुनी इजाजत समेत प्राप्त भइसकेको अवस्थामा बीमा बजारको अवसर, चुनौती, जोखिमलाई कम्पनीले आवश्यक व्यवस्थापन गर्दै जानेछ ।

#### (ड) प्रतिवेदन तयार भएको मितिसम्म चालु वर्षको उपलब्धि र भविष्यमा गर्नुपर्ने कुराको सम्बन्धमा संचालक समितिको धारणा

आ.व. २०७६/७७ को चौथो त्रैमासिक सम्ममा खुद बीमाशुल्क रु. ६,६३२ करोड रहेको छ र यस आधारमा सोही अवधिको कर तथा जगेडा कोष अगाडिको नाफा रु. १,७६७ करोड तथा खूद मूनाफा रु. १,२३७ करोड देखिन्छ ।

#### (च) कम्पनीको औद्योगिक वा व्यवसायिक सम्बन्ध

कम्पनीको व्यवसायिक सम्बन्ध अन्तर्राष्ट्रिय स्तरमा फैलँदै गएता पनि दीगो अन्तर्राष्ट्रिय सम्बन्धका लागि आगामी दिनमा विश्व विख्यात पुनर्बीमकहरूसँग रणनीतिक साभेदारी गर्दै जान सकेमा आवश्यक सीप, प्रविधि र ज्ञानको अभिवृद्धि भई विश्वस्तरीय पुनर्बीमा सेवा मार्फत मुनाफा आर्जन मात्र नभई राष्ट्रिय पहिचानलाई विश्वव्यापीकरण गर्न समेत सफल हुने निश्चित छ ।

यसका लागि कम्पनीको साख अभिवृद्धि गर्न स्तर निर्धारण (Rating) गर्नुपर्ने र अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय सफटवेयर कार्यान्वयनमा ल्याउनु पर्ने आवश्यकता रहेकोमा सो सम्बन्धी गृहकार्य भइरहेको छ । यसको अतिरिक्त आवश्यक दक्ष जनशक्तिको व्यवस्था गर्न कर्मचारीहरुको सीप विकास सम्बन्धी कार्यहरु गर्ने, भौतिक पूर्वाधार निर्माण कार्य अन्तर्गत भवन निर्माण तदारुकताका साथ गर्दै जाने प्रतिवद्धता जनाउँदछौं ।

#### (छ) सञ्चालक समितिमा भएको हेरफेर र सोको कारण

समीक्षा अवधिमा सञ्चालक समितिमा देहाय बमोजिम हेरफेर भएको थियो :

क्र.सं.	सञ्चालकको नाम	पद	कारण
	श्री पुरुषोत्तम सुवेदी	स्वतन्त्र विज्ञ संचालक	मिति २०७५/०५/२२ मा कम्पनीको संचालक समितिको निर्णयबाट नियुक्त भई मिति २०७५/०९/१३ को विशेष साधारण सभाबाट अनुमोदन भएको ।
	श्री धनीराम शर्मा	सदस्य	नेपाल सरकारको मिति २०७५/०४/१० को निर्णयबाट नियुक्त भई मिति २०७५/०४/१४ मा पदमा वहाल हुनु भएको ।

**(ज) कारोवारलाई असर पार्ने मुख्य कुराहरु :**

मुलुकमा लगानीको अवसर न्यून भएमा तथा सम्बद्ध सबै पक्षहरूबाट आवश्यक सहयोग नभएमा यस व्यवसायलाई प्रतिकूल प्रभाव पर्न जानेछ । कम्पनीको कारोवारलाई असर पार्ने मुख्य बुँदाहरू निम्नानुसार रहेका छन्:

- नेपाल सरकारको आर्थिक वर्ष २०७५/७६ को वार्षिक बजेटको बुँदा नं. २०३ मा “नेपालमा सञ्चालित जीवन तथा निर्जीवन बीमा कम्पनीहरूले बीमा लेखांकको कम्तिमा २० प्रतिशत अनिवार्य रूपमा नेपाल पुनर्बीमा कम्पनीमा पुनर्बीमा गर्नुपर्ने...” उल्लेख भए अनुरूप यस नेपाल पुनर्बीमा कम्पनी लिमिटेडलाई नेपालका बीमा कम्पनीहरूले दिनु पर्ने अनिवार्य हिस्सा कार्यान्वयनले यस कम्पनीको कारोवारको आकार तथा मुनाफामा हुने वृद्धि,
- अन्तर्राष्ट्रिय स्तरका पुनर्बीमा कम्पनीसँग तीव्र प्रतिस्पर्धा रहेको र सो वातावरणले सृजना गर्ने न्यून आय तथा जोखिमयुक्त अन्डरराइटिङ तथा पुनर्बीमा नीति र बजार व्यवस्थापन,
- अर्थतन्त्रमा दीर्घकालीन लगानीको अवसर न्यून भएकोले परम्परागत लगानीका क्षेत्रहरूमा मात्र लगानी एकीकृत भइरहने हुँदा केन्द्रित जोखिमको अवस्था,
- देशको परिवर्तित राजनीतिक संघीय प्रणाली तथा यसको अभ्यासले बीमा उद्योगमा पार्ने सकारात्मक वा नकारात्मक असर,
- कम्पनीको स्तर निर्धारणको अवस्था,
- गुणस्तरीय एवं दक्ष जनशक्तिको अभाव र व्यवसायमा त्यसको असर,
- राष्ट्रिय स्तरमा उद्योग, व्यवसाय र व्यापारमा अपेक्षानुरूप बढोत्तरीमा कमी,
- प्राकृतिक प्रकोपबाट सृजना हुन सक्ने सम्भावित जोखिम,
- विश्व बजारबाट प्राप्त गरिने पुनर्बीमा व्यवसायको अवस्था,
- व्यवसायमा पर्ने COVID-19 को प्रभाव ।

**(झ) लेखा परीक्षण प्रतिवेदनमा कुनै कैफियत उल्लेख भएको भए सो उपर सञ्चालक समितिको प्रतिक्रिया**

आ.व. २०७५/७६ को लेखा परीक्षण प्रतिवेदनमा उल्लेख भएका कैफियतहरू सुझाव बमोजिम सुधार गरिएको छ ।

**(ञ) लाभांश बाँडफाँड गर्न सिफारिस गरिएको रकम**

पुनर्बीमा व्यवसाय (व्यवस्थापन तथा संचालन) सम्बन्धी निर्देशिका, २०७१ को दफा १२ को प्रावधान अनुसार पुनर्बीमकले आफ्नो व्यवसाय गर्दा बचत भएको रकम कम्तिमा पाँच वर्षसम्म मुनाफाको रूपमा बाँडफाँड नगरी अनिवार्य जगेडा कोषमा राख्ने नीति अनुसार यस आर्थिक वर्षमा कुनै पनि लाभांश बाँडफाँडको सिफारिस गरिएको छैन ।

**(ट) शेयर जफत भएको भए जफत भएको शेयर संख्या, त्यस्तो शेयरको अंकित मूल्य, त्यस्तो शेयर जफत हुनुभन्दा अगावै सो बापत कम्पनीले प्राप्त गरेको जम्मा रकम र त्यस्तो शेयर जफत भएपछि सो शेयर बिक्री गरी कम्पनीले प्राप्त गरेको रकम तथा जफत भएको शेयर बापत रकम फिर्ता गरेको भए सोको विवरण**

समीक्षा वर्षमा कुनै शेयर जफत गरेको छैन ।

**(ठ) विगत आर्थिक वर्षमा कम्पनी र यसको सहायक कम्पनीको कारोवारको प्रगति र आर्थिक वर्षको अन्तमा रहेको स्थितिको पुनरावलोकन**

यस कम्पनीको कुनै सहायक कम्पनी नरहेको व्यहोरा जानकारी गराउँदछौं ।

**(ड) कम्पनी र त्यसको सहायक कम्पनीले आर्थिक वर्षमा सम्पन्न गरेको प्रमुख कारोवारहरु र सो अवधिमा कम्पनीको कारोवारमा आएको कुनै महत्वपूर्ण परिवर्तन**

समीक्षा वर्षमा कम्पनीको कारोवारमा कुनै महत्वपूर्ण परिवर्तन नभएको जानकारी गराउँदछौं ।

**(ढ) विगत आर्थिक वर्षमा कम्पनीको आधारभूत शेयरधनीहरूले कम्पनीलाई उपलब्ध गराइएको जानकारी**

समीक्षा वर्षमा शेयरधनीहरूबाट कुनै विशेष जानकारी कम्पनीलाई प्राप्त भएको छैन ।

**(ण) विगत आर्थिक वर्षमा कम्पनीका सञ्चालक तथा पदाधिकारीहरूले लिएको शेयर स्वामित्वको विवरण र कम्पनीको शेयर कारोवारमा निजहरू संलग्न रहेको भए सो सम्बन्धमा निजहरूबाट कम्पनीले प्राप्त गरेको जानकारी**

कम्पनीको शेयर कारोवारमा कुनै संचालक संलग्न नरहेको जानकारी गराउँदछौं ।

(त) विगत आर्थिक वर्षमा कम्पनीसँग सम्बन्धित सम्झौताहरूमा कुनै सञ्चालक तथा निजका नजिकका नातेदारको व्यक्तिगत स्वार्थको बारेमा उपलब्ध गराइएको जानकारी

समीक्षा वर्षमा त्यस्तो कुनै जानकारी प्राप्त भएको छैन ।

(थ) कम्पनीले आफ्नो शेयर आफैले खरिद गरेको भए त्यसरी आफ्नो शेयर खरिद गर्नुको कारण, त्यस्तो शेयरको सङ्ख्या र अंकित मूल्य तथा त्यसरी शेयर खरिद गरे बापत कम्पनीले भुक्तानी गरेको रकम

कम्पनीले आफ्नो शेयर आफैले खरिद नगरेको जानकारी गराउँदछौं ।

(द) आन्तरिक नियन्त्रण प्रणाली भए वा नभएको र भएको भए सोको विस्तृत विवरण

कम्पनीले व्यवसायसँग सम्बन्धित विभिन्न किसिमका जोखिमहरू व्यवस्थापन गर्न आन्तरिक नियन्त्रण प्रणालीलाई सुदृढ र मजबुत गर्दै आएको छ । सम्भाव्य जोखिमहरू न्यूनीकरण गर्नका लागि आवश्यक पुनर्बीमा नीति तर्जुमा गरी सोही बमोजिम कार्यान्वयन गर्दै आएको छ । कम्पनीमा विभिन्न उप-समितिहरू रहेको र तोकिएको कार्यक्षेत्र बमोजिम उक्त समितिहरूमा गहन छलफल गरिने गरिएकोले जोखिम न्यूनीकरणको दिशामा महत्वपूर्ण योगदान पुगेको पाएका छौं । कम्पनीले आफ्नो हिसाब किताब सर्वमान्य लेखा सिद्धान्त, नेपाल लेखामान मापदण्ड अनुरूप राख्दै आएको छ । कम्पनीले आफ्नो आन्तरिक नियन्त्रणलाई सबल बनाउन आन्तरिक लेखा परीक्षकको रूपमा स्वतन्त्र चार्टर्ड एकाउन्टेन्टलाई नियुक्त गरी प्रत्येक त्रैमासिक अवधिको प्रतिवेदन प्राप्त गरी सो माथि विस्तृत छलफल गरिने गरिएको छ । कम्पनीले संस्थागत सुशासनलाई प्राथमिकतामा राखेर बीमा समितिबाट जारी गरिएको “बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७५” को पूर्ण पालना गर्न कम्पनी प्रतिबद्ध रहेको छ ।

#### जोखिम व्यवस्थापन

कम्पनीले चुस्त आन्तरिक नियन्त्रण प्रणालीको माध्यमबाट जोखिम न्यूनीकरणको प्रयास गर्दै आएको छ । पूनर्बीमाको क्षेत्रमा रहेका जोखिमहरूको पहिचान तथा सोको उपयुक्त व्यवस्थापन प्रणालीको विकास, व्यवसायिक गतिविधिमा निहित जोखिम, जोखिम बहन क्षमता जस्ता मूलभूत विषयहरूमा कम्पनीले ध्यान दिदै आएको छ । कम्पनीले विद्यमान जोखिमहरू र सो नियन्त्रणका लागि लिइएका रणनीतिहरूको पर्याप्तताका विषयमा समीक्षा गर्न तथा अन्य सम्बन्धित विषयहरूमा छलफल गर्न एक सञ्चालक सदस्यको संयोजकत्वमा Future Prospects (व्यवसायिक, संगठनात्मक, वित्तीय, NFRS, Software, अन्तर्राष्ट्रिय सम्बन्ध तथा Corporate कार्ययोजना) कार्यदल गठन गरी आवश्यक प्रतिवेदन तयार गरिएको छ । त्यसैगरी अन्तर्राष्ट्रिय जोखिम न्यूनीकरण तथा खुद धारण क्षमता वृद्धि गर्ने रणनीति लिएको छ ।

(ध) विगत आर्थिक वर्षको कूल व्यवस्थापन खर्चको विवरण

समीक्षा वर्षमा व्यवस्थापन खर्च बापत ९.०७ करोड खर्च भएको छ । जुन बीमाशुल्क (कूल) आम्दानीको १.२५ प्रतिशत रहेको छ । कम्पनीको व्यवस्थापन खर्च तोकिएको सीमाभित्र रहेको र यसलाई थप नियन्त्रणका लागि प्रयासरत रहेका छौं ।

कर्मचारी खर्च	रु. ३७,९६७,२९८/-
प्रशासकीय खर्च	रु. ५२,७५०,८६५/-
<b>कूल व्यवस्थापन खर्च</b>	<b>रु. ९०,७१८,०६३/-</b>

(न) लेखा परीक्षण समितिका सदस्यहरूको नामावली, निजहरूले प्राप्त गरेको पारिश्रमिक, भत्ता तथा सुविधा, सो समितिले गरेको काम कारवाहीको विवरण र सो समितिले कुनै सुझाव दिएको भए सोको विवरण

समीक्षा अवधिमा कम्पनीका सञ्चालक सदस्य श्री रमेश रानाको संयोजकत्वमा तीन सदस्यीय लेखापरीक्षण समिति गठन गरिएको र उक्त समितिको सदस्यमा श्री विवेक भा (प्रमुख कार्यकारी अधिकृत, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लि.), श्री शिवनाथ पाण्डे (प्रमुख कार्यकारी अधिकृत, सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लि.) तथा श्री संचित बज्रचार्य (प्रमुख कार्यकारी अधिकृत, प्रभु इन्स्योरेन्स कम्पनी लि) रहनु भएको थियो ।

लेखापरीक्षण समितिले कम्पनीको सञ्चालन तथा वित्तीय अवस्थाको समीक्षा गर्ने गरेको र आन्तरिक र अन्तिम दुवै लेखा परीक्षण

प्रतिवेदनहरूको समीक्षा गरी आवश्यक सुधारका लागि व्यवस्थापनलाई राय सुझाव तथा निर्देशन दिने गरेको छ । कम्पनीको बाह्य तथा आन्तरिक लेखापरीक्षणका लागि क्रमशः श्री सुबोध एशोसिएटस्, चार्टर्ड एकाउन्टेन्ट्स तथा श्री बी.आर.एस् न्यौपाने एण्ड कम्पनी, चार्टर्ड एकाउन्टेन्ट्स रहेका छन् । उहाँहरूबाट प्राप्त लेखा परीक्षण प्रतिवेदनहरूको समीक्षा गरी सञ्चालक समितिमा प्रस्तुत गर्ने गरिएको छ । बाह्य लेखापरीक्षण प्रतिवेदनमा कुनै विशेष कैफियत उल्लेख नभएको र सामान्य कैफियतहरूमा आवश्यक सुधार गरिसकिएको छ । आ.व. २०७५/०७६ मा लेखापरीक्षण समितिको पन्ध्र (१५) वटा बैठक बसेको छ । साथै लेखापरीक्षणका संयोजक तथा सदस्य र आमन्त्रितलाई बैठक भत्ता बापत रु. ३,०००/- (प्रति बैठक) उपलब्ध गराइएको छ । यसका अलवा अन्य कुनै पारिश्रमिक तथा सुविधा दिइएको छैन ।

लेखापरीक्षण समितिका मुख्य कार्यभार/जिम्मेवारी निम्नानुसार रहेको छ :

- आन्तरिक लेखापरीक्षण प्रतिवेदन समीक्षा गरी व्यवस्थापनलाई आवश्यक निर्देशन दिने ।
- बाह्य लेखापरीक्षणको प्रारम्भिक लेखापरीक्षण प्रतिवेदन तथा वित्तीय विवरणहरू समीक्षा गरी सञ्चालक समितिमा सिफारिश गर्ने ।
- आन्तरिक नियन्त्रण प्रणालीलाई सुदृढ गर्न तथा प्रभावकारी नियन्त्रणका लागि विधि र प्रकृया निर्धारणका लागि व्यवस्थापनलाई निर्देशन दिने ।
- बाह्य लेखा परीक्षक नियुक्तिका लागि वार्षिक साधारण सभा समक्ष सिफारिस गर्ने ।

लेखापरीक्षण समितिको जम्मा १५ वटा बैठक बसी सो को बैठक भत्ता बापत जम्मा रु. १५९,०००/- भुक्तानी गरिएको छ ।

(प) सञ्चालक, प्रबन्ध सञ्चालक, कार्यकारी प्रमुख, कम्पनीका आधारभूत शेररधनी वा निजको नजिकका नातेदार वा निज संलग्न फर्म, कम्पनी वा संगठित संस्थाले कम्पनीलाई कुनै रकम बुझाउन बाँकी भए सो कुरा

कम्पनीलाई कुनै रकम बुझाउन बाँकी छैन ।

(फ) सञ्चालक, प्रबन्ध सञ्चालक, कार्यकारी प्रमुख तथा पदाधिकारीहरूलाई भुक्तानी गरिएको पारिश्रमिक, भत्ता तथा सुविधाको रकम

समीक्षा वर्षमा सञ्चालकहरूलाई बैठक भत्ता बापत रु. ७२२,४००/- दिइएको छ । समीक्षा वर्षमा कार्यकारी प्रमुखलाई तलब भत्ता तथा अन्य सुविधा बापत रु. २,६०९,२६०/- भुक्तानी गरिएको छ । अन्य कर्मचारीहरूको कूल तलब, भत्ता बापत जम्मा रु. २७,०९७,६०९/- भुक्तानी गरिएको छ ।

समीक्षा वर्षमा भएका बैठक तथा भत्ताको विवरण तल उल्लेख भए बमोजिम रहेको छ :

क्र.स.	नाम	बैठक संख्या	भत्ता रकम
१	दावी समिति	१०	१५४,६०० /-
२	लगानी समिति	१५	१६४,४०० /-
३	लेखापरीक्षण समिति	१५	१५९,००० /-
४	पदपूर्ती समिति	१४	२२६,९०० /-
५	अन्य आवश्यकता अनुसारको उप समिति तथा कार्यदलहरू	३५	४५७,६०० /-
जम्मा		६९	१,२९०,३०० /-

(ब) शेररधनीले बुझिलिन बाँकी रहेको लाभांशको रकम

कम्पनीले हालसम्म लाभांश वितरण गरेको छैन ।

(भ) दफा १४१ बमोजिम सम्पत्ति खरिद वा बिक्री गरेको कुराको विवरण

समीक्षा वर्षमा कम्पनीले सो किसिमको सम्पत्ति खरिद वा बिक्री गरेको छैन ।

**(म) दफा १७५ बमोजिम सम्बद्ध कम्पनी बीच भएको कारोवार विवरण**

यस कम्पनीमा नेपाल भरका २५ वटा वीमक कम्पनीहरूको लगानी रहेकोमा सबै कम्पनीहरूसंग पुनर्वीमा सम्बन्धी कारोवार गर्दै आएको छ । सो बाहेक सम्बद्ध कम्पनीहरूसँग कुनै पनि कारोवार भएको छैन ।

**(य) यस ऐन तथा प्रचलित कानून बमोजिम सञ्चालक समितिको प्रतिवेदनमा खुलाउनुपर्ने अन्य कुनै कुरा**

नभएको ।

**(र) अन्य आवश्यक कुराहरू**

कम्पनीको दीर्घकालीन महत्व रहने भवन निर्माण, NFRS/IFRS, लगानी, व्यवसायिक रणनीति योजना लगायतका महत्वपूर्ण विषयहरूको कार्यारम्भ भइसकेको छ । पुनर्वीमा कम्पनीलाई थप सुदृढ बनाउनका लागि विभिन्न समयमा जीवन तथा निर्जीवन वीमा कम्पनीका पदाधिकारी तथा नियमनकारी निकायका पदाधिकारी समेतको उपस्थितिमा अन्तरक्रियात्मक कार्यक्रम आयोजना गर्दै आइरहेका छौं ।

बीमा समितिले दिएका अधिकांश निर्देशनहरू पालना हुँदै गएको र पालना हुन बाँकी रहेका निर्देशनलाई क्रमशः पालना गर्न आवश्यक पूर्वाधार तयार गर्न गृहकार्य भइरहेको छ ।

पुनर्वीमा व्यवसायमा कृषि तथा पशु, मोटर यात्रु तेश्रो पक्ष, इन्जिनियरिङ, हवाई बीमाको लागि संयुक्त कोष संचालन रहेको छ । नेपाल सरकारको चालु वार्षिक बजेट नीति तथा कार्यक्रममा उल्लेखित बीमा तथा पुनर्वीमा सम्बन्धी व्यवस्थाहरू कार्यान्वयन गर्न कम्पनी आफ्नो तर्फबाट पूर्ण तयार रहँदै सम्बद्ध सबैसँग आवश्यक समन्वय गरी प्रयत्नरत रहेको छ ।

भारतीय बीमा बजारबाट पुनर्वीमा व्यवसाय लिनका लागि उक्त देशको नियमनकारी निकायबाट विशेष पहिचान नम्बर (Filing Reference Number for Cross Border Reinsurance obtained from Insurance Regulatory and Development Authority of India (IRDAI)) प्राप्त भएकोले भारतीय बीमा बजारबाट उल्लेख्य पुनर्वीमा व्यवसाय प्राप्त हुने अवस्था रहेको छ । यसरी अन्तर्राष्ट्रिय बीमा बजारबाट विशेष गरी भारतबाट उल्लेख्य व्यवसाय प्राप्त हुने हुँदा विदेशमा लगानी गर्न तथा कार्यालय खोल्नको लागि नेपाल सरकार, बीमा समिति, नेपाल राष्ट्र बैंक तथा अन्य नियमनकारी निकायको अनुमति लिई अघि बढ्न पहल भइसकेको छ ।

व्यवसायको आकार बढेसँगै जोखिम समेत बढ्दै जाने हुँदा व्यवसायको आकार र जोखिम व्यवस्थापनका निमित्त कर्मचारी संगठनात्मक संरचना विस्तार गर्न संगठनात्मक तथा व्यवस्थापन (O&M) गरी दक्ष तथा अनुभवी जनशक्ति नियुक्ति तथा विस्तार गरी व्यवसायलाई थप व्यवस्थित गर्दै जान आवश्यक गृहकार्य भइरहेको छ ।

**(ल) कम्पनी निर्देशिका, २०७२ को निर्देशन ८६ बमोजिमको उद्घोषण**

कम्पनी ऐन, २०६३ मा भएका कानूनी व्यवस्थाको पूर्ण पालना भएको जानकारी गराउँदछौं ।

**अन्त्यमा,**

कम्पनीको समग्र विकासमा प्रत्यक्ष एवं परोक्ष रूपमा सहयोग पत्याउनु हुने नेपाल सरकार, बीमा समिति, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड लगायतका नियमनकारी निकाय एवं सम्पूर्ण वीमक, पुनर्वीमक, पुनर्वीमा ब्रोकर, शेयरधनी, कर्मचारी वर्ग तथा शुभेच्छुकहरूमा हार्दिक आभार व्यक्त गर्दछौं । कम्पनीको नियमित कार्य सञ्चालनको सिलसिलामा उचित मार्गदर्शन, सुझाव एवं सल्लाह र सहयोग प्रदान गर्ने नेपाल सरकार, अर्थ मन्त्रालय, कर कार्यालय लगायत नेपाल सरकारका सम्बन्धित निकायहरू एवं सञ्चार जगत तथा अन्य विज्ञ एवं सम्बद्ध सबै प्रति कृतज्ञता व्यक्त गर्दै आगामी दिनहरूमा पनि सहयोगको निरन्तरताको अपेक्षा गर्दछौं । पाँचौं वार्षिक साधारण सभामा उपस्थित भई साधारण सभाको सफलताका लागि सकृय सहभागिता दर्शाउनु भएकोमा उपस्थित सम्पूर्ण महानुभावहरूमा हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छौं ।

धन्यवाद ।

मिति : २०७७/०९/२९

**यमलाल भुसाल**  
अध्यक्ष, सञ्चालक समिति



बीमा समितिलाई  
नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको  
स्वतन्त्र लेखापरीक्षकको प्रतिवेदन

१. राय

हामीले नेपाल पुनर्बीमा कम्पनी लिमिटेड (नेपाल पुनर्बीमा) को लेखापरीक्षण कार्य सम्पन्न गरेका छौं जसमा आषाढ २१, २०७६ को वासलात, सो मितिमा समाप्त भएको आर्थिक वर्षको नाफा नोक्सान हिसाब, एकिकृत आय व्यय हिसाब, नगद प्रवाहको विवरण, इन्स्युटीमा भएको परिवर्तन विवरण र प्रमुख लेखा नीतिहरू तथा लेखा सम्बन्धी टिप्पणीहरूको लेखापरीक्षण समावेश रहेका छन्।

हाम्रो रायमा आषाढ २१, २०७६ मा समाप्त भएको आर्थिक वर्षको वित्तीय विवरणहरू व्यवस्थापनले बीमा समितिको निर्देशन अनुसार तयार गरेको छ। नेपाल पुनर्बीमाको वासलातले आषाढ २१, २०७६ को वित्तीय स्थिति, सो मितिमा समाप्त भएको आर्थिक वर्षको नाफा नोक्सान हिसाबले वित्तीय नतिजा र नगद प्रवाहको विवरणले नगद प्रवाहको यथार्थ चित्रण गर्दछ।

२. रायको आधार

हामीले नेपाल लेखापरीक्षणमानको आधारमा लेखापरीक्षण सम्पन्न गरेका छौं। यी मान अनुसार हाम्रो उत्तरदायित्व हामीले यस प्रतिवेदनको "वित्तीय विवरणहरू प्रति लेखापरीक्षकको जिम्मेवारी" शीर्षक अन्तर्गत उल्लेख गरेका छौं। नेपाल पुनर्बीमाको लेखापरीक्षणको सिलसिलामा सान्दर्भिक नैतिक आवश्यकता र नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्थाबाट जारी "Handbook of The Code of Ethics for Professional Accountants" अनुरूप हामी स्वतन्त्र रहनुका साथै लेखापरीक्षणको सिलसिलामा आवश्यक अन्य नैतिक जिम्मेवारीहरू पूरा गरेका छौं। हामी विश्वस्त छौं कि हामीले प्राप्त गरेका लेखापरीक्षण प्रमाणहरूले हाम्रो राय व्यक्त गर्नको लागि पर्याप्त र उपयुक्त आधार प्रदान गरेका छन्।

३. थप विषयहरू

हाम्रो राय परिमार्जन नगरी, प्रमुख लेखा नीतिमा उल्लेखित लेखाकनको आधार ध्यानाकृष्ट गर्न चाहन्छौं। वित्तीय विवरणहरू बीमा समितिको निर्देशन अनुसार तयार गरेका हुनाले वित्तीय विवरणहरू अन्य प्रयोजनका निमित्त उचित नहुन सक्दछ।



#### ४. अन्य मामिला

नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले नेपाल वित्तीय प्रतिवेदनमान (एन.एफ्.आर.एम्.) अनुसार मिति २०७६।०३।३१ (१६ जुलाई २०१९) को छुट्टै वित्तीय विवरण तयार गरेको छ, जसमा हामीले मिति २०७६।१२।०७ मा नेपाल पुनर्बीमा कम्पनी लिमिटेडका शेयरधनीहरूलाई छुट्टै लेखापरीक्षण प्रतिवेदन पेश गरेका छौं।

#### ५. वित्तीय विवरणप्रति व्यवस्थापन र शासकीय व्यवस्था बहन गर्ने अख्तियारीको उत्तरदायित्व

बीमा समितिको निर्देशन अनुरूप वित्तीय विवरणहरू यथार्थ र उचित चित्रण हुने गरी तयार एवम् प्रस्तुत गर्ने तथा उचित आन्तरिक नियन्त्रण प्रणालीको जिम्मेवारी व्यवस्थापनमा रहेको छ। यी उत्तरदायित्व अन्तर्गत चाहे जालसाजी वा गल्तीबाट होस्, सारभूत किसिमले त्रुटिरहित, वित्तीय विवरण तयार गर्ने, आन्तरिक नियन्त्रण प्रणालीको तर्जुमा गर्ने कार्य, कार्यान्वयन र संचालन गर्ने कार्य, सम्पत्तिहरूको व्यवस्थापन कार्य र लेखानीतिहरूको छनौट तथा लागू गर्ने कार्य एवम् परिस्थिति अनुसार लेखा सम्बन्धी महत्वपूर्ण अनुमान गर्ने कार्यहरू पर्दछन्।

वित्तीय विवरणहरू तयार गर्दा नेपाल पुनर्बीमाको अर्वाछिन्नताको रूपमा व्यवसायको विशेष लेखाजोखा व्यवस्थापनको लागि अपरिहार्य हुन्छन् र विषयवस्तुहरूको स्तरियता विचार गर्नुपर्ने वा अर्वाछिन्नतासँग सम्बन्धित जानकारीहरू खुलासा गर्ने दायित्व नेपाल पुनर्बीमाको व्यवस्थापनमा रहेको छ।

नेपाल पुनर्बीमाको वित्तीय प्रतिवेदन प्रकृया सम्बन्धी जिम्मेवारी शासकीय व्यवस्था बहन गर्ने अख्तियारीमा रहेको हुन्छ।

#### ६. वित्तीय विवरणप्रति लेखापरीक्षकको जिम्मेवारी

हाम्रो उद्देश्य समग्र वित्तीय विवरणहरू जालसाजी वा भूलबाट मुक्त छन्, छैनन् भन्ने कुरा उचित रूपमा सुनिश्चित भई मनासिव आश्वासन प्राप्त गरी आफ्नो राय सहित लेखापरीक्षण प्रतिवेदन जारी गर्नु हो। मनासिव आश्वासन प्राप्त भएतापनि नेपाल लेखापरीक्षणमान अनुसार लेखापरीक्षण गर्दा वित्तीय विवरणहरूमा कुनै किसिमको त्रुटी भएमा सो त्रुटी सधैं पत्ता लाग्छ, भन्ने छैन। त्रुटिहरू जालसाजी वा गल्तीबाट निम्तिन्छ, र ती त्रुटिहरूको भौतिकता मापन वित्तीय विवरणको प्रयोगकर्ताको वित्तीय निर्णयलाई असर गर्ने कुरामा भर पर्दछ।

लेखापरीक्षणको जिम्मेवारी सम्बन्धी अन्य कुराहरू:

- नेपाल लेखापरीक्षणमान अनुसार लेखापरीक्षण आश्वस्तता दिँदा हामीले व्यवसायिक क्षमता प्रयोग गरेको छौं। वित्तीय विवरणहरू जालसाजी वा भूलबाट हुनसक्ने भौतिक सारभूत त्रुटिहरूको पहिचान र जोखिमको मूल्यांकन गरेका छौं। हाम्रो रायको लागि आधार हुने लेखापरीक्षण प्रमाणहरू कलाई यी जोखिमको न्यूनिकरण गर्न आवश्यक लेखापरीक्षण प्रकृयाहरू अवलम्बन गरेका छौं।
- भूलबाट हुने त्रुटिभन्दा जालसाजीबाट हुने त्रुटी पत्ता लगाउने जोखिम अधिक हुन्छ। आन्तरिक नियन्त्रण प्रणालीको प्रभावकारिता माथि राय व्यक्त गर्ने उद्देश्यले नभई निकाय सुहाउँदो लेखापरीक्षण प्रकृया तयार गर्न आन्तरिक नियन्त्रण प्रणाली सम्बन्धी जानकारी लिएका छौं।
- व्यवस्थापनले प्रयोग गरेका लेखा नीति, लेखा अनुमान एवम् वित्तीय विवरणसँग सम्बन्धित व्यवस्थापनबाट गरिएका प्रस्तुतिको मूल्यांकन गरेका छौं।





- व्यवस्थापनले प्रयोग गरेको अविच्छिन्नताको निष्कर्षलाई हामीले प्राप्त गरेका लेखापरीक्षण प्रमाणहरूको आधारमा मूल्यांकन गरेका छौं । मूल्यांकन गर्दा लिएका आधारहरूको जोखिम भविष्यमा हुन सक्ने सम्भावनालाई नकारन नसकिने हुनाले आउँदा दिनहरूमा अविच्छिन्नता रहने कुराको आश्वासन दिन सकिदैन ।
- स्वतन्त्रता एवम् नैतिक आवश्यकताहरूको पूर्ण रूपले पालना गरिएको र हाम्रो स्वतन्त्रतालाई असर गर्ने सबै सम्बन्धहरू र अन्य विवरणहरू जसले हाम्रो स्वतन्त्रतालाई समग्र रूपमा असर गर्ने विवरणहरूलाई निराकरण गर्ने उपायहरू शासकीय व्यवस्था बहन गर्ने अख्तियारीलाई सूचित गराएका छौं ।
- वित्तीय विवरणहरूको समग्र ढाँचा लेखा नीति एवम् टिप्पणीहरूको उचित प्रस्तुति रहेको छ ।

## ७. अन्य कानूनी र नियमहरूको व्यवस्था सम्बन्धमा प्रतिवेदन

हामीद्वारा सम्पन्न गरिएको लेखापरीक्षणको आधारमा प्रतिवेदन पेश गर्दछौं कि :

- हामीले लेखापरीक्षण सम्पन्न गर्न आवश्यक ठानेका सूचना, स्पष्टीकरण र जवाफ पाएका छौं ।
- हाम्रो रायमा यो प्रतिवेदनसँग सम्बन्धित असार ३१, २०७६ को संस्थाको वासलात, सो मितिमा समाप्त भएको आर्थिक वर्षको नाफा नोक्सान हिसाब, एकिकृत आय व्यय हिसाब, इक्यूटीमा भएको परिवर्तनसम्बन्धी विवरण, नगद प्रवाहको विवरण, लेखा सम्बन्धी विवरण र संलग्न अनुसूचीहरू बीमा समितिको निर्देशन अनुसार तयार गरिनुका साथै नेपाल पुनर्बीमाले राखेको हिसाब किताब, बहीखाता श्रेस्ता र लेखासंग दुरुस्त रहेका छन् ।
- हाम्रो लेखापरीक्षणको समयमा दिइएको विवरण तथा व्याख्याहरू एवम् नेपाल पुनर्बीमाको खाताहरूको परीक्षण गर्दा नेपाल पुनर्बीमाको संचालक समिति वा त्यसको सदस्यहरू वा कुनै प्रतिनिधी वा कुनै पदाधिकारी वा कुनै कर्मचारीले प्रचलित कानून विपरित कुनै कार्य गरेको वा सम्पत्ति हिनामिना गरेको वा हानी नोक्सानी गरे/गराएको हाम्रो जानकारीमा आएन ।
- नेपाल पुनर्बीमामा लेखा सम्बन्धी कुनै जालसाजी भएको, कम्पनीको श्रेस्ता र लेखापरीक्षणबाट हाम्रो जानकारीमा आएन ।



*(Signature)*

श्याम कार्की, एफ्.सि.ए.  
श्याम कार्की एण्ड क.  
चार्टर्ड एकाउन्टेण्ट्स

मिति : २०७७ ०२ १२

स्थान : काठमाडौं, नेपाल

UDIN: 200602CA00124wtKFP

# नेपाल पुनर्बीमा कम्पनी लिमिटेड

एकीकृत बीमा व्यवसायको

२०७६ साल आषाढ मसान्तको वासलात

रकम (रु)

क्र.सं.	विवरण	अनुसूची	यस बर्ष	गत बर्ष
<b>श्रोत</b>				
१	चुक्ता पूँजी		८,४००,०००,०००	७,१७७,५००,०००
२	जगेडा तथा कोष		१,७५१,५३५,८१३	१,४०१,९५०,१२०
३	बीमा कोष		१,४७१,२७०,९४०	१,११३,६४०,९८०
४	महा-विपत्ती जगेडा		५१२,९५७,२११	३४८,९२६,२०३
५	तिर्न बाँकी दीर्घकालिन ऋण तथा सापटी		-	-
<b>कूल श्रोत</b>			<b>१२,१३५,७६३,९६४</b>	<b>१०,०४३,०१७,३०३</b>
<b>उपयोग</b>				
६	स्थिर सम्पत्ती (खुद)		४१३,२५७,०६२	४०७,३५६,९८०
७	दीर्घकालिन लगानी		६,२४८,१६६,३८९	७,७७६,४३६,३८९
८	दीर्घकालिन कर्जा		१३,३७५,८४६	-
चालु सम्पत्ती कर्जा तथा पेशकीहरू :			-	-
९	नगद तथा बैंक मौज्जात		२७०,८४६,७५९	१२२,४५४,७५७
१०	अल्पकालिन लगानी		५,६९५,०७०,६३७	१,४५०,०७०,६३७
११	अल्पकालिन कर्जा		-	-
१२	अन्य सम्पत्ती		६,७५२,६५७,२३९	४,२३८,४२४,३२२
<b>जम्मा (क) (९+१०+११+१२)</b>			<b>१२,७१८,५७४,६३५</b>	<b>५,८१०,९४९,७१५</b>
चालु दायित्व तथा व्यवस्थाहरू :				
१३	चालु दायित्व		१,५३४,६४२,३०६	४४४,८५४,१४५
१४	असमाप्त जोखिम वापत व्यवस्था		३,२२९,९५०,६८७	१,६९०,५८४,०९६
१५	भुक्तानी हुन बाँकी दावी बापत व्यवस्था		७८३,८८६,१७०	५३५,४५५,८४९
१६	अन्य व्यवस्था		१,७०९,५१७,८२८	१,२८२,१३४,२९१
<b>जम्मा (ख) (१३+१४+१५+१६)</b>			<b>७,२५७,९९६,९९०</b>	<b>३,९५३,०२८,३८१</b>
१७	खुद चालु सम्पत्ती (ग) . (क) -(ख)		५,४६०,५७७,६४४	१,८५७,९२१,३३४
१८	अपलेखन वा समायोजन हुन बाँकी विविध खर्चहरू		३८७,०२३	३०२,६००
१९	नाफा नोक्सान हिसाबबाट सारेको नोक्सान		-	-
<b>कूल उपयोग (६+७+८+१०+११+१२+१७+१८+१९)</b>			<b>१२,१३५,७६३,९६४</b>	<b>१०,०४३,०१७,३०३</b>

संभावित दायित्वहरू र अनुसूची ६ तथा १२ देखि २८ सम्म यसका अभिन्न अंग हुन् ।

<b>संभावित दायित्वहरू</b>			
विवरण		यस बर्ष	गत बर्ष
चुक्ता वा भुक्तानी हुन बाँकी लगानी प्रत्याभूति प्रतिबद्धता बीमालेख अन्तर्गत भन्दा बाहेकबाट बीमक उपर दावी परेको तर बीमकले दायित्व स्वीकार नगरेको बीमकले वा बीमकको तर्फबाट दिइएको ग्यारेण्टी अन्य (मुल्य अभिवृद्धि कर सम्वन्धमा )			
<b>जम्मा</b>			

हाम्रो यसै साथ संलग्न आजको मितिको प्रतिवेदनको आधारमा

दिप प्रकाश पाण्डे  
सञ्चालक

यम लाल भूसाल  
सञ्चालक

रमेश राना  
सञ्चालक

महेश कुमार गुरागाई, एफसिए  
अध्यक्ष

पुरुषोत्तम सुवेदी  
सञ्चालक

श्याम कार्की, एफसिए  
मुख्य साभेदार

स्मृति धिमिरे  
लेखा प्रमुख

शंकरकुमार रायमाझी  
प्रमुख कार्यकारी अधिकृत

श्याम कार्की एण्ड कम्पनी,  
चार्टर्ड एकाउन्टेण्टस्

मिति: २०७७/०२/१२



# नेपाल पुनर्बीमा कम्पनी लिमिटेड

एकीकृत बीमा व्यवसायको

आर्थिक वर्ष २०७५।७६ सालको नाफा नोक्सान हिसाब विवरण

रकम (रु)

क्र.सं.	विवरण	अनुसूची	यस वर्ष	गत वर्ष
<b>आम्दानी</b>				
१	आय व्यय हिसाबबाट सारेको नाफा/ (नोक्सान)		१,४७४,४२६,४१२	१,३७८,५५९,६६९
२	लगानी कर्जा तथा अन्यबाट आय		७१७,११५,७०२	५३०,९१५,२००
३	व्यवस्था फिर्ता		२२,७१३,४५३	-
४	अन्य आम्दानी (सेवा शुल्क आम्दानी र हङ्गी शुल्क आम्दानी तथा अन्य)		१७३,८०७,६४७	६०,७८७,६९२
	<b>जम्मा आम्दानी (क)</b>		<b>२,३८८,०६३,२१४</b>	<b>१,९७०,२६२,५६०</b>
<b>खर्च</b>				
५	व्यवस्थापन खर्च		९,०७३,१२३	५,८४३,७४६
६	अपलेखन खर्च		-	३०२,६००
७	शेयर सम्बन्धी खर्च		४,१८०,०००	-
८	अन्य खर्च तथा बीमा सेवा शुल्क		९४५,६४८,३९७	३९३,९०२,३५६
९	नोक्सानीको लागि व्यवस्था		२५,०४०,५२४	१४,६८४,२१७
१०	कर्मचारी आवास व्यवस्था		-	-
११	कर्मचारी बोनस व्यवस्था		१०३,९४७,९१२	११५,१२८,६७८
१२	समायोजित आयकर (अ) (आ) - (इ)		४२८,१०२,२४४	४३३,११६,१५१
	आ) आयकर		४२८,६२७,३५२	४३६,९४३,३७०
	इ) स्थगन कर (सम्पत्ति)/दायित्व		५२५,१०८	(३,८२७,२१९)
	<b>जम्मा खर्च (ख)</b>		<b>१,५१५,९९२,२०१</b>	<b>९६२,९७७,७४८</b>
	<b>खूद नाफा /(नोक्सान) (ग) . (क) - (ख)</b>		<b>८७२,०७१,०१३</b>	<b>१,००७,२८४,८१२</b>
१३	(क) बीमा कोषमा सारेको		३५७,६२९,९६०	४२९,७८९,७१०
	(ख) बीमा जगेडामा सारेको		-	-
१४	अघिल्लो वर्षसँग सम्बन्धित (खर्च)/आम्दानी		(८२४,३५४)	(१,२९२,४८६)
१५	अघिल्लो वर्षबाट सारिएको नाफा/(नोक्सान)		१,१२६,६९३,३८०	६७९,९३१,३८४
	<b>बाँडफाँडको लागि उपलब्ध रकम</b>		<b>१,६४०,३१०,०७९</b>	<b>१,२५६,९३३,९९९</b>
१६	(क) स्थगन कर जगेडा		५२५,१०८	३,८२७,२१९
	(ख) पूँजीगत जगेडा			
	(ग) विशेष जगेडा			
	(घ) अन्य जगेडा			
	(ङ) प्रस्तावित लाभांश			
	(अ) बोनस शेयर			
	(आ) नगद लाभांश			
	(च) महा-विपत्ती जगेडा		१६४,०३१,००८	१२५,६१३,४००
१७	वासलातमा सारेको नाफा/(नोक्सान)		१,४७४,४२६,४१२	१,३७८,५५९,६६९

अनुसूची २, ५ तथा ७ देखि १२, १४ र १५ सम्म यसका अभिन्न अंग हुन् ।

हाम्रो यसै साथ संलग्न आजको मितिको प्रतिवेदनको आधारमा

दिप प्रकाश पाण्डे  
सञ्चालक

यम लाल भूसाल  
सञ्चालक

रमेश राना  
सञ्चालक

महेश कुमार गुरागाई, एफसिए  
अध्यक्ष

पुरुषोत्तम सुवेदी  
सञ्चालक

श्याम कार्की, एफसिए  
मुख्य साभेदार

श्याम कार्की एण्ड कम्पनी,  
चार्टर्ड एकाउन्टेण्ट्स

स्मृति धिमिरे  
लेखा प्रमुख

शंकरकुमार रायमाथी  
प्रमुख कार्यकारी अधिकृत

मिति: २०७७।०२।१२



# नेपाल पुनर्बीमा कम्पनी लिमिटेड

एकीकृत बीमा व्यवसायको

२०७६ आषाढ ३१ सम्मको नगद प्रवाहको विवरण

रकम (रु)

क्र.सं.	विवरण	यस वर्ष	गत वर्ष
क	कारोबार संचालनबाट नगद प्रवाह :		
	बीमा शुल्क आम्दानी	-	-
	पुनर्बीमा शुल्क आम्दानी	७,२७८,४२७,१३५	४,२३५,३१४,४७१
	पुनर्बीमा कमिशन आम्दानी	२६८,००६,३२८	३१९,५३२,७६१
	अन्य प्रत्यक्ष आम्दानी	४७०,१६९,८६१	२३३,१५५,९५४
	पुनर्बीमकबाट प्राप्त दावी रिक्भरी	६३६,६०५,२४७	४२९,८११,४०८
	पुनर्बीमा शुल्क भुक्तानी	(९६०,३७८,११९)	(९१०,९३०,१८७)
	पुनर्बीमा कमिशन भुक्तानी	(२,०५८,६९२,२८०)	(१,२१४,७०५,९६१)
	अभिकर्ता कमिशन भुक्तानी	-	-
	दावी भुक्तानी	(२,३४०,५६१,४६१)	(१,४९०,७४६,००६)
	सेवा शुल्क भुक्तानी	(४७,३६२,२२७)	(३७,३०१,४७१)
	अन्य प्रत्यक्ष खर्च	(९६५,२८३,५०२)	(३४८,७०५,१६७)
	व्यवस्थापन खर्च भुक्तानी	(९५,६४४,४०६)	(६२,८६३,६६८)
	कर्मचारी बोनस भुक्तानी	(११५,१२८,६७८)	(२,७०५,३१०)
	आयकर भुक्तानी	(५९४,७५१,०४५)	(८७१,६९२,५०७)
	चालु सम्पत्तिमा (वृद्धि)/कमी	(१,८६०,०८५,२००)	(५९८,०७७,५७९)
	चालु दायित्वमा वृद्धि/(कमी)	९७७,७०२,२०६	(७६,०९५,२२०)
	कारोबार संचालनबाट खूद नगद प्रवाह (क)	५९३,०२३,८५८	(३९६,०९८,४८२)
ख	लगानी गतिविधिबाट नगद प्रवाह:		
	स्थिर सम्पत्तिमा (वृद्धि) कमी	(१३,५४५,९६९)	(१०,४९२,८६३)
	सरकारी र सरकारको जमानत प्राप्त सेक्युरिटीमा लगानीमा (वृद्धि) कमी	-	-
	बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानीमा (वृद्धि) कमी	(१,८९०,०००,०००)	(१,९५५,०००,०००)
	बैंक तथा वित्तीय संस्थाको अन्य निक्षेप लगानीमा (वृद्धि) कमी	-	-
	इक्यूटी शेयर लगानीमा (वृद्धि) कमी	(३२६,७००,०००)	(१९०,२००,०००)
	अग्राधिकार शेयर/डिवेन्चरमा लगानीमा (वृद्धि) कमी	(५००,०३०,०००)	(३६५,०००,०००)
	अन्य लगानीमा (वृद्धि) कमी	-	-
	पेशकी तथा कर्जामा (वृद्धि) कमी	(१३,३७५,८४६)	-
	भुक्तानी प्राप्त ब्याज आम्दानी (लगानीमा)	१,०७७,२४२,३४६	७८२,२४८,७६६
	भुक्तानी प्राप्त डिभिडेन्ड	१,४१०,७७९	८४२,७६०
	भाडा आम्दानी	-	-
	भुक्तानी प्राप्त ब्याज आम्दानी (कर्जामा)	-	-
	अन्य अप्रत्यक्ष आम्दानी	-	-
	लगानी गतिविधिबाट खूद नगद प्रवाह (ख)	(१,६६४,९९८,६८९)	(१,७३७,६०१,३३७)
ग	वित्तीय श्रोत कारोबारबाट नगद प्रवाह		
	शेयरबाट प्राप्त रकम	१,२२२,५००,०००	२,१७७,५००,०००
	तिर्न बाँकी सापटीमा (वृद्धि)/कमी	-	-
	अल्पकालिन ऋणमा (वृद्धि)/कमी	-	-
	ऋण सापटीमा ब्याज भुक्तानी	(२,१३३,१६८)	-
	लाभांश भुक्तानी	-	-
	अन्य (आकस्मिक बीमा कोषबाट सारेको)	-	-
	वित्तीय श्रोत कारोबारबाट खूद नगद प्रवाह (ग)	१,२२२,३६६,८३२	२,१७७,५००,०००
	यस वर्षको सम्पूर्ण गतिविधिबाट खूद नगद प्रवाह = (क)+(ख)+(ग)	१४८,३९२,००१	४३,८००,१८१
	नगद तथा बैंकमा रहेको शुरु मौज्दात	१२२,४५४,७५७	७८,६५४,५७७
	नगद तथा बैंकमा रहेको अन्तिम मौज्दात	२७०,८४६,७५९	१२२,४५४,७५७

हाम्रो यसै साथ संलग्न आजको मितिको प्रतिवेदनको आधारमा

# नेपाल पुनर्बीमा कम्पनी लिमिटेड

एकीकृत बीमा व्यवसायको

आ.व. २०७५/७६ आषाढ मसान्त सम्ममा इक्युटीमा भएको परिवर्तन सम्बन्धी विवरण

विवरण	शेयर पूँजी	अग्रिम पूँजी भुक्तानी	संचित नाफा नोक्सान	प्रस्तावित बोनस शेयर	बीमा जगेडा	साधारण जगेडा	पूँजीगत जगेडा कोष	शेयर प्रिमियम कोष	विशेष जगेडा कोष	स्थगन कर जगेडा	बीमा कोष	महाबिपत्ती जगेडा	रकम (रु)
शुरु मौज्जात	५,०००,०००.०००   ००	२,१७७,५००.०००   ००	१,१२६,६६३.३७९   ७३	-	१८,२०७,५०५   ३७	-	-	१४६,४३२,३१०   ००	-	१०,६१६,९२६   ८९	१,११३,६४०,९७९   ६९	३४८,९२६,२०२   ६१	१०,०४२,०१७,३०३   २९
समायोजन:													
थप शेयर जारी यस बर्षको खुद नाफा	-	-	८७२,०७१,०१३	-	-	-	-	-	-	-	-	-	-
अघिल्लो बर्षसँग सम्बन्धित खर्च			(८२४,३५४)										
बीमा कोषमा थप प्रस्तावित बोनस शेयर			(३५७,६२९,९६०)								३५७,६२९,९६०		८७२,०७१,०१३
प्रस्तावित लाभांश (बोनस शेयरको कर)			-										
अग्रिम पूँजी भुक्तानी	१,२२२,५००.०००												१,२२२,५००.०००
हकप्रद शेयर													
शेयर प्रिमियम										५२५,१०८			
स्थगन कर सम्पत्ति जगेडामा सारेको			(५२५,१०८)										
महा(बिपत्ती जगेडा			(१६४,०३१,००८)									१६४,०३१,००८	
अन्तिम मौज्जात	६,२२२,५००.०००	२,१७७,५००.०००	१,४७५,७४३,९६३	-	११८,२०७,५०५	-	-	१४६,४३२,३१०	-	११,१४२,०३५	१,४७१,२७०,९४०	५१२,९५७,२१०	१२,१३५,७६३,९६४

हाम्रो यसै साथ संलग्न आजको मितिको प्रतिवेदनको आधारमा

दिप प्रकाश पाण्डे  
सञ्चालक

यम लाल भुसाल  
सञ्चालक

रमेश राना  
सञ्चालक

महेश कुमार गुप्ताई, एफसिए  
अध्यक्ष

पुरुषोत्तम सुवेदी  
सञ्चालक

स्मृति घिमिरे  
लेखा प्रमुख

शंकरकुमार रायमाझी  
प्रमुख कार्यकारी अधिकृत

श्याम कार्की, एफसिए  
मुख्य साभेदार

श्याम कार्की एण्ड कम्पनी, चार्टर्ड एकाउन्टेण्ट्स

मिति: २०७६/०२/१२

# नेपाल पुनर्बीमा कम्पनी लिमिटेड

एकीकृत बीमा व्यवसायको आ.व. २०७५/०७६  
वित्तीय विवरणको अभिन्न अंगको रूपमा रहने अनुसूचीहरू

## प्रमुख सूचकाङ्कहरू

क्र.सं.	विवरण	सूचकाङ्क	२०७१/७२	२०७२/७३	२०७३/७४	२०७४/७५	२०७५/७६
१	नेटवर्थ	रु.	६,१५६,३६२,६१६	६,२६५,८८८,३०५	६,८५७,९१९,७७७	१०,०४१,७१४,७०३	१२,१३५,३७६,९४१
२	शेयर संख्या	संख्या	२१,०००,०००	५०,०००,०००	५०,०००,०००	७१,७७५,०००	८४,०००,०००
३	प्रतिशेयर किता वीमूल्य	रु.	२९३।१६	१२५।३२	१३७।१६	१३९।९१	१४४।४७
४	खूद नाफा	रु.	३६२,६९९,०९४	५०८,६७२,४४५	६००,०७६,८४६	१,००७,२८४,८१२	८७२,०७१,०१३
५	प्रतिशेयर आय (EPS)	रु.	१७।२७	१०।१७	१२।००	१४।०३	१०।३८
६	प्रतिशेयर लाभांश (DPS), वोनश शेयर तथा करसमेत)	रु.	-	-	-	-	-
७	प्रतिशेयर बजार मूल्य (MPPS)	रु.	-	-	-	-	-
८	मूल्यआम्दानी अनुपात (PERatio)	अनुपात	-	-	-	-	-
९	खूदबीमा शुल्क/कुलबीमा शुल्क	प्रतिशत	३८।८९%	३८।७०%	१२०।६७%	७८।४९%	८६।८९%
१०	खूदनाफा/कुलबीमा शुल्क	प्रतिशत	४५।९७%	२८।२४%	१७।४४%	२३।७८%	११।९८%
११	कुलबीमा शुल्क/कुलसम्पत्ति	प्रतिशत	१०।६२%	२८।७४%	५०।१७%	४२।१८%	५९।९८%
१२	लगानीरकर्जाबाट आय/कुल लगानी र कर्जा	प्रतिशत	३।४९%	६।१६%	६।२६%	८।४९%	९।०४%
१३	पुनर्बीमाक मिशन आय/कुल पुनर् बीमाशुल्क	प्रतिशत	१७५।४०%	५६।७२%	३४।०१%	३५।०८%	२७।९१%
१४	व्यवस्थापन खर्च/कुल बीमा शुल्क	प्रतिशत	३।५०%	२।४६%	१।३१%	१।३८%	१।२५%
१५	बीमा अभिकर्ता सम्बन्धिखर्च/कुलबीमा शुल्क	प्रतिशत	-	-	-	-	-
१६	बीमा अभिकर्ता संख्या	संख्या	-	-	-	-	-
१७	कर्मचारी संख्या	संख्या	१४।००	३०।००	३०।००	३०।००	३०।००
१८	कार्यालयको संख्या	संख्या	१।००	१।००	१।००	१।००	१।००
१९	कर्मचारी खर्च/व्यवस्थापन खर्च	प्रतिशत	११।६४%	२५।६८%	४२।६७%	४१।०३%	४१।८५%
२०	कर्मचारी खर्च/कर्मचारी संख्या	रु.	२२९,५६९	३७९,४१४	६४०,६५१	७९९,१४९	१,२६५,५७४
२१	भुक्तानी हुन बाँकी दावी रकम/कुल दावी रकम	प्रतिशत	१६२।५८%	१५६%	९९।३५%	४३।९८%	५७।४०%
२२	भुक्तानी हुन बाँकी दावीको संख्या/कुलदावीको संख्या	प्रतिशत	-	-	-	-	-
२३	कुल कायम रहेको बीमा लेखको संख्या	संख्यामा	-	-	-	-	-
२४	यसवर्ष नवीकरण भएको बीमा लेखको संख्या/गतवर्ष कायम रहेको बीमालेखको संख्या	प्रतिशत	-	-	-	-	-
२५	दावी परेको बीमालेखको संख्या/कुल कायम रहेको बीमालेखको संख्या	प्रतिशत	-	-	-	-	-
२६	सोल्भेन्सी मार्जिन	प्रतिशत	१५१।०३	२६।१९	१४।१४	२।०७	२।६५

दिप प्रकाश पाण्डे  
सञ्चालक

यम लाल भूसाल  
सञ्चालक

रमेश राना  
सञ्चालक

महेश कुमार गुरागाई, एफसिए  
अध्यक्ष

पुरुषोत्तम सुवेदी  
सञ्चालक

श्याम कार्की, एफसिए  
मुख्य साभेदार

स्मृति घिमिरे  
लेखा प्रमुख

शंकरकुमार रायमाझी  
प्रमुख कार्यकारी अधिकृत

श्याम कार्की एण्ड कम्पनी,  
चार्टर्ड एकाउन्टेण्टस्

मिति: २०७७।०२।१२



# नेपाल पुनर्बीमा कम्पनी लिमिटेड

## जीवन बीमा व्यवसायको

२०७६ आषाढ मसान्तको वासलात

रकम (रु)

क्र.सं.	विवरण	अनुसूची	यस बर्ष	गत बर्ष
<b>श्रोत</b>				
१	चुक्ता पूँजी	१६	-	-
२	जगेडा तथा कोष	१७	३३५,८७२,०५०	२१६,३८०,०७४
३	जीवन बीमा कोष	१९	-	-
४	महा-विपत्ती जगेडा	१८	७१,६६३,२२६	३४,३४४,१०९
५	तिर्न बाँकी दीर्घकालिन ऋण तथा सापटी	१९	-	-
	<b>कूल श्रोत</b>		<b>४०७,५३५,२७७</b>	<b>२५०,७२४,१८३</b>
<b>उपयोग</b>				
६	स्थिर सम्पत्ती (खुद)	२०	-	-
७	दीर्घकालिन लगानी	२१	-	-
८	बीमालेखको धितोमा कर्जा	३	-	-
९	अन्य दीर्घकालिन कर्जा	२३	-	-
	चालु सम्पत्ती कर्जा तथा पेशकीहरू :			
१०	नगद तथा बैंक मौज्दात	२२	१७,५६९,७०९	३३,८६८,२६२
११	अल्पकालिन लगानी	२१	४००,०००,०००	३४०,०००,०००
१२	अन्य अल्पकालिन कर्जा	२३	-	-
१३	अन्य सम्पत्ती	२४	४६६,६२४,००३	२४४,८५४,३४९
	<b>जम्मा (क) (१०+११+१२+१३)</b>		<b>८८४,१९३,७१२</b>	<b>६१८,७२२,६११</b>
	चालु दायित्व तथा व्यवस्थाहरू :			
१४	चालु दायित्व	२५	३१,९६१,३९३	२९,२२६,२१७
१५	असमाप्त जोखिम वापत व्यवस्था	२६	२२६,६६७,७७१	२०२,८८१,४१६
१६	भुक्तानी हुन बाँकी दावी बापत व्यवस्था	९	१७,५२१,२६७	११,८२७,१३९
१७	अन्य व्यवस्था	२६क	२००,५०८,००८	१२४,०६३,६५८
	<b>जम्मा (ख) (१४+१५+१६+१७)</b>		<b>४७६,६५८,४३८</b>	<b>३६७,९९८,४३०</b>
१८	खुद चालु सम्पत्ती (ग) . (क) - (ख)		४०७,५३५,२७४	२५०,७२४,१८१
१९	अपलेखन वा समायोजन हुन बाँकी विविध खर्चहरू	२७	-	-
२०	नाफा नोक्सान हिसाबबाट सारेको नोक्सान		-	-
	<b>संभावित दायित्वहरू तथा अनुसूची ३, ९, ११, तथा १६ देखि २९ सम्म यसका अभिन्न अंग हुन् ।</b>		<b>४०७,५३५,२७७</b>	<b>२५०,७२४,१८३</b>
<b>संभावित दायित्वहरू</b>				
क्र.सं.	विवरण		यस बर्ष	गत बर्ष
१	चुक्ता वा भुक्तानी हुन बाँकी लगानी			
२	प्रत्याभूति प्रतिबद्धता		-	-
३	बीमालेख अन्तर्गत भन्दा बाहेकबाट बीमक उपर दावी परेको तर बीमकले दायित्व स्वीकार नगरेको		-	-
४	बीमकले वा बीमकको तर्फबाट दिइएको ग्यारेण्टी		-	-
५	रेपुडेशन गरिएको मृत्यु दावी		-	-
	<b>जम्मा</b>			
हाम्रो यसै साथ संलग्न आजको मितिको प्रतिवेदनको आधारमा				

# नेपाल पुनर्बीमा कम्पनी लिमिटेड

जीवन बीमा व्यवसायको

आर्थिक वर्ष २०७५/०७६ को नाफा नोक्सान हिसाब

रकम (रु)

क्र.सं.	विवरण	अनुसूची	यस वर्ष	गत वर्ष
<b>आम्दानी</b>				
१	आय व्यय हिसाबबाट सारेको	१०	२४६,४६२,२५८	२२५,४१०,८८४
२	जीवन बीमा कोषबाट सारेको	११	-	-
३	लगानी कर्जा तथा अन्यबाट आय	२	८,७२२,७९४	७,०४२,११२
४	व्यवस्था फिर्ता	१२	-	-
५	अन्य आम्दानी (विवरण खुलाउने)		-	-
	<b>जम्मा आम्दानी (क)</b>		<b>२५५,१८५,०५२</b>	<b>२३२,४५२,९९६</b>
<b>खर्च</b>				
६	व्यवस्थापन खर्च	७	५१५,६३७	५०७,०५०
७	अपलेखन खर्च	१३	-	-
८	शेयर सम्बन्धि खर्च	१३क	-	-
९	अन्य खर्चहरू	१४	४,५३३,३५५	४,०५७,६२८
१०	नोक्सानीको लागि व्यवस्था	१५	-	-
११	कर्मचारी आवास ब्यवस्था	२६क	-	-
१२	कर्मचारी बोनस व्यवस्था	२६क	१८,५२८,५९७	१६,८८०,६९६
१३	समायोजित आयकर ( अ ) = (आ)-(इ)	८	७४,७९६,३६९	६३,३०२,३११
१४	आ) आयकर		७४,७९६,३६९	६३,३०२,३११
१५	इ) स्थगन कर दायित्व		-	-
१६	जीवन बीमा कोषमा सारेको	११	-	-
	<b>जम्मा खर्च (ख)</b>		<b>९८,३७३,९५८</b>	<b>८४,७४७,६०५</b>
१७	खुद नाफा/(नोक्सान) (ग). (क) - (ख)		१५६,८११,०९३	१४७,७०५,३९१
१८	अघिल्लो वर्षसँग सम्बन्धित आम्दानी/(खर्च)		-	-
१९	अघिल्लो बर्षबाट सारिएको नाफा/(नोक्सान)		२१६,३८०,०७४	९२,७१६,९१३
	<b>बाँडफाँडको लागि उपलब्ध रकम</b>		<b>३७३,१९१,१६७</b>	<b>२४०,४२२,३०४</b>
२०	(क) स्थगन कर जगेडा	१७	-	-
	(ख) पूँजीगत जगेडा	१७	-	-
	(ग) विशेष जगेडा	१७	-	-
	(घ) अन्य जगेडा (विवरण खुलाउने)	१७	-	-
	(ङ) प्रस्तावित लाभांश		-	-
	(अ) बोनस शेयर	१७	-	-
	(आ) नगद लाभांश	२६ क	-	-
	(च) महा-विपत्ती जगेडा	१८	३७,३१९,११७	२४,०४२,२३०
२१	वासलातमा सारेको नाफा/(नोक्सान)		३३५,८७२,०५०	२१६,३८०,०७४
अनुसूची २, ७, ८ तथा १० देखि १५, १७, १८ र २६ क सम्म यसका अभिन्न अंग हुन् ।				
हाम्रो यसै साथ संलग्न आजको मितिको प्रतिवेदनको आधारमा				



# नेपाल पुनर्बीमा कम्पनी लिमिटेड

## जीवन बीमा व्यवसायको

२०७५ श्रावण १ देखि २०७६ आषाढ मसान्तसम्मको नगद प्रवाहको विवरण

रकम (रु)

क्र.सं.	विवरण	यस वर्ष	गत वर्ष
क	कारोबार संचालनबाट नगद प्रवाह :		
	पुनर्बीमा शुल्क आम्दानी	४५३,३३५,५४२	४०५,७६२,८३३
	विलम्ब शुल्क आम्दानी	-	-
	पुनर्बीमा शुल्क आम्दानी		
	पुनर्बीमा कमिशन आम्दानी		
	अन्य प्रत्यक्ष आम्दानी		
	पुनर्बीमकबाट प्राप्त दावी रिकभरी		
	पुनर्बीमा शुल्क भुक्तानी		
	पुनर्बीमा कमिशन भुक्तानी	(२२,४९२,०८३)	(२१,३०२,९५७)
	अभिकर्ता कमिशन भुक्तानी		
	स्वास्थ्य परीक्षण शुल्क भुक्तानी		
	मृत्यु दावी भुक्तानी	(१५६,८८९,७०७)	(१०९,९४४,५४३)
	अवधि समाप्ती दावी भुक्तानी		
	आंशिक अवधि समाप्ती दावी भुक्तानी		
	समर्पण मूल्य दावी भुक्तानी		
	अन्य दावी भुक्तानी		
	सेवा शुल्क भुक्तानी	(९,०६६,७११)	(८,११५,२५७)
	अन्य प्रत्यक्ष खर्च	(३२,१२९,१६०)	-
	व्यवस्थापन खर्च भुक्तानी	(५,१४४,५३४)	(५,०७०,५००)
	कर्मचारी बोनस भुक्तानी	(१६,८८०,६१६)	
	आयकर भुक्तानी	-	-
	चालु सम्पत्तिमा (वृद्धि)/कमी	(२२१,७६९,६५४)	(१६८,४३९,४३१)
	चालु दायित्वमा वृद्धि/(कमी)	२,७३५,१७६	(५६,९९८,३३६)
	कारोबार संचालनबाट खूद नगद प्रवाह (क)	(८,३०१,७४७)	३५,८९१,८०९
ख	लगानी गतिविधिबाट नगद प्रवाह		
	स्थिर सम्पत्तिमा (वृद्धि) कमी		
	सरकारी र सरकारको जमानत प्राप्त सेक्युरिटीमा लगानीमा (वृद्धि) कमी		
	बैंक तथा वित्तीय संस्थाको मुहती निक्षेपमा लगानीमा (वृद्धि) कमी	(६०,०००,०००)	(४०,०००,०००)
	बैंक तथा वित्तीय संस्थाको अन्य निक्षेप लगानीमा (वृद्धि) कमी		
	इक्यूटी शेयर लगानीमा (वृद्धि) कमी		

	अग्राधिकार शेयर/डिवेन्चरमा लगानीमा (वृद्धि) कमी		
	अन्य लगानीमा (वृद्धि) कमी		
	बीमालेखको धितोमा कर्जामा (वृद्धि) कमी		
	पेशकी तथा अन्य कर्जामा (वृद्धि) कमी		
	भुक्तानी प्राप्त ब्याज आम्दानी (लगानीमा)	५२,००३,१९३	३७,११७,२६८
	भुक्तानी प्राप्त डिभिडेन्ड		
	भाडा आम्दानी		
	भुक्तानी प्राप्त ब्याज आम्दानी (कर्जामा)		
	अन्य अप्रत्यक्ष आम्दानी/खर्च		
	लगानी बिक्रीमा नाफा		
	लगानी गतिविधीबाट खूद नगद प्रवाह (ख)	(७,९९६,८०७)	(२,८८२,७३२)
ग	वित्तीय श्रोत कारोबारबाट नगद प्रवाह		
	शेयरबाट प्राप्त रकम		
	तिर्न बाँकी सापटीमा (वृद्धि)/कमी		
	अल्पकालिन ऋणमा (वृद्धि)/कमी		
	ऋण सापटीमा ब्याज भुक्तानी		
	लाभांश भुक्तानी		
	वित्तीय श्रोत कारोबारबाट खूद नगद प्रवाह (ग)	-	-
	यस वर्षको सम्पूर्ण गतिविधीबाट खूद नगद प्रवाह . (क)+(ख)+(ग)	(१६,२९८,५५४)	३३,००९,०७७
	नगद तथा बैकमा रहेको शुरु मौज्जात	३३,८६८,२६३	८५९,१८६
	नगद तथा बैकमा रहेको अन्तिम मौज्जात	१७,५६९,७०९	३३,८६८,२६३
हाम्रो यसै साथ संलग्न आजको मितिको प्रतिवेदनको आधारमा			

# नेपाल पुनर्बीमा कम्पनी लिमिटेड

## जीवन बीमा व्यवसायको

आर्थिक वर्ष २०७५/०७६ को एकीकृत आय व्यय हिसाब

रकम (रु)

क्र.सं.	विवरण	अनुसूची	यस वर्ष	गत वर्ष
<b>आय</b>				
१	बीमाशुल्क (खुद)	१	४५३,३३५,५४२	४०५,७६२,८३३
२	पुनर्बीमा कमिशन आय		-	-
३	लगानी, कर्जा तथा अन्यबाट आय	२	४३,२८०,३९९	३०,०७५,९५६
४	बीमालेखको धितोमा कर्जाबाट आय	३	-	-
५	अन्य प्रत्यक्ष आय		-	-
६	आर्थिक वर्षको शुरूको भुक्तानी हुन बाँकी दावी बापत व्यवस्था		११,८२७,१३९	-
७	आर्थिक वर्षको शुरूको असमाप्त जोखिम बापत व्यवस्था		२०२,८८१,४१६	१४४,१५०,०३०
	<b>जम्मा आय (क)</b>		<b>७११,३२४,४९७</b>	<b>५७९,९८८,०१९</b>
<b>व्यय</b>				
८	दावी भुक्तानी (खुद)	४	१५६,८८९,७०७	१०९,९४४,५४३
९	अभिकर्ता कमिशन	५	-	-
१०	स्वास्थ्य परीक्षण शुल्क		-	-
११	पुनर्बीमा कमिशन खर्च		२२,४९२,०८३	२१,३०२,९५७
१२	सेवा शुल्क (खुद)	६	४,५३३,३५५	४,०५७,६२८
१३	अन्य प्रत्यक्ष खर्च		३२,१२९,१६०	-
१४	व्यवस्थापन खर्च	७	४,६२८,८९७	४,५६३,४५०
१५	आयकर	८	-	-
१६	आर्थिक वर्षको अन्त्यमा भुक्तानी हुन बाँकी दावी बापत व्यवस्था	९	१७,५२१,२६७	११,८२७,१३९
१७	आर्थिक वर्षको अन्त्यमा असमाप्त जोखिम बापत व्यवस्था		२२६,६६७,७७१	२०२,८८१,४१६
	<b>जम्मा व्यय (ख)</b>		<b>४६४,८६२,२३९</b>	<b>३५४,५७७,१३४</b>
१८	जीवन बीमा कोषमा सारेको बचत		-	-
१९	नाफा नोक्सान हिसाबमा सारेको बचत/(नोक्सान)		२४६,४६२,२५८	२२५,४१०,८८४
अनुसूची १ देखि ९ सम्म यसका अभिन्न अंग हुन् ।		हाम्रो यसै साथ संलग्न आजको मितिको प्रतिवेदनको आधारमा		

# नेपाल पुनर्बीमा कम्पनी लिमिटेड

## जीवन बीमा व्यवसायको

### आ.व. २०७५/०७६ मा इक्यूटीमा भएको परिवर्तन सम्बन्धी विवरण

रकम (रु)

विवरण	शेयर पूँजी	संचित नाफा/नोक्सान	प्रस्तावित बोनस शेयर	पूँजीगत जगेडा कोष	शेयर प्रिमियम	विशेष जगेडा कोष	अन्य जगेडा तथा कोष (स्थगन कर जगेडा)	महाविपत्ती जगेडा	कूल रकम
शुरु मौज्जात	-	२१६,३८०,०७४	-	-	-	-	-	३४,३४४,१०९	२५०,७२४,१८३
समायोजन									-
वर्षको खुद नाफा		१५६,८११,०९३							१५६,८११,०९३
जीवन बीमाकोषमा सारेको प्रस्तावित लाभांस						-			-
जारी भएको बोनस शेयर									-
जारी भएको हकप्रद शेयर									-
अघिल्लो वर्षसँग सम्बन्धित आम्दानी		-							-
शेयर प्रिमियम									-
स्थगन कर जगेडा									-
महाविपत्ती जगेडा	-	(३७,३१९,११७)	-	-	-	-	-	३७,३१९,११७	-
अन्तिम मौज्जात	-	३३५,८७२,०५०	-	-	-	-	-	७१,६६३,२२६	४०७,५३५,२७७

हाम्रो यसै साथ संलग्न आजको मितिको प्रतिवेदनको आधारमा

अनुसूची-१

(क) बीमाशुल्क (खुद)

क्र.सं.	बीमाको किसिम	कूल बीमाशुल्क		पुनर्बीमा शुल्क भुक्तानी (Ceded)		बीमाशुल्क (खुद)	
		यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
१	सावधिक	-	-	-	-	-	-
२	अग्रिम भुक्तानी सावधिक	-	-	-	-	-	-
३	रूपान्तरित सावधिक	-	-	-	-	-	-
४	आजीवन	-	-	-	-	-	-
५	म्यादी	४५३,३३५,५४२	४०५,७६२,८३३	-	-	४५३,३३५,५४२	४०५,७६२,८३३
६	विशेष म्यादी	-	-	-	-	-	-
७	अन्य जीवन बीमा (एकल बीमाशुल्क)	-	-	-	-	-	-
८	अन्य जीवन बीमा (बैदेशिक रोजगार एकल बीमाशुल्क)	-	-	-	-	-	-
जम्मा		४५३,३३५,५४२	४०५,७६२,८३३	-	-	४५३,३३५,५४२	४०५,७६२,८३३

(ख) कूल बीमाशुल्क

क्र.सं.	बीमाको किसिम	प्रत्यक्ष बीमाशुल्क		प्राप्त पुनर्बीमा शुल्क (accepted)		कूल बीमाशुल्क	
		यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
१	सावधिक	-	-	-	-	-	-
२	अग्रिम भुक्तानी सावधिक	-	-	-	-	-	-
३	रूपान्तरित सावधिक	-	-	-	-	-	-
४	आजीवन	-	-	-	-	-	-
५	म्यादी	-	-	४५३,३३५,५४२	४०५,७६२,८३३	४५३,३३५,५४२	४०५,७६२,८३३
६	विशेष म्यादी	-	-	-	-	-	-
७	अन्य जीवन बीमा (एकल बीमाशुल्क)	-	-	-	-	-	-
८	अन्य जीवन बीमा (बैदेशिक रोजगार एकल बीमाशुल्क )	-	-	-	-	-	-
जम्मा		-	-	४५३,३३५,५४२	४०५,७६२,८३३	४५३,३३५,५४२	४०५,७६२,८३३



अनुसूची-२

लगानी, कर्जा तथा अन्यबाट आय

क्र.सं.	विवरण	यस बर्ष	गत बर्ष
१	सरकारी र सरकारको जमानत प्राप्त सेक्युरिटीबाट आय		
२	वाणिज्य बैंकको मुद्दती निक्षेपबाट आय	५२,००३,१९३	३७,११७,२६८
३	विकास बैंकको मुद्दती निक्षेपबाट आय		
४	नागरिक लगानी योजनाबाट आय		
५	वित्तीय संस्थाको मुद्दती निक्षेपबाट आय		
६	आवास वित्त कम्पनीको साधारण शेयरबाट लाभांश		
७	अन्य पब्लिक कम्पनीको साधारण शेयरबाट लाभांश		
८	बैंक तथा वित्तीय संस्थाको अग्राधिकार शेयरबाट लाभांश		
९	बैंक तथा वित्तीय संस्थाको डिवेन्चरबाट आय		
१०	अन्य बाट आय		
११	कर्जाबाट आय		
१२	अन्य निक्षेपबाट (मुद्दती बाहेक) आय		
१३	लगानी बिक्रीमा नाफा		
	न्यून लगानी बिक्रीमा नोक्सान		
१४	लगानी (खरीद) मा नाफा		
	न्यून लगानी (खरीद) मा नोक्सान		
१५	स्थिर सम्पत्ती बिक्रीबाट नाफा		
	न्यून स्थिर सम्पत्ती बिक्रीबाट नोक्सान		
१६	खाता अपलेखन		
१७	अघिल्ला वर्षसँग सम्बन्धित आय		
१८	अन्य आय (शेयर कारोवार)		
१९	अन्य आय	-	-
२०	उपदान कोषमा ब्याज		
२१	इन्स्योरेन्स पुलबाट प्राप्त आय	-	-
जम्मा		५२,००३,१९३	३७,११७,२६८
<b>लगानी, कर्जा तथा अन्यबाट आयको बाँडफाँड</b>			
	नाफा नोक्सान हिसाबमा सारेको	८,७२२,७९४	७,०४२,११२
	सावधिक जीवन बीमाको आय ब्यय हिसावमा सारेको		
	अग्रिम भुक्तानी सावधिक जीवन बीमाको आय ब्यय हिसावमा सारेको		
	रूपान्तरित सावधिक जीवन बीमाको आय ब्यय हिसावमा सारेको		
	आजीवन जीवन बीमाको आय ब्यय हिसावमा सारेको		
	म्यादी जीवन बीमाको आय ब्यय हिसावमा सारेको	४३,२८०,३९९	३०,०७५,१५६
	विशेष म्यादी जीवन बीमाको आय ब्यय हिसावमा सारेको		
	अन्य जीवन बीमा (एकल बीमाशुल्क) को आय ब्यय हिसावमा सारेको		
	अन्य जीवन बीमा (बैदेशिक रोजगार एकल बीमाशुल्क) को आय ब्यय हिसावमा सारेको		
जम्मा		५२,००३,१९३	३७,११७,२६८

अनुसूची-३

बीमालेखको धितोमा कर्जा र आय

क्र.सं.	बीमाको किसिम	बीमालेखको धितोमा कर्जा		बीमालेखको धितोमा कर्जाबाट आय	
		यस बर्ष	गत बर्ष	यस बर्ष	गत बर्ष
१	सावधिक				
२	अग्रिम भुक्तानी सावधिक				
३	रूपान्तरित सावधिक				
४	आजीवन				
५	म्यादी				
६	विशेष म्यादी				
७	अन्य जीवन बीम (एकल बीमाशुल्क)				
८	अन्य जीवन बीमा (बैदेशिक रोजगार एकल बीमाशुल्क)				
	जम्मा	-	-	-	-



अनुसूची - ४

दावी भुक्तानी

क्र.सं.	बीमाको किसिम	मृत्यु दावी भुक्तानी		अवधि समाप्ती दावी भुक्तानी		आंशिक अवधि समाप्ती दावी भुक्तानी		समर्पण मूल्य दावी भुक्तानी	
		यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
१	सावधिक								
२	अग्रिम भुक्तानी सावधिक								
३	रूपान्तरित सावधिक								
४	आजीवन								
५	म्यादी	१५६,८८९,७०७	१०९,९४४,५४३						
६	विशेष म्यादी								
७	अन्य जीवन बीम (एकल बीमाशुल्क)								
८	अन्य जीवन बीमा (बैदेशिक रोजगार एकल बीमाशुल्क)								
जम्मा		१५६,८८९,७०७	१०९,९४४,५४३	-	-	-	-	-	-
क्र.सं.	बीमाको किसिम	अन्य दावी भुक्तानी		कूल दावी भुक्तानी		कूल दावी भुक्तानीमा पुनर्बीमकको हिस्सा		दावी भुक्तानी (खुद)	
		यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
१	सावधिक								
२	अग्रिम भुक्तानी सावधिक								
३	रूपान्तरित सावधिक								
४	आजीवन								
५	म्यादी			१५६,८८९,७०७	१०९,९४४,५४३	-	-	१५६,८८९,७०७	१०९,९४४,५४३
६	विशेष म्यादी								
७	अन्य जीवन बीम (एकल बीमाशुल्क)								
८	अन्य जीवन बीमा (बैदेशिक रोजगार एकल बीमाशुल्क)								
जम्मा		-	-	१५६,८८९,७०७	१०९,९४४,५४३	-	-	१५६,८८९,७०७	१०९,९४४,५४३



अनुसूची-५

अभिकर्ता कमिशन

क्र.सं.	बीमाको किसिम	प्रथम बर्षको बीमा शुल्कमा अभिकर्ता कमिशन		नवीकरण बीमा शुल्कमा अभिकर्ता कमिशन		एकल बीमा शुल्कमा अभिकर्ता कमिशन		जम्मा अभिकर्ता कमिशन	
		यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
१	सावधिक								
२	अग्रिम भुक्तानी सावधिक								
३	रूपान्तरित सावधिक								
४	आजीवन								
५	म्यादी								
६	विशेष म्यादी								
७	अन्य जीवन बीमा (एकल बीमाशुल्क)								
८	अन्य जीवन बीमा (बैदेशिक रोजगार एकल बीमाशुल्क )								
जम्मा		-	-	-	-	-	-	-	-



अनुसूची-६

सेवा शुल्क (खुद)

क्र.सं.	बीमाको किसिम	कूल सेवा शुल्क		कूल सेवा शुल्कमा पुनर्बीमको हिस्सा		सेवा शुल्क (खुद)	
		यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
१	सावधिक						
२	अग्रिम भुक्तानी सावधिक						
३	रूपान्तरित सावधिक						
४	आजीवन						
५	म्यादी	४,५३३,३५५	४,०५७,६२८	-	-	४,५३३,३५५	४,०५७,६२८
६	विशेष म्यादी						
७	अन्य जीवन बीम (एकल बीम (शुल्क))						
८	अन्य जीवन बीमा (बैदेशिक रोजगार एकल बीमाशुल्क)						
जम्मा		४,५३३,३५५	४,०५७,६२८	-	-	४,५३३,३५५	४,०५७,६२८

अनुसूची- ७

व्यवस्थापन खर्च

क्र.सं.	विवरण	यस वर्ष	गत वर्ष
१	कर्मचारी खर्च (अनुसूची ७.१ बमोजिम)	२,३२६,९६०	२,२६६,३७१
२	घर भाडा	३७२,६७८	४१६,३३०
३	बिजुली तथा पानी	२९,५६५	३१,३४९
४	मर्मत तथा सम्भार		
	(क) भवन		-
	(ख) सवारी साधन	-	-
	(ग) कार्यालय उपकरण	-	-
	(घ) अन्य		-
५	संचार	४४,०९०	३७,४३६
६	छपाई तथा मसलन्द	६१,२१५	४१,११४
७	खर्च हुने कार्यालय सामान	६,५१७	२५,६९३
८	परिवहन	८५,८११	७३,०८९
९	भ्रमण खर्च (भत्ता समेत)		
	(क) आन्तरिक	९७,०६७	१८,४२०
	(ख) वैदेशिक	१५,९५५	४८७,५०८
१०	अभिकर्ता तालिम		
११	अभिकर्ता अन्य		
१२	बीमाशुल्क	१७,९८५	२०,३६७
१३	सुरक्षा खर्च		-
१४	कानूनी तथा परामर्श शुल्क	४३७,७४४	१८५,६६२
१५	पत्र पत्रिका तथा पुस्तक	१२,६३३	२९,९८५
१६	विज्ञापन तथा प्रचार प्रसार	५४,०३०	९४,२५४
१७	व्यापार प्रवर्द्धन	२४३,६०७	२९६,६७०
१८	अतिथी सत्कार	४९,२३९	१०५,४३४
१९	चन्दा तथा उपहार	३७५,३२५	२६९,५२३
२०	संचालक समिति सम्बन्धी खर्च		
	(क) बैठक भत्ता	६४,९५४	९१,२६२
	(ख) अन्य	२१,०६४	१२,३७२
२१	अन्य समिति/उप-समिति सम्बन्धी खर्च		
	(क) बैठक भत्ता	७३,६२६	१२३,४५०
	(ख) अन्य	१३,५४४	२८,५७०
२२	साधारण सभा सम्बन्धी खर्च	५४,१७६	१४२,११६
२३	(क) बीमाङ्कीय सेवा शुल्क		
	(ख) बीमाङ्कीय खर्च		
२४	लेखा परीक्षण सम्बन्धी खर्च		
	(क) लेखा परीक्षण शुल्क	३१,१६५	३७,३८८
	(ख) कर लेखा परीक्षण शुल्क	८,६५७	१३,३५३
	(ग) विस्तृत लेखा परीक्षण प्रतिवेदन शुल्क	१,७३१	२,६७१
	(घ) अन्य शुल्क	९०८	४,५८३
	(ङ) आन्तरिक लेखा परीक्षण खर्च	२०,७७७	२३,९५५
	(च) अन्य खर्च	२,५८१	३,४०७

२५	ब्याज	१३९,२७५	
२६	बैंक चार्ज	१४,९९४	१९,४३१
२७	शुल्क तथा दस्तूर	३१७,८१४	१७,८६५
२८	हास कट्टी	-	-
२९	कुरीयर	-	-
३०	अन्य	३४,२२१	१९,९९२
३१	कर्मचारी ताजगी खर्च	-	

३२	कार्यालय सर-सफाई खर्च	-	
३३	सभा-सम्मेलन खर्च (प्रशासन)		
३४	अन्य विविध खर्च		
३५	ब्याट्री खर्च		
३६	सुचना तथा प्रकासन खर्च		
३७	कार्यालय स्थान्तरण खर्च		
३८	सेबा र दस्तूर (सबारी साधन)		
३९	इजाजतपत्र नवीकरण शुल्क (बीमा समिति)		
४०	वार्षिक उत्सव खर्च	११३,३१०	१३०,८८१
४१	नगरपालिका कर		
४२	सटही घटबढ खर्च		
	बाँड फाँडको लागि जम्मा	५,१४३,२१९	५,०७०,५००
	नाफा नोक्सान हिसाबमा सारेको	५१४,३२२	५०७,०५०
	सावधिक जीवन बीमाको आय ब्यय हिसाबमा सारेको		
	अग्रिम भुक्तानी सावधिक जीवन बीमाकोआय ब्यय हिसाबमा सारेको		
	रूपान्तरित सावधिक जीवन बीमाको आय ब्यय हिसाबमा सारेको		
	आजीवन जीवन बीमाको आय ब्यय हिसाबमा सारेको		
	म्यादी जीवन बीमाको आय ब्यय हिसाबमा सारेको	४,६२८,८९७	४,५६३,४५०
	विशेष म्यादी जीवन बीमाको आय ब्यय हिसाबमा सारेको		
	अन्य जीवन बीमाको आय ब्यय हिसाबमा सारेको(एकल बीमाशुल्क)		
	अन्य जीवन बीमाको आय ब्यय हिसाबमा सारेको(बैदेशिक रोजगार एकल बीमाशुल्क)		
जम्मा		५,१४३,२१९	५,०७०,५००

अनुसूची ७.१

कर्मचारी खर्च

क्र.सं.	विवरण	यस बर्ष	गत बर्ष
१.	तलब	८६७,०४९	१,१५२,०६४
२.	भत्ता	४८७,१९७	३८१,६९६
३.	दर्शन खर्च	७१,४१८	९३,३४२
४.	सञ्चयकोषमा थप	८२,९५७	१०७,०७५
५.	तालिम खर्च	६८,२६३	१२०,९७३
६.	पोशाक	४५,८४२	६३,४४५
७.	औषधोपचार		(
८.	बीमा	१३८,७०१	२५६,१५४
९.	पेन्सन तथा उपदान खर्च तथा व्यवस्था	२६२,७०५	(
१०.	विदा बापतको खर्च तथा व्यवस्था	२०१,२५२	८,२५४
११.	अन्य सुविधा बापत खर्च तथा व्यवस्था		(
१२.	अन्य		८३,३६७
	क. शैक्षिक खर्च		
	ख. बजार अधिकारीहरूलाई प्रोत्साहन रकम		
	ग. नयाँ कर्मचारी भर्ना खर्च		
	घ. कर्मचारी सुविधा (विविध)		
	ङ. कर्मचारी सरुवा खर्च		
	च. ज्याला	११,१३२	१३,७०७
	छ. अन्य	९०,४४६	६९,६६०
जम्मा :		२,३२६,९६०	२,२६६,३७१



अनुसूची- ८

आयकर

क्र.सं.	विवरण	यस बर्ष	गत बर्ष
१.	यस बर्षको आयकर		
बाँडफाँड	बाँडफाँडको लागि आयकरको जम्मा		
	नाफा नोक्सान हिसाबमा सारेको		
	सावधिक जीवन बीमाको आय ब्यय हिसाबमा सारेको		
	अग्रिम भुक्तानी सावधिक जीवन बीमाको आय ब्यय हिसाबमा सारेको		
	रूपान्तरित सावधिक जीवन बीमाको आय ब्यय हिसाबमा सारेको		
	आजीवन जीवन बीमाको आय ब्यय हिसाबमा सारेको		
	म्यादी जीवन बीमाको आय ब्यय हिसाबमा सारेको		
	विशेष म्यादी जीवन बीमाको आय ब्यय हिसाबमा सारेको		
	अन्य जीवन बीमाको आय ब्यय हिसाबमा सारेको(एकल बीमाशुल्क)		
	अन्य जीवन बीमाको आय ब्यय हिसाबमा सारेको(बैदेशिक रोजगार एकल बीमाशुल्क )		
जम्मा		-	-

अनुसूची - ९

आर्थिक वर्षको अन्त्यमा भुक्तानी हुन बाँकी दावी बापत व्यवस्था

क्र.सं.	बीमाको किसिम	भुक्तानी हुन बाँकी मृत्यु दावी		भुक्तानी हुन बाँकी अवधि समाप्ती दावी		भुक्तानी हुन बाँकी आंशिक अवधि समाप्ती दावी		भुक्तानी हुन बाँकी समर्पण मूल्य दावी		भुक्तानी हुन बाँकी अन्य दावी	
		यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
१	सावधिक	-	-	-	-	-	-	-	-	-	-
२	अग्रिम भुक्तानी सावधिक	-	-	-	-	-	-	-	-	-	-
३	रूपान्तरित सावधिक	-	-	-	-	-	-	-	-	-	-
४	आजीवन	-	-	-	-	-	-	-	-	-	-
५	म्यादी	१५,२३५,८८४	१०,२८४,४६९	-	-	-	-	-	-	-	-
६	विशेष म्यादी	-	-	-	-	-	-	-	-	-	-
७	अन्य जीवन बीम (एकल बीमाशुल्क)	-	-	-	-	-	-	-	-	-	-
८	अन्य जीवन बीम (बैदेशिक रोजगार एकल बीमाशुल्क)	-	-	-	-	-	-	-	-	-	-
जम्मा:		१५,२३५,८८४	१०,२८४,४६९	-	-	-	-	-	-	-	-

सृजना भएको तर जानकारीमा नआएको दावी	भुक्तानी हुन बाँकी जम्मा दावी	भुक्तानी हुन बाँकी जम्मा दावी	भुक्तानी हुन बाँकी जम्मा दावीमा पुनर्बीमकको हिस्सा	भुक्तानी हुन बाँकी जम्मा दावीमा पुनर्बीमकको हिस्सा	भुक्तानी हुन बाँकी दावी बापत व्यवस्था	भुक्तानी हुन बाँकी दावी बापत व्यवस्था
(अनुमानित)						
यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष	यस वर्ष
-	-	-	-	-	-	-
-	-	-	-	-	-	-
-	-	-	-	-	-	-
-	-	१५,२३५,८८४	१०,२८४,४६९	-	-	१७,५२९,२६७
-	-	-	-	-	-	११,८२७,९३९
-	-	-	-	-	-	-
-	-	१५,२३५,८८४	१०,२८४,४६९	-	-	१७,५२९,२६७
-	-	-	-	-	-	११,८२७,९३९

अनुसूची-१०

आय व्यय हिसाबहरूबाट नाफा नोक्सान हिसाबमा सारेको रकम

क्र.सं.	विवरण	यस बर्ष	गत बर्ष
१	सावधिक जीवन बीमाको आय व्यय हिसाबमा सारेको	-	-
२	अग्रिम भुक्तानी सावधिक जीवन बीमाको आय व्यय हिसाबमा सारेको	-	-
३	रूपान्तरित सावधिक जीवन बीमाको आय व्यय हिसाबमा सारेको	-	-
४	आजीवन जीवन बीमाको आय व्यय हिसाबमा सारेको	-	-
५	म्यादी जीवन बीमाको आय व्यय हिसाबमा सारेको	२४६,४६२,२५८	२२५,४१०,८८४
६	विशेष म्यादी जीवन बीमाको आय व्यय हिसाबमा सारेको	-	-
७	अन्य जीवन बीमाको आय व्यय हिसाबमा सारेको(एकल बीमाशुल्क)	-	-
८	अन्य जीवन बीमाको आय व्यय हिसाबमा सारेको(बैदेशिक रोजगार एकल बीमाशुल्क )	-	-
जम्मा		२४६,४६२,२५८	२२५,४१०,८८४

अनुसूची- ११

जीवन बीमा कोष

क्र.सं.	बीमाको किसिम	समायोजन अगाडीको जीवन बीमा कोष (वर्षको शुरुमा)		आय व्यय हिसाबबाट सारेको		नाफा नोक्सान हिसाबबाट सारेको		जगेडा कोषबाट सारेको		समायोजन अगाडीको जीवन बीमाकोष (वर्षको अन्त्यमा)	
		यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
१	सावधिक										-
२	अग्रिम भुक्तानी सावधिक										-
३	रूपान्तरित सावधिक										-
४	आजीवन										-
५	म्यादी										-
६	विशेष म्यादी										-
७	अन्य जीवन बीम (एकल बीमाशुल्क)										-
८	अन्य जीवन बीम (बैदेशिक रोजगार एकल बीमाशुल्क)	-	-	-	-	-	-	-	-	-	-
जम्मा:		-	-	-	-	-	-	-	-	-	(३)



जीवन बीमा कोषमा समायोजन

क्र.सं.	बीमाको किसिम	समायोजन अगाडीको जीवन बीमा कोष (वर्षको अन्त्यमा)		नाफा नोक्सान हिसाबमा सारेको		बीमालेख अन्तर्गत दायित्व		बोनसको लागि व्यवस्था	
		यस बर्ष	गत बर्ष	यस बर्ष	गत बर्ष	यस बर्ष	गत बर्ष	यस वर्ष	गत वर्ष
१	सावधिक								
२	अग्रिम भुक्तानी सावधिक								
३	रूपान्तरित सावधिक								
४	आजीवन								
५	म्यादी								
६	विशेष म्यादी								
७	अन्य जीवन बीम (एकल बीमाशुल्क)								
८	अन्य जीवन बीम (बैदेशिक रोजगार एकल बीमाशुल्क)								
जम्मा:		-		-	-	-	-	-	-

सोल्भेन्सी मार्जिनको लागि व्यवस्था		बाँडफाँड नगरिएको रकम		वर्षको अन्त्यमा जीवन बीमा कोष	
यस बर्ष	गत बर्ष	यस बर्ष	गत बर्ष	यस बर्ष	गत बर्ष
-	-				
-	-				
-	-				
-	-				
-	-				
-	-				
-	-				
-	-				
-	-	-	-	०	



अनुसूची-१२

व्यवस्था फिर्ता

क्र.सं.	विवरण	यस बर्ष	गत बर्ष
१.	लगानीमा नोक्सानीको लागि व्यवस्था फिर्ता		
२.	कर्जामा नोक्सानीको लागि व्यवस्था फिर्ता		
३.	शंकास्पद आसामी व्यवस्था फिर्ता		
४	अन्य व्यवस्था फिर्ता		
जम्मा			-

अनुसूची-१३

अपलेखन खर्चहरू

क्र.सं.	विवरण	यस बर्ष	गत बर्ष
१	प्रारम्भिक खर्चहरू	-	-
२	पूर्व संचालन खर्चहरू	-	-
३	पर सारिएका खर्चहरू	-	-
४	अपलेखन गरिएको लगानी	-	-
५	अपलेखन गरिएको कर्जा		
६	अपलेखन गरिएको आसामी	-	-
७	अन्य अपलेखन	-	-
जम्मा		-	-

अनुसूची १३ (क)

शेयर सम्बन्धी खर्च

क्र.सं.	विवरण	यस वर्ष	गत वर्ष
१	शेयर निष्कासन खर्च		
२	शेयर रजिष्ट्रेसन खर्च		
३	शेयर सूचिकरण खर्च		
४	लाभांश वितरण खर्च		
५	शेयर सम्बन्धी अन्य खर्च		
जम्मा		-	-

अनुसूची- १४

अन्य खर्चहरू

क्र.सं.	विवरण	यस बर्ष	गत बर्ष
१	दण्ड जरिवाना	-	-
२	विलम्ब शुल्क जरिवाना		
३	अन्य (स्वदेशी कम्पनीलाई भुक्तानी गरेको बीमा शेवाशुल्क)	४,५३३,३५५	४,०५७,६२८
जम्मा		४,५३३,३५५	४,०५७,६२८

अनुसूची- १५

नोक्सानीको लागि व्यवस्था

क्र.सं.	विवरण	यस बर्ष	गत बर्ष
१.	लगानीमा नोक्सानीको लागि व्यवस्था	-	-
२.	कर्जामा नोक्सानीको लागि व्यवस्था	-	-
३.	शंकास्पद आसामी व्यवस्था	-	-
४	अन्य व्यवस्था	-	-
जम्मा		-	-

अनुसूची- १६

(क) शेयर पूँजी

क्र.सं.	विवरण	यस बर्ष	गत बर्ष
१.	अधिकृत पूँजी		
	क) रु १०० दरको ८५५५६२५ थान साधारण शेयर		
	ख) रु.....दरको ...थान अपरिवर्तनीय अग्राधिकार शेयर	-	-
	ग) रु..... दरको ..... थान परिवर्तनीय अग्राधिकार शेयर	-	-
२.	जारी पूँजी		
	क) रु १०० दरको ८५५५६२५ थान साधारण शेयर	-	-
	ख) रु.....दरको ...थान अपरिवर्तनीय अग्राधिकार शेयर	-	-
	ग) रु..... दरको ..... थान परिवर्तनीय अग्राधिकार शेयर		
३.	चुक्ता पूँजी		
	क) रु १०० दरको ८५५५६२५ थान साधारण शेयर		
	न्यून भुक्तानी प्राप्त हुन बाँकी रु... दरको ...थान साधारण शेयर		
	ख) रु..... दरको ...थान अपरिवर्तनीय अग्राधिकार शेयर	-	-
	ग) रु..... दरको ..... थान परिवर्तनीय अग्राधिकार शेयर	-	-
जम्मा		-	-

## (ख) शेयर स्वामित्वको संरचना

शेयरधनी		यस बर्ष		गत बर्ष	
		साधारण शेयर संख्या	स्वामित्वको	साधारण शेयर संख्या	स्वामित्वको
संस्थापक	नेपाली सँगठित संस्थाहरू				
	नेपाली नागरिक				
	विदेशी				
	जम्मा				
सर्वसाधारण					
अन्य					
कूल		-			

(ग) एक प्रतिशत वा बढी शेयर स्वामित्व भएका शेयरधनीहरूको विवरण

क्र.सं.	विवरण	यस बर्ष		गत बर्ष	
		स्वामित्वको	रकम	स्वामित्वको	रकम
१.	भारतीय जीवन बीमा निगम	५५ प्रतिशत		५५ प्रतिशत	
२.	विशाल ग्रुप	२५ प्रतिशत		२५ प्रतिशत	

## अनुसूची- १७

## जगेडा तथा कोष

क्र.सं.	विवरण	यस बर्ष	गत बर्ष
१	स्थगन कर जगेडा		
२	पूँजीगत जगेडा		
३	विशेष जगेडा		
४	अन्य जगेडा		
५	शेयर प्रिमियम		
६	प्रस्तावित बोनस शेयर		
७	पूजीकृत हुन बाँकी बोनस शेयर		
८	नाफा नोक्सान हिसाबबाट सारेको नाफा	३३५,८७२,०५०	२१६,३८०,०७४
जम्मा		३३५,८७२,०५०	२१६,३८०,०७४

## अनुसूची-१८

## महा-विपत्ति जगेडा

वर्षको शुरुमा महा-विपत्ति जगेडा		नाफा नोक्सान हिसाबबाट सारेको		वर्षको अन्त्यमा महा-विपत्ति जगेडा	
यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
३४,३४४,१०९	१०,३०१,८७९	३७,३१९,११७	२४,०४२,२३०	७१,६६३,२२६	३४,३४४,१०९
३४,३४४,१०९	१०,३०१,८७९	३७,३१९,११७	२४,०४२,२३०	७१,६६३,२२६	३४,३४४,१०९

अनुसूची-१९

तिर्न बाँकी दीर्घकालिन ऋण तथा सापटी

क्र.सं.	विवरण	यस बर्ष	गत बर्ष
१	डिवेन्चर / बण्ड	-	-
२	बैंक	-	-
३	वित्तीय संस्था	-	-
४	अन्य (विवरण खुलाउने)	-	-
जम्मा		-	-

अनुसूची-२०

स्थिर सम्पत्ति

विवरण	परल मोल				ह्रास कट्टी				खूद मोल	
	शुरु मौज्दात	यस वर्ष थपेको	यस वर्ष घटेको	जम्मा	गत वर्षसम्म	यस वर्ष	बिक्री/समायोजन	जम्मा	यस वर्षसम्मको	गत वर्षसम्मको
जमिन										
भवन										
फर्निचर तथा फिक्सचर्स										
कार्यालय सामान										
कम्प्युटर तथा सूचना प्रविधी उपकरण										
अदृश्य सम्पत्ति										
सवारी साधन										
लिज होल्ड सम्पत्ति										
अन्य (प्रकृति खुलाउने)										
जम्मा										
निर्माणाधिन पूँजीगत खर्च										
कूल										
गत वर्ष										

अनुसूची-२१

लगानी

क्र.सं.	विवरण	यस बर्ष	गत बर्ष
(क)	दीर्घकालिन लगानी :		
१	सरकारी र सरकारको जमानत प्राप्त सेक्युरिटी		
२	वाणिज्य बैंकको मुद्दती निक्षेप	-	-
३	विकास बैंकको मुद्दती निक्षेप		
४	नागरिक लगानी योजना		
५	वित्तीय संस्थाको मुद्दती निक्षेप		
६	आवास वित्त कम्पनीको साधारण शेयर (अनुसूची २१.१ बमोजिम)		
७	अन्य कम्पनीको साधारण शेयर (अनुसूची २१.१ बमोजिम)		
८	बैंक तथा वित्तीय संस्थाको अग्राधिकार शेयर/डिवेन्चर		
९	अन्य		
जम्मा : क		-	-
(ख)	अल्पकालिन लगानी :		
१	सरकारी र सरकारको जमानत प्राप्त सेक्युरिटी		
२	वाणिज्य बैंकको मुद्दती निक्षेप	४००,०००,०००	३४०,०००,०००
३	विकास बैंकको मुद्दती निक्षेप		
४	नागरिक लगानी योजना		
५	वित्तीय संस्थाको मुद्दती निक्षेप		
६	बैंक तथा वित्तीय संस्थाको अग्राधिकार शेयर/डिवेन्चर		
७	वाणिज्य बैंकको ब्याज प्राप्त हुने अन्य निक्षेप		
८	विकास बैंकको ब्याज प्राप्त हुने अन्य निक्षेप		
९	वित्तीय संस्थाको ब्याज प्राप्त हुने अन्य निक्षेप		
१०	अन्य ब्याज प्राप्त हुने लगानी		
जम्मा : ख		४००,०००,०००	३४०,०००,०००
जम्मा : क+ख		४००,०००,०००	३४०,०००,०००

अनुसूची-२२

नगद तथा बैंक मौज्दात

क्र.सं.	विवरण	यस बर्ष	गत बर्ष
१	नगद मौज्दात		
जम्मा		-	-
२	बैंक मौज्दात		
	वाणिज्य बैंकहरूको मौज्दात	१७,५६९,७०९	३३,८६८,२६२
	विकास बैंकहरूको मौज्दात	-	-
	वित्तीय संस्थाहरूको मौज्दात	-	-
	अन्य (विवरण खुलाउने)	-	-
जम्मा		१७,५६९,७०९	३३,८६८,२६२
कूल		१७,५६९,७०९	३३,८६८,२६२

अनुसूची-२३

अन्य कर्जा

क्र.सं.	विवरण	यस बर्ष	गत बर्ष
(क)	दीर्घकालिन कर्जा		
१.	अभिकर्तालाई कर्जा	-	-
२.	कर्मचारीलाई कर्जा		
३.	अन्य (विवरण खुलाउने)	-	-
जम्मा (क)		-	-
(ख)	अल्पकालिन कर्जा		
१.	अभिकर्तालाई कर्जा		
२.	कर्मचारीलाई कर्जा		
३.	अन्य	-	-
जम्मा (ख)		-	-
जम्मा (क+ख)		-	-

अनुसूची-२४

अन्य सम्पत्ति

क्र.सं.	विवरण	यस बर्ष	गत बर्ष
१	लगानीबाट प्राप्त हुन बाँकी आय		२,२७०,७०५
२	बीमालेखको धितोमा कर्जाबाट प्राप्त हुन बाँकी ब्याज		
३	अन्य (बीमालेखको धितोमा बाहेक) कर्जाबाट प्राप्त हुन बाँकी ब्याज		
४	अन्य बीमकबाट प्राप्त हुन बाँकी	११३,७६९,००७	१५१,९२४,७००
५	पुनर्बीमकबाट प्राप्त हुन बाँकी		
६	विविध आसामी	१,५००,०००	१,५००,०००
७	अग्रिम कर	१४,८२८,८६६	७,०२८,३८७
८	कर्मचारी पेशकी		
९	अन्य पेशकी		
१०	धरोटी		
११	असुल हुन बाँकी बीमाशुल्क		
	न्यून : असुल हुन बाँकी बीमाशुल्क मुलतवी (कगकउभलकभ)		
१२	अन्य :		
	क.अग्रिम भुक्तानी आंशिक परिपक्व दावी		
	ख. अग्रिम भुक्तानी खर्चहरू		
	ग. शेयर/डिवेन्चर निवेदन		
	घ. उपदान कोष नागरिक लगानी कोषमा		
	ङ बैकमा चेक जमा भएको तर क्रेडिट प्रप्त नभएको		
	च. स्थगन कर		
	छ. निर्जीवन विभागसँग लिन बाँकी	३३६,५२६,१३१	८२,१३०,५५७
जम्मा		४६६,६२४,००३	२४४,८५४,३४९

अनुसूची-२५

चालु दायित्व

क्र.सं.	विवरण	यस बर्ष	गत बर्ष
१	अभिकर्तालाई दिन बाँकी		
२	अन्य बीमकलाई दिन बाँकी	९,८५८,५८४	२४,३८७,८६९
३	पुनर्बीमकलाई दिन बाँकी		
४	अल्पकालिन कर्जा		
५	बीमाशुल्क धरोटी		
६	पूर्ण विवरण नखुलेको बीमाशुल्क		
७	विविध साहू		
८	सहायक/होल्डिङ्ग कम्पनीलाई दिन बाँकी		
९	श्रोतमा कट्टा गरिएको कर तिर्न बाँकी	६४२,४३८	७८०,७२०
१०	मूल्य अभिवृद्धि कर तिर्न बाँकी		
११	आयकर तिर्न बाँकी		
१२	सेवा शुल्क तिर्न बाँकी	४,५७९,७५५	४,०५७,६२८
१३	संचालकलाई दिन बाँकी		
१४	अन्य :		
	स्थगन कर		
	अन्य	१६,८८०,६१६	
	भुक्तानी नभएको मेडिकल शुल्क		
	अन्य (निर्जिवन विभागलाई तिर्न बाँकी)		
जम्मा		३१,९६९,३९३	२९,२२६,२१७

अनुसूची-२६

असमाप्त जोखिम व्यवस्था

क्र.सं.	विवरण	यस बर्ष	गत बर्ष
१.	बैदेशिक रोजगार एकल बीमाशुल्क बीमाको असमाप्त जोखिम जगेडा		
२.	म्यादी बीमाको असमाप्त जोखिम जगेडा	२२६,६६७,७७१	२०२,८८१,४१६
३.	.....बीमाको असमाप्त जोखिम जगेडा	-	-
		-	-
जम्मा		२२६,६६७,७७१	२०२,८८१,४१६



अनुसूची २६क

अन्य ब्यवस्था

क्र.सं.	विवरण	बर्षको शुरुमा ब्यवस्था		चालु आ.ब.मा थप गरिएको ब्यवस्था		चालु आ.ब.मा अपलेखन/भुक्तानी गरिएको ब्यवस्था		चालु आ.ब.मा फिर्ता गरिएको ब्यवस्था		बर्षको अन्तमा कायम रहेको ब्यवस्था	
		यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
१	लाभांश (डिभिडेण्ड) को लागि ब्यवस्था										
२	आयकर ब्यवस्था	१०७,१८३,०४२	४३,८८०,७३१	७४,७९६,३६९	६३,३०२,३११	-	-	-	-	१८१,९७९,४११	१०७,१८३,०४२
३	लगानीमा नोक्सानीको लागि ब्यवस्था										
४	कर्जामा नोक्सानीको लागि ब्यवस्था										
५	शंकास्पद आसामीको लागि ब्यवस्था										
६	अन्य नोक्सानीको लागि ब्यवस्था										
७	कर्मचारी सम्बन्धी ब्यवस्था										
	(क) पेन्सन तथा उपदान ब्यवस्था										
	(ख) विदा वापत ब्यवस्था										
	(ग) आवास तथा अन्य सुविधा ब्यवस्था										
	(घ) कर्मचारी बोनस ब्यवस्था	१६,८८०,६१६	-	१८,५२८,५९७	१६,८८०,६१६	१६,८८०,६१६				१८,५२८,५९७	१६,८८०,६१६
	(ङ) अन्य										
८	अन्य ब्यवस्था (विवरण खुलाउने)										
जम्मा		१२४,०६३,६५८	४३,८८०,७३१	९३,३२४,९६६	८०,१८२,९२७	१६,८८०,६१६	-	-	-	२००,५०८,००८	१२४,०६३,६५८

नोट : चालु आ ब मा अपलेखन भुक्तानी गरिएको ब्यवस्था शिर्षक अर्न्तगत देखाइएको रकम भुक्तान गरिएको छ ।



# नेपाल पुनर्बीमा कम्पनी लिमिटेड

निर्जीवन बीमा व्यवसायको  
२०७६ साल आषाढ मसान्तको वासलात

रकम (रु)

क्र.सं.	विवरण	अनुसूची	यस बर्ष	गत बर्ष
<b>श्रोत</b>				
१	चुक्ता पूँजी	१३	८,४००,०००,०००	७,१७७,५००,०००
२	जगेडा तथा कोष	१४	१,४१५,६६३,७६३	१,१८५,५७०,०४७
३	बीमा कोष	१२	१,४७१,२७०,९४०	१,११३,६४०,९८०
४	महा-विपत्ती जगेडा	१५	४४१,२९३,९८५	३१४,५८२,०९३
५	तिर्न बाँकी दीर्घकालिन ऋण तथा सापटी	१६	-	-
	<b>कूल श्रोत</b>		<b>११,७२८,२२८,६८८</b>	<b>९,७९१,२९३,१२०</b>
<b>उपयोग</b>				
६	स्थिर सम्पत्ती (खुद)	१७	४१३,२५७,०६२	४०७,३५६,९८०
७	दीर्घकालिन लगानी	१८	६,२४८,१६६,३८९	७,७७६,४३६,३८९
८	दीर्घकालिन कर्जा	२०	१३,३७५,८४६	-
	<b>चालु सम्पत्ती कर्जा तथा पेशकीहरू :</b>			
९	नगद तथा बैंक मौज्जात	१९	२५३,२७७,०५०	८८,५८६,४९४
१०	अल्पकालिन लगानी	१८	५,२९५,०७०,६३७	१,११०,०७०,६३७
११	अल्पकालिन कर्जा	२०	-	-
१२	अन्य सम्पत्ती	२१	६,२८६,०३३,२३६	४,०७५,७००,५२९
	<b>जम्मा (क) (९+१०+११+१२)</b>		<b>११,८३४,३८०,९२३</b>	<b>५,२७४,३५७,६६०</b>
<b>चालु दायित्व तथा व्यवस्थाहरू :</b>				
१३	चालु दायित्व	२२	१,५०२,६८०,९१६	४९७,७५८,४८६
१४	असमाप्त जोखिम वापत व्यवस्था	२३	३,००३,२८२,९१६	१,४८७,७०२,६८०
१५	भुक्तानी हुन बाँकी दावी बापत व्यवस्था	६	७६६,३६४,९०४	५२३,६२८,७१०
१६	अन्य व्यवस्था	२३क	१,५०९,००९,८२०	१,१५८,०७०,६३३
	<b>जम्मा (ख) (१३+१४+१५+१६)</b>		<b>६,७८१,३३८,५५६</b>	<b>३,६६७,१६०,५०९</b>
१७	खुद चालु सम्पत्ती (ग) . (क) -(ख)		५,०५३,०४२,३६७	१,६०७,९९७,१५१
१८	अपलेखन वा समायोजन हुन बाँकी विविध खर्चहरू	२४	३८७,०२३	३०२,६००
१९	नाफा नोक्सान हिसाबबाट सारेको नोक्सान			
२०	<b>कूल उपयोग (६+७+८+१७+१८+१९)</b>		<b>११,७२८,२२८,६८८</b>	<b>९,७९१,२९३,१२०</b>
<b>संभावित दायित्वहरू र अनुसूची ६ तथा १२ देखि २८ सम्म यसका अभिन्न अंग हुन् ।</b>				
<b>संभावित दायित्वहरू</b>				
	<b>विवरण</b>		<b>यस बर्ष</b>	<b>गत बर्ष</b>
	चुक्ता वा भुक्तानी हुन बाँकी लगानी			
	प्रत्याभूति प्रतिबद्धता			
	बीमालेख अन्तर्गत भन्दा बाहेकबाट बीमक उपर दावी परेको तर			
	बीमकले दायित्व स्वीकार नगरेको			
	बीमकले वा बीमकको तर्फबाट दिइएको ग्यारेण्टी			
	अन्य (मुल्य अभिवृद्धि कर सम्बन्धमा)			
	<b>जम्मा</b>			
<b>हाम्रो यसै साथ संलग्न आजको मितिको प्रतिवेदनको आधारमा</b>				

# नेपाल पुनर्बीमा कम्पनी लिमिटेड

## निर्जीवन बीमा व्यवसायको

आर्थिक वर्ष २०७५/७६ सालको नाफा नोक्सान हिसाब विवरण

रकम (रु)

क्र.सं.	विवरण	अनुसूची	यस वर्ष	गत वर्ष
<b>आम्दानी</b>				
१	आय व्यय हिसाबबाट सारेको नाफा/(नोक्सान)	७	१,२२७,९६४,१५४	१,१५३,१४८,७८५
२	लगानी कर्जा तथा अन्यबाट आय	२	७०८,३९२,९०८	५२३,८७३,०८८
३	व्यवस्था फिर्ता	८	२२,७१३,४५३	-
४	अन्य आम्दानी (सेवा शुल्क आम्दानी, हड्डी शुल्क आम्दानी तथा अन्य)		१७३,८०७,६४७	६०,७८७,६९२
	<b>जम्मा आम्दानी (क)</b>		<b>२,१३२,८७८,१६२</b>	<b>१,७३७,८०९,५६४</b>
<b>खर्च</b>				
५	व्यवस्थापन खर्च	५	८,५५७,४८६	५,३३६,६९६
६	अपलेखन खर्च	९	-	३०२,६००
७	शेयर सम्बन्धी खर्च	९क	४,१८०,०००	-
८	अन्य खर्च तथा बीमा सेवा शुल्क	१०	९४१,११५,०४२	३८९,८४४,७२८
९	नोक्सानीको लागि व्यवस्था	११	२५,०४०,५२४	१४,६८४,२१७
१०	कर्मचारी आवास व्यवस्था		-	-
११	कर्मचारी बोनस व्यवस्था		८५,४१९,३१५	९८,२४८,०६२
१२	समायोजित आयकर (अ) (आ) - (इ)		३५३,३०५,८७५	३६९,८१३,८४१
	आ) आयकर		३५३,८३०,९८३	३७३,६४१,०५९
	इ) स्थगन कर (सम्पत्ति)/दायित्व		(५२५,१०८)	(३,८२७,२१९)
	जम्मा खर्च (ख)		१,४१७,६१८,२४२	८७८,२३०,१४३
	खूद नाफा/(नोक्सान) (ग) . (क) - (ख)		७१५,२५९,९२०	८५९,५७९,४२१
१३	(क) बीमा कोषमा सारेको	१२	३५७,६२९,९६०	४२९,७८९,७१०
	(ख) बीमा जगेडामा सारेको	१४	-	-
१४	अघिल्लो वर्षसँग सम्बन्धित आम्दानी/(खर्च)		(८२४,३५४)	(१,२९२,४८६)
१५	अघिल्लो वर्षबाट सारिएको नाफा/(नोक्सान)		९१०,३१३,३०६	५८७,२१४,४७०
	बाँडफाँडको लागि उपलब्ध रकम		१,२६७,११८,९१२	१,०१५,७११,६९४
१६	(क) स्थगन कर जगेडा	१४	५२५,१०८	३,८२७,२१९
	(ख) पूँजीगत जगेडा	१४		
	(ग) विशेष जगेडा			
	(घ) अन्य जगेडा	१४		
	(ङ) प्रस्तावित लाभांश			
	(अ) बोनस शेयर	१४		
	(आ) नगद लाभांश	२३क	-	-
	(च) महा-विपत्ती जगेडा	१५	१२६,७११,८९१	१०१,५७१,१६९
१७	वासलातमा सारेको नाफा/(नोक्सान)		१,१३९,८८१,९१३	९१०,३१३,३०६
हाम्रो यसै साथ संलग्न आजको मितिको प्रतिवेदनको आधारमा				

# नेपाल पुनर्बीमा कम्पनी लिमिटेड

निर्जीवन बीमा व्यवसायको

२०७६ आषाढ ३१ सम्मको नगद प्रवाहको विवरण

रकम (रु)

क्र.सं.	विवरण	यस बर्ष	गत वर्ष
क	कारोबार संचालनबाट नगद प्रवाह :		
	बीमा शुल्क आम्दानी	-	-
	पुनर्बीमा शुल्क आम्दानी	६,८२५,०९१,५९३	३,८२९,५५१,६३८
	पुनर्बीमा कमिशन आम्दानी	२६८,००६,३२८	३१९,५३२,७६१
	अन्य प्रत्यक्ष आम्दानी	४७०,१६९,८६१	२३३,१५५,९५४
	पूनर्बीमकबाट प्राप्त दावी रिक्भरी	६३६,६०५,२४७	४२९,८११,४०८
	पुनर्बीमा शुल्क भुक्तानी	(९६०,३७८,११९)	(९१०,९३०,१८७)
	पुनर्बीमा कमिशन भुक्तानी	(२,०३६,२००,१९७)	(१,१९३,४०३,००४)
	अभिकर्ता कमिशन भुक्तानी	-	-
	दावी भुक्तानी	(२,१८३,६७१,७५४)	(१,३८०,८०१,४६३)
	सेवा शुल्क भुक्तानी	(३८,२९५,५१६)	(२९,१८६,२१५)
	अन्य प्रत्यक्ष खर्च	(९३३,१५४,३४२)	(३४८,७९५,१६७)
	व्यवस्थापन खर्च भुक्तानी	(९०,४५२,३६३)	(५७,७९३,१६८)
	कर्मचारी बोनस भुक्तानी	(९८,२४८,०६२)	(२,७०५,३१०)
	आयकर भुक्तानी	(५९४,७५१,०४५)	(८७१,६९२,५०७)
	चालु सम्पत्तिमा (वृद्धि)/कमी	(१,६३८,३६३,०५५)	(४२९,६३८,१४८)
	चालु दायित्वमा वृद्धि/(कमी)	९७४,९६७,०३०	(१९,०९६,८८५)
	कारोबार संचालनबाट खूद नगद प्रवाह (क)	६०१,३२५,६०६	(४३१,९९०,२९२)
ख	लगानी गतिविधिबाट नगद प्रवाह		
	स्थिर सम्पत्तिमा (वृद्धि) कमी	(१३,५४५,९६९)	(१०,४९२,८६३)
	सरकारी र सरकारको जमानत प्राप्त सेक्युरिटीमा लगानीमा (वृद्धि) कमी	-	-
	बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानीमा (वृद्धि) कमी	(१,८३०,०००,०००)	१,९१५,०००,०००
	बैंक तथा वित्तीय संस्थाको अन्य निक्षेप लगानीमा (वृद्धि) कमी	-	-
	इक्यूटी शेयर लगानीमा (वृद्धि) कमी	(३२६,७००,०००)	(१९०,२००,०००)
	अग्राधिकार शेयर/डिबेन्चरमा लगानीमा (वृद्धि) कमी	(५००,०३०,०००)	(३६५,०००,०००)
	अन्य लगानीमा (वृद्धि) कमी	-	-
	पेशकी तथा कर्जामा (वृद्धि) कमी	(१३,३७५,८४६)	-
	भुक्तानी प्राप्त ब्याज आम्दानी (लगानीमा)	१,०२५,२३९,१५३	७४५,१३१,४९८

	भुक्तानी प्राप्त डिभिडेन्ड	१,४१०,७७९	८४२,७६०
	भाडा आम्दानी	-	-
	भुक्तानी प्राप्त ब्याज आम्दानी (कर्जामा)	-	-
	अन्य अप्रत्यक्ष आम्दानी	-	-
	लगानी गतिविधीबाट खूद नगद प्रवाह (ख)	(१,६५७,००१,८८३)	(१,७३४,७१८,६०४)
ग	वित्तीय श्रोत कारोबारबाट नगद प्रवाह		
	शेयरबाट प्राप्त रकम	१,२२२,५००,०००	२,१७७,५००,०००
	तिर्न बाँकी सापटीमा (वृद्धि)/कमी		
	अल्पकालिन ऋणमा (वृद्धि)/कमी	-	-
	ऋण सापटीमा ब्याज भुक्तानी	(२,१३३,१६८)	
	लाभांश भुक्तानी	-	-
	अन्य (आकस्मिक बीमा कोष बाट सारेको)		
	वित्तीय श्रोत कारोबारबाट खूद नगद प्रवाह (ग)	१,२२०,३६६,८३२	२,१७७,५००,०००
	यस वर्षको सम्पूर्ण गतिविधीबाट खूद नगद प्रवाह . (क)+(ख)+(ग)	१६४,६९०,५५६	१०,७९१,१०३
	नगद तथा बैकमा रहेको शुरु मौज्दात	८८,५८६,४९४	७७,७९५,३९१
	नगद तथा बैकमा रहेको अन्तिम मौज्दात	२५३,२७७,०५०	८८,५८६,४९४



# नेपाल पुनर्बीमा कम्पनी लिमिटेड

निर्जीवन बीमा व्यवसायको

आ.व. २०७५/७६ आषाढ मसान्त सम्ममा इक्युटीमा भएको परिवर्तन सम्बन्धी विवरण

विवरण	शेयर पूजजजी	अग्रिम पूजजी भुक्तानी	संचित नाफा नोक्सान	प्रस्तावित बोनस शेयर	बीमा जगेडा	साधारण जगेडा	पूँजीगत जगेडा कोष	शेयर प्रिमियम	विशेष जगेडा कोष	स्थगन कर जगेडा	बीमा कोष	महा(बिपत्ती जगेडा	कूल रकम
शुरु मौज्जात	७,१७७,५००,०००	-	९१०,३१३,३०६	-	११८,२०७,५०५	-	-	१४६,४३२,३१०	-	१०,६१६,९२७	१,११३,६४०,९८०	३१४,५८२,०९४	९,७९१,२९३,१२०
समायोजन:													
थप शेयर जारी													-
यस बर्षको खुद नाफा			७१५,२५९,९२०										-
आदिल्लो बर्षसँग सम्बन्धित खर्च			(८२४,३५४)										७१५,२५९,९२०
बीमा कोषमा थप			(३५७,६२९,९६०)								३५७,६२९,९६०		(८२४,३५४)
प्रस्तावित बोनस शेयर			-										-
प्रस्तावित लाभांश (बोनस शेयरको कर)			-										-
अग्रिम पूजजी भुक्तानी	१,२२२,५००,०००		-										१,२२२,५००,०००
हकप्रद शेयर			-										-
शेयर प्रिमियम			-										-
स्थगन कर सम्पत्ति जगेडामा सारेको			(५२५,१०८)							५२५,१०८			-
महा-बिपत्ती जगेडा			(१२६,७११,८९१)									१२६,७११,८९१	-
आन्तिम मौज्जात	८,४००,०००,०००	-	१,१३९,८८१,९१३	-	११८,२०७,५०५	-	-	१४६,४३२,३१०	-	११,१४२,०३५	१,४७१,२७०,९४०	४४१,२९३,९८५	११,७२८,२२८,६८७



# नेपाल पुनर्बीमा कम्पनी लिमिटेड

निर्जीवन बीमा व्यवसायका

आर्थिक बर्ष २०७५/७६ आषाढ मसान्त सम्मको एकीकृत आय व्यय हिसाब

रकम (रु)

क्र.सं.	विवरण	अनुसूची	यस बर्ष	गत बर्ष
<b>आय</b>				
१	बीमाशुल्क (खूद)	१	५,८६४,७१३,४७४	२,९१८,६२१,४५२
२	पुनर्बीमा कमिशन आय		२६८,००६,३२८	३१९,५३२,७६१
३	लगानी, कर्जा तथा अन्यबाट आय	२	३२४,७७७,८३२	२२२,१०१,१७१
४	अन्य प्रत्यक्ष आय		२९७,५१५,९५३	१७२,३६८,२६२
५	आर्थिक बर्षको शुरुको भुक्तानी हुन बाँकी दावी वापत ब्यवस्था		५२३,६२८,७१०	५१४,०६३,०८७
६	आर्थिक बर्षको शुरुको असमाप्त जोखिम वापत ब्यवस्था		१,४१६,७७६,५०१	१,२५५,९८२,७६४
	<b>जम्मा आय (क)</b>		<b>८,६९५,४१८,७९८</b>	<b>५,४०२,६६९,४९७</b>
<b>व्यय</b>				
७	दावी भुक्तानी (खूद)	३	१,५४७,०६६,५०७	९५०,९९०,०५५
८	अभिकर्ता कमिशन		-	-
९	पुनर्बीमा कमिशन खर्च		२,०३६,२००,१९७	१,१९३,४०३,००४
१०	सेवा शुल्क (खूद)	४	५८,६४७,१३५	२९,१८६,२१५
११	अन्य प्रत्यक्ष खर्च		४९,८०१,७८६	४४,९७१,७३६
१२	व्यवस्थापन खर्च	५	७७,०१७,३७८	४८,०३०,२६७
१३	आर्थिक बर्षको अन्त्यमा भुक्तानी हुन बाँकी दावी वापत ब्यवस्था	६	७६६,३६४,९०४	५२३,६२८,७१०
१४	आर्थिक बर्षको अन्त्यमा असमाप्त जोखिम वापत ब्यवस्था			१,४५९,३१०,७२६
	<b>जम्मा व्यय (ख)</b>		<b>७,४६७,४५४,६४४</b>	<b>४,२४९,५२०,७१३</b>
१५	नाफा नोक्सान हिसाबमा सारेको बचत . (क) ( (ख)		१,२२७,९६४,१५४	१,१५३,१४८,७८५
<b>हाम्रो यसै साथ संलग्न आजको मितिको प्रतिवेदनको आधारमा</b>				
अनुसूची १ देखि ६ सम्म यसका अभिन्न अंग हुन् ।				

# नेपाल पुनर्बीमा कम्पनी लिमिटेड

आर्थिक वर्ष २०७५/७६ सालको अग्नी बीमाको आय व्यय हिसाब

रकम (रु)

क्र.सं.	विवरण	अनुसूची	यस वर्ष	गत वर्ष
<b>आय</b>				
१	बीमाशुल्क (खूद)	१	१,७८१,१७४,६४०	८३५,५१४,६०७
२	पुनर्बीमा कमिशन आय		४६,३६१,६८३	६४,४६८,६९१
३	लगानी, कर्जा तथा अन्यबाट आय	२	११०,४५१,४११	७२,४१४,४५३
४	अन्य प्रत्यक्ष आय		२४१,५९२,३९०	१२६,५५४,२०५
५	आर्थिक वर्षको शुरूको भुक्तानी हुन बाँकी दावी वापत ब्यवस्था		११३,०५७,५२४	९९,०७२,२१५
६	आर्थिक वर्षको शुरूको असमाप्त जोखिम वापत ब्यवस्था		४१७,७५७,३०४	३९५,१३४,८८०
	<b>जम्मा आय (क)</b>		<b>२,७१०,३९४,९५२</b>	<b>१,५९३,१५९,०५१</b>
<b>व्यय</b>				
७	दावी भुक्तानी (खूद)	३	२३६,८९५,०५४	१४२,९७१,५४८
८	अभिकर्ता कमिशन		-	-
९	पुनर्बीमा कमिशन खर्च		५९४,८६१,५९९	३१७,४९५,६४०
१०	सेवा शुल्क (खूद)	४	१७,८११,७४६	८,३५५,१४६
११	अन्य प्रत्यक्ष खर्च		१५,५४०,१५४	३२,०७६,८५४
१२	व्यवस्थापन खर्च	५	२१,३२४,२८३	१२,४६९,९९७
१३	आर्थिक वर्षको अन्त्यमा भुक्तानी हुन बाँकी दावी बापत व्यवस्था	६	३२१,६५३,७२१	११३,०५७,५२४
१४	आर्थिक वर्षको अन्त्यमा असमाप्त जोखिम बापत व्यवस्था		८९०,५८७,३२०	४१७,७५७,३०४
	<b>जम्मा व्यय (ख)</b>		<b>२,०९८,६७३,८७६</b>	<b>१,०४४,१८४,०१३</b>
१५	नाफा नोक्सान हिसाबमा सारेको बचत . (क) ( ख)		६११,७२१,०७६	५४८,९७५,०३८
हाम्रो यसै साथ संलग्न आजको मितिको प्रतिवेदनको आधारमा				
अनुसूची १ देखि ६ सम्म यसका अभिन्न अंग हुन् ।				



## नेपाल पुनर्बीमा कम्पनी लिमिटेड

आर्थिक बर्ष २०७५।७६ सालको मोटर बीमाको आय व्यय हिसाब

रकम (रु)

क्र.सं.	विवरण	अनुसूची	यस बर्ष	गत बर्ष
<b>आय</b>				
१	बीमाशुल्क (खूद)	१	२,५४५,४१५,४१४	१,५०९,२४१,७८२
२	पुनर्बीमा कमिशन आय		७१,९६९,८४२	५७,७८७,७६२
३	लगानी, कर्जा तथा अन्यबाट आय	२	१४०,४१५,१८५	१०९,४२६,६७६
४	अन्य प्रत्यक्ष आय		-	१७,२०७,५५३
५	आर्थिक बर्षको शुरुको भुक्तानी हुन बाँकी दावी वापत व्यवस्था		२२४,५२०,२९४	२७१,६५६,१८९
६	आर्थिक बर्षको शुरुको असमाप्त जोखिम वापत व्यवस्था		७५४,६२०,८९१	६७२,२४५,४०६
	<b>जम्मा आय (क)</b>		<b>३,७३६,९४५,६२५</b>	<b>२,६३७,५६५,३६८</b>
<b>व्यय</b>				
७	दावी भुक्तानी (खूद)	३	७७१,११५,९२०	५५४,७२७,५७०
८	अभिकर्ता कमिशन		-	-
९	पुनर्बीमा कमिशन खर्च		८८४,६७४,३४४	५४५,२३९,००३
१०	सेवा शुल्क (खूद)	४	२५,४५४,१५४	१५,०९२,४१८
११	अन्य प्रत्यक्ष खर्च		-	-
१२	व्यवस्थापन खर्च	५	३०,७६६,९९०	२०,७२९,५९४
१३	आर्थिक बर्षको अन्त्यमा भुक्तानी हुन बाँकी दावी वापत व्यवस्था	६	२८९,८१६,३५२	२२४,५२०,२९४
१४	आर्थिक बर्षको अन्त्यमा असमाप्त जोखिम वापत व्यवस्था		१,२७२,७०७,७०७	७५४,६२०,८९१
	<b>जम्मा व्यय (ख)</b>		<b>३,२७४,५३५,४६७</b>	<b>२,११४,९२९,७७०</b>
झछ	नाफा नोक्सान हिसाबमा सारेको बचत . (क) (ख)		४६२,४०६,१५८	५२२,६३५,५९८
<b>हाम्रो यसै साथ संलग्न आजको मितिको प्रतिवेदनको आधारमा</b>				
अनुसूची १ देखि ६ सम्म यसका अभिन्न अंग हुन् ।				

## नेपाल पुनर्बीमा कम्पनी लिमिटेड

### आर्थिक बर्ष २०७५।७६ सालको सामुद्रिक बीमाको आय व्यय हिसाब

रकम (रु)

क्र.सं.	विवरण	अनुसूची	यस बर्ष	गत बर्ष
<b>आय</b>				
१	बीमाशुल्क (खूद)	१	२६१,७५०,७५४	९०,२९७,८५०
२	पुनर्बीमा कमिशन आय		९,५७३,०८३	१९,९१६,७६३
३	लगानी, कर्जा तथा अन्यबाट आय	२	९,९३१,७४१	४,१५९,१०७
४	अन्य प्रत्यक्ष आय		-	-
५	आर्थिक बर्षको शुरूको भुक्तानी हुन बाँकी दावी वापत ब्यवस्था		२७,८३३,२७३	८,८४६,४६४
६	आर्थिक बर्षको शुरूको असमाप्त जोखिम वापत ब्यवस्था		२,६१४,७००	-
	<b>जम्मा आय (क)</b>		<b>३११,७०३,५५१</b>	<b>१२३,२२०,१८४</b>
<b>व्यय</b>				
७	दावी भुक्तानी (खूद)	३	८१,४४९,४८५	२२,२२४,००५
८	अभिकर्ता कमिशन		-	-
९	पुनर्बीमा कमिशन खर्च		८३,०५१,६३९	४३,२०८,९००
१०	सेवा शुल्क (खूद)	४	२,६१७,५०८	९०२,९७९
११	अन्य प्रत्यक्ष खर्च		-	-
१२	व्यवस्थापन खर्च	५	३,२२०,४७३	१,७५६,८५८
१३	आर्थिक बर्षको अन्त्यमा भुक्तानी हुन बाँकी दावी बापत ब्यवस्था	६	२६,८१७,८१०	२७,८३३,२७३
१४	आर्थिक बर्षको अन्त्यमा असमाप्त जोखिम बापत ब्यवस्था		१३०,८७५,३७७	४५,१४८,९२५
	<b>जम्मा व्यय (ख)</b>		<b>३२८,०३२,२९१</b>	<b>१४१,०७४,९३९</b>
१५	नाफा नोक्सान हिसाबमा सारेको बचत . (क) (ख)		(१६,३२८,७४०)	(१७,८५४,७५६)
<b>हाम्रो यसै साथ संलग्न आजको मितिको प्रतिवेदनको आधारमा</b>				
अनुसूची १ देखि ६ सम्म यसका अभिन्न अंग हुन् ।				

## नेपाल पुनर्बीमा कम्पनी लिमिटेड

आर्थिक बर्ष २०७५।७६ सालको इन्जिनियरीङ्ग बीमाको आय व्यय हिसाब

रकम (रु)

क्र.सं.	विवरण	अनुसूची	यस बर्ष	गत बर्ष
<b>आय</b>				
१	बीमाशुल्क (खूद)	१	५५८,३१६,०४३	२४६,००३,५८७
२	पुनर्बीमा कमिशन आय		११,७०३,५२३	७६,४९६,५४६
३	लगानी, कर्जा तथा अन्यबाट आय	२	२९,७६०,०२५	१७,८८९,८९४
४	अन्य प्रत्यक्ष आय		-	५,३९३,६४४
५	आर्थिक बर्षको शुरूको भुक्तानी हुन बाँकी दावी वापत ब्यवस्था		१११,६८८,७८३	८२,६४१,१८०
६	आर्थिक बर्षको शुरूको असमाप्त जोखिम वापत ब्यवस्था		१२३,००१,७९४	९०,३६५,०८३
	<b>जम्मा आय (क)</b>		<b>८३४,४७०,१६८</b>	<b>५१८,७८९,९३४</b>
<b>व्यय</b>				
७	दावी भुक्तानी (खूद)	३	२३९,१७४,२५६	१५१,३३७,०८०
८	अभिकर्ता कमिशन		-	-
९	पुनर्बीमा कमिशन खर्च		१५४,२१०,३०५	११३,४९४,२४६
१०	सेवा शुल्क (खूद)	४	५,५८३,१६०	२,४६०,०३६
११	अन्य प्रत्यक्ष खर्च		-	-
१२	व्यवस्थापन खर्च	५	६,८७३,५३४	५,७१६,९९०
१३	आर्थिक बर्षको अन्त्यमा भुक्तानी हुन बाँकी दावी बापत व्यवस्था	६	१००,१९०,२५२	१११,६८८,७८३
१४	आर्थिक बर्षको अन्त्यमा असमाप्त जोखिम बापत व्यवस्था		२७९,१५८,०२१	१२३,००१,७९४
	<b>जम्मा व्यय (ख)</b>		<b>७८५,१८९,५२९</b>	<b>५०७,६९८,९२८</b>
१५	नाफा नोक्सान हिसाबमा सारेको बचत . (क)-(ख)		४९,२८०,६३९	११,०९१,००६
<b>हाम्रो यसै साथ संलग्न आजको मितिको प्रतिवेदनको आधारमा</b>				
अनुसूची १ देखि ६ सम्म यसका अभिन्न अंग हुन् ।				

## नेपाल पुनर्बीमा कम्पनी लिमिटेड

आर्थिक बर्ष २०७५/७६ आषाढ मसान्त सम्मको बालि तथा पशु बीमाको आय व्यय हिसाब

रकम (रु)

क्र.सं.	विवरण	अनुसूची	यस बर्ष	गत बर्ष
<b>आय</b>				
१	बीमाशुल्क (खूद)	१	१४७,७०९,५३८	५१,८२१,८३८
२	पुनर्बीमा कमिशन आय		११०,४०३,६०८	७५,५२६,३११
३	लगानी, कर्जा तथा अन्यबाट आय	२	७,८११,७५७	१,९०५,२४२
४	अन्य प्रत्यक्ष आय		-	-
५	आर्थिक बर्षको शुरूको भुक्तानी हुन बाँकी दावी वापत ब्यवस्था		९,११२,६१९	५,१९८,२४०
६	आर्थिक बर्षको शुरूको असमाप्त जोखिम वापत ब्यवस्था		२५,९१०,९१९	१७,२५०,४८८
	<b>जम्मा आय (क)</b>		<b>३००,९४८,४४१</b>	<b>१५१,७०२,१२०</b>
<b>व्यय</b>				
७	दावी भुक्तानी (खूद)	३	५७,८२१,९१५	३३,९६१,७८२
८	अभिकर्ता कमिशन		-	-
९	पुनर्बीमा कमिशन खर्च		१२७,३४५,२६०	९१,२६८,६०४
१०	सेवा शुल्क (खूद)	४	१,४७७,०९५	५१८,२१८
११	अन्य प्रत्यक्ष खर्च		-	-
१२	व्यवस्थापन खर्च	५	७,८९५,४५८	४,२२४,४८४
१३	आर्थिक बर्षको अन्त्यमा भुक्तानी हुन बाँकी दावी बापत ब्यवस्था	६	७,७५१,१४९	९,११२,६१९
१४	आर्थिक बर्षको अन्त्यमा असमाप्त जोखिम बापत ब्यवस्था		७३,८५४,७६९	२५,९१०,९१९
	<b>जम्मा व्यय (ख)</b>		<b>२७६,१४५,६४७</b>	<b>१६४,९९६,६२८</b>
१५	नाफा नोक्सान हिसाबमा सारेको बचत . (क) - (ख)		२४,८०२,७९४	(१३,२९४,५०८)
<b>हाम्रो यसै साथ संलग्न आजको मितिको प्रतिवेदनको आधारमा</b>				
अनुसूची १ देखि ६ सम्म यसका अभिन्न अंग हुन् ।				

# नेपाल पुनर्बीमा कम्पनी लिमिटेड

आर्थिक बर्ष २०७५।७६ सालको विविध बीमाको आय व्यय हिसाब

रकम (रु)

क्र.सं.	विवरण	अनुसूची	यस बर्ष	गत बर्ष
<b>आय</b>				
१	बीमाशुल्क (खूद)	१	५६९,३०४,१२३	१८५,७४१,७८६
२	पुनर्बीमा कमिशन आय		१७,९९४,५८९	२५,३३६,६८९
३	लगानी, कर्जा तथा अन्यबाट आय	२	२६,४०७,७१४	१६,३०५,७९९
४	अन्य प्रत्यक्ष आय		५५,९२३,५६३	२३,२१२,८५९
५	आर्थिक बर्षको शुरुको भुक्तानी हुन बाँकी दावी वापत ब्यवस्था		३७,४१६,२१७	४६,६४८,७९९
६	आर्थिक बर्षको शुरुको असमाप्त जोखिम वापत ब्यवस्था		९२,८७०,८९३	८०,९८६,९०८
	<b>जम्मा आय (क)</b>		<b>७९९,९१७,०९८</b>	<b>३७८,२३२,८४०</b>
<b>व्यय</b>				
७	दावी भुक्तानी (खूद)	३	१६०,६०९,८७९	४५,७६८,०६९
८	अभिकर्ता कमिशन		-	-
९	पुनर्बीमा कमिशन खर्च		१९१,९८४,०४२	८२,६९६,६११
१०	सेवा शुल्क (खूद)	४	५,६९३,०४१	१,८५७,४१८
११	अन्य प्रत्यक्ष खर्च		३४,२६१,६३२	१२,८९४,८८२
१२	व्यवस्थापन खर्च	५	६,९२४,८७०	३,१३२,३४४
१३	आर्थिक बर्षको अन्त्यमा भुक्तानी हुन बाँकी दावी बापत ब्यवस्था	६	२०,१३५,६१९	३७,४१६,२१७
१४	आर्थिक बर्षको अन्त्यमा असमाप्त जोखिम बापत ब्यवस्था		२८४,६५२,०६२	९२,८७०,८९३
	<b>जम्मा व्यय (ख)</b>		<b>७०४,२६१,१४५</b>	<b>२७६,६३६,४३४</b>
१५	नाफा नोक्सान हिसाबमा सारेको बचत . (क) - (ख)		९५,६५५,९५३	१०१,५९६,४०६
<b>हाम्रो यसै साथ संलग्न आजको मितिको प्रतिवेदनको आधारमा</b>				
अनुसूची १ देखि ६ सम्म यसका अभिन्न अंग हुन् ।				

## नेपाल पुनर्बीमा कम्पनी लिमिटेड

आर्थिक बर्ष दण्डछरट आषाढ मसान्त सम्मको हवाई बीमाको आय व्यय हिसाब

रकम (रु)

क्र.सं.	विवरण	अनुसूची	यस बर्ष	गत बर्ष
<b>आय</b>				
१	बीमाशुल्क (खूद)	१	१,०४२,९६३	-
२	पुनर्बीमा कमिशन आय		-	-
३	लगानी, कर्जा तथा अन्यबाट आय	२	-	-
४	अन्य प्रत्यक्ष आय		-	-
५	आर्थिक बर्षको शुरुको भुक्तानी हुन बाँकी दावी वापत ब्यवस्था		-	-
६	आर्थिक बर्षको शुरुको असमाप्त जोखिम वापत ब्यवस्था		-	-
	<b>जम्मा आय (क)</b>		<b>१,०४२,९६३</b>	<b>-</b>
<b>व्यय</b>				
७	दावी भुक्तानी (खूद)	३	-	-
८	अभिकर्ता कमिशन		-	-
९	पुनर्बीमा कमिशन खर्च		७३,००८	-
१०	सेवा शुल्क (खूद)	४	१०,४३०	-
११	अन्य प्रत्यक्ष खर्च		-	-
१२	व्यवस्थापन खर्च	५	११,७६९	-
१३	आर्थिक बर्षको अन्त्यमा भुक्तानी हुन बाँकी दावी बापत ब्यवस्था	६	-	-
१४	आर्थिक बर्षको अन्त्यमा असमाप्त जोखिम बापत ब्यवस्था		५२१,४८२	-
	<b>जम्मा व्यय (ख)</b>		<b>६१६,६८८</b>	<b>-</b>
१५	नाफा नोक्सान हिसाबमा सारेको बचत . (क) - (ख)		४२६,२७५	-
हाम्रो यसै साथ संलग्न आजको मितिको प्रतिवेदनको आधारमा				
अनुसूची १ देखि ६ सम्म यसका अभिन्न अंग हुन् ।				

# नेपाल पुनर्बीमा कम्पनी लिमिटेड

आ. व. २०७५।७६

वित्तीय विवरणको अभिन्न अंगको रूपमा रहने अनुसूचीहरू

(क बीमाशुल्क (खूद)

अनुसूची-१

रकम (रु)

क्र.सं.	बीमाको किसिम	कूल बीमाशुल्क		पुनर्बीमा शुल्क मुक्तानी (Ceded)		रकम (रु)	
		यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
१	अग्नि बीमा शुल्क	१,८८९,७०५,७९२	९९४,२५८,४१२	१०८,५३१,१५३	१५८,७४३,८०५	१,७८१,१७४,६४०	८३५,५१४,६०७
२	मोटर बीमा शुल्क	२,७२६,४९५,३८७	१,६५२,८१३,०२८	१८१,०७९,९७३	१४३,५७१,२४६	२,५४५,४१५,४१४	१,५०९,२४१,७८२
३	हवाई बीमा शुल्क	१,०४२,९६३	-	-	-	१,०४२,९६३	-
४	सामुद्रिक बीमा शुल्क	२८५,३९०,४०८	१४०,०७७,८७१	२३,६३९,६५५	४९,७८०,०२१	२६१,७५०,७५४	९०,२९७,८५०
५	इन्जिनियरिङ्ग बीमा शुल्क	६०९,११५,८०७	४५५,८२७,३३२	५०,७९९,७६४	२०९,८२३,७४५	५५८,३१६,०४३	२४६,००३,५८७
६	विबिध बीमा शुल्क	६१३,६६५,०४१	२४९,७४८,२१२	४४,३६०,९१८	६४,००६,४२५	५६९,३०४,१२३	१८५,७४१,७८६
७	पशुपंछी तथा बाली बीमा	६९९,६७६,१९४	३३६,८२६,७८४	५५१,९६६,६५६	२८५,००४,९४५	१४७,७०९,५३८	५१,८२१,८३८
जम्मा:		६,८२५,०९१,५९३	३,८२९,५५१,६३८	९६०,३७८,११९	९१०,९३०,१८७	५,८६४,१६३,४०४	२,९१८,६२१,४५२
(ख) कूल बीमाशुल्क							
बीमाको किसिम		प्रत्यक्ष बीमाशुल्क		प्राप्त पुनर्बीमा शुल्क (Accepted)		कूल बीमाशुल्क	
		यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष	यस वर्ष	यस वर्ष
१	अग्नि बीमा शुल्क	-	-	१,८८९,७०५,७९२	९९४,२५८,४१२	१,८८९,७०५,७९२	९९४,२५८,४१२
२	मोटर बीमा शुल्क	-	-	२,७२६,४९५,३८७	१,६५२,८१३,०२८	२,७२६,४९५,३८७	१,६५२,८१३,०२८
३	हवाई बीमा शुल्क	-	-	१,०४२,९६३	-	१,०४२,९६३	-
४	सामुद्रिक बीमा शुल्क	-	-	२८५,३९०,४०८	१४०,०७७,८७१	२८५,३९०,४०८	१४०,०७७,८७१
५	इन्जिनियरिङ्ग बीमा शुल्क	-	-	६०९,११५,८०७	४५५,८२७,३३२	६०९,११५,८०७	४५५,८२७,३३२
६	विबिध बीमा शुल्क	-	-	६१३,६६५,०४१	२४९,७४८,२१२	६१३,६६५,०४१	२४९,७४८,२१२
७	पशुपंछी तथा बाली बीमा	-	-	६९९,६७६,१९४	३३६,८२६,७८४	६९९,६७६,१९४	३३६,८२६,७८४
जम्मा		-	-	६,८२५,०९१,५९३	३,८२९,५५१,६३८	६,८२५,०९१,५९३	३,८२९,५५१,६३८



# नेपाल पुनर्बीमा कम्पनी लिमिटेड

आ. व. २०७५/७६

वित्तीय विवरणको अभिन्न अंगको रूपमा रहने अनुसूचीहरू

अनुसूची-२

लगानी, कर्जा तथा अन्यबाट आय

रकम (रु)

क्र.सं.	विवरण	यस बर्ष	गत बर्ष
१	सरकारी र सरकारको जमानत प्राप्त सेक्युरिटीबाट आय	८,९७०,०००	८,९७०,०००
२	वाणिज्य बैंकको मुद्दती निक्षेपबाट आय	९४५,७३२,१४८	७१८,४९५,७७२
३	विकास बैंकको मुद्दती निक्षेपबाट आय	२४,३६१,२३०	१७,२९६
४	नागरिक लगानी योजनाबाट आय		
५	वित्तीय संस्थाको मुद्दती निक्षेपबाट आय		
६	पब्लिक कम्पनीको साधारण शेयरबाट लाभांश	१,४१०,७७९	८४२,७६०
७	अग्राधिकार शेयरबाट लाभांश		
८	बैंक तथा वित्तीय संस्थाको डिभेन्चरबाट आय	४५,८७०,०१५	१६,९८५,०००
९	अन्य: टिकट बिक्री बाट आय		
९.१	शेयर निस्काशन आम्दानी		
९.२	विविध आम्दानी	६,८२६,५६८	५१६,८९०
१०	कर्जाबाट आय		
११	अन्य निक्षेपबाट (मुद्दती बाहेक) आय		
१२	लगानी बिक्रीमा नाफा		
	न्यून: लगानी बिक्रीमा नोक्सान		
१३	लगानी (खरीद) मा नाफा		
	न्यून: लगानी (खरीद) मा नोक्सान		
१४	स्थिर सम्पत्ती बिक्रीबाट नाफा		४१०,१७०
	न्यून: स्थिर सम्पत्ती बिक्रीबाट नोक्सान		(२६३,५५०)
१५	खाता अपलेखन		
१६	अघिल्ला वर्षसँग सम्बन्धित आय		
१७	अन्य आय	-	-
<b>जम्मा</b>		<b>१,०३३,१७०,७४०</b>	<b>७४५,९७४,२५८</b>
<b>लगानी, कर्जा तथा अन्यबाट आयको बाँडफाँड</b>			
१	नाफा नोक्सान हिसाबमा सारेको	७०८,३९२,९०८	५२३,८७३,०८८
२	अग्नी बीमाको आय व्यय हिसाबमा सारेको	११०,४५१,४११	७२,४१४,४५३
३	मोटर बीमाको आय व्यय हिसाबमा सारेको	१४०,४१५,१८५	१०९,४२६,६७६
४	हवाई बीमाको आय व्यय हिसाबमा सारेको	-	-
५	सामुद्रिक बीमाको आय व्यय हिसाबमा सारेको	९,९३१,७४१	४,१५९,१०७
६	इन्जिनियरीङ्ग बीमाको आय व्यय हिसाबमा सारेको	२९,७६०,०२५	१७,८८९,८९४
७	विविध बीमाको आय व्यय हिसाबमा सारेको	२६,४०७,७१४	१६,३०५,७९९
८	बालि तथा पशु बीमाको आय व्यय हिसाबमा सारेको	७,८११,७५७	१,९०५,२४२
<b>जम्मा</b>		<b>१,०३३,१७०,७४०</b>	<b>७४५,९७४,२५८</b>



# नेपाल पुनर्बीमा कम्पनी लिमिटेड

आ. व. २०७५।७६

वित्तीय विवरणको अभिन्न अंगको रूपमा रहने अनुसूचीहरू

अनुसूची-३

रकम (रु)

दावी भुक्तानी

क्र.सं.	बीमाको किसिम	चालु आव.मा परेको दावी भुक्तानी	गत वर्ष	एक आव.अघि परेको दावी भुक्तानी	गत वर्ष	दुई आव.अघि परेको दावी भुक्तानी	गत वर्ष	तीन आव.अघि परेको दावी भुक्तानी	गत वर्ष	चार आव.वा सो भन्दा अघि परेको दावी भुक्तानी	गत वर्ष	कूल दावी भुक्तानी	यस वर्ष	गत वर्ष	कूल दावी भुक्तानीमा पुनर्बीमकको हिस्सा	यस वर्ष	गत वर्ष	कूल दावी भुक्तानी (खुद)	यस वर्ष	गत वर्ष
१	अग्नि दाबी	४०४,०५०,२६५	२३१,६६८,८८९									४०४,०५०,२६५	४०४,०५०,२६५	२३१,६६८,८८९	१६७,१५५,२११	६८,६९७,३४१	२३६,८६५,०५४	१४२,४७१,५४८		
२	मोटर दाबी	८३०,०१७,५२९	६३३,४२८,९८०									८३०,०१७,५२९	८३३,४२८,९८०	६३३,४२८,९८०	५८,९०१,६०९	७८,७०१,४१०	७७१,११५,९२०	५५४,७२७,५७०		
३	हवाई दाबी	-	-									-	-	-	-	-	-	-	-	
४	सामुद्रिक दाबी	९०,९९५,७७२	३२,६४३,८५५									९०,९९५,७७२	३२,६४३,८५५	३२,६४३,८५५	९,५४६,२८७	१०,४१९,८५०	८१,४४९,४८५	२२,२२४,००५		
५	इन्जिनियरिङ्ग दाबी	३३०,७६२,९३२	१९३,२८७,३६८									३३०,७६२,९३२	१९३,२८७,३६८	१९३,२८७,३६८	९१,५८८,६७६	४१,९५०,२८८	२३९,१७४,२५६	१५१,३३७,०८०		
६	विबिध दाबी	१७२,४६६,६८४	६३,३६०,४८७									१७२,४६६,६८४	६३,३६०,४८७	६३,३६०,४८७	११,८५६,८०६	१७,५९२,४१९	१६०,६०९,८७९	४५,७६८,०६९		
७	पशुपंक्षी तथा बाली दाबी	३५५,३७८,५७३	२२६,४११,८८३									३५५,३७८,५७३	२२६,४११,८८३	२२६,४११,८८३	२९७,५५६,६५८	१९२,४५०,१०१	५७,८२१,९१५	३३,९६१,७८२		
जम्मा		२,१८३,६७१,७५४	१,३८०,८०१,४६३									२,१८३,६७१,७५४	१,३८०,८०१,४६३	१,३८०,८०१,४६३	६३६,६०५,२७७	४२९,८११,४०८	१,५४७,०६६,५०७	९५०,९९०,०५५		



# नेपाल पुनर्बीमा कम्पनी लिमिटेड

आ. व. २०७५/७६

वित्तीय विवरणको अभिन्न अंगको रूपमा रहने अनुसूचीहरू  
अनुसूची-४

सेवा शुल्क (खूद)

रकम (रु)

क्र.सं.	बीमाको किसिम	कूल सेवा शुल्क		कूल सेवा शुल्कमा पुनर्बीमकको हिस्सा		सेवा शुल्क (खूद)	
		यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
१	अग्नि बीमा शुल्क	१८,८९७,०५८	९,९४२,५८४	१,०८५,३१२	१,५८७,४३८	१७,८११,७४६	८,३५५,१४६
२	मोटर बीमा शुल्क	२७,२६४,९५४	१६,५२८,१३०	१,८१०,८००	१,४३५,७१२	२५,४५४,१५४	१५,०९२,४१८
३	हवाई बीमा शुल्क	१०,४३०	-	-	-	१०,४३०	-
४	सामुद्रिक बीमा शुल्क	२,८५३,९०४	१,४००,७७९	२३६,३९७	४९७,८००	२,६१७,५०८	९०२,९७९
५	इन्जीनियरिङ्ग बीमा शुल्क	६,०९१,१५८	४,५५८,२७३	५०७,९९८	२,०९८,२३७	५,५८३,१६०	२,४६०,०३६
६	विबिध बीमा शुल्क	६,१३६,६५०	२,४९७,४८२	४४३,६०९	६४०,०६४	५,६९३,०४१	१,८५७,४१८
७	पशुपंछी तथा बाली बीमा	६,९९६,७६२	३,३६८,२६८	५,५१९,६६७	२,८५०,०४९	१,४७७,०९५	५१८,२१८
जम्मा		६८,२५०,९१५।९३	३८,२९५,५१६	९,६०३,७८१	९,१०९,३०२	५८,६४७,१३५	२९,१८६,२१५

# नेपाल पुनर्बीमा कम्पनी लिमिटेड

आ. व. २०७५/७६

वित्तीय विवरणको अभिन्न अंगको रूपमा रहने अनुसूचीहरू  
अनुसूची-५

## व्यवस्थापन खर्च

क्र.सं.	विवरण	यस बर्ष	गत बर्ष
१	कर्मचारी खर्च (अनुसूची ५.१ बमोजिम)	३५,६४०,२५८	२९,७०८,९०३
२	घर भाडा	५,७०८,०२६	३,९८७,७५५
३	बिजुली तथा पानी	४५२,८२५	३००,२७०
४	मर्मत तथा सम्भार		-
	(क) भवन	२६,९७९	२४,९९९
	(ख) सवारी साधन	६९७,६९४	९८८,६२६
	(ग) कार्यालय उपकरण	३२,०३६	९५९,८३९
	(घ) अन्य	३७२,७६५	९९,९७५
५	संचार	६७५,२९६	३५८,५७५
६	छपाई तथा मसलन्द	९३७,५८०	३९३,८०८
७	खर्च हुने कार्यालय सामान	९९,८९४	२४६,९०९
८	परिवहन	९,३९४,२९८	७००,०६९
९	भ्रमण खर्च (भत्ता समेत)		-
	(क) आन्तरिक	९,४८६,७०६	९७६,४३२
	(ख) वैदेशिक	२४४,३६९	४,६६९,५२२
१०	अभिकर्ता तालिम		-
११	अभिकर्ता अन्य		-
१२	बीमाशुल्क	२७५,४५७	९९५,०८४
१३	सुरक्षा खर्च	-	-
१४	कानूनी तथा परामर्श शुल्क	६,७०४,५८०	९,७७८,३३८
१५	पत्र पत्रिका तथा पुस्तक	९९३,४९०	२८७,२०६
१६	विज्ञापन तथा प्रचार प्रसार	८२७,५३३	९०२,७९६
१७	व्यापार प्रवर्द्धन	३,७३९,९३६	२,८४९,६०८
१८	अतिथी सत्कार	७५४,९५९	९,००९,८८८
१९	चन्दा तथा उपहार	५,७४८,५६६	२,५८९,५८८
२०	संचालक समिति सम्बन्धी खर्च		-
	(क) बैठक भत्ता	९९४,८४६	८७४,९३८
	(ख) अन्य	३२२,६२३	९९८,५०३
२१	अन्य समिति/उप-समिति सम्बन्धी खर्च		-
	(क) बैठक भत्ता	९,९२७,६७४	९,९८२,४५०
	(ख) अन्य	२०७,४४२	२७३,६५९
२२	साधारण सभा सम्बन्धी खर्च	८२९,७७२	९,३६९,२३८
२३	लेखा परीक्षण सम्बन्धी खर्च		-
	(क) लेखा परीक्षण शुल्क	४७७,३३५	३५८,९९२
	(ख) कर लेखा परीक्षण शुल्क	९३२,५९३	९२७,८९७

	(ग) विस्तृत लेखा परीक्षण प्रतिवेदन शुल्क	२६,५१९	२५,५७९
	(घ) अन्य शुल्क	१३,९१२	४३,८९९
	(ङ) आन्तरिक लेखा परीक्षण खर्च	३१८,२२३	२२९,४४५
	(च) अन्य खर्च	३९,५२९	३२,६३३
२४	ब्याज	२,१३३,१६८	-
२५	बैंक चार्ज	२२९,६५६	१७५,१९८
२६	शुल्क तथा दस्तूर	४,८६७,७१५	१७१,११५
२७	हास कट्टी	५,७५०,७६७	४,४२६,२०५
२८	कुरियर	-	-
२९	अन्य	५२४,१३१	१९१,४९१
२९।१	विविध खर्च	-	-
२९।२	सटही घटबढ खर्च	-	-
२९।३	वार्षिक उत्सव खर्च	१,७३५,४८३	१,२५३,६२६
बाँडफाँडको लागि जम्मा		८५,५७४,८६४	५३,३६६,९६३
क्र.सं.	विवरण	यस बर्ष	गत बर्ष
१	नाफा नोक्सान हिसाबमा सारेको	८,५५७,४८६	५,३३६,६९६
२	अग्नी बीमाको आय व्यय हिसाबमा सारेको	२१,३२४,२८३	१२,४६९,९९७
३	सामुद्रिक बीमाको आय व्यय हिसाबमा सारेको	३,२२०,४७३	१,७५६,८५८
४	हवाई बीमाको आय व्यय हिसाबमा सारेको	११,७६९	-
५	मोटर बीमाको आय व्यय हिसाबमा सारेको	३०,७६६,९९०	२०,७२९,५९४
६	विविध बीमाको आय व्यय हिसाबमा सारेको	६,९२४,८७०	३,१३२,३४४
७	इन्जिनियरीङ्ग बीमाको आय व्यय हिसाबमा सारेको	६,८७३,५३४	५,७१६,९९०
८	बालि तथा पशु बीमाको आय व्यय हिसाबमा सारेको	७,८९५,४५८	४,२२४,४८४
जम्मा		८५,५७४,८६४	५३,३६६,९६३

#### अनुसूची ५.१

#### कर्मचारी खर्च

क्र.सं.	विवरण	यस बर्ष	गत बर्ष
१	तलब	१३,२७९,९२०	११,०३४,८७४
२	भत्ता	७,४६२,०२२	३,६५६,०२०
३	दशै खर्च	१,०९३,८४८	८९४,०६७
४	सञ्चयकोषमा थप	१,२७०,५९१	१,०२५,६०१
५	तालिम खर्च	१,०४५,५३२	१,१५८,७२५
६	पोशाक	७०२,१२१	६०७,७०१
७	औषधोपचार	-	-
८	बीमा	२,१२४,३७६	२,४५३,५३७
९	पेन्सन तथा उपदान व्यवस्था	४,०२३,६४५	-
१०	विदा बापतको खर्च तथा व्यवस्था	३,०८२,४१७	७९,०५८
११	अन्य सूविधा वापत खर्च तथा व्यवस्था (पुरस्कार)	-	-
१२	अन्य (ज्याला)	१७०,४९८	१३१,२९३
१३	अन्य	१,३८५,२८७	६६७,२२८
जम्मा		३५,६४०,२५८	२१,७०८,१०३

# नेपाल पुनर्बीमा कम्पनी लिमिटेड

आ. व. २०७५/७६

वित्तीय विवरणको अभिन्न अंगको रूपमा रहने अनुसूचीहरू

अनुसूची -६

आर्थिक वर्षको अन्त्यमा भुक्तानी हुन बाँकी दावी बापत व्यवस्था

क्र.सं.	बीमाको किसिम	चालु आ.व.मा परेको भुक्तानी हुन बाँकी दावी	एक आ.व.अघि परेको भुक्तानी हुन बाँकी दावी	दुई आ.व.अघि परेको भुक्तानी हुन बाँकी दावी	तीन आ.व. वा सो भन्दा अघि परेको भुक्तानी हुन बाँकी दावी	सृजना भएको तर जानकारीमा नआएको दावी	भुक्तानी हुन बाँकी जम्मा दावी	भुक्तानी हुन बाँकी जम्मा दाबीमा पुनर्बीमकको हिस्सा	भुक्तानी हुन बाँकी दावी बापत व्यवस्था सम्बन्धित बीमाको आय व्यय हिसाबमा सारिएको
						(अनुमानित)			
१	अग्नी	७२३,९५८,१२४					७२३,९५८,१२४	४४४,२५९,२३६	३२१,६५३,७२१
२	सामुद्रिक	४०,९११,९९१					४०,९११,९९१	१७,५९२,१५६	२६,८१७,८१०
३	हवाई	-					-	-	-
४	मोटर	३५४,९१६,३०४					३५४,९१६,३०४	१०२,९०२,०८४	२८९,८१६,३५२
५	विविध	२८,८६५,७६७					२८,८६५,७६७	११,३५६,५३३	२०,१३५,६१९
६	इन्जिनियरीङ्ग	१३४,६५१,६२४					१३४,६५१,६२४	४७,५२९,६६६	१००,१९०,२५२
७	पशुपंछी तथा बाली	४४,९३४,१९७					४४,९३४,१९७	३८,१९४,०६७	७,७५१,१४९
जम्मा		१,३२८,२३८,००७	-	-	-	-	१,३२८,२३८,००७	६६१,८३३,७४३	७६६,३६४,९०४

# नेपाल पुनर्बीमा कम्पनी लिमिटेड

आ. व. २०७५/७६

वित्तीय विवरणको अभिन्न अंगको रूपमा रहने अनुसूचीहरू

अनुसूची-७

आयव्यय हिसाबहरूबाट नाफा नोक्सान हिसाबमा सारेको रकम

रकम (रु)

क्र.सं.	विवरण	यस बर्ष	गत बर्ष
१	अग्नी बीमाको आय व्यय हिसाबबाट सारेको	६११,७२१,०७६	५४८,९७५,०३८
२	सामुद्रिक बीमाको आय व्यय हिसाबबाट सारेको	(१६,३२८,७४०)	(१७,८५४,७५६)
३	हवाई बीमाको आय व्यय हिसाबमा सारेको	४२६,२७५	-
४	मोटर बीमाको आय व्यय हिसाबबाट सारेको	४६२,४०६,१५८	५२२,६३५,५९८
५	इन्जिनियरीङ्ग बीमाको आय व्यय हिसाबबाट सारेको	४९,२८०,६३९	११,०९१,००६
६	विविध बीमाको आय व्यय हिसाबबाट सारेको	९५,६५५,९५३	१०१,५९६,४०६
७	पशुपंछी तथा बाली बीमाको आय व्यय हिसाबबाट सारेको	२४,८०२,७९४	(१३,२९४,५०८)
जम्मा		१,२२७,९६४,१५४	१,१५३,१४८,७८५

अनुसूची-८

व्यवस्था फिर्ता

रकम (रु)

क्र.सं.	विवरण	यस बर्ष	गत बर्ष
१	लगानीमा नोक्सानको लागि व्यवस्था फिर्ता	२२,७१३,४५३	-
२	कर्जामा नोक्सानको लागि व्यवस्था फिर्ता		
३	शंकास्पद आसामी व्यवस्था फिर्ता		
४	अन्य व्यवस्था फिर्ता		
जम्मा		२२,७१३,४५३	-

अनुसूची-९

अपलेखन खर्चहरू

रकम (रु)

क्र.सं.	विवरण	यस बर्ष	गत बर्ष
१	प्रारम्भिक खर्चहरू		
२	पूर्व संचालन खर्चहरू	-	३०२,६००
३	पर सारिएका खर्चहरू		
४	अपलेखन गरिएको लगानी		
५	अपलेखन गरिएको कर्जा		
६	अपलेखन गरिएको आसामी		
७	अन्य अपलेखन		
जम्मा		-	३०२,६००



# नेपाल पुनर्बीमा कम्पनी लिमिटेड

आ. व. २०७५।७६  
वित्तीय विवरणको अभिन्न अंगको रूपमा रहने अनुसूचीहरू

## अनुसूची ९क

शेयर सम्बन्धी खर्च

क्र.सं.	विवरण	यस वर्ष	गत वर्ष
१	शेयर निष्कासन खर्च	-	-
२	शेयर रजिष्ट्रेसन खर्च	-	-
३	शेयर सूचिकरण खर्च	-	-
४	लाभांश वितरण खर्च	-	-
५	शेयर सम्बन्धी अन्य खर्च	४,१८०,०००	-
जम्मा		४,१८०,०००	-

## अनुसूची-१०

अन्य खर्च तथा बीमा सेवा शुल्क

क्र.सं.	विवरण	यस वर्ष	गत वर्ष
१	दण्ड जरिवाना	-	-
२	विलम्ब शुल्क जरिवाना	-	-
३	ट्रडी एचभषफ भ्दउभलकभ	८१४,४७५,६८१	२९८,५७७,९४२
४	सेवा शुल्क (स्वदेशी कम्पनीलाई तिरेको)	६२,११०,०७१	३६,१५२,८५०
५	ब्रोकरेज तथा अन्य कर	४७,२०१,८१३	१३,१६३,६६५
६	अन्य दावी	-	३४१,५३६
७	अन्य कमिशन	६,५७७,२९९	५५९,१७३
८	पोर्टफोलियो विथडर्ल	७,९६०,७००	४१,०४९,५६१
९	बिमा शुल्क	२,७८९,४७८	-
जम्मा		९४१,११५,०४२	३८९,८४४,७२८

## अनुसूची-११

नोक्सानीको लागि व्यवस्था

क्र.सं.	विवरण	यस वर्ष	गत वर्ष
१.	लगानीमा नोक्सानीको लागि व्यवस्था	२५,०४०,५२४	१४,६८४,२१७
२.	कर्जामा नोक्सानीको लागि व्यवस्था	-	-
३.	शंकास्पद आसामी व्यवस्था	-	-
४	अन्य व्यवस्था (बैंक हिसाब नमिलेको रकम)	-	-
जम्मा		२५,०४०,५२४	१४,६८४,२१७

अनुसूची- १२

बीमा कोष

क्र.सं.	बीमाको किसिम	वर्षको शुरुमा बीमा कोष		नाफा नोक्सान हिसाबबाट सारेको		वर्षको अन्त्यमा बीमा कोष	
		यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
१	अग्नी	५२८,३२७,५८०	३२९,१००,८५४	१३१,९९४,३००   ४१	१९९,२२६,७२६	६६०,३२१,८८०	५२८,३२७,५८०
२	सामुद्रिक	-	-	-	-	-	-
३	हवाई	-	-	९१,९७९   ५७	-	९१,९८०	-
४	मोटर	४७९,२७५,२१६	२८९,६०७,२५०	९९,७७५,८२८   ७७	१८९,६६७,९६६	५७९,०५१,०४५	४७९,२७५,२१६
५	इन्जिनियरीङ्ग	१२,७७६,१५१	८,७५१,१५१	५,३५१,८३०   ३२	४,०२५,०००	१८,१२७,९८२	१२,७७६,१५१
६	विविध	९३,०२९,६८९	५६,१५९,६७१	२०,६४०,१९२   २७	३६,८७०,०१७	११३,६६९,८८१	९३,०२९,६८९
७	पशुपंछी तथा बाली	२३२,३४३	२३२,३४३	९९,७७५,८२८   ७७	-	१००,००८,१७२	२३२,३४३
जम्मा:		१,११३,६४०,९८०	६८३,८५१,२६९	३५७,६२९,९६०	४२९,७८९,७१०	१,४७१,२७०,९४०	१,११३,६४०,९८०



# नेपाल पुनर्बीमा कम्पनी लिमिटेड

आ. व. २०७५।७६

वित्तीय विवरणको अभिन्न अंगको रूपमा रहने अनुसूचीहरू  
अनुसूची-१३

(क) शेयर पूँजी

रकम (रु)

क्र.सं	विवरण	यस बर्ष	गत बर्ष
१.	अधिकृत पूँजी		
	क) रु.१००। दरको १५०,०००,००० थान इक्यूटी शेयर	१५,०००,०००,०००	१५,०००,०००,०००
	ख) रु..... दरको ...थान अपरिवर्तनीय अग्राधिकार शेयर		
	ग) रु..... दरको ..... थान परिवर्तनीय अग्राधिकार शेयर		
२.	जारी पूँजी		
	क) रु.१००। दरको १००,०००,००० थान इक्यूटी शेयर	१०,०००,०००,०००	१०,०००,०००,०००
	ख) रु..... दरको ...थान अपरिवर्तनीय अग्राधिकार शेयर		
	ग) रु..... दरको ..... थान परिवर्तनीय अग्राधिकार शेयर		
३.	चुक्ता पूँजी		
	क) रु.१००। दरको ५०,०००,००० थान इक्यूटी शेयर	५,०००,०००,०००	५,०००,०००,०००
	न्यून भुक्तानी प्राप्त हुन बाँकी रु... दरको ...थान इक्यूटी शेयर		
	ख) रु..... दरको ...थान अपरिवर्तनीय अग्राधिकार शेयर		
	ग) रु..... दरको ..... थान परिवर्तनीय अग्राधिकार शेयर		
	घ) बोनस शेयरबाट आएको फ्याक्सन शेयर		
४.	संस्थापक शेयरका लागि अग्रिम भुक्तानी	३,४००,०००,०००	२,९७७,५००,०००
जम्मा		८,४००,०००,०००	७,९७७,५००,०००

(ख) शेयर स्वामित्वको संरचना

शेयरधनी		यस बर्ष		गत बर्ष	
		साधारण शेयर संख्या	स्वामित्वको	साधारण शेयर संख्या	स्वामित्वको
संस्थापक	नेपाली सँगठित संस्थाहरू				
	नेपाली सँगठित संस्थाहरू	५०,०००,०००	१००%	५०,०००,०००	१००%
	नेपाली नागरिक	-	०%	-	०%
	विदेशी	-	०%	-	०%
	जम्मा	५०,०००,०००	१००%	५०,०००,०००	१००%
सर्व साधारण		-	-	-	-
अन्य		-	-	-	-
कूल		५०,०००,०००	१००%	५०,०००,०००	१००%

(ग) एक प्रतिशत वा बढी शेयर स्वामित्व भएका शेयरधनीहरूको विवरण

क्र.सं.	विवरण	यस बर्ष	गत बर्ष		
		स्वामित्वको	रकम (रु)	स्वामित्वको	रकम (रु)
१	नेपाल सरकार	४४	४,४०३,९०५,१००	४४	२,१७७,५००,०००
२	राष्ट्रिय बीमा कम्पनी लिमिटेड	३	२७६,९५४,९००	४	१९३,२५२,२००
३	नेको इन्स्योरेन्स कम्पनी लिमिटेड	२	१६१,८१६,८००	२	११२,९११,७००
४	प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेड	२	१६१,८१६,८००	२	११२,९११,७००
५	युनाईटेड इन्स्योरेन्स कम्पनी लिमिटेड	२	१६१,८१६,८००	२	११२,९११,७००
६	प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेड	२	१६१,८१६,८००	२	११२,९११,७००
७	लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड	२	१६१,८१६,८००	२	११२,९११,७००
८	नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड	२	१६१,८१६,८००	२	११२,९११,७००
९	हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड	२	१६१,८१६,८००	२	११२,९११,७००
१०	शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड	२	१६१,८१६,८००	२	११२,९११,७००
११	प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेड	२	१६१,८१६,८००	२	११२,९११,७००
१२	एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड	१	१११,४१४,१००	२	७७,७४२,०००
१३	एन.बि.इन्स्योरेन्स कम्पनी लिमिटेड	२	१६१,८१६,८००	२	११२,९११,७००
१४	दि ओरियण्टल इन्स्योरेन्स कम्पनी लिमिटेड	१	११२,९११,७००	२	११२,९११,७००
१५	सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेड	२	१६१,८१६,८००	२	११२,९११,७००
१६	एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेड	२	१६१,८१६,८००	२	११२,९११,७००
१७	नेशनल इन्स्योरेन्स कम्पनी लिमिटेड	२	१६१,८१६,८००	१	६७,७४२,०००
१८	सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेड	१	१२०,९४५,२००	२	११२,९११,७००
१९	सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड			१	५०,१६६,६००
२१	नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड			१	५०,१६६,६००
२२	लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड			१	५०,१६६,६००
२३	नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड			१	५०,१६६,६००
२४	गुँरास लाइफ इन्स्योरेन्स कम्पनी लि			१	५०,१६६,६००
२५	एसियन लाइफ इन्स्योरेन्स कम्पनी लि.			१	५०,१६६,६००
२६	प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड			१	५०,१६६,६००
२७	राष्ट्रिय बीमा संस्थान			१	५०,१६७,२००
२८	ह्याथव्य इन्भेष्टमेन्ट नेपाल लि.			१	६७,५१४,०१९
२९	आइएमई लि	१	१२०,९४५,२००	२	८४,३९२,५२३
३०	श्री विशाल ग्रुप लि.	३	३०२,३६२,९००	४	२१०,९८१,३०८
३१	श्री ज्ञान सेक्युरिटी एण्ड इन्भेष्टमेन्ट लि			१	५०,१६६,६००
	कूल	७६	७,५५३,०५७,५००	९८	४,९११,३८७,८५०

# नेपाल पुनर्बीमा कम्पनी लिमिटेड

आ. व. २०७५/७६

## अनुसूची-१४

जगेडा तथा कोष

रकम (रु)

क्र.सं.	विवरण	यस बर्ष	गत बर्ष
१	स्थगन कर जगेडा	११,१४२,०३५	१०,६१६,९२७
२	बीमा जगेडा	-	-
३	पूँजीगत जगेडा	-	-
४	विशेष जगेडा	-	-
५	आकस्मिक बीमा कोषबाट सारेको	११८,२०७,५०५	११८,२०७,५०५
६	शेयर प्रिमियम	१४६,४३२,३१०	१४६,४३२,३१०
७	प्रस्तावित बोनस शेयर	-	-
८	पूँजीकृत हुन बाँकी बोनस शेयर	-	-
९	नाफा नोक्सान हिसाबबाट सारेको नाफा	१,१३९,८८१,९१३	९१०,३१३,३०६
जम्मा		१,४१५,६६३,७६३	१,१८५,५७०,०४८

## अनुसूची-१५

महा-विपत्ति जगेडा

रकम (रु)

वर्षको शुरुमा महा-विपत्ति जगेडा		नाफा नोक्सान हिसाबबाट सारेको		वर्षको अन्त्यमा महा-विपत्ति जगेडा	
यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
३१४,५८२,०९४	२१३,०१०,९२४	१२६,७११,८९१	१०१,५७१,१६९	४४१,२९३,९८५	३१४,५८२,०९४
-	-	-	-	-	-
३१४,५८२,०९४	२१३,०१०,९२४	१२६,७११,८९१	१०१,५७१,१६९	४४१,२९३,९८५	३१४,५८२,०९४

## अनुसूची-१६

तिर्न बाँकी दीर्घकालीन ऋण तथा सापटी

रकम (रु)

क्र.सं.	विवरण	यस बर्ष	गत बर्ष
१	डिवेन्चर/बण्ड	-	-
२	बैंक	-	-
३	वित्तीय संस्था	-	-
४	अन्य (विवरण खुलाउने)	-	-
जम्मा		-	-

# नेपाल पुनर्बीमा कम्पनी लिमिटेड

अनुसूची-१७

आर्थिक वर्ष २०७५/७६ को स्थिर सम्पत्ति विवरण

रकम (रु)

विवरण	परल मोल	यस वर्ष थपेको	यस वर्ष घटेको	जम्मा	हास कही	यस वर्ष	बिक्री/समायोजन	जम्मा	खुद मोल	गत वर्षसम्मको
फ्रि होल्ड जमिन	३८३,०५५,२००	-	-	३८३,०५५,२००	-	-	-	-	३८३,०५५,२००	३८३,०५५,२००
भवन	२,२६८,३८९	-	-	२,२६८,३८९	२२१,१६७	१०२,३६१	-	३२३,५२८	१,९४४,८६१	२,०४७,२२२
फर्निचर तथा फिक्सचर्स	१,१९०,७०३	७९,२३४	-	१,२६९,९३७	६३५,३३१	१७२,६८८	-	८०८,०१९	४६१,९१८	५५५,३७३
कार्यालय सामान	१,७८८,९६२	२५५,१४९	-	२,०४४,१११	१,१०६,२०६	२५०,५९५	-	१,३५६,८०१	६८७,३१०	६८२,७५६
कम्प्युटर तथा सूचना प्रविधी उपकरण	२,८९२,४१८	९२३,७३६	-	३,८१६,१५४	१,२४२,१७९	५३९,०२८	-	१,७८१,२०७	२,०३४,९४८	१,६५०,२३९
अदृश्य सम्पत्ति (सफ्टवेयर)	१८३,४५०	१,९००,०००	-	२,०८३,४५०	१००,७८८	१४३,१९९	-	२४३,९८७	१,८३९,४६३	८२,६६२
सवारी साधन	१८,३९०,४५१	९,८१९,७२०	-	२८,२१०,१७१	५,४७१,३३६	३,३८३,७७८	-	८,८५५,११४	१९,३५५,०५७	१४,८१४,२३५
लिज होल्ड सम्पत्ति	७,२६७,३१७	४९०,०५६	-	७,७५७,३७२	३,३३०,८३८	१,१४१,८१८	-	४,४७२,६५६	३,२८४,७१६	३,९३६,४७९
अन्य (प्रकृति खुलासने)	४३,५१०	७८,०७४	-	१२१,५८४	७,६६९	१७,३००	-	२४,९६९	९६,६१६	३५,८४१
जम्मा	४१७,०८०,४००	१३,५४५,९६९	-	४३०,६२६,३६९	१२,११५,५१४	५,७५०,७६७	-	१७,८६६,२८१	४१२,७६०,०८८	४०६,८६०,००६
निर्माणाधिन पूँजीगत खर्च	४९६,९७४	-	-	४९६,९७४	-	-	-	-	४९६,९७४	४९६,९७४
कूल	४१७,५७७,३७४	१३,५४५,९६९	-	४३१,१२३,३४३	१२,११५,५१४	५,७५०,७६७	-	१७,८६६,२८१	४१३,२५७,०६२	४०७,३५६,९८०



# नेपाल पुनर्बीमा कम्पनी लिमिटेड

अनुसूची-१८

(क) लगानी

रकम (रु)

क्र.सं.	विवरण	यस बर्ष	गत बर्ष
(क)	दीर्घकालिन लगानी :		
१	सरकारी र सरकारको जमानत प्राप्त सेक्युरिटी	३००,०००,०००	३००,०००,०००
२	वाणिज्य बैंकको मुद्दती निक्षेप	३,७७०,०००,०००	६,७६५,०००,०००
३	विकास बैंकको मुद्दती निक्षेप	६९०,०००,०००	५०,०००,०००
४	नागरिक लगानी योजना	-	
५	वित्तीय संस्थाको मुद्दती निक्षेप	-	
६	पब्लिक कम्पनीको साधारण शेयर (अनुसूची १८.१ बमोजिम)	१०६,२३६,३८९	१०६,२३६,३८९
७	बैंक तथा वित्तीय संस्थाको अग्राधिकार शेयर/डिवेन्चर	८६५,०३०,०००	३६५,०००,०००
८	अन्य :	-	
	बीमा प्रवर्द्धन समिति	२००,०००	२००,०००
	केयर रेटिड (नेपाल) लि.	२,५००,०००	२,५००,०००
	नेपाल पूर्वाधार विकाश बैंक	४९४,२००,०००	१६७,५००,०००
	सिटिजन्स बैंक म्यूचल फण्ड	२०,०००,०००	२०,०००,०००
जम्मा :		६,२४८,१६६,३८९	७,७७६,४३६,३८९
(ख)	अल्पकालिन लगानी :		
१	सरकारी र सरकारको जमानत प्राप्त सेक्युरिटी		
२	वाणिज्य बैंकको मुद्दती निक्षेप	५,२९५,०००,०००	१,११०,०००,०००
३	विकास बैंकको मुद्दती निक्षेप	-	-
४	नागरिक लगानी योजना	-	
५	वित्तीय संस्थाको मुद्दती निक्षेप	७०,६३७	७०,६३७
६	बैंक तथा वित्तीय संस्थाको अग्राधिकार शेयर/डिवेन्चर	-	
७	वाणिज्य बैंकको ब्याज प्राप्त हुने अन्य निक्षेप	-	
८	विकास बैंकका ब्याज प्राप्त हुने अन्य निक्षेप	-	
९	वित्तीय संस्थाको ब्याज प्राप्त हुने अन्य निक्षेप	-	
१०	अन्य ब्याज प्राप्त हुने लगानी	-	
जम्मा :		५,२९५,०७०,६३७	१,११०,०७०,६३७
कूल		११,५४३,२३७,०२६	८,८८६,५०७,०२६

अनुसूची १८.१

शेयरमा लगानी

रकम (रु)

क्र.सं.	कम्पनी	खुद रकम	अंकित मूल्य	परल मूल्य	बजार मूल्य
१	नेपाल इनभेष्टमेन्ट बैंक लि. २३,५०५ थान साधारण शेयर	१०,२३६,२३२	२,३५०,५००	१०,२३६,२३२	१२,१९९,०९५
२	सिटिजन्स बैंक ईन्टरनेशनल लि. १९९,८०९ थान साधारण शेयर	४४,७५७,२१६	१९,९८०,९००	८४,४८१,९५७	४४,७५७,२१६
३	तारागाउ रिजेन्सी होटेल ४७,४०० थान साधारण शेयर	११,५१८,२००	४,७४०,०००	११,५१८,२००	१४,९७८,४००
जम्मा		६६,५११,६४८	२७,०७१,४००	१०६,२३६,३८९	७१,९३४,७११

# नेपाल पुनर्बीमा कम्पनी लिमिटेड

आ. व. २०७५/७६

अनुसूची-१९

नगद तथा बैंक मौज्जात

रकम (रु)

क्र.सं.	विवरण	यस बर्ष	गत बर्ष
१	नगद मौज्जात	-	-
जम्मा		-	-
२	बैंक मौज्जात		
	वाणिज्य बैंकहरूको मौज्जात	२५३,२७५,९९४	८८,५८५,४७२
	विकास बैंकहरूको मौज्जात	१,०५७	१,०२२
	वित्तीय संस्थाहरूको मौज्जात	-	-
	अन्य (विवरण खुलाउने)		
जम्मा		२५३,२७७,०५०	८८,५८६,४९४
कूल		२५३,२७७,०५०	७७,७९५,३९१

## अनुसूची-२०

अन्य कर्जा			रकम (रु)
क्र.सं.	विवरण	यस बर्ष	गत बर्ष
	दीर्घकालिन :		
	अभिकर्तालाई कर्जा		
	कर्मचारीलाई कर्जा	१३,३७५,८४६	
	अन्य (विवरण खुलाउने)		
जम्मा			
	अल्पकालिन :		
	अभिकर्तालाई कर्जा		
	कर्मचारीलाई कर्जा	-	-
	अन्य (विवरण खुलाउने)	-	-
जम्मा		-	-



# नेपाल पुनर्बीमा कम्पनी लिमिटेड

अनुसूची-२१

अन्य सम्पत्ति			रकम (रु)
क्र.सं.	विवरण	यस बर्ष	गत बर्ष
१	लगानीबाट प्राप्त हुन बाँकी आय	१३५,१५२,४९९	८९,७५५,८६३
२	कर्जाबाट प्राप्त हुन बाँकी ब्याज	-	-
३	अन्य बीमकबाट प्राप्त हुन बाँकी	२,५९७,८२३,४४८	१,६२४,१५०,४७१
४	पुनर्बीमकबाट प्राप्त हुन बाँकी	८८२,५१२,६४०	२९२,६२५,३२८
५	विविध आसामी	-	-
६	अग्रिम भुक्तानी	४४१,५९२	४४,१५७
७	कर्मचारी पेशकी	-	५०,०००
८	अन्य पेशकी	१,०२६,२४३	७६,५२६,०००
९	धरौटी	६१३,४३४	६१३,४३४
१०	असुल हुन बाँकी बीमाशुल्क	-	-
	न्यून : असुल हुन बाँकी बीमाशुल्क मुलतवी (suspense)	-	-
११	अन्य		
११।१	अग्रिम आयकर	२,५५२,५९३,३९५	१,९५७,८४२,३५०
११।२	स्थगन कर सम्पत्ति	११,१४२,०३५	१०,६१६,९२७
११।३	नागरिक लगानी कोष (उपदान वापत)	५,०९१,६२२	
१२	सुन चाँदीको सिक्का	१६९,५००	१६९,५००
१३	अन्य (जीवन विभागबाट लिन बाँकी)	-	-
१४	अन्य (Loss and Premium Reserve)	९९,४६६,८२८	२३,३०६,५००
<b>जम्मा :</b>		<b>६,२८६,०३३,२३६</b>	<b>४,०७५,७००,५२९</b>



# नेपाल पुनर्बीमा कम्पनी लिमिटेड

अनुसूची-२२

चालु दायित्व		रकम (रु)	
क्र.सं.	विवरण	यस बर्ष	यस बर्ष
१	अभिकर्तालाई दिन बाँकी	-	-
२	अन्य बीमकलाई दिन बाँकी	-	-
३	पुनर्बीमकलाई दिन बाँकी	६३४,८६५,६४४	२१३,०५४,३४१
४	अल्पकालिन सापटी		
५	बीमाशुल्क धरौटी	-	-
६	पूर्ण विवरण नखुलेको बीमाशुल्क	-	-
७	विविध साहू	१९३,५६८,००३	२१,६८५,४०६
८	सहायक/होल्डिङ्ग कम्पनीलाई दिन बाँकी	-	-
९	श्रोतमा कट्टा गरिएको कर तिर्न बाँकी	१६४,६१४,३८७	१०४,०९३,४२५
१०	मूल्य अभिवृद्धि कर तिर्न बाँकी	-	-
११	आयकर तिर्न बाँकी	-	-
१२	सेवा शुल्क तिर्न बाँकी	६८,२५०,९१६	३८,२९५,५१६
१३	कर्मचारीलाई दिन बाँकी	८६,०५८	२,८२०
१४	संचालकलाई दिन बाँकी	-	-
१५	भूक्तानि दिन वांकि लाभांश ( डिभिडेण्ड)	-	-
१६	अन्य		
१६।२	विविध (जीवन विभागलाई तिर्न बाँकी)	३३६,५२६,१३१	८२,१३०,५५७
१६।३	सुरक्षण धरौटी	३९८,९५०	३९८,९५०
१६।४	स्थगन कर दायित्व	-	-
१६।५	कर्मचारी कल्याणकारी कोष	१०४,३७०,८२६	३८,०९७,४७०
जम्मा		१,५०२,६८०,९१५	४९७,७५८,४८६

# नेपाल पुनर्बीमा कम्पनी लिमिटेड

अनुसूची-२३

असमाप्त जोखिम वापतको दायित्व व्यवस्था			रकम (रु)	
क्र.सं.	विवरण	यस बर्ष	गत बर्ष	
१	अग्नी बीमाको असमाप्त जोखिम जगेडा	८९०,५८७,३२०	४१७,७५७,३०४	
२	सामुद्रिक बीमाको असमाप्त जोखिम जगेडा			
	चालु आ.ब.को	१३०,८७५,३७७	४५,१४८,९२५	
	एक आ.ब. अधिको	४५,१४८,९२५	२५,७७७,२५४	
	दूई आ.ब. अधिको	२५,७७७,२५४	२,६१४,७००	
	जम्मा	२०१,८०१,५५६	७३,५४०,८७९	
३	मोटर बीमाको असमाप्त जोखिम जगेडा	१,२७२,७०७,७०७	७५४,६२०,८९१	
४	हवाई बीमाको असमाप्त जोखिम जगेडा	५२१,४८२	-	
५	इन्जिनियरीङ्ग बीमाको असमाप्त जोखिम जगेडा	२७९,१५८,०२१	१२३,००१,७९४	
६	विविध बीमाको असमाप्त जोखिम जगेडा	२८४,६५२,०६२	९२,८७०,८९३	
४	पशुपंछी तथा बाली बीमाको असमाप्त जोखिम जगेडा	७३,८५४,७६९	२५,९१०,९१९	
जम्मा		३,००३,२८२,९१६	१,४८७,७०२,६८०	

# नेपाल पुनर्बीमा कम्पनी लिमिटेड

आ. व. २०७४।७५

वित्तीय विवरणको अभिलेख अंगको रूपमा रहने अनुसूचीहरू  
अनुसूची-२३ क

अन्य ब्यवस्था

क्र.सं.	विवरण	बर्षको शुरुमा ब्यवस्था	गत वर्ष	चालु आ.ब.मा थप गरिएको ब्यवस्था	गत वर्ष	चालु आ.ब. मा अपलेखना/ भक्तानी गरिएको ब्यवस्था	गत वर्ष	चालु आ.ब.मा फिर्ता गरिएको ब्यवस्था	गत वर्ष	बर्षको अन्तमा कायम रहेको ब्यवस्था	गत वर्ष
१	लाभांश (डिभिडेण्ड) को लागि ब्यवस्था	-	-	-	-	-	-	-	-	-	-
२	आयकर ब्यवस्था	९६८,३८२,५७३	५९४,७४१,५१४	३५३,८३०,९८३	३७३,६४१,०५९	-	-	-	-	१,३२२,२१३,५५६	९६८,३८२,५७३
३	लगानीमा नोक्सानीको लागि ब्यवस्था	३७,३९७,६७०	२२,७१३,४५३	२५,०४०,५२४	१४,६८४,२१७	२२,७१३,४५३	-	-	-	३९,७२४,७४१	३७,३९७,६७०
४	कर्जामा नोक्सानीको लागि ब्यवस्था	-	-	-	-	-	-	-	-	-	-
५	शकास्पद आसामीको लागि ब्यवस्था	-	-	-	-	-	-	-	-	-	-
६	अन्य नोक्सानीको लागि ब्यवस्था	-	-	-	-	-	-	-	-	-	-
७	कर्मचारी सम्बन्धी ब्यवस्था (क) पेन्सन तथा उपदान ब्यवस्था (ख) विदा वापत ब्यवस्था (ग) आवास तथा अन्य सुविधा ब्यवस्था (घ) कर्मचारी बोनस ब्यवस्था (ङ) अन्य	( ( ( (	११५,०९२,८७६	८५,४१९,३१५	९८,२४८,०६२	९८,२४८,०६२	-	-	-	४,३०८,०८० ३,३०१,८००	१५२,२९०,३९०
८	अन्य ब्यवस्था (विवरण खुलाउने)	-	-	-	-	-	-	-	-	-	-
जम्मा		१,१५८,०७०,६३३	७३२,५४७,८४३	४७१,९००,७०२	४८६,५७३,३३८	१२०,९६१,५१५	-	-	-	१,५०९,००९,८२०	१,१५८,०७०,६३३



# नेपाल पुनर्बीमा कम्पनी लिमिटेड

अनुसूची-२४

अपलेखन/समायोजन हुन बाँकी विविध खर्चहरू

रकम (रु)

क्र.सं.	विवरण	यस बर्ष	गत बर्ष
१	अपलेखन गर्न बाँकी प्रारम्भिक खर्च		
२	अपलेखन गर्न बाँकी पूर्व संचालन खर्च	३८७,०२३	३०२,६००
३	अपलेखन गर्न बाँकी स्थगन गरिएका खर्च		
४	अन्य (विवरण खुलाउने)	-	-
जम्मा		३८७,०२३	३०२,६००



# नेपाल पुनर्बीमा कम्पनी लिमिटेड

## अनुसूची २५

वित्तीय विवरणसँग सम्बन्धित प्रमुख लेखा नीतिहरू :

१. वित्तीय विवरण तयारीका आधारहरू :

कम्पनीको लेखा ऐतिहासिक मूल्य अवधारणा अनुरूप लेखाका सर्वमान्य सिद्धान्त, लागू हुने हदसम्म नेपाल लेखामान तथा बीमा ऐन २०४९, बीमा नियमावली २०४९ र बीमा समितिले जारी गरेको वित्तीय निर्देशिका अनुसार तयार पारिएका छन् ।

उपरोक्तानुसार बीमा समितिले जारी गरेको वित्तीय निर्देशिका अनुसार आर्थिक विवरणहरू तयार गर्दा नेपाल लेखामान पालना नभएका लेखाङ्कनहरू सम्बन्धित शिर्षकमा खुलासा गरिएको छ ।

२. स्थिर सम्पत्ति लेखाङ्कन नीति:

स्थिर सम्पत्तिलाई लागत मूल्यमा लेखाङ्कन गर्ने नीति अवलम्बन गरिएको छ ।

३. हास कट्टी नीति:

लिजहोल्ड सम्पत्तिबाहेकका स्थिर सम्पत्तिको हासकट्टी आयकर ऐन, २०५८ मा व्यवस्था भएअनुसार तोकिएको दर मा घट्टो मौज्जात बिधि (Diminishing Balancing Method) को आधारमा लेखाङ्कन गर्ने नीति अवलम्बन गरिएको छ जुन नेपाल लेखामान अनुसार रहेको छैन । साथै, लिजहोल्ड सम्पत्तिलाई निश्चित अवधिमा समायोजन हुने गरी समदर विधिमा हासखर्च कट्टी गरिएको छ ।

४. पुँजीकृत नगरिने सम्पत्तिहरू सम्बन्धीलेखाङ्कन नीति :

एकवर्ष भन्दा कम आयु भएका सामान (फूटकर सम्पत्ति) खरिद गरेको वर्षमा खर्च लेखाङ्कन गरिने नीति लिइएको छ ।

५. आयकर व्यवस्था तथा बाँडफाँड नीति:

**चालुवर्ष आयकर**

आयकर ऐन २०५८ अनुसार चालुवर्षको आयकर गणना गरिएको छ र बीमा ऐन २०४९, बीमा नियमावली २०४९ र बीमा समितिले जारी गरेको वित्तीय निर्देशिकाको आधारमा नाफा नोक्सान हिसाब र आय व्यय हिसाबहरूमा बाँडफाँड गर्ने नीति लिइएको छ ।

**स्थगन कर**

सम्पत्ति र दायित्वको कर आधार तथा सोको वित्तीय विवरणमा उल्लेखित रकम बीचको अस्थायी फरकमा नेपाल लेखामान अनुसार स्थगन करको व्यवस्था गरिएको छ । वासलातको मितिमा प्रचलित र सम्बन्धित स्थगन कर सम्पत्ति असुल उपर गर्दा वा स्थगन कर वापतको दायित्व फरक फारक गर्दा लागु हुने करको दर र कानून अनुसार स्थगन करको रकम निर्धारण गरिएको छ ।

६. लगानी लेखाङ्कन नीति:

(क) सरकारी बचतपत्र र ऋणपत्रमा लगानी लेखाङ्कन नीति

(अ) नेपाल सरकारको जमानत प्राप्त ऋणपत्रमा गरिएको लगानीलाई अर्ध मूल्य (Face Value) वा परल मूल्य मध्ये जुन ३६५ सोही मूल्यमा लेखाङ्कन गरिने नीति लिइएको छ ।

(आ) खण्ड (अ) बमोजिम गरिएको लगानीको अन्तिम मूल्य भन्दा परल मूल्य बढी भएमा त्यस्तो बढी रकमलाई स्थगन गरिएको खर्च (Deferred Expenditure) को रूपमा लेखाङ्कन गरी सो खर्चलाई त्यस्तो लगानीको अवधि भित्र समानुपातिक आधारमा (Pro-rata Basis) मा अपलेखन गरिने नीति लिइएको छ ।

(इ) खण्ड (अ) बमोजिम गरिएको लगानीको अर्ध मूल्य भन्दा परल मूल्य कम भएमा त्यस्तो फरक रकमलाई लगानी अवधि भित्र समानुपातिक आधारमा लगानीबाट आयको रूपमा लेखाङ्कन गरिने नीति लिइएको छ ।

(ई) खण्ड (अ) बमोजिमका बचत पत्र वा ऋणपत्रको लेखाङ्कन गरिएको मूल्य भन्दा बजार मूल्य कम हुन गएमा त्यस्तो फरक रकम बराबर नोक्सानी व्यवस्था (Provision) गरिने नीति लिइएको छ ।

(ख) बैंकर वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी लेखाङ्कन नीति :

बैंकरवित्तीय संस्थाको मुद्दती निक्षेप वा नागरिक लगानी कोषको लगानी योजनाहरूमा गरिएको लगानीलाई साँवा रकममा लेखाङ्कन गर्ने नीति

लिइएको छ । तर त्यस्तो लगानीको म्याद समाप्ती पछि कुनै कारणवश तत्काल फिर्ता हुन नसक्ने अवस्था श्रृजना भएको ख ०८ मा त्यस्तो लगानी रकमको बराबर नोक्सानी व्यवस्था गरिने नीति लिइएको छ ।

**(ग) पब्लिक लिमिटेड कम्पनीको शेयरमा लगानी लेखाङ्गन नीति :**

पब्लिक लिमिटेड कम्पनीको शेयरमा गरिएको लगानीलाई परल मुल्यमा लेखाङ्गन गर्ने नीति लिइएको छ । परल मुल्य भन्दा बजार मुल्य कम भए यस्तो रकमको शत प्रतिशत व्यवस्था गर्ने नीति लिइएको छ ।

**७. सटही घटबढ समायोजन नीति:**

विदेशी मुद्रामा गरिएको कारोवारलाई नेपाल लेखामान ११ अनुसार कारोवार भएको मितिमा कायम विनिमय दर अनुरूप नेपाली मुद्रामा रुपान्तरण गरिने नीति लिइएको छ ।

**८. बीमाशुल्क आम्दानी लेखाङ्गन नीति:**

कम्पनीले प्रोदभावी आधारमा (accrual basis) बीमाशुल्क आम्दानी लेखाङ्गन गर्ने नीति अवलम्बन गरेको छ । यदि बीमाशुल्क एकवर्ष भन्दा बढी अवधिको लागि एकमुष्ट प्राप्त भएमा पहिलो वर्षको लागि हुन आउने बीमाशुल्क आम्दानी बाधी बाकी रहेको रकम धरौटीको रुपमा राख्ने नीति लिइएको छ । माथी उल्लेख गरे बमोजिम धरौटीको रुपमा राखिएको रकमबाट पछिल्ला वर्षहरूमा बीमा अवधिको समानुपातिक रुपमा बीमाशुल्क आम्दानी बाँधिने नीति लिइएको छ ।

(क) स्वदेशी तथा विदेशी बीमाशुल्कको आम्दानीको हकमा कम्पनीले ग्रहण गर्ने जोखिम दायित्व बराबरको बीमा शुल्कलाई कम्पनीको आयमा गणना गर्ने नीति लिइएको छ ।

**९. पूनर्बीमा कमिशन आम्दानी लेखाक्तन नीति:**

पुनर्बीमकबाट प्राप्त कमिशन तथा मुनाफा कमिशन (Profit Commission) लाई प्रोदभावी आधारमा (accrual basis) मा लेखाङ्गन गर्ने नीति अवलम्बन गरिएको छ ।

**१०. अन्य आय लेखाङ्कन तथा बाँडफाँड नीति :**

कम्पनीले बीमा शुल्क तथा अन्य प्रत्यक्ष आम्दानी बाहेकका आम्दानी सम्बन्धमा देहाय बमोजिम गर्ने नीति लिइएको छ : कम्पनीको लगानीबाट प्राप्त आम्दानी लगायत बीमा समितिको वित्तीय विवरण सम्बन्धी निर्देशनको परिशिष्ट २ को अनुसूची २ बमोजिमका आम्दानीहरूलाई बाँडफाँड गर्नु पर्ने कुल आम्दानीको रुपमा लिने नीति लिइएको छ ।

**११. कर्जा लेखाक्तन नीति:**

११.१ प्रचलित कानूनी व्यवस्था बमोजिम कम्पनीले कर्जा प्रदान गर्दा त्यस्तो कर्जा असुली हुने पर्याप्त आधार खडा गरी कर्जालाई सँवा रकममा देखाइने नीति लिइएको छ ।

११.२ निर्देशन ११.१ बमोजिम प्रदान गरिएको कर्जा निष्कृत्य भएमा सो कर्जा बराबर रकम व्यवस्था गरिने नीति लिइएको छ ।

**१२. व्यवस्थापन खर्च बाँडफाँड नीति:**

कम्पनीले व्यवस्थापन खर्चलाई जीवन र निर्जीवन बीमा शुल्कका आधारमा दामासाही रुपमा जीवन र निर्जीवन व्यवसायको व्यवस्थापन खर्चका रुपमा छुट्टयाएको छ । यसरी छुट्टयाएको व्यवस्थापन खर्चलाई कम्पनीले बीमा समितिको निर्देशन बमोजिम जम्मा व्यवस्थापन खर्चको दश प्रतिशत र नब्बे प्रतिशत रकमलाई क्रमशः नाफा नोक्सान हिसाब र आय व्यय हिसाबमा बाँडफाँड गर्ने नीति लिइएको छ ।

**१३. बीमा दावी भुक्तानी खर्च लेखाक्तन नीति :**

कम्पनीले दावीको लागत गणना गर्दा वीमकले जारी गरेको बीमालेख बमोजिमको भुक्तानी गर्नु पर्ने रकम तथा सो दावी फछ्यौटका लागि कम्पनीका पदाधिकारी तथा कर्मचारीहरूले गरेका कामसँग सम्बन्धीत खर्च बाहेक आवश्यक परामर्श तथा कानूनी खर्च समेत समावेश गरीपुनर्बीमा सम्भैतामा उल्लेख भए बमोजिमको खर्च लेखाङ्कन गर्ने नीति अवलम्बन गरिएको छ ।

**१४. बीमा दावी बापत दायित्व व्यवस्था लेखाक्तन नीति:**

बीमा दावी वापतको फछ्यौट हुन बाँकि अवधि समाप्ति दावी, आंशिक अवधि समाप्ति दावी तथा सम्पूर्ण मुल्य दावी वापत बीमा नियमावली २०४९ दफा १५ (३) को प्रावधान अन्तर्गत कुल धारण दावी रकमको ज्ञज्ञ प्रतिशत रकम व्यवस्था गर्ने नीति अवलम्बन गरिएको छ ।

**१५. खुद नाफा बाँडफाँड नीति:**

कम्पनीको नाफा नोक्सान हिसाबबाट आएको खूद नाफाको ५० प्रतिशत रकम बीमा समितिको निर्देशन बमोजिम प्रत्येक किसिमको बीमा कोषमा आय व्यय हिसाबबाट आएको बचतको अनूपातमा राखी बाँडफाँड गरिएको छ ।

**१६. कर्मचारी उपदान, विदा तथा अन्य सुविधा वापत व्यवस्था नीति:**

कर्मचारी उपदान, विदा तथा अन्य सुविधा वापत भुक्तानी गर्नुपर्ने अवकाश भुक्तानी दायित्व कर्मचारी विनियमावलीमा उल्लेख गरे बमोजिम प्रोदभावी आधारमा व्यवस्था गर्ने नीति अवलम्बन गरिएको छ ।

**१७. शंकास्पद आसामी व्यवस्था नीति:**

समयावधिको आधारमा असुल नहुने देखिएका आसामीहरूलाई संचालक समितिको स्वीकृतिमा आवश्यक नोकसानी व्यवस्था गर्ने नीति अवलम्बन गरिएको छ ।

**१८. अपलेखन खर्च लेखात्तन नीति:**

सरकारी ऋणपत्रको खरिदमा भुक्तानी गरिएको प्रिमियम रकमलाई सो ऋणपत्रको भुक्तानी अवधि भित्र अपलेखन गरिने नीति लिइएको छ ।

**१९. प्रति शेयर आमदानी :**

आधारभुत प्रति शेयर आमदानी निकाल्दा कुनै तोकिएको अवधिमा शेयरधनीहरूलाई प्राप्त हुने कुल नाफा वा नोकसानलाई सो अवधिमा बिद्यमान कुल शेयर संख्याले भाग गरिएको छ ।

**२०. तुलनात्मक जानकारी :**

कम्पनीको यस वर्ष र गत वर्षको सम्पूर्ण आय, व्यय, सम्पत्ति तथा दायित्वको तुलनात्मक जानकारी उल्लेख गरिएको छ ।

**२१. व्यवसाय खण्डको विवरण :**

कम्पनीले प्रयोजनमा ल्याएको विभिन्न किसिमको सेवा र शर्त सहितको पूनर्वीमा योजनालाई विभिन्न उपयुक्त व्यवसाय खण्डमा (Business Segment) राखी सोही अनुसार अलग-अलग आय व्यय हिसाव तयार गरिएको छ । शेयर पुंजी र स्थिर सम्पत्तिको हकमा सबै शेयर पुंजी र स्थिर सम्पत्तिलाई निर्जीवन व्यवसाय अन्तर्गत प्रस्तुत गरिएको छ ।



# नेपाल पुनर्बीमा कम्पनी लिमिटेड

अनुसूची २६

## वित्तीय विवरणसँग सम्बन्धित लेखा सम्बन्धी टिप्पणीहरू:

- सम्भावित दायित्वहरू :
  - कम्पनीको कुनै चुक्ता वा भुक्तानी हुन बाँकी रकम छैन ।
  - कम्पनीले कुनै प्रत्याभूति प्रतिबद्धता गरेको छैन ।
  - कम्पनीमा पूनर्बीमा अन्तर्गत भन्दा बाहेकबाट अन्य कुनै दावी परेको छैन ।
  - कम्पनीले कुनै पनि ग्यारेन्टी दिएको छैन ।
  - यस वर्ष कम्पनीको अन्य कुनै दायित्व छैन ।
- कम्पनीको सम्पत्तिमा कुनै सीमितता तथा विवादहरू आएका छैनन् ।
- कर्जा तथा लगानीमा कुनै पनि प्रतिबद्धता गरिएको छैन ।
- अ) खरीद गरिएको सम्पत्तिको स्वामित्व प्राप्त हुन बाँकी छैन ।  
आ) बिक्री गरिएको सम्पत्तिको भुक्तानी प्राप्त हुन बाँकी छैन ।
- कम्पनीको यस वर्षको लगानी विवरण निम्न अनुसार रहेको छ ।

क्र.सं.	विवरण	रकम (रु)
१.	सरकारी ऋणपत्र र बोन्ड	३००,०००,०००/-
२.	वाणिज्य बैंकको मुद्दती निक्षेप	९,०६५,०००,०००/-
३.	विकास बैंकको मुद्दती निक्षेप	६९०,०००,०००/-
४.	वाणिज्य बैंकको डिभेन्चर	८६५,०३०,०००/-
५.	फाइनान्स कम्पनीको मुद्दती निक्षेप	७०,६३७/-
६.	पब्लिक कम्पनीको साधारण शेयर	१०६,२३६,३८९/-
७.	अन्य	५९६,९००,०००/-
कुल	११,५४३,२३७,०२६/-	

यसमध्ये सिटिजन्स बैंक इन्टरनेशनल लि.को शेयरमा गरिएको लगानीको बजार मुल्य परल मुल्य भन्दा कम भएकोले रु. २५,०४०,५२४/- बराबरको सो रकमलाई नोक्सानीको लागि व्यवस्था गरिएको छ ।

- कम्पनीको वित्तीय विवरणमा उल्लेख गरे बमोजिमको बैंक मौज्दातको सम्बन्धित बैंकबाट समर्थन लिइएको छ ।
- कम्पनीले गरेको लगानी प्रचलित बीमा ऐन, बीमा नियमावली तथा बीमा समितिबाट निर्देशन गरे बमोजिम कम्पनीको लगानी समितिबाट स्वीकृत व्यवस्था अनुरूप रहेको छ ।
- कम्पनीले कुनै ऋण लिएको छैन ।
- कम्पनीले आयकर ऐन २०५८ बमोजिम कर कार्यालयलाई अनुमानित करको गणना अनुसार कर भुक्तानी गर्दै आएको छ ।
- कम्पनीमा यस आ.व. २०७५/०७६ मा कुनै पनि बीमा शुल्क रकम फिर्ता गरिएको छैन ।
- कम्पनीको जीवन व्यवसायको हकमा बीमाकीय मुल्यांकन नभएको कारणले जीवन बीमा कोषमा कुनै पनि रकम छुट्ट्याइएको छैन भने असमाप्त जोखिमवापत हाललाई खुद बीमा शुल्कको ५०% ले हुन आउने रकम व्यवस्था गरिएको छ ।
- इक्यूटीमा भएको परिवर्तन सम्बन्धी विवरणमा गत वर्षको दाबी भुक्तानी तथा कमिसन खर्च अन्य विभिन्न खर्च गरी जम्मा रु. ८२४,३५४/- समायोजन गरिएको छ ।
- यो वर्ष रु. १,८९५,१२०/- सवारी साधन सम्पत्तिलाई कर्मचारी परिवहन सुविधा अन्तर्गत प्रस्तुत गरिएको छ । साथै सम्पत्ति रु. २३२,७१२/- अधिल्लो वर्षको अपलेखन खर्च अन्तर्गत लेखांकन गरिएको छ ।



१४. रु. ८४,४२३/- बराबरको रकम NFRS Adjustment अनुसारको अपलेखन वा समायोजन हुन बाकी विविध खर्चहरूमा समावेश गरिएको छ ।
१५. आर्थिक बर्ष २०७५/०७६ मा रु. २२,७१३,४५३/- बराबरको रकम व्यवस्था फिर्ता गरिएको छ ।
१६. आर्थिक बर्ष २०७५/०७६ मा कर्मचारीको लागि बोनस वापत दूवै जीवन र निर्जीवन व्यवसाय गरी बोनस नियमावली २०३९ को दफा ६(१) बमोजिम आठ प्रतिशतले हुन आउने कुल रकम रु. १०३,९४७,९१२/- व्यवस्था गरिएको छ । साथै बोनस ऐन २०३० को दफा ५(३) अनुसार नेपाल सरकारको स्वीकृति पश्चात् मात्र सो बोनस वितरण गरिने छ ।
१७. कर्मचारी सेवा शर्त अनुसार कर्मचारीहरूलाई आवास कर्जा दिने व्यवस्था भएकोले श्रम ऐन, २०४८ अनुसार छुट्टै आवास कोषको व्यवस्था गरिएको छैन ।

#### १८. स्थगन कर

नेपाल लेखामान अनुसार ३० प्रतिशतको दरले अस्थायी फरकमा स्थगन करको हिसाव गरिएको छ ।

स्थगन कर सम्पत्ति र दायित्व शीर्षक अन्तर्गतका विषय र तिनको हिसाव निम्नानुसार ५ :

२०७५ आषाढ ३१ गते सम्म (क):

विवरण	लेखा आधार	कर आधार	फरक रकम
पेन्सन तथा उपदान व्यवस्था	१,५५४,१०९/-	-	१,५५४,१०९/-
विदा वापत व्यवस्था	३,३०१,८००/-	-	३,३०१,८००/-
लगानी नोक्सानी वापत व्यवस्था	३९,७२४,७४१/-	-	३९,७२४,७४१/-
स्थिर सम्पत्ति	२९,७०४,८८९/-	२२,२६४,३५४/-	(७,४४०,५३४)/-
जम्मा	३७,१४०,११५/-		
स्थगन कर सम्पत्ति ३० प्रतिशत	११,१४२,०३४/-		

१९. कम्पनीको वासलात बाहिर कुनै कारोबार भएको छैन ।

#### २०. आकस्मिक दायित्व

तल उल्लेखित विभिन्न अदालतहरूमा दावी सम्बन्धि मुद्दाहरू विचाराधिन रहेको छ । यी दावी भुक्तानीको लागि नोक्सान सम्बन्धि व्यवस्था भइसकेकोले अतिरिक्त व्यवस्था गरिएको छैन ।

क्र.सं.	वादी/प्रतिवादी	बीमिति	जम्मा दावी	कम्पनीको दायित्व	अदालत
१	एन.एल.जी.				
इन्स्योरेन्स कम्पनी लि.	नबिल बैंक लि.	२३,४४५,२९६/-	२१,१००,७६६/-	उच्च अदालत	

#### २१. सम्बन्धित पक्षहरूसँगको कारोवार (Related Parties Transactions)

कम्पनीसँग वित्तिय स्वार्थ गासिएको मुख्य अधिकारीहरूमा संचालक समितिका अध्यक्ष, संचालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत र एक प्रतिशत वा सोभन्दा बढी शेयर लिएका शेयरधनीहरू लगायत निजहरूको परिवारका सदस्य र सम्बन्धित संस्थाहरू समेत समावेश रहेका छन् । बीमकको संचालक वा संचालकसँग सम्बन्धित व्यक्ति वा संस्थासँग कुनै कारोवार भएको छैन ।

यस आर्थिक वर्षको मसान्तसम्म विभिन्न समिति/उप-समितिहरूको बैठकमा उपस्थिति बापत संचालकहरूलाई जम्मा रु. १,०५९,८००/- भन्दा भुक्तानी गरिएको छ । प्रमुख कार्यकारी अधिकृतलाई तलब-भत्ता बापत २,८०९,२८०/-भुक्तानी गरिएको छ । यसका अतिरिक्त प्रमुख कार्यकारी अधिकृतलाई गाडी सुविधा समेत प्रदान गरिएको छ ।

नेपाल सरकार, अर्थ मन्त्रालयको मिति २०७३/०८/०९ मा प्राप्त पत्र (वि.क्षे.व्य. २०७३/७४ च. नं. २५५) बमोजिम मिति २०७३/०८/१३ बाट संचालक समितिको अध्यक्ष लगायत सम्पूर्ण सदस्यहरूलाई संचालक समिति तथा अन्य सम्पूर्ण उप-समितिमा उपस्थिति भए बापत रु. ३,००० बैठक भत्ता प्रदान गरिएको छ । प्रचलित दुर्घटना बीमा पोलिसी अन्तर्गत संचालक समितिका अध्यक्ष एवं सदस्यहरूलाई बीमा रु. २५ लाखको व्यक्तिगत दुर्घटना बीमा र स्वास्थ्य बीमालेखको सीमा भित्र रही संचालक समितिका अध्यक्ष, सदस्य र निजका आश्रित परिवारको स्वास्थ्य बीमा गरे बापत जम्मा रु. ९६,०००/- बीमाशुल्क भुक्तानी गरिएको छ ।

# नेपाल पुनर्बीमा कम्पनी लिमिटेड

आ. व. २०७५/७६

वित्तीय विवरणको अभिन्न अंगको रूपमा रहने अनुसूचीहरू

अनुसूची २७

प्रमुख सूचकाङ्कहरू

क्र.सं.	विवरण	सूचकांक	२०७१/७२	२०७२/७३	२०७३/७४	२०७४/७५	२०७५/७६
१	नेट वर्थ	रु.	६,१५६,३६२,६१६	६,२५३,४७२,८३७	६,७५४,९००,९८५	९,७९०,९९०,५२०	११,७२७,८४१,६६४
२	शेयर संख्या	संख्या	२१,०००,०००	५०,०००,०००	५०,०००,०००	७१,७७५,०००	८४,०००,०००
३	प्रति शेयर कितावी मूल्य	रु.	२९३।१६	१२५।०७	१३५।१०	१३६।४१	१३९।६२
४	खूद नाफा	रु.	३६२,६९९,०९४	४९६,२५६,९७७	५१०,१०३,९४३	८५९,५७९,४२१	७१५,२५९,९२०
५	प्रति शेयर आय (EPS)	रु.	१७।२७	९।९३	१०।२०	११।९८	८।५१
६	प्रति शेयर लाभांश (DPS) (वोनश शेयर तथा कर समेत)	रु.	-	-	-	-	-
७	प्रति शेयर बजार मूल्य (MPPS)	रु.	-	-	-	-	-
८	मूल्य आम्दानी अनुपात (PE Ratio)	अनुपात	-	-	-	-	-
९	खूद बीमाशुल्क/कुल बीमाशुल्क	प्रतिशत	३९%	३६%	८१।३१%	७६।२१%	८५।९३%
१०	खूद नाफा/कुल बीमाशुल्क	प्रतिशत	४५।९७%	२८।२२%	१६।१६%	२२।४५%	१०।४८%
११	कुल बीमाशुल्क/कुल सम्पत्ति	प्रतिशत	११%	२२%	४६।६७%	३९।११%	५८।१९%
१२	लगानी र कर्जाबाट आय/कुल लगानी र कर्जा	प्रतिशत	३%	६%	६।४०%	८।३९%	८।९७%
१३	पुनर्बीमा कमिशन आय/कुल पुनर्बीमाशुल्क	प्रतिशत	१७५%	५७%	३४।०१%	३५।०८%	२७।९१%
१४	व्यवस्थापन खर्च/कुल बीमाशुल्क	प्रतिशत	४%	२%	१।३२%	१।३९%	१।२५%
१५	बीमा अभिकर्ता सम्बन्धि खर्च/कुल बीमाशुल्क	प्रतिशत		०%	०%	-	-
१६	बीमा अभिकर्ता संख्या	संख्या		-	-	-	-
१७	कर्मचारी संख्या	संख्या	१४	३०	३०	३०	३०
१८	कार्यालयको संख्या	संख्या	१	१	१	१	१
१९	कर्मचारी खर्च/व्यवस्थापन खर्च	प्रतिशत	१२%	२६%	४२।१९%	४०।६८%	४१।६५%
२०	कर्मचारी खर्च/कर्मचारी संख्या	रु.	२२९,५६९	३६१,५५२	५८६,९७७	७२३,६०३	१,१८८,००९
२१	भुक्तानी हुन बाँकी दावी रकम/कुल दावी रकम	प्रतिशत	१६३%	१५३%	१०७।३५%	४६।७३%	६०।८३%
२२	भुक्तानी हुन बाँकी दावीको संख्या/कुल दावीको संख्या	प्रतिशत					
२३	कुल कायम रहेको बीमालेखको संख्या	संख्यामा					
२४	यस वर्ष नवीकरण भएको बीमालेखको संख्या/गत वर्ष कायम रहेको बीमालेखको संख्या	प्रतिशत					
२५	दावी परेको बीमालेखको संख्या/कुल कायम रहेको बीमालेखको संख्या	प्रतिशत					
२६	सोल्भेन्सी मार्जिन	प्रतिशत	१५१।०३	२६।११५२६८०६	१४।१४	२।००	२।५५

**INDEPENDENT AUDITOR'S REPORT  
TO THE SHAREHOLDERS OF NEPAL RE-INSURANCE COMPANY LIMITED**

**Report on the Audit of the Financial Statements**

**Opinion**

We have audited the accompanying financial statements of Nepal Re-insurance Company Limited (Re-insurance company), which comprise statement of financial position as at Ashad 31, 2076 (July 16, 2019) and statement of profit or loss, statement of other comprehensive income, statement of changes in equity and statement of cash flows for the year then ended and a summary of significant accounting policies and notes to the financial statements.

In our opinion, the accompanying financial statements present fairly, in all material respects the financial position of Nepal Re-insurance Company Limited as at 31 Ashad, 2076 (16 July, 2019) and its financial performance and its cash flows for the year then ended in accordance with Nepal Financial Reporting Standards (NFRSs).

**Basis for Opinion**

We conducted our audit in accordance with Nepal Standards on Auditing (NSAs). Our responsibilities under those standards are further described in the Auditor's Responsibilities for the audit of the Financial Statements section of our report. We are independent of the re-insurance company and we have fulfilled our other ethical responsibilities in accordance with the ICAN's Handbook of the Code of Ethics for Professional Accountants. We believe that the audit evidence we have obtained is sufficient and appropriate to provide a basis for our opinion.

**Emphasis of Matter**

We draw attention to Note 31 of the financial statements, which describes non-compliance of NAS 21 "The Effect of Changes in Foreign Exchange Rates" for the calculation of Exchange Gain/(Loss) on foreign currency denominated monetary items.

**Other Information**

Management is responsible for other information. The other information comprises the information included in the Annual Report and Report of Board of Directors, but not included in the financial statements and our auditor's report thereon.

Our opinion on the financial statements does not cover other information and we do not express any form of assurance conclusion thereon.

**Responsibilities of the Management and Those Charged with Governance for the Financial Statements**

Management is responsible for the preparation and fair presentation of the financial statements in accordance with Nepal Financial Reporting Standards (NFRSs) and for such internal control as management determines is necessary to enable the preparation of financial statements that are free from material misstatement, whether due to fraud or error.



In preparing the financial statements, management is responsible for assessing the company's ability to continue as a going concern, disclosing, as applicable matters related to going concern and using the going concern basis of accounting unless management either intends to liquidate the company or to cease operations or has no realistic alternative but to do so.

Those charged with governance are responsible for overseeing the company's financial reporting process.

### **Auditor's Responsibilities for the Audit of the Financial Statements**

Our objectives are to obtain reasonable assurance about whether the financial statements as a whole are free from material misstatement, whether due to fraud or error and to issue an auditor's report that includes our opinion. Reasonable assurance is a high level of assurance but is not a guarantee that an audit conducted in accordance with NSAs will always detect a material misstatement when it exists. Misstatements can arise from fraud or error and are considered material if individually or in the aggregate, they could reasonably be expected to influence the economic decisions of users taken on the basis of these financial statements.

As part of an audit in accordance with NSAs, we exercise professional judgment and maintain professional skepticism throughout the audit. We also:

- Identify and assess the risks of material misstatement of the financial statements, whether due to fraud or error, design and perform audit procedures responsive to those risks, and obtain audit evidence that is sufficient and appropriate to provide a basis for our opinion. The risk of not detecting a material misstatement resulting from fraud is higher than for one resulting from error, as fraud may involve collusion, forgery, intentional omissions, misrepresentations or the override of internal control.
- Obtain an understanding of internal control relevant to the audit in order to design audit procedures that are appropriate in the circumstances, but not for the purpose of expressing an opinion on the effectiveness of the company's internal control.
- Evaluate the appropriateness of accounting policies used and the reasonableness of accounting estimates and related disclosures made by management.
- Conclude on the appropriateness of management's use of the going concern basis of accounting and based on the audit evidence obtained, whether a material uncertainty exists related to events or conditions that may cast significant doubt on the company's ability to continue as a going concern. If we conclude that a material uncertainty exists, we are required to draw attention in our auditor's report to the related disclosures in the financial statements or, if such disclosures are inadequate to modify our opinion. Our conclusions are based on the audit evidence obtained up to the date of our auditor's report. However, future events or conditions may cause the Re-insurance company to cease to continue as a going concern.

We communicate with those charged with governance regarding among other matters, the planned scope and timing of the audit and significant audit findings including any significant deficiencies in internal control that we identify during our audit.



## Report on Other Legal and Regulatory Requirements

On the basis of our examination, we further report that:

- 1) We have obtained satisfactory information and explanations asked for, which to the best of our knowledge and belief were necessary for the purpose of our audit.
- 2) The financial statements which include statement of financial position as at Ashad 31, 2076, the statement of profit or loss, statement of other comprehensive income, statement of cash flows, statement of changes in equity for the year then ended, a summary of significant accounting policies and notes to the financial statements are prepared as per the procedure prescribed by Beema Samiti and in agreement with the books of accounts maintained by the Re-insurance company and proper books of account as required by the law have been kept.
- 3) We did not come across cases of accounting related fraud and the cases where the board of directors or any director or any office bearer of the Re-insurance company has acted contrary to the provisions of law or caused loss or damage to the Re-insurance company or committed any misappropriation of its funds.
- 4) We did not come across any fraudulent cases causing fundamental effect relating to accounts of the Company.
- 5) Company's life assurance fund and other special reserves are as per prescribed provisions.
- 6) As per information obtained, company has not conducted any kind of other business except approved re-insurance business.
- 7) To the best of our information, Company is able to meet its long-term liabilities from its assets.



CA. Shyam Karki  
For Shyam Karki & Co.  
Chartered Accountants  
UDIN No. 200320CA00124uTS17



Date: 2076.12.07  
Kathmandu



Combined Statement of Financial Position  
Asat 31 Ashadh 2076  
**Nepal Re-Insurance Company Limited**  
Thapathali, Kathmandu

Assets	Ashadh 31, 2076	Ashadh 32, 2075
Property, plant & equipments	532,372,354	531,332,007
Intangibles	1,635,587	77,496
Financial Assets through OCI	593,004,968	264,939,129
Financial Assets through P/L	-	-
Financial Assets at Amortized Cost	11,320,100,637	8,930,070,637
Financial & other assets	112,119,589	102,491,908
Insurance Receivables	3,594,105,095	2,080,477,725
Other Receivables	136,655,049	93,526,568
Tax Assets	1,229,368,804	889,305,121
Deferred Tax Assets	10,745,624	11,619,269
Cash & Cash Equivalent	267,548,120	122,454,757
<b>Total Assets</b>	<b>17,797,655,828</b>	<b>13,026,294,617</b>
Shareholder's Funds		
Equity Shares	8,400,000,000	7,177,500,000
Retained Earning	1,393,917,514	1,076,457,321
Insurance Fund	1,471,270,940	1,113,640,980
Catastrophic Reserve	512,957,210	348,926,202
Other Reserves	476,981,941	436,453,395
Total Shareholder's funds	12,255,127,606	10,152,977,898
Liabilities		
Tax Liabilities	167,150,545	
Deferred Tax Liabilities	-	-
Insurance Contract Liabilities	4,024,907,954	2,242,486,235
Reinsurance payables	646,273,346	249,219,436
Employee benefits	2,477,212	5,051,762
Other liabilities	443,728,925	207,388,279
Loan & borrowings	100,000,000	
Provisions	157,990,239	169,171,006
Total Liabilities	5,542,528,221	2,873,316,718
<b>Total liabilities and Shareholder's Equity</b>	<b>17,797,655,828</b>	<b>13,026,294,617</b>

For and on behalf of the Board of Directors of Nepal Reinsurance Company Ltd

**Combined Statement of Financial Position**  
For the period ended 31 Ashadh 2076  
**Nepal Re-Insurance Company Limited**  
Thapathali, Kathmandu

	Ashadh31,2076	Ashadh32,2075
Gross written premium	7,278,427,135	4,235,314,471
Ceded written premium	960,378,119	910,930,187
Net written premium	6,318,049,016	3,324,384,285
Other income		
Commission income	268,006,328	319,532,761
Investment income	1,085,213,794	782,957,126
Other Insurance related income	471,324,786	233,155,954
<b>Total Revenue</b>	<b>8,142,593,923</b>	<b>4,660,030,125</b>
Claim benefits paid	2,340,561,461	1,490,746,006
Claim ceded to reinsurer	636,605,247	429,811,408
Net Benefits & claims	1,703,956,214	1,060,934,598
Change in insurance contract liabilities	1,782,421,719	288,871,488
Commission expenses	2,058,692,280	1,214,705,961
Other insurance related expenses	1,024,228,979	434,816,464
Service fee expenses	67,713,846	37,301,471
Personnel Expenses	137,151,453	141,574,172
Administrative expenses	45,489,068	30,036,785
Finance Cost	2,133,168	12,220
Forex gain/(Loss)	3,298,639	-
Loss on sale of FA	-	(116,321)
Impairment losses	-	-
Depreciation & amortization	5,126,811	3,751,042
<b>Total benefit claim paid &amp; other expenses</b>	<b>6,830,212,175</b>	<b>3,211,887,880</b>
Profit before tax	1,312,381,748	1,448,142,246
Tax expenses	395,677,503	440,498,686
<b>Net Profit For the Year</b>	<b>916,704,245</b>	<b>1,007,643,560</b>
BEPS	11.27	20.11
DEPS	11.27	20.11

For and on behalf of the Board of Directors of Nepal Reinsurance Company Ltd

Combined Statement of Financial Position  
For the period ended 31 Ashadh 2076  
**Nepal Re-Insurance Company Limited**  
Thapathali, Kathmandu

	Ashadh31,2076	Ashadh32,2075
Net in come	916,704,245	1,007,643,560
Will not be reclassifiable to statement of profit or loss		
Actuarial gain/(loss)	(416,880)	(18,848)
Revaluation on PPE	-	23,820,500
Fair value changes in investment	1,365,839	(20,162,855)
Income tax related to component of OCI	(284,688)	6,043,202
Income tax related to component of OCI of investment fair value changes	3,400,322	
Will be reclassified subsequently to profit or loss		
Unrealised gains and losses on investments		-
Exchange gain/loss of foreign operation		
Income tax related to component of OCI		
Total Comprehensive Income for the year, net of tax	920,768,838	1,017,325,558
Attributable to Non controlling Interest		-
Attributable to Shareholders of Nepal Re	920,768,838	1,017,325,558

For and on behalf of the Board of Directors of Nepal Reinsurance Company Ltd



Combined Statement of Financial Position  
For the period ended Ashadh 31, 2076  
**Nepal Re-Insurance Company Limited**  
Thapathali, Kathmandu

Particular	Share Capital	Share Premium	Retained Earning	Insurance Fund	Catastrophic Reserves	Regulatory Reserve	Actuarial Reserve	Fair Value Reserve	Revaluation Reserve	Insurance Pool Reserve	Deferred Tax Reserve
Balance at 1 Shrawan 2074 (opening)	5,000,000,000	146,349,930	621,020,302	683,851,270	223,312,803	68,522,225	(218,597)	(11,334,405)	99,309,925	118,207,505	9,131,383
Share issuance	2,177,500,000										
Profit for the year			1,007,643,559								
Transfer to regulatory reserve			(358,746)			358,746					
Net OCI transfer			9,681,999								
Revaluation reserve			(23,820,500)						23,820,500		
Fair value of investment changes			20,162,855								
Actuarial gain/(loss)			18,848				(18,848)				
Transfer to Deferred Tax-OCI			(6,043,202)								6,043,202
Transfer to Deferred Tax-P/L			3,555,317								(3,555,317)
Transfer to different fund			(555,403,110)								
Balance as at 32 Ashadh 2075	7,177,500,000	146,349,930	1,076,457,320	1,113,640,980	348,926,202	68,880,971	(237,445)	(31,497,260)	123,130,425	18,207,505	11,619,268
Restatement of prior period expenses											(36,939,128)
Share issuance	1,222,500,000										
Share issuance cost		(4,180,000)									
Profit for the year			916,704,245								
Transfer to regulatory reserve			(44,633,232)			44,633,232					
Net OCI transfer			4,064,593								
Revaluation reserve			-								
Fair value of investment changes			(1,365,839)								
Actuarial gain/(loss)			416,880				(416,880)				
Transfer to Deferred Tax-OCI			(3,115,634)								3,115,634
Transfer to Deferred Tax-P/L			(32,949,850)								32,949,850
Transfer to different fund			(521,660,968)		164,031,008						
<b>Balance as at 32 Ashadh 2076</b>	<b>8,400,000,000</b>	<b>142,169,930</b>	<b>1,393,917,514</b>	<b>1,471,270,940</b>	<b>512,957,210</b>	<b>113,514,203</b>	<b>(654,325)</b>	<b>(30,131,421)</b>	<b>123,130,425</b>	<b>118,207,505</b>	<b>10,745,624</b>

For and on behalf of the Board of Directors of Nepal Reinsurance Company Ltd

**Combined Statement of Financial Position**  
For the period ended Ashad 31, 2076  
**Nepal Re-Insurance Company Limited**  
Thapathali, Kathmandu

	Ashadh 31, 2076	Ashadh32,2075
<b>Operating Activities</b>		
Net profit for the year	916,704,245	1,007,643,559
Adjustment:	-	
Provision for tax	428,627,352	436,943,370
Deferred tax	(32,949,849)	3,555,317
Depreciation	5,126,811	3,751,042
Investment income	(1,085,213,794)	(782,957,126)
Provision writeroff	(16,880,616)	-
Tax Paid	(601,540,489)	(877,260,097)
Bonus provision	103,947,912	115,128,678
Profit on sale of assets	-	(116,321)
Bonus Paid	(98,248,063)	(3,920,281)
Prior period	-	(814,047)
Actuarial remeasurement of leave	(435,728)	(248,686)
Changes incurrent assets & liabilities	-	
Employee benefit cost (vehicle scheme cost)	-	89,148
Other assets	(3,736,327)	(72,025,317)
Insurance Receivables	(1,513,627,370)	(525,990,247)
Other Receivables	(297,857,128)	(7,857,953)
Changes in insurance contract liabilities	1,782,421,719	288,871,488
Reinsurance payables	397,053,910	(18,407,679)
Employee benefits	(2,574,550)	2,400,720
Other liabilities & provisions	491,088,140	35,250,348
<b>Net cashflow from operating activities</b>	<b>471,906,175</b>	<b>(395,964,084)</b>
<b>Investing Activities</b>		
Change in PPE	(13,545,969)	(10,492,863)
Investment in FD, debentures	(2,390,100,637)	(2,320,000,000)
Investment in Shares	(326,700,000)	(190,200,000)
Investment Income	1,085,213,794	782,957,126
<b>Net cashflow from investing activities</b>	<b>(1,645,132,812)</b>	<b>(1,737,735,737)</b>
<b>Financing Activities</b>		
Contribution from capital measures	1,222,500,000	2,177,500,000
Share issuance cost	(4,180,000)	
Dividend payment	-	-
Proceeds from long-term debts	100,000,000	-
Repayment of long-term debts	-	-
Other changes (net)	-	-
<b>Net cashflow from financing activities</b>	<b>1,318,320,000</b>	<b>2,177,500,000</b>
Change incash & cash equivalent for the year	145,093,364	43,800,179
<b>Opening cash &amp; cash equivalent</b>	<b>122,454,757</b>	<b>78,654,577</b>
<b>Closing cash &amp; cashe quivalent</b>	<b>267,548,120</b>	<b>122,454,757</b>

For and on behalf of the Board of Directors of Nepal Reinsurance Company Ltd

# Nepal Re-Insurance Company Limited

Thapathali, Kathmandu

## Segment Report

For the period ended 31 Ashadh 2076

Particular	Fire	Motor	Marine	Engineering	Miscellaneous	Cattle & Agro	Aviation	TermLife	Investment	Unallocated	Total
Revenue	1,354,706,307	2,099,298,440	143,063,160	413,863,338	395,517,543	210,169,296	521,482	481,552,380	1,033,210,600	471,324,786	6,603,227,332
Inter-segment revenue	-	-	-	-	-	-	-	-	-	-	-
Result	296,540,908	419,069,022	(89,351,471)	27,394,617	54,510,581	29,263,026	438,044	231,940,534	1,033,210,600	(690,634,113)	1,312,381,748
Segment Result	296,540,908	419,069,022	(89,351,471)	27,394,617	54,510,581	29,263,026	438,044	231,940,534	1,033,210,600	(690,634,113)	1,312,381,748
Incometax & deferred tax								69,732,184		325,945,318	395,677,503
Net Profit	296,540,908	419,069,022	(89,351,471)	27,394,617	54,510,581	29,263,026	438,044	162,208,350	1,033,210,600	(1,016,579,431)	916,704,245
Other Information											-
Segment assets	1,684,446,090	2,610,274,294	177,885,184	514,598,979	491,787,759	261,325,165	648,412	532,838,715	11,513,105,605		17,786,910,203
Deferred tax assets	1,666,981	2,583,209	176,041	509,263	486,689	258,616	642	5,064,185			10,745,624
Total Assets	1,686,113,071	2,612,857,503	178,061,225	515,108,242	492,274,448	261,583,780	649,054	537,902,900	11,513,105,605		17,797,655,828
Segment Liabilities	1,589,555,543	2,463,228,712	167,864,310	485,609,877	464,083,691	246,603,834	611,885	124,970,369			5,542,528,221
Unallocated Liabilities											-
<b>Total Liabilities</b>	<b>1,589,555,543</b>	<b>2,463,228,712</b>	<b>167,864,310</b>	<b>485,609,877</b>	<b>464,083,691</b>	<b>246,603,834</b>	<b>611,885</b>	<b>124,970,369</b>	<b>-</b>	<b>-</b>	<b>5,542,528,221</b>

Segment information is presented and reported to management, the determination of segment is based on the decision of Chief Operating Decision Maker (CODM). Nepal Reinsurance Company Limited operate major two segments life & non life. Further breakdown on non-life segment is made to provide disclosure of each sector for general information & decision making.

**Statement of Financial Position**  
Life Insurance Business  
As at 31st Ashadh 2076  
**Nepal Re-Insurance Company Limited**  
Thapathali, Kathmandu

Assets	Notes	Ashadh 31, 2076	Ashadh 32, 2075
Property, plant & equipments	4	-	-
Intangibles	5	-	-
Financial Assets through OCI	6.1	-	-
Financial Assets through P/L	6.2	-	-
Financial Assets at Amortized Cost	6.3	400,000,000	340,000,000
Other Financial Assets	7	-	-
Insurance Receivables	8	113,769,007	151,924,700
Other Receivables	9	338,359,203	85,901,262
Tax Assets	10	-	-
Deferred Tax Assets	11	5,064,185	-
Cash & Cash Equivalent	12	17,569,709	33,868,262
<b>Total Assets</b>		<b>874,762,104</b>	<b>611,694,225</b>
Shareholder's funds			
Equity Shares	13	-	-
Retained Earning	14	330,807,863	216,380,072
Insurance Fund	15	-	-
Catastrophic Reserve	15	71,663,226	34,344,110
Other Reserves	15	10,461,441	-
<b>Total Shareholder's Funds</b>		<b>412,932,531</b>	<b>250,724,181</b>
Liabilities			
Tax Liabilities	10	167,150,545	100,154,655
Deferred Tax Liabilities	11	-	-
Insurance Contract Liabilities	16	244,189,038	214,708,555
Reinsurance payables	17	9,858,584	24,387,869
Employee benefits	18	-	-
Other liabilities	19	22,102,809	4,838,348
Provisions	20	18,528,597	16,880,616
<b>Total Liabilities</b>		<b>461,829,573</b>	<b>360,970,043</b>
<b>Total liabilities and shareholder's equity</b>		<b>874,762,104</b>	<b>611,694,225</b>

Notes 4 to 35 form an integral part of financial statements.

For and on behalf of the Board of Directors of Nepal Reinsurance Company Ltd

**Statement of Profit or Loss**  
Life Insurance Business  
For the period ended 31 Ashadh 2076  
**Nepal Re-Insurance Company Limited**  
Thapathali, Kathmandu

	Notes	Ashadh 31, 2076	Ashadh 32, 2075
Gross written premium	21	453,335,542	405,762,833
Ceded written premium	22	-	-
Net Written Premium		453,335,542	405,762,833
Other Revenue			
Commission income	23	-	-
Investment income	24	52,003,193	37,117,268
Other Insurance related income	25	-	-
Provision written off			-
Total Revenue		505,338,735	442,880,101
Claim benefits paid	26	156,889,707	109,944,543
Claim ceded to reinsurer	26	-	-
Net Benefits & claims		156,889,707	109,944,543
Change in insurance liability	13	29,480,483	70,558,526
Commission expenses	27	22,492,083	21,302,957
Other insurance related expenses	27	32,129,160	-
Service fee expenses	27	9,066,711	8,115,257
Personnel expenses	28	20,547,220	19,146,987
Administrative expenses	29	2,792,838	2,804,130
Finance Cost		-	-
Forex loss/ (gain)	30	-	-
Loss on sale of FA		-	-
Impairment losses			
Depreciation & amortization	4 & 5	-	-
Total benefit claim paid & other expenses		273,398,201	231,872,400
Profit before tax		231,940,534	211,007,701
Tax expenses	31	69,732,184	63,302,311
Net Profit For the Year		162,208,350	147,705,390

BEPS - -  
DEPS - -

Notes 4 to 35 form an integral part of financial statements.

For and on behalf of the Board of Directors of Nepal Reinsurance Company Ltd

Statement of Other Comprehensive Income  
Life Insurance Business  
For the period ended 31 Ashadh 2076  
**Nepal Re-Insurance Company Limited**  
Thapathali, Kathmandu

	Ashadh 31, 2076	Ashadh 32, 2075
Net income	162,208,350	147,705,390
Will not be reclassifiable to statement of profit or loss		
Actuarial gain /(loss)	-	-
Revaluation on PPE	-	-
Fair value changes in investment	-	-
Income tax related to component of OCI	-	-
Will be reclassified subsequently to profit or loss		
Unrealised gains and losses on investments		-
Exchange gain/ loss of foreign operation		
Income tax related to component of OCI		
Total Comprehensive Income for the year, net of tax	162,208,350	147,705,390
Attributable to Non controlling Interest		-
Attributable to Shareholders of Nepal Re	162,208,350	147,705,390

For and on behalf of the Board of Directors of Nepal Reinsurance Company Ltd

Statement of Changes in Equity  
Life Insurance Business  
For the period ended Ashadh 31, 2076  
**Nepal Re-Insurance Company Limited**  
Thapathali, Kathmandu

Particular	Share Capital	Share Premium	Retained Earnings	Insurance Fund	Catastrophic Reserves	Actuarial Reserve	Fair Value Reserve	Regulatory Reserve	Revaluation Reserve	Insurance Pool Reserve	Deferred Tax Reserve
Balance as at 1 Shrawan 2074	-	-	92,716,912	-	10,301,879	-	-	-	-	-	-
Restatement of prior period expenses			-								
Share issuance	-										
Profit for the year			147,705,390								
Net OCI transfer			-								
Transfer to Deferred Tax			-								-
Transfer to different fund			(24,042,230)		24,042,230						
Revaluation reserve			-								
Balance as at 32 Ashadh 2075	-	-	216,380,072	-	34,344,110	-	-	-	-	-	-
Restatement of prior period expenses											
Share issuance											
Profit for the year			162,208,350								
Net OCI transfer											
Transfer to Deferred Tax			(5,064,185)								5,064,185
Transfer to different fund			(42,716,373)		37,319,117			5,397,256			
Revaluation reserve											
<b>Balance as at 31 Ashadh 2076</b>			<b>330,807,863</b>		<b>71,663,226</b>	-	-	<b>5,397,256</b>	-	-	<b>5,064,185</b>

For and on behalf of the Board of Directors of Nepal Reinsurance Company Ltd

**Statement of Cash Flow**  
Life Insurance Business  
For the period ended Ashadh 31, 2076  
**Nepal Re-Insurance Company Limited**  
Thapathali, Kathmandu

<b>Operating Activities</b>	<b>Ashadh 31, 2076</b>	<b>Ashadh 32, 2075</b>
Net profit for the year	162,208,350	147,705,390
Adjustment:		
Provision for tax	74,796,369	63,302,311
Deferred tax	(5,064,185)	-
Depreciation	-	-
Investment income	(52,003,193)	(37,117,268)
Bonus Provision written off	(16,880,616)	-
Tax Paid	(7,800,479)	(5,567,590)
Bonus provision	18,528,597	16,880,616
Profit on sale of assets	-	-
Bonus Paid	-	-
Prior period	-	-
changes in current assets & liabilities		
Employee benefit cost (vehicle scheme cost)	-	-
Other assets	-	-
Insurance Receivables	38,155,693	(82,966,129)
Other Receivables	(252,457,941)	(79,905,712)
changes in insurance contract liabilities	29,480,483	70,558,526
Reinsurance payables	(14,529,285)	24,387,869
Employee benefits	-	-
Other liabilities	17,264,461	(81,386,205)
<b>Net cash flow from operating activities</b>	<b>(8,301,747)</b>	<b>35,891,808</b>
<b>Investing Activities</b>		
Change in PPE	-	-
Investment in FD, debentures	(60,000,000)	(40,000,000)
Investment in Shares	-	-
Investment Income	52,003,193	37,117,268
<b>Net cash flow from investing activities</b>	<b>(7,996,807)</b>	<b>(2,882,732)</b>
<b>Financing Activities</b>		
Contribution from capital measures	-	-
Dividend payment	-	-
Proceeds from long-term debts	-	-
Repayment of long-term debts	-	-
Other changes (net)	-	-
<b>Net cash flow from financing activities</b>	<b>-</b>	<b>-</b>
<b>Change in cash &amp; cash equivalents for the year</b>	<b>(16,298,554)</b>	<b>33,009,076</b>
<b>Opening cash &amp; cash equivalent</b>	<b>33,868,262</b>	<b>859,186</b>
<b>Closing cash &amp; cash equivalent</b>	<b>17,569,709</b>	<b>33,868,262</b>

For and on behalf of the Board of Directors of Nepal Reinsurance Company Ltd



4 Property, Plant & Equipment's									
Cost	Freehold Property	Building	Furniture & Fixture	Office Equipments	Computers & Accessories	Vehicle	Leasehold	Work in Progress	Total
1 Shrawan 2074	-	-	-	-	-	-	-	-	-
Addition	-	-	-	-	-	-	-	-	-
Disposal/ Capitalization	-	-	-	-	-	-	-	-	-
Revaluation	-	-	-	-	-	-	-	-	-
32 Ashadh 2075	-	-	-	-	-	-	-	-	-
Opening	-	-	-	-	-	-	-	-	-
Addition	-	-	-	-	-	-	-	-	-
Disposal	-	-	-	-	-	-	-	-	-
Fair value adjustment	-	-	-	-	-	-	-	-	-
Tranfer of scheme vehicle	-	-	-	-	-	-	-	-	-
31 Ashadh 2076	-	-	-	-	-	-	-	-	-
Amortization & Impairment	-	-	-	-	-	-	-	-	-
1 Shrawan 2074	-	-	-	-	-	-	-	-	-
Addition	-	-	-	-	-	-	-	-	-
Disposal	-	-	-	-	-	-	-	-	-
Adjustment of policy changes	-	-	-	-	-	-	-	-	-
32 Ashadh 2075	-	-	-	-	-	-	-	-	-
Opening	-	-	-	-	-	-	-	-	-
Addition	-	-	-	-	-	-	-	-	-
Disposal	-	-	-	-	-	-	-	-	-
Adjustment	-	-	-	-	-	-	-	-	-
31 Ashadh 2076	-	-	-	-	-	-	-	-	-
Carrying Value	-	-	-	-	-	-	-	-	-
32 Ashadh 2075	-	-	-	-	-	-	-	-	-
31 Ashadh 2076	-	-	-	-	-	-	-	-	-

5 Intangibles:		31 Ashad 2076	32 Ashad 2075
Intangibles			
Acquisition cost			
Opening		-	-
Addition		-	-
Disposal		-	-
Adjustment		-	-
Total		-	-
Amortization & Impairment			
Opening		-	-
Amortization charge for the year		-	-
Disposal		-	-
Total		-	-
Carrying Value		-	-

<b>6</b>	<b>Financial Instrument</b>			
<b>6.1</b>	<b>Financial assets at fair value through other comprehensive income</b>			
		<b>FY 2075-76</b>	<b>FY 2074-75</b>	
	Quoted Equities	-	-	-
	Unquoted Equities	-	-	-
	Mutual Funds	-	-	-
	Less: Impairment	-	-	-

		<b>FY 2075-76</b>		<b>FY 2074-75</b>	
		<b>Carrying Value</b>	<b>Fair Value</b>	<b>Carrying Value</b>	<b>Fair Value</b>
a)	Quoted Equity Shares				
	Nepal Investment Bank Limited	-	-	-	-
	Citizen Bank International	-	-	-	-
	Taragaun Regency Hotel	-	-	-	-
		-	-	-	-
b)	Unquoted Equity & preference Shares				
	Unallcoated investment				
	Investment in preferential Shares				
	Investment in Banks	-	-	-	-
	Investment in Hydro	-	-	-	-
		-	-	-	-
		-	-	-	-
c)	Quoted Mutual Fund				
	Mutual fund investment	-	-	-	-
		-	-	-	-

<b>6.2</b>	<b>Fair value through profit or loss:</b>			
			<b>FY 2075-76</b>	<b>FY 2074-75</b>
	<b>Quoted Equities</b>		-	-
	Equity-1		-	-
	Equity-2		-	-
	Equity-3		-	-
	<b>Quoted Equities</b>	<b>FY 2075-76</b>	<b>FY 2074-75</b>	
		<b>Carrying value</b>	<b>Fair value</b>	<b>Carrying value</b>
	Equity-1			
	Equity-2			
	Equity-3			
		-	-	-

6.3	Financial assets at amortized cost			FY 2075-76	FY 2074-75
	Government Securities			-	-
	Investment in debenture/ bond			-	-
	Commercial Banks Fixed Deposits			400,000,000	340,000,000
	Development Banks Fixed Deposits			-	-
	Other FI			-	-
	Unwinding Finance Cost (unexpired discounting value of bond)			-	-
	Unwinding Finance Cost (unexpired discounting value of fixed deposit)			-	-
	Fixed deposit within 3 months maturity			-	-
	Impairment			-	-
				<b>400,000,000</b>	<b>340,000,000</b>
7				FY 2075-76	FY 2074-75
	Advance payment			-	-
	Employee advance			-	-
	Deposits			-	-
	Gold & coins			-	-
	Other Advance			-	-
	Unwinding Finance cost (Bond, FD)			-	-
	Employee vehicle Loan			-	-
	Unwinding Finance Cost			-	-
	Deferred employee benefits			-	-
	Loss & premium reserve			-	-
				-	-

## 8 Insurance Receivables

Insurance receivables includes amount receivable related to insurance businesses such as due from other insurance companies, due from reinsurers.

Reinsurance receivables are recognised when due and measured on initial recognition at the fair value of the consideration received or receivable.

Reinsurance assets are derecognised when the contractual rights are extinguished or expire or when the contract is transferred to another party.

Reinsurance assets are reviewed for impairment at each reporting date or more frequently when an indication of impairment arises during the reporting year. Impairment occurs when there is objective evidence as a result of an event that occurred after initial recognition of the reinsurance asset that the Company may not receive all outstanding amounts due under the terms of the contract and the event has a reliably measurable impact on the amounts that the Company will receive from the reinsurer. The impairment loss is recorded in the statement of profit or loss.

	FY 2075-76	FY 2074-75
Retrocession receivables	113,769,007	151,924,700
Impairment		
	113,769,007	151,924,700

## 9 Other Receivables

Includes receivables other than reinsurance receivables that are measured at amortized cost. Indication of impairment is reviewed at each reporting date, any impairment is charged to statement of profit or loss.

	FY 2074-75	FY 2074-75
Receivables	1,500,000	1,500,000
Investment Income Receivables	-	2,270,705
Impairment	-	-
Non Life Reinsurance Receivable	336,859,203	82,130,557
	<b>338,359,203</b>	<b>85,901,262</b>

## 10 Tax Assets/ Liabilities

Tax Assets comprise of tax paid to tax Authorities in the form of advance tax and TDS recoverable, While tax liabilities is computed based on taxable profit at the rate prescribed by tax authorities. There amount has been presented on net basis.

	FY 2075-76	FY 2074-75
Advance tax & TDS recoverable	14,828,866	7,028,387
Tax Provision	(181,979,411)	(107,183,042)
	<b>(167,150,545)</b>	<b>(100,154,655)</b>

## 11 Deferred Tax

Deferred tax is provided using the balance sheet liability method, providing for temporary differences between the carrying amounts of assets and liabilities for financial reporting purposes and the amounts used for taxation purposes. The amount of deferred tax provided is based on the expected on realization or settlement of the carrying amount of assets and liabilities using tax rates at the balance sheet date.

A deferred tax asset is recognized only to the extent that it is probable that future taxable profits will be available against which the asset can be utilized. Deferred tax assets are reduced to the extent that it is no longer probable that the related tax benefit will be realized.

Deferred Tax	FY 2075-76	FY 2074-75
Tax base of Assets	-	-
Carrying Value of Assets	-	-
Employee benefits obligation	-	-
Fair value change in Investment	-	-
Provision for bonus	16,880,616	
Provision for UPR	244,189,037	214,708,556
Provision for claim reserve	-	-
Tax base of liabilities		
Provision for UPR	226,667,771	202,881,416
Provision for claim reserve	17,521,267	11,827,139
Deductible/ (Taxable) Temporary difference	16,880,616	-
Tax Rate	30%	30%
Deferred Tax Assets/ (Deferred tax Liability)	5,064,185	-
Opening DTA	-	-
Charged to PL & OCI	5,064,185	-
Charged to SoPL	5,064,185	-
Charged to OCI	-	-
Transferred to SOFP DTA/(DTL)	5,064,185	-

## 12 Cash & Cash Equivalent

Cash and cash equivalents comprises cash balances, call deposits and other short term highly liquid investments which are subject to an insignificant risk of changes in value. These are presented at face value.

	FY 2075-76	FY 2074-75
Cash Balance	-	-
Bank Balance	17,569,709	33,868,262
	17,569,709	33,868,262

## 13 Share Capital

Financial instruments issued by the company are classified as equity only to the extent that they do not meet the definition of a financial liability or financial asset. The company's equity shares are classified as equity instruments.

Incremental external costs that are directly attributable to the issue of these shares are recognised in equity, net of tax based on the level of materiality.

	FY 2075-76	FY 2074-75
Authorized Share Capital	-	-
Issued Share Capital	-	-
Paidup Share Capital	-	-
	-	-

### 13.1 Reconciliation of Shares

	FY 2075-76	FY 2074-75
Shares at 1st Shrawn	-	-
Addition of Shares	-	-
Bonus Issuance		
Right Share issuance		
<b>Total Paidup Shares</b>	-	-

### 13.2 Right to Ordinary Shares

All shares are fully paid and are not listed in stock exchanges, shareholders are entitled for one vote per shares at general meeting of the company.

## 14 Reserve & surplus

	FY 2075-76	FY 2074-75
Retained Earning	216,380,072	92,716,912
Pofit for the year	162,208,350	147,705,390
Deferred tax	(5,064,185)	-
NFRS adjustment Notes 3.25		
Fund transfer	(42,716,373)	(24,042,230)
Prior period adjustment		-
Revaluation reserve	-	-
Change in Fair value of investment	-	-
	<b>330,807,863</b>	<b>216,380,072</b>

## 15 Reserves

	FY 2075-76	FY 2074-75
Insurance Fund	-	-
Catashtropic Reserve	71,663,226	34,344,110
Other Reserves		
Deferred Tax Reserve	5,064,185	-
Regulatory Reserve	5,397,256	
	<b>10,461,441</b>	-

### Catastrophic Reserve

Catastrophic reserve represent amount allocated based on 10% net distributable profit for the year. Company has presented catashtropic reserve in line with direction of circular data 2075.06.11

## 16 Insurance contract liabilities (ICL)

The amount of insurance contract liability reported in financial statements as listed below;

	FY 2075-76	FY 2074-75
Unexpired Risk Reserve ( URR)	226,667,771	202,881,416
Outstanding Claim Reserve (OCR)	17,521,267	11,827,139
ICL reported in Statement of Financial Position	244,189,038	214,708,555
Expense reported in the statement of profit or loss	29,480,483	70,558,526

### 16.1 Unexpired Risk Reserve ( URR)

Provision for Unexpired Risk Reserve (URR) comprise of Unearned Premium Reserve ( UPR) and Premium Deficiency Reserve (PDR)

- i) Provision for Unearned Premium Reserve (UPR)  
Under UPR, for all one year policies, except Marine Cargo Open Cover Policies, UPR is determined on fifty percentage of net insurance premium basis, assuming the risk is uniform over the policy year.
- ii) Premium Deficiency Reserve (PDR)  
PDR usually computed based on past experience analysis, in absence of adequate data system and NFRS amount has been considered for computation for engineering line due to high financial loss ratio.
  - a) As per actuarial valuation

UPR provision

Line of bussiness	FY 2075-76	FY 2074-75
Term Life	226,667,771	202,881,416
	226,667,771	202,881,416

Premium Deficiency Reserve (PDR)

Line of bussiness	FY 2075-76	FY 2074-75
Term Life	-	-
	-	-

b) GAAP Unexpired Premium Risk

Line of bussiness	FY 2075-76	FY 2074-75
Term Life	226,667,771	202,881,416
	226,667,771	202,881,416

URR reported in statement of finnaical position

	FY 2075-76	FY 2074-75
Actuarial total assessment of Unexpired Premium Risk	226,667,771	202,881,416
GAAP- Unexpired premium risk	226,667,771	202,881,416
Amount reported in FS (higher of above)	226,667,771	202,881,416

Earlier to the implementation of NFRS, company provide URR of 50% based on net insurance premium as per the Insurance Act & Regulation 1992. The amount so provided is recognized as income in the immediate succeeding financial year.

With implementation of NFRS , and inadequacy of system tracing policies & portfolio to determine liability adequacy test, URR is computed based on percentage of net insurance premium. Further analysis of financial loss ratio of each of the portfolio shows below 100% So, no further provision is made due to adequacy of premium reserve.

**Financial Loss ratio**

Line of Business	31, Ashadh 2076	32, Ashadh 2075
Term Life	41.22%	35.01%

The implied loss ratios for FY 2018-19 and FY 2017-18 are 41.22% and 35.01%. The Company provides for risk cover only and also as discussed with the Management of the Company the cover if for one year only and is renewed subsequently. Also, for life business the claims are generally reported without much delay. Looking at the low implied loss ratios for last two years it seems that the summation of outstanding claims reserves, implied IBNR and implied PDR are adequate as on 16 July 2019.

Since financial loss ratio is within coverage of net premium for period ended 31 Ashadh 2076, 32 Ashadh 2075, provision created under URR by the company is enough to cover the risk associated with premium as a result no addition resesrve been created.

**16.2 Change in reserve for unexpired risk**

	FY 2075-76	FY 2074-75
GAAP & adjusted opening	202,881,416	144,150,030
Balance at FY end	226,667,771	202,881,416
Transfer during the year	(23,786,355)	(58,731,386)

Transition date transfer represent adjustment to retained earning.

**16.3 Outstanding Claim Reserve (OCR)**

This is the total of all claims that have been intimated and taken on record prior to the date at which financial statements are prepared under such recorded claims and any amount is yet to be settled. Care is taken for reserve for liability under claims under dispute and / or obligation and such estimate has to be consistent with prior practice.

While reporting liability for OCR, higher of acturial valuation under NFRS 4 and of regulator prescribed rules is taken for consideration.

In addition to OCR, intimated but not reported and not enough reported is also provisioned based on 15% of actuarial estimation of claim liabilities

Line of bussiness	FY 2075-76	FY 2074-75
Term Life	15,235,884	10,284,139
	15,235,884	10,284,139

A Liability Adequacy Test (LAT) was performed by Saket Singhal, a firm of professional actuaries as at 31 Ashad 2076 as required by NFRS 4 - Insurance Contracts in order to assess the adequacy of the carrying amount of the provision for unexpired risk & outstanding claim reserve. The valuation is based on internationally accepted actuarial methods . According to the report issued by consultants, the liability carried forward by the Company was adequate except to engineering line at transition date . Hence, provision was made for additional IBNR for the transition period. While for the compararive & first time NFRS reporting date loss ratio is fully covered by net insurance premium so, no addition liability has been added.

#### 16.4 Incurred But Not Reported (IBNR) including (IBNER)

This contains provision for claims which has already occurred but has not yet been reported. IBNR are calculated using chain ladder and Bornhuetter-Ferguson Method. In general estimation of two method re carried & higher of the estimate is taken for consideration.

##### IBNR claim liabilities

Line of bussiness	FY 2075-76	FY 2074-75
Term Life	2,285,383	1,543,000
	2,285,383	1,543,000

##### As per GAAP Financial Statements

Line of bussiness	FY 2075-76	FY 2074-75
Term Life	17,521,267	11,827,139
	17,521,267	11,827,139

##### OCR reported in statement of financial position

	FY 2075-76	FY 2074-75
Actuarial total assessment of OCR	17,521,267	11,827,139
GAAP- Outstanding claim reserve	17,521,267	11,827,139
Amount reported in FS (higher of above)	17,521,267	11,827,139

Above amount is computed based on 15% of outstanding claim computed based on NFRS 4 in absence of adequate system to trace claim datas.

#### 16.5 Change in reserve for claim outstanding & IBNR

	FY 2075-76	FY 2074-75
GAAP & adjusted opening	11,827,139	-
Balance at FY end	17,521,267	11,827,139
Transfer for the year	(5,694,128)	(11,827,139)



## 16.6 Disclosure

- a) The accounting policy for liability testing including the frequency and nature of the testing:  
Frequency of the liability testing will be annual and it will be based on the analysis of financial statements till the Company is in position to provide individual claims data which seems to be highly unlikely as of now.
- b) The cash flow considered:  
Since the adequacy test is based on the analysis of the financial statements and movement of claims paid and outstanding claims, individual claims wise and aggregated claims wise cashflows were not considered
- c) Valuation methods and assumptions:  
Analysis of financial statements was done to determine the adequacy of the claims reserves. There was no other specific assumption
- d) The discounting policy:  
Discounting was not applied anywhere.
- e) Aggregation Practices:  
Since there was no transaction level data there could not have been any aggregation of claims.

## 16.7 Deferred acquisition cost

Company has accounted whole upfront cost related to insurance contract at inception date. Due to which deferred acquisition cost segregation as required by NFRS 4 has not yet practiced in accounting & presenting financial statements.

## 17 Reinsurance Payable

Reinsurance payables includes amount payable related to insurance businesses such as due to brokers, due to other reinsurance companies.

Reinsurance payables are recognised when due and measured on initial recognition at the fair value of the consideration paid or payable

Reinsurance payables are derecognised when the contractual obligations are extinguished or expire or when the contract is transferred to another party.

	FY 2075-76	FY 2074-75
Payable to insurance and reinsurance companies	9,858,584	24,387,869
Broker payables	-	-
	9,858,584	24,387,869

## 18 Employee Benefits Obligation (EBO)

The company operates a number of post-retirement benefit schemes for its employees including both defined benefit and defined contribution plans.

- i) A defined benefit scheme is a plan that defines an amount of gratuity or leave compensation benefit that an employee will receive on retirement, dependent on one or more factors such as age, years of service and salary.
- ii) A defined contribution plan is a pension plan into which the company pays fixed contributions; there is no legal or constructive obligation to pay further contributions

Actuarial valuations of the company's defined benefit schemes are carried annually, these valuations are updated by qualified independent actuaries. For the purposes of these annual updates scheme assets are included at their fair value and scheme liabilities are measured on an actuarial basis using actuarial assumptions. The defined benefit scheme liabilities are discounted using rates equivalent to the market yields at the reporting date.

### 18.1 Net EBO

	FY 2075-76		FY 2074-75	
	Gratuity	Leave	Gratuity	Leave
Employee benefits obligation				
Opening benefit obligation	-	-	-	-
Provision made for the year	69,204.67	61,679.29	-	8,253.78
Adjustment to Non life division	69,204.67	61,679.29		8,253.78
Net employee benefits obligation	-	-	-	-

Amount for the year ended 31 Ashadh, 2076 and year ended 32, Ashadh 2075 recognized in the Statement of Profit or Loss under employee benefit expenses.

### 18.2 Employee benefits

	Gratuity		Leave Benefits	
	FY 2075/76	FY 2074/75	FY 2075/76	FY 2074/75
Current service cost	69,204.67	-	61,679.29	8,253.78
Past service cost	-			
Net interest cost	-	-	-	-
Net value of remeasurements on the obligation and plan assets				
Past service liability				
<b>Amount included in employee benefits</b>	<b>69,204.67</b>	<b>-</b>	<b>61,679</b>	<b>8,254</b>

### 18.3 Employee benefits OCI component

Amount for the year ended 31 Ashadh, 2076 and year ended 32, Ashadh 2075 recognized in the Statement other comprehensive income.

	Gratuity		Leave Benefits	
	FY 2075/76	FY 2074/75	FY 2075/76	FY 2074/75
Opening Accumulated other Comprehensive income (expenses)	-	-	-	-
Net Actuarial (gains)/losses for the current period	-	-	-	-
Return on plan assets excluding amounts included in interest on the net defined benefit liability/ (assets)	-	-	-	-
Amounts recognized in accumulated Other Comprehensive Income (Expenses)	-	-	-	-

## 18.4 Actuarial assumptions

Principle actuarial assumptions used to determine benefit obligations as at 31, Ashadh 2076 and 32 Ashadh 2075 are set out below

### Gratuity & leave benefits

Particular	As at	
	31, Ashadh 2076	32, Ashadh 2075
Discount Rate	6.50%	9%
Salary Growth Rate	10%	10%
Expected Rate of Return	7%	0%
Withdrawal Rates	10%	10%

Mortality rate basis : representative mortality rates from Nepal Assured Life Mortality ( 2009)

Retirement age: 58 Years

## 19 Other Liabilities

Other liabilities includes liabilities of uncertain timing or amount include those for onerous leases, warranty claims, leasehold dilapidations and legal disputes. The provision is measured at the best estimate of the expenditure required to settle the obligation at the reporting date, discounted at a pre-tax rate reflecting current market assessments of the time value of money and risks specific to the liability.

Other Liabilities	FY 2075-76	FY 2074-75
TDS Payables	642,438	780,720
Service Fee payables	4,579,755	4,057,628
Trade Payables	-	-
Security Deposit	-	-
Employee payables	-	-
PF payables	-	-
Other payable	-	-
Employee welfare fund	11,816,431	-
Investor Protection Fund	5,064,185	-
	<b>22,102,809</b>	<b>4,838,348</b>

## 20 Provisions

	FY 2075-76	FY 2074-75
Provisions		
Employee bonus	18,528,597	16,880,616
Other provisions	-	-
Provision for losses	-	-
	<b>18,528,597</b>	<b>16,880,616</b>

## 21 Reinsurance premium income

NFRS 4 - Insurance Contracts, requires contracts written by insurer to be classified as either 'Insurance contracts' or 'Investment contracts' depending in the level of insurance risk transferred.

Insurance contracts are those contracts when the Company (the insurer) has accepted significant insurance risk from another party (the policyholders) by agreeing to compensate the policyholders, if a specified uncertain future event (the insured event) adversely affects the policyholders. As a general guideline, the Company determines whether it has significant insurance risk, by comparing benefits paid with benefits payable, if the insured event did not occur. Insurance contracts can also transfer financial risk.

Once a contract has been classified as an insurance contract, it remains an insurance contract for the remainder of its lifetime, even if the insurance risk reduces significantly during this period, unless all rights and obligations are extinguished or expire. Investment contracts can, however, be reclassified as insurance contracts after inception if insurance risk becomes significant.

**Explanatory:**

Reinsurance premium	FY 2075-76	FY 2074-75
Gross Reinsurance accepted		
Life (myadi)	453,335,542	405,762,833
	453,335,542	405,762,833

**22 Retrocession premium**

This includes amount of premium ceded to other reinsurer & insurance companies out of the gross accepted premium.

Reinsurance ceded	FY 2075-76	FY 2074-75
Life (myadi)	-	-
	-	-

**23 Commission Income**

	FY 2075-76	FY 2074-75
Reinsurance commission income	-	-
Unearned reinsurance comission		
	-	-

**24 Investment income**

	FY 2075-76	FY 2074-75
Interest on FD	52,003,193	37,117,268
Interest from govt. securities	-	-
Dividend Income	-	-
Interest from debenture	-	-
Other income	-	-
Finance Income (NFRS adjustment)	-	-
	<b>52,003,193</b>	<b>37,117,268</b>

**25 Other insurance related business income**

This includes reinsurance commission from retrocession, service fee collected from retroceded premium, XOL & other income that are related to insurance business. These are measured based on relevance of recoverable.

Other insurance related income	FY 2075-76	FY 2074-75
Excess of loss (XOL) and other income (including royalty charges)	-	-
Other Direct Income (Portfolio entry income)	-	-
	-	-

## 26 Reinsurance Expenses

This includes claim expenses, reinsurance commission expenses, service fee expenses net of collected from retrocession premium.

	FY 2075-76	FY 2074-75
Gross Reinsurance claim Paid	156,889,707	109,944,543
Claim received from reinsurer	-	-
	<b>156,889,707</b>	<b>109,944,543</b>

## 27 Commission, service charge & other direct expenses

	FY 2075-76	FY 2074-75
Reinsurance commission	22,492,083	21,302,957
Service fee net	9,066,711	8,115,257
Other direct expenses	32,129,160	-
XOL premium expenses	-	-
Service fee	-	-
Broker commission & fees	-	-
Other claim	-	-
Other commission	-	-
Portofolio Withdrawals	-	-
Selection Discount	7,522,125	-
Experience Refund	24,607,036	-
	<b>63,687,954</b>	<b>29,418,214</b>

## 28 Employee benefits

Short-term employee benefits, such as salaries, paid leave, bonus and social security costs are recognized over the period in which the employees provide the related services

The company operates a number of post-retirement benefit schemes for its employees including both defined benefit and defined contribution plans

- A defined benefit scheme is a plan that defines an amount of gratuity or leave compensation benefit that an employee will receive on retirement, dependent on one or more factors such as age, years of service and salary.
- A defined contribution plan is a plan in which the company pays fixed contributions; there is no legal or constructive obligation to pay further contributions

For the defined benefits plan the company conduct periodic actuarial valuation to estimate employee obligation based on which benefit cost is charged to the statement of profit & other comprehensive income.

**The employee cost charged for the current & comparative FY as provided below:**

	FY 2075-76	FY 2074-75
Salary	867,049	1,152,064
Allowance	487,197	381,696
Dashain expneses	71,418	93,342
PF contribution	82,957	107,075
Training expenses	68,263	120,973

Dress expenses	45,842	63,445
Medical expenses	-	-
Insurance expenses	138,701	256,154
Gratuity expenses	69,205	-
Leave privilege	61,679	8,254
Other expenses	126,313	83,367
Employee bonus	18,528,597	16,880,616
	<b>20,547,220</b>	<b>19,146,987</b>

Allocation of expenses between life & non life insurance business is based on insurance premium on prorata basis

## 29 Administrative Expenses

	FY 2075-76	FY 2074-75
Lease rental expense	372,678	416,330
Electricity & water	29,565	31,349
Repair & Maintenance	-	-
Communication	19,355	37,436
Printing & Stationery	61,215	41,114
Office consumables	6,517	25,693
Transportation	85,811	73,089
Travelling expenses	-	-
Domestic	97,067	18,420
International	15,955	487,508
Insurance fee	17,985	20,367
Legal & consulting fee	444,151	185,662
Newspaper & books	12,633	29,985
Advertisement & publicity	54,030	94,254
Business promotion expenses	243,607	296,670
Guest refreshment	49,239	105,434
Gift & donation	375,325	269,523
Board Meeting fee & expenses	-	-
Meeting fee	64,954	91,262
Other expenses	21,064	12,372
Other committee expenses	-	-
Meeting fee	73,626	123,450
Other expenses	13,544	28,570
AGM expenses	54,176	142,116
Audit Fee & Expenses	-	-
Statutory Audit fee	24,758	37,388
Tax Audit fee	8,657	13,353
LFAR fee	1,731	2,671
Other fee & charges	908	4,583
Internal Audit Fee	20,777	23,955
other audit expenses	2,581	3,407

Bank Charges	16,309	19,431
Fees & charges	317,814	17,865
Courier expenses	139,275	-
Other expenses	34,221	19,993
Share issuance expenses		
Anniversary expenses	113,310	130,881
	<b>2,792,838</b>	<b>2,804,130</b>

Allocation of expenses between life & non life insurance business is based on insurance premium on prorata basis

### 30 Forex Expenses/ (Income)

	FY 2075-76	FY 2074-75
Realized Forex loss /( gain)	-	-
Unrealized Forex loss/( gain)		
	-	-

### 31 Tax Expenses

Income tax on the profit or loss for the year comprises current taxes and deferred taxes. Income tax is recognized in the income statement except to the extent that it relates to items recognized directly to equity. Current tax is the expected tax payable on the taxable income for the year using tax rates at the balance sheet date and any adjustment to tax payable in respect of previous years.

	FY 2075-76	FY 2074-75
Income Tax	74,796,369	63,302,311
Deferred Tax	(5,064,185)	-
	69,732,184	63,302,311

### 32 Accounting Classification & Fair Value

Fair value is the price that would be received to sell an asset or paid to transfer a liability in an orderly transaction between market participants at the measurement date. A fair value measurement assumes that the transaction to sell the asset or transfer the liability takes place either

In the principal market for the asset or liability or;

In the absence of the principal market, in the most advantageous market for the asset or liability.

Fair value of an asset or a liability is measured using the assumptions that market participants would use when pricing the asset or liability, assuming that market participants act in their economic best interest. When available, the Company measures the fair value of a financial instrument using quoted prices in an active market. A market is regarded as active if quoted prices are readily and regularly available and represent actual and regularly occurring market orderly transactions. A fair value measurement of a non-financial asset takes into account a market participant's ability to generate economic benefits by using the asset in its highest and best use or by selling it to another market participant that would use the asset in its highest and best use.

Company uses valuation techniques that are appropriate in the circumstances and for which sufficient data are available to measure fair value, maximising the use of relevant observable inputs and minimising the use of unobservable inputs. Valuation techniques used to measure fair value shall maximise the use of relevant observable inputs and minimise the use of unobservable inputs. Inputs to valuation techniques reasonably represent market expectations and measures of the risk-return factors inherent in the financial instrument. The Company calibrates valuation techniques and tests them for validity using prices from observable current market transactions in the same instrument or based on other available observable market data.

The best evidence of the fair value of a financial instrument at initial recognition is the transaction price, i.e. the fair value of the consideration given or received, unless the fair value of that instrument is evidenced by comparison with other observable current market transactions in the same instrument, i.e. without modification or repackaging, or based on a valuation technique whose variables include only data from observable markets.

When transaction price provides the best evidence of fair value at initial recognition, the financial instrument is initially measured at the transaction price and any difference between this price and the value initially obtained from a valuation model is subsequently recognised in the statement of profit or loss on an appropriate basis over the life of the instrument but not later than when the valuation is supported wholly by observable market data or the transaction is closed out.

Any difference between the fair value at initial recognition and the amount that would be determined at that date using a valuation technique in a situation in which the valuation is dependent on unobservable is not recognised in the statement of profit or loss immediately, but is recognised over the life of the instrument on an appropriate basis or when the instrument is redeemed, transferred or sold, or the fair value becomes observable. Assets and long positions are measured at a bid price; liabilities and short positions are measured at an asking price. Fair values reflect the credit risk of the instrument and include adjustments to take account of the credit risk of the Company and the counter party where appropriate. Fair value estimates obtained from models are adjusted for any other factors, such as liquidity risk or model uncertainties; to the extent that the Company believes a third-party market participant would take them into accounting pricing a transaction.

Financial assets and liabilities based on the accounting classification with their carrying values and fair values are tabulated below.

As at 31 Ashadh 2076					
	Fair value through profit or loss	Fair value through other	Amortized cost	Total carrying amount	Fair value
	Rs.	Rs.	Rs.	Rs.	Rs.
Financial assets					
Investment in Quoted Shares		-		-	-
Investment in Unquoted Shares & Mutual funds		-		-	-
Investment in Bond, securities & debentures			400,000,000	400,000,000	400,000,000
Reinsurance receivables			113,769,007	113,769,007	113,769,007
Other Insurance receivables			338,359,203	338,359,203	338,359,203
<b>Total</b>	-	-	<b>852,128,210</b>	<b>852,128,210</b>	<b>852,128,210</b>
Financial liabilities					
Reinsurance payables			9,858,584	9,858,584	9,858,584
Other financial liabilities			22,102,809	22,102,809	22,102,809
<b>Total</b>	-	-	<b>31,961,393</b>	<b>31,961,393</b>	<b>31,961,393</b>



As at 32 Ashadh 2075					
	Fair value through profit or loss	Fair value through other comprehensive income	Amortized cost	Total carrying amount	Fair value
	Rs.	Rs.	Rs.	Rs.	Rs.
Financial assets					
Investment in Quoted Shares		-		-	-
Investment in Unquoted Shares & Mutual funds					
Investment in Bond, securities & debentures			340,000,000	340,000,000	340,000,000
Reinsurance receivables			151,924,700	151,924,700	151,924,700
Other Insurance receivables			85,901,262	85,901,262	85,901,262
Total	-	-	577,825,962	577,825,962	577,825,962
Financial liabilities					
Reinsurance payables			24,387,869	24,387,869	24,387,869
Other financial liabilities			4,838,348	4,838,348	4,838,348
Total	-	-	29,226,217	29,226,217	29,226,217

### 33 Determination of fair value and fair value hierarchy

Valuation of fair value of financial instruments.

Determination of fair values of financial assets and financial liabilities recorded on the statement of financial position for which there is no observable market price are determined using a variety of valuation techniques that include the use of mathematical techniques. The inputs to these models are derived from observable market data where possible, but if this is not available, judgment is required to establish their fair values.

The Company uses the hierarchy for determining and disclosing the fair value of financial instruments by valuation technique as mentioned in note 3.3

#### Fair value measurement

The following table analyses financial assets measured at fair value at the reporting date, by the level in the fair value hierarchy into which the fair value measurement is categorised.

As at 31 Ashadh 2076				
	Level 1	Level 2	Level 3	Total
Financial assets at fair value through OCI				
Quoted equities	-	-	-	-
Unquoted equities	-	-	-	-
Mutual funds	-	-	-	-
			-	-
Financial assets at fair value through PL				-
Quoted equities	-	-	-	-
Unquoted equities	-	-	-	-
Quoted mutual funds	-	-	-	-
<b>Total</b>	-	-	-	-

As at 32 Ashadh 2075				
	Level 1	Level 2	Level 3	Total
Financial assets at fair value through OCI				
Quoted equities	-	-	-	-
Unquoted equities	-	-	-	-
Mutual funds	-	-	-	-
Financial assets at fair value through PL				-
Quoted equities	-	-	-	-
Unquoted equities	-	-	-	-
Quoted mutual funds	-	-	-	-
<b>Total</b>	-	-	-	-

### 34 Related Party Disclosure

Identification of the related party transactions

Following has been identified as related parties of Nepal Reinsurance Company

1. The Government of Nepal - which is the principal owner of the company (please refer share capital note )
2. Directors of the company
3. Key Management Personnel of the company - all personnel above level 11 and above are considered to influence management decision of the company.
4. Relatives of directors and key management personnel

#### Relationship

The maximum company shareholding is by Government of Nepal which owns 43.550% of the company's shares, 56.45% of shares is owned by local insurance & limited companies.

Relationship	Related Parties
Major Shareholder	Government of Nepal
	Surya Life Insurance Co. Ltd
	Nepal Life Insurance Co. Ltd
	LIC Insurance Co. Ltd
	National Life Insurance Co. Ltd
	Guras Life Insurance Co. Ltd
	Asian Life Insurance Co. Ltd
	Prime Life Insurance Co. Ltd
	Rastriya Beema Sansthan

#### ii) Other related party transactions

Particulars	Transactions for the year		Outstanding receivable/ (payable)	
	Current year	Previous year	Current year	Previous year
	2075-76	2074-75	2075-76	2074-75
Substantial Shareholder				
Surya Life Insurance Co. Ltd	34,954,771	33,929,067	(9,516,636)	10,616,799
Nepal Life Insurance Co. Ltd	54,658,091	23,036,493	7,757,759	23,036,493
LIC Insurance Co. Ltd	34,713,589	17,698,358	3,581,372	-
National Life Insurance Co. Ltd	26,776,176	13,190,099	788,363	1,860,215
Guras Life Insurance Co. Ltd	27,579,879	44,121,461	-341,947	20,853,910

Terms and conditions of transactions with related parties

Outstanding balances at the year-end are unsecured and interest free. There have been no guarantees provided or received for any related party receivables or payables. For the year ended 16th July 2019, the Company has not recorded any impairment of receivables relating to amounts owed by related parties

**iii) Directors and Key Management Personnel**

As company carried both non-life & life portfolio where non-life portfolio is substantially high, director & key management personnel related expenses has been disclosed in non-life financial statements.

## 35 Financial Risk Management

The company discloses information that enables users of its financial statements to evaluate the nature and extent of risks arising from financial instruments to which the company is exposed at the end of the reporting period.

The disclosures focus on the risks that arise from financial instruments and how they have been managed. These risks typically include credit risk, liquidity risk & market risk.

On the qualitative disclosure part company disclose as below:

- i) The exposures to risk and how they arise;
- ii) Its objectives, policies and processes for managing the risk and the methods used to measure the risk; and
- iii) Any changes in (a) or (b) from the previous period.

The quantitative disclosure includes exposure to risk at the reporting date.

**a) Credit risk**

The Company has disclosed by class of financial instrument;

- i) The amount that best represents its maximum exposure to credit risk at the end of the reporting period without taking account of any collateral held or other credit enhancements.
- ii) Information about the credit quality of financial assets that are neither past due nor impaired.

**b) Liquidity risk**

The company has disclosed:

- i) A maturity analysis for financial liabilities that shows the remaining contractual maturities; and
- ii) A description of how it manages the liquidity risk inherent in (a).

### 35.1 Credit Risk

Credit risk is counter-party default risk, and includes the risk of failure of financial institution with which the company has placed deposits/ investments to meet obligations, and the failure of reinsurers to meet claims when they fall due. It also includes the risk of default by policyholders on premium receivable, and failure of employees to meet loans provided by the company. In addition to strict limits on single counterparty exposure, the Company follows a prudent credit policy which limits its investments to high grade corporate credit in line with the Nepal Re Policy, and above the regulatory minimum criteria, single counter-party exposure is monitored on a monthly basis by the risk officer, and any deviations require special approval. The Company's investment approach is also guided and monitored by Management.

Credit risk to external reinsurers appears when insurance risk exposures are transferred by the company to external reinsurance companies to mitigate insurance risk. Potential losses can arise either due to non-recoverability of reinsurance receivables already present of default on benefits that are under reinsurance treaties in force. The Company's exposure to reinsurance risk is minimal, as majority of the reinsurance is placed to reinsurer with strong credit rating.

### 35.2 Credit Risk Exposure on Assets

31 Ashadh 2076				
Financial Instruments	Government Guarantee	Commercial Banks	Other Institution	Total NRs
Fixed Deposit		400,000,000		400,000,000
Insurance Recoverable			113,769,007	113,769,007
Other financial assets			338,335,747	338,335,747
<b>Total</b>	-	<b>400,000,000</b>	<b>452,104,754</b>	<b>852,104,754</b>

32 Ashadh 2075				
Financial Instruments	Government Guarantee	Commercial Banks	Other Institution	Total NRs
Fixed Deposit		340,000,000		340,000,000
Recoverable			151,924,700	151,924,700
Other financial assets			85,901,262	85,901,262
<b>Total</b>	-	<b>340,000,000</b>	<b>237,825,962</b>	<b>577,825,962</b>

### 35.3 Liquidity Risk of Debt Instruments

Liquidity risk is the risk that an entity will encounter difficulty in meeting obligations associated with financial instruments. The table below summarizes the maturity profile of the financial assets of the company based on their market value. The Company maintains a portfolio of highly marketable securities that can be easily liquidated in the event of an unforeseen interruption of cash flow. Some of the specific actions by the company to mitigate the liquidity risk are shown below:

Cash outflows identified in advance are matched through short term deposits.

The Company maintains a foreign currency bank account which can be liquidated in the event of unexpected cash outflows.

#### Maturity Analysis of Financial Assets & liabilities at 31 Ashadh 2076

Financial assets/liabilities	0-6 months	6-12 months	1-2 years	Over 2 years	No stated maturity	Total
Financial assets						-
Amortized cost						-
Fixed deposit		340,000,000	60,000,000			400,000,000
Government bond						-
Reinsurance receivables	76,978,040	27,329,069	9,461,898			113,769,007
Other Financial Assets		338,335,747				338,335,747
Cash and cash equivalent	17,569,709					17,569,709
<b>Total</b>	<b>94,547,749</b>	<b>705,664,816</b>	<b>69,461,898</b>	-	-	<b>869,674,463</b>
						-
Financial liabilities						-
Reinsurance payable	9,858,584					9,858,584
Other financial liabilities		22,102,809				22,102,809
<b>Total</b>	<b>9,858,584</b>	<b>22,102,809</b>	-	-	-	<b>31,961,393</b>

#### Maturity Analysis of Financial Assets 32 Ashadh 2075

Financial assets/liabilities	0-6 months	6-12 months	1-2 years	Over 2 years	No stated maturity	Total
Financial assets						
Amortized cost						-
Fixed deposit			340,000,000			340,000,000
Government bond						-
Reinsurance receivables	151,554,209	370,491				151,924,700
Other Financial Assets		85,901,262				85,901,262
Cash and cash equivalent	33,868,262					33,868,262
<b>Total</b>	<b>185,422,471</b>	<b>86,271,753</b>	<b>340,000,000</b>	<b>-</b>	<b>-</b>	<b>611,694,224</b>
Financial liabilities						
Reinsurance payable	24,387,869					24,387,869
Other financial liabilities						-
<b>Total</b>	<b>24,387,869</b>	<b>-</b>	<b>-</b>	<b>-</b>	<b>-</b>	<b>24,387,869</b>

### 35.4 Interest Rate Risk

Interest rate risk is the risk of interest rate volatility adversely affecting the market value of the investment portfolio. In an increasing interest rate environment, there will be a drop in the value of treasury bills and bonds when they are marked- to – market,

The company monitors its interest rate risk on a monthly basis by analyzing the movement in the interest rate-sensitive asset duration, the allocation to interest- rate sensitive assets, and the sensitivity of interest rate movements on the solvency margin.

Interest rate risk is constantly reviewed and to monitored market investment

## Reconciliation of Statement of Financial Position

### Life Division

	FY 2075-76				FY 2074-75		
	Notes	NFRS	Difference	GAAP	NFRS	Difference	GAAP
Property, plant & equipments		-			-		
Intangibles		-			-		
Financial Assets though OCI		-			-		
Financial Assets though P/L		-			-		
Financial Assets at Amortized Cost		400,000,000		400,000,000	340,000,000		340,000,000
Other Financial Assets		-			-		
Insurance Receivables		113,769,007		113,769,007	151,924,700		151,924,700
Other Receivables	1	338,359,203	333,072	338,026,131	85,901,262		85,901,262
Tax Assets		-	-		-		
Deferred Tax Assets	2	5,064,185	5,064,185	-	-		
Cash & Cash Equivalent		17,569,709	-	17,569,709	33,868,262		33,868,262

<b>Total Assets</b>		<b>874,762,104</b>	<b>5,397,257</b>	<b>869,364,846</b>	<b>611,694,225</b>	<b>-</b>	<b>611,694,225</b>
Shareholder's funds		-	-		-		
Equity Shares		-	-		-		
Retained Earning	3	330,807,863	(5,064,187)	335,872,050	216,380,072		216,380,074
Insurance Fund		-	-		-		
Catastrophic Reserve		71,663,226	-	71,663,226	34,344,110		34,344,110
Other Reserves	4	10,461,441	10,461,441		-		
<b>Total Shareholder's Funds</b>		<b>412,932,531</b>	<b>5,397,254</b>	<b>407,535,277</b>	<b>250,724,181</b>	<b>-</b>	<b>250,724,183</b>
Liabilities							
Tax Liabilities		167,150,545	-	167,150,545	100,154,655		100,154,655
Deferred Tax Liabilities		-	-		-		
Insurance Contract Liabilities		244,189,038	-	244,189,038	214,708,555		214,708,555
			-				
Reinsurance payables		9,858,584	-	9,858,584	24,387,869		24,387,869
Employee benefits		-	-		-		
Other liabilities		22,102,809	-	22,102,809	4,838,348		4,838,348
Provisions		18,528,597	-	18,528,597	16,880,616		16,880,616
			-				
<b>Total Liabilities</b>		<b>461,829,573</b>	<b>-</b>	<b>461,829,573</b>	<b>360,970,043</b>	<b>-</b>	<b>360,970,042</b>
<b>Total liabilities and shareholder's equity</b>		<b>874,762,104</b>	<b>5,397,255</b>	<b>869,364,849</b>	<b>611,694,225</b>	<b>-</b>	<b>611,694,225</b>

#### Other Receivable

Amount of difference is due to apportion of gratuity & leave expenses from non life division and adjustment of same amount in receivables.

#### Deferred Tax Assets

Deferred tax arises due to computation on carrying value of employee bonus of earlier years.

#### Retained Earning

Increment in retained earning is compensated by transfer of excess net profit to regulatory reserve.

#### Other Reserves

Other reserve is created by transfer of excess net profit for regulatory reserve & deferred tax reserve.

## Reconciliation of Statement of Profit and loss

### Life Division

	Notes	FY 2075-76			FY 2074-75		
		NFRS	Difference	GAAP	NFRS	Difference	GAAP
Gross written premium		453,335,542	-	453,335,542	405,762,833	-	405,762,833
Ceded written premium		-	-		-	-	
			-			-	
<b>Net Written Premium</b>		<b>453,335,542</b>	<b>-</b>	<b>453,335,542</b>	<b>405,762,833</b>	<b>-</b>	<b>405,762,833</b>
			-			-	

			-			-	
Other Revenue		-	-		-	-	
Commission income		-	-		-	-	
Investment income		52,003,193	-	52,003,193	37,117,268	-	37,117,268
Other Insurance related income		-	-		-	-	
Provision written off		-	-		-	-	
			-			-	
<b>Total Revenue</b>		<b>505,338,735</b>	<b>-</b>	<b>505,338,735</b>	<b>442,880,101</b>	<b>-</b>	<b>442,880,101</b>
			-			-	
Claim benefits paid		156,889,707	-	156,889,707	109,944,543	-	109,944,543
Claim ceded to reinsurer		-	-		-	-	
Net Benefits & claims		156,889,707	-	156,889,707	109,944,543	-	109,944,543
Change in insurance liability		29,480,483	-	29,480,482	70,558,526	-	70,558,526
Commission expenses		22,492,083	-	22,492,083	21,302,957	-	21,302,957
Other insurance related expenses		32,129,160	-	32,129,160	-	-	-
Service fee expenses		9,066,711	-	9,066,711	8,115,257	-	8,115,257
Personnel expenses	1	20,547,220	(309,652)	20,856,872	19,146,987	-	19,146,987
Administrative expenses	2	2,792,838	(23,420)	2,816,258	2,804,130	-	2,804,130
Finance Cost		-	-		-	-	
Forex loss/ (gain)		-	-		-	-	
Loss on sale of FA		-	-		-	-	
Impairment losses		-	-		-	-	
Depreciation & amortization		-	-		-	-	
<b>Total benefit claim paid &amp; other expenses</b>		<b>273,398,201</b>	<b>(333,071)</b>	<b>273,731,273</b>	<b>231,872,400</b>	<b>-</b>	<b>231,872,399</b>
<b>Profit before tax</b>		<b>231,940,534</b>	<b>333,071</b>	<b>231,607,462</b>	<b>211,007,701</b>	<b>-</b>	<b>211,007,701</b>
<b>Tax expenses</b>	<b>3</b>	<b>69,732,184</b>	<b>(5,064,185)</b>	<b>74,796,369</b>	<b>63,302,311</b>	<b>-</b>	<b>63,302,311</b>
			-		-	-	
<b>Net Profit For the Year</b>		<b>162,208,350</b>	<b>5,397,256</b>	<b>156,811,093</b>	<b>147,705,390</b>	<b>-</b>	<b>147,705,391</b>

### Notes

#### Personnel expenses

Actuarial remeasurement of current cost & interest cost related to gratuity & leave has been apportioned to life & non-life division based on premium.

#### Administrative expenses

Apportioned of communication expenses to personnel expenses

#### Tax expenses

Deferred tax recognized on employee bonus carrying value.

**Statement of Financial Position**  
**Non-Life Insurance Business**  
**As at 31 Ashadh 2076**  
**Nepal Re-Insurance Company Limited**  
 Thapathali, Kathmandu

Assets	Notes	Ashadh 31, 2076	Ashadh 32, 2075
Property, plant & equipments	4	532,372,354	531,332,007
Intangibles	5	1,635,587	77,496
Financial Assets			
Financial Assets through OCI	6.1	593,004,968	264,939,129
Financial Assets through P/L	6.2	-	-
Financial Assets at Amortized Cost	6.3	10,920,100,637	8,590,000,000
Financial & other Assets	7	112,119,589	102,562,542
Insurance receivables	8	3,480,336,088	1,928,553,025
Other receivables	9	135,155,049	89,755,863
Tax assets	10	1,229,368,804	989,459,776
Deferred tax assets	11	5,681,440	11,619,269
Cash & cash equivalent	12	249,978,412	88,586,494
<b>Total Assets</b>		<b>17,259,752,927</b>	<b>12,596,885,601</b>
Shareholder's Funds			
Equity shares	13	8,400,000,000	7,177,500,000
Retained earning	14	1,063,109,651	860,077,247
Insurance fund	15	1,471,270,940	1,113,640,980
Catastrophic reserve	15	441,293,984	314,582,093
Other reserves	15	466,520,500	436,453,395
<b>Toal Shareholder's Funds</b>		<b>11,842,195,075</b>	<b>9,902,253,715</b>
Liabilities			
Deferred tax liabilities	11	-	-
Insurance contract liabilities	16	3,780,718,916	2,027,777,680
Reinsurance payables	17	636,414,762	224,831,567
Employee benefits	18	2,477,212	5,051,762
Other liabilities	19	758,485,319	284,680,488
Loan & borrowings	20	100,000,000	-
Provisions	21	139,461,642	152,290,390
<b>Total Liabilities</b>		<b>5,417,557,852</b>	<b>2,694,631,887</b>
<b>Total liabilities and shareholder's funds</b>		<b>17,259,752,927</b>	<b>12,596,885,601</b>

Notes 4 to 38 form an integral part of financial statements.

For and on behalf of the Board of Directors of Nepal Reinsurance Company Ltd



**Statement of Profit or Loss**  
**Non-Life Insurance Business**  
For the period ended 31 Ashadh 2076  
**Nepal Re-Insurance Company Limited**  
Thapathali, Kathmandu

	Notes	Ashadh 31, 2076	Ashadh 32, 2075
Gross written premium	22	6,825,091,593	3,829,551,638
Ceded written premium	23	960,378,119	910,930,187
<b>Net Written Premium</b>		<b>5,864,713,474</b>	<b>2,918,621,452</b>
<b>Other Revenue</b>			
Commission income	24	268,006,328	319,532,761
Investment income	25	1,033,210,600	745,839,858
Other insurance related income	26	471,324,786	233,155,954
Provision written off		-	-
<b>Total revenue</b>		<b>7,637,255,188</b>	<b>4,217,150,024</b>
Gross benefit & claim paid	27	2,183,671,754	1,380,801,463
Claim ceded to reinsurer	27	636,605,247	429,811,408
<b>Net Benefits &amp; claims</b>		<b>1,547,066,507</b>	<b>950,990,055</b>
Change in insurance contract liabilities	13	1,752,941,236	218,312,962
Commission expenses	28	2,036,200,197	1,193,403,004
Other insurance related expenses	28	992,099,818	434,816,464
Service fee expenses	28	58,647,135	29,186,215
Personnel expense	29	116,604,233	122,427,186
Administrative expenses	30	42,696,230	27,232,655
Finance cost		2,133,168	12,220
Forex gain /(loss)	31	3,298,639	-
Loss/(gain) on sale of assets		-	(116,321)
Depreciation & amortization	4 & 5	5,126,811	3,751,042
<b>Total benefit claim paid &amp; other expenses</b>		<b>6,556,813,974</b>	<b>2,980,015,482</b>
<b>Profit before tax</b>		<b>1,080,441,214</b>	<b>1,237,134,543</b>
<b>Tax expenses</b>	<b>32</b>	<b>325,945,318</b>	<b>377,196,376</b>
<b>Net profit for the year</b>		<b>754,495,896</b>	<b>859,938,167</b>

BEPS	37	9.27	17.16
DEPS		9.27	17.16

Notes 4 to 38 form an integral part of financial statements.

For and on behalf of the Board of Directors of Nepal Reinsurance Company Ltd

Statement of Other Comprehensive Income  
Non-Life Insurance Business  
For the period ended 31 Ashadh 2076  
**Nepal Re-Insurance Company Limited**  
Thapathali, Kathmandu

	Ashadh 31, 2076	Ashadh 32, 2075
Net income	754,495,896	859,938,167
Will not be reclassifiable to statement of profit or loss		
Actuarial gain /(loss)	(416,880)	(18,848)
Revaluation on PPE	-	23,820,500
Fair value changes in investment	1,365,839	(20,162,855)
Income tax related to component of OCI	(284,688)	6,043,202
Income tax related to component of OCI of investment fair value changes	3,400,322	-
Will be reclassified subsequently to profit or loss		
Unrealised gains and losses on investments		
Exchange gain/ loss of foreign operation		
Income tax related to component of OCI		
Other comprehensive Income	4,064,593	9,681,999
Total Comprehensive Income for the year, net of tax	758,560,489	869,620,166
Attributable to Non controlling Interest		-
<b>Attributable to Shareholders of Nepal Re</b>	<b>758,560,489</b>	<b>869,620,166</b>

For and on behalf of the Board of Directors of Nepal Reinsurance Company Ltd

**Statement of Cash Flow**  
Non-Life Insurance Business  
For the period ended Ashad 31, 2076  
**Nepal Re-Insurance Company Limited**  
Thapathali, Kathmandu

<b>Operating Activities</b>	<b>Ashadh 31, 2076</b>	<b>Ashadh 32, 2075</b>
Net profit for the year	754,495,896	859,938,167
Adjustment:		
Provision for tax	353,830,983	373,641,059
Deferred tax	(27,885,664)	3,555,316
Depreciation	5,126,811	3,751,042
Investment income	(1,033,210,600)	(745,839,858)
Provision writeroff	-	-
Tax Paid	(593,740,010)	(871,692,507)
Bonus expenses	85,419,315	98,248,062
Profit on sale of assets	-	(116,321)
Bonus paid	(98,248,063)	(3,920,281)
Prior period	-	(814,047)
Actuarial remeasurement of leave	(435,728)	(248,686)
Changes in current assets & liabilities		
Employee benefit cost (vehicle scheme cost)	-	89,148
Other assets	(3,736,327)	(71,919,122)
Insurance receivables	(1,551,783,063)	(443,024,118)
Other receivables	(45,399,187)	71,854,863
Unexpired reserve expense	1,752,941,236	218,312,962
Reinsurance payables	411,583,196	(42,795,547)
Employee benefits	(2,574,550)	2,400,720
Other liabilities & provisions	473,823,678	116,723,255
Net cash flow from operating activities	480,207,922	(431,855,892)
Investing Activities		
Change in PPE	(13,545,969)	(10,492,863)
Investment in FD, debentures	(2,330,100,637)	(2,280,000,000)
Investment in Shares	(326,700,000)	(190,200,000)
Investment income	1,033,210,600	745,839,858
Net cash flow from investing activities	(1,637,136,005)	(1,734,853,005)
Financing Activities		
Contribution from capital measures	1,222,500,000	2,177,500,000
Issuance cost adjusted for share premium	(4,180,000)	-
Dividend payment	-	-
Proceeds from term debts	100,000,000	-
Repayment of long-term debts	-	-
Other changes (net)	-	-
<b>Net cash flow from financing activities</b>	<b>1,318,320,000</b>	<b>2,177,500,000</b>
Change in cash & cash equivalents for the year	161,391,917	10,791,103
Opening cash & cash equivalent	88,586,494	77,795,391
Closing cash & cash equivalent	249,978,412	88,586,494

**Statement of Changes in Equity**  
Non-Life Insurance Business  
For the period ended Ashadh 31, 2076

**Nepal Re-Insurance Company Limited**  
Thapathali, Kathmandu

Particular	Share Capital	Share Premium	Retained Earning	Insurance Fund	Catastrophic Reserves	Regulatory Reserve	Actuarial Reserve	Fair Value Reserve	Revaluation Reserve	Insurance Pool Reserve	Deferred Tax Reserve	Total
Balance as at 1, Shrawan 2074	5,000,000,000	146,349,930	528,303,389	683,851,270	213,010,923	68,522,225	(218,597)	(11,334,405)	99,309,925	118,207,505	9,131,383	6,855,133,549
Restatement of prior period expenses			-									-
Advance for right shares	2,177,500,000											2,177,500,000
Profit for the year			859,938,167									859,938,167
Transfer to regulatory reserve			(358,746)			358,746						-
Net OCI transfer			9,681,999									9,681,999
Revaluation reserve			(23,820,500)						23,820,500			-
Fair value of investment changes			20,162,855					(20,162,855)				-
Actuarial gain/(loss) transfer			18,848				(18,848)					-
Transfer to deferred tax- OCI			(6,043,202)								6,043,202	-
Transfer to deferred tax- P/L			3,555,316								(3,555,316)	-
Transfer to different fund			(531,360,880)	429,789,710	101,571,169							-
Balance as at 32 Ashadh 2075	7,177,500,000	146,349,930	860,077,247	1,113,640,980	314,582,093	68,880,971	(237,445)	(31,497,260)	123,130,425	118,207,505	11,619,269	9,902,253,714
Balance as at 1, Shrawan 2075	7,177,500,000	146,349,930	860,077,247	1,113,640,980	314,582,093	68,880,971	(237,445)	(31,497,260)	123,130,425	118,207,505	11,619,269	9,902,253,714
Adjustment of deferred tax on revaluation surplus											(36,939,128)	(36,939,128)
Advance for right shares	1,222,500,000											1,222,500,000
Profit for the year			754,495,896									754,495,896
Share insurance cost		(4,180,000)										(4,180,000)
Transfer to regulatory reserve			(39,235,976)			39,235,975.50						-
Net OCI transfer			4,064,593									4,064,593
Revaluation reserve			-						-			-
Transfer to Fair value reserve			(1,365,839)					1,365,839				-
Actuarial gain/(loss) transfer			416,880				(416,880)					-
Transfer to deferred tax- OCI			(3,115,634)								3,115,634	-
Transfer to deferred tax- P/L			(27,885,664)								27,885,664	-
Transfer to different fund			(484,341,851)	357,629,960	126,711,891							-
Balance as at 31 Ashadh 2076	8,400,000,000	142,169,930	1,063,109,651	1,471,270,940	441,293,984	108,116,947	(654,325)	(30,131,421)	123,130,425	118,207,505	5,681,440	11,842,195,075



### 3 Significant Accounting Policies

#### Basis of Measurement

The financial statements have been prepared on the historical cost basis except for the following material items in the statement of financial position.

- a) Investment property is measured at fair value.
- b) Available for sale financial assets are measured at fair value.
- c) Investments held-for-trade is measured at fair value.
- d) Derivative financial instruments are measured at fair value.
- e) Defined benefit schemes, surpluses and deficits are measured at fair value.
- f) Impairment of asset is measured at fair value and related disposal cost.
- g) Assets acquired & Liabilities assumed in a business combination are recognized at fair value.

### 4 Property, Plant & Equipment's

Property, plant and equipment (PPE) are tangible items that are held for servicing or for administrative purposes and are expected to be used for more than one year. Property, plant and equipment include office equipment, furniture and fixtures and motor vehicles.

#### Basis of recognition

Property, plant and equipment are recognised if it is probable that future economic benefits associated with the asset will flow to the Company and cost of the asset can be measured reliably.

#### Measurement

An item of property, plant and equipment that qualifies for recognition as an asset is initially measured at its cost. Cost includes expenditure that is directly attributable to the acquisition of the asset and cost incurred subsequently to add to or replace a part of it. the cost of self constructed assets includes the cost of materials and direct labour, any other costs directly attributable to bringing the asset to a working condition for its intended use and the costs of dismantling and removing the items and restoring at the site on which they are located. Purchased software that is integral to the functionality of the related equipment is capitalised as a part of computer equipment.

The company applies cost model approach for subsequent recognition other than freeholds property which are recognized following revaluation approach.

#### Repairs and maintenance

Repairs and maintenance are charged to the statement of profit or loss during the financial period in which they are incurred. Cost of major renovations is included in the carrying amount of the assets when it is probable that future economic benefits in excess of the most recently assessed standard of performance of the existing assets will flow to the Company and the renovation replaces an identifiable part of the asset. Major renovations are depreciated during the remaining useful life of the related a

#### Depreciation

Depreciation is calculated using the straight-line method to write down the cost of property, plant and equipment to their residual values over their estimated useful lives. Depreciation charge begins when an assets is available for use. The estimated useful lives are as follows;

Assets Type	Sub-Classification	Useful life (Years)
Building	RCC Frame Structure	50
	Load bearing structure (brick/stone) -Official Purpose	25
	Metal Structure	15
	Garage/ Shelter	15
	Compound Wall	15
Plant & Machinery	Air- conditioner	10
	Generator	7
	Others P & M	7
Furniture & Fixtures	Furniture and Fixtures-Wooden	7
	Furniture & fixtures- Steel, Aluminum	5
	Others	7
Computer & Accessories	Computer	5
	Laptop and electronics	5
	Scanner	5
	Server & others	5
	Printer	5
Office Equipment's	Electric equipment's	5
	Other equipment's	5
Motor	Car, jeep , bus, motorcycle	10
	Tricycle, cycle & others	5
Leasehold	Leasehold assets	Over the period of lease
Intangible Assets	Intangible Assets	5

### De-recognition

Carrying amount of an item of property, plant and equipment is derecognised on disposal or when no future economic benefits are expected from it. Gain or loss arising from the de-recognition of an item of property, plant and equipment is included in the statement of profit or loss when the item is de-recognised.

Explanatory notes										
Cost	Freehold Property	Building	Furniture & Fixture	Office Equipments	Computers & Accessories	Vehicle	Leasehold	Work in Progress	Total	
31st Ashad 2074	482,365,125	2,268,389	1,057,587	2,020,762	1,865,873	12,180,696	7,952,748	-	509,711,179	
Addition for the year	-	-	382,124	316,065	892,269	8,405,431	-	496,974	10,492,863	
Disposal	-	-	(471,549)	(373,565)	-	(307,241)	(685,431)	-	(1,837,785)	
Fair value adjustment	23,820,500	-	-	-	-	-	-	-	23,820,500	
Transfer of scheme vehicle	-	-	-	-	-	(1,895,120)	-	-	(1,895,120)	
32 Ashadh 2075	506,185,625	2,268,389	968,163	1,963,262	2,758,141	18,383,765	7,267,317	496,974	540,291,636	
Opening	506,185,625	2,268,389	968,163	1,963,262	2,758,141	18,383,765	7,267,317	496,974	540,291,636	
Addition	-	-	79,234	333,223	923,736	9,819,720	490,056	-	11,645,969	
Disposal	-	-	-	-	-	-	-	-	-	
Fair value adjustment	-	-	-	-	-	-	-	-	-	
Transfer of scheme vehicle	-	-	-	-	-	(5,820,720)	-	-	(5,820,720)	
31 Ashadh 2076	506,185,625	2,268,389	1,047,397	2,296,485	3,681,878	22,382,765	7,757,372	496,974	546,116,885	
Amortization & Impairment	-	-	-	-	-	-	-	-	-	
31st Ashad 2074	-	133,410	550,280	1,013,097	892,664	2,296,155	1,371,299	-	6,256,905	
Opening	-	133,410	550,280	1,013,097	892,664	2,296,155	1,371,299	-	6,256,905	
Addition	-	151,640	143,232	309,640	459,240	1,204,013	1,457,445	-	3,725,210	
Disposal	-	-	(261,727)	(214,561)	-	(149,934)	(396,265)	-	(1,022,486)	
Adjustment	-	-	-	-	-	-	-	-	-	
32 Ashadh 2075	-	285,051	431,785	1,108,177	1,351,903	3,350,234	2,432,479	-	8,959,629	
Opening	-	285,051	431,785	1,108,177	1,351,903	3,350,234	2,432,479	-	8,959,629	
Addition	-	150,843	150,281	388,267	502,155	2,059,692	1,533,664	-	4,784,902	
Disposal	-	-	-	-	-	-	-	-	-	
Adjustment	-	-	-	-	-	-	-	-	-	
31 Ashadh 2076	-	435,894	582,066	1,496,443	1,854,058	5,409,926	3,966,144	-	13,744,531	
Carrying value 32 Ashadh 2075	506,185,625	1,983,338	536,378	855,085	1,406,238	15,033,531	4,834,838	496,974	531,332,007	
Carrying value 31 Ashadh 2076	506,185,625	1,832,495	465,331	800,042	1,827,820	16,972,839	3,791,229	496,974	532,372,354	

## 5 Intangible Assets

### Basis of recognition

An intangible asset is recognised if it is probable that future economic benefits that are attributable to the asset will flow to the Company and the cost of the asset can be measured reliably.

Software acquired by the Company is initially measured at cost and subsequently stated at cost less accumulated amortisation and accumulated impairment losses, if any.

### Subsequent expenditure

Subsequent to initial recognition, the intangible asset is carried at cost less accumulated amortisation and accumulated impairment losses.

Subsequent expenditure on software assets is capitalised only when it increases the future economic benefits embodied in the specific asset to which it relates. All other expenditure is expensed as incurred.

### Amortisation

Intangible assets are amortised on a straight line basis over the period of services to be rendered. Amortisation is recorded in the statement of profit or loss.

Intangible assets with finite lives are amortised over the useful economic life. Amortisation period and the amortisation method for an intangible asset with a finite useful life are reviewed at least at each financial year end. Changes in the expected useful life or the expected pattern of consumption of future economic benefits embodied in the asset are accounted for by changing the amortisation period or method, as appropriate, and they are treated as changes in accounting estimates.

Amortisation expense on intangible assets with finite lives is recognised in the statement of profit or loss in the expense category consistent with the function of the intangible asset.

Asset Class	Useful Life	Amortisation Method
Computer software	5 Years	SLM

### De-recognition

An intangible asset is de-recognised on disposal or when no future economic benefits are expected from it. The gain or loss arising from the de-recognition of such intangible assets is included in the statement of profit or loss when the item is de-recognised.

### Impairment

An impairment review is performed whenever there is an indication of impairment. When the recoverable amount is less than the carrying value, an impairment loss is recognised in the statement of profit or loss.

### Explanatory notes

Intangibles		
	31 Ashadh 2076	32 Ashadh 2075
Acquisition cost		
Opening	183,450	183,450
Addition	1,900,000	-
Disposal	-	-
Adjustment	-	-
Total	2,083,450	183,450
Amortization & Impairment		
Opening	105,954	80,122
Amortization charge for the year	341,909	25,832



Disposal	-	-
Total	447,863	105,954
Carrying Value	1,635,587	77,496

Intangible assets represent accounting software, Tally ERP and website development expenditure which has been amortized over the period of five years.

## 6 Financial Instrument

The company has elected to classify financial instrument complying NFRS 9 Financial Instruments as the new accounting policies provide more reliable and relevant information for users to assess the amounts, timing and uncertainty of future cash flows.

### Financial Assets Classification

The company classifies its financial assets in the following measurement categories:

- a) Those to be measured subsequently at fair value
  - i) through other comprehensive income, or
  - ii) through profit or loss
- b) Those to be measured at amortized cost.

### 6.1 Financial assets at fair value through other comprehensive income

Explanatory notes		
Particular	FY 2075-76	FY 2074-75
Quoted Equities	75,744,968	74,739,129
Unquoted Equities	496,900,000	170,200,000
Mutual Funds	20,360,000	20,000,000
	593,004,968	264,939,129

#### a) Quoted Equity Shares

	FY 2075-76		FY 2074-75	
	Carrying Value	Fair Value	Carrying Value	Fair Value
Nepal Investment Bank Limited	10,236,232	14,394,984	10,236,232	14,596,605
Citizen Bank International	84,481,957	46,371,584	84,481,957	47,154,924
Taragaun Regency Hotel	11,518,200	14,978,400	11,518,200	12,987,600
	106,236,389	75,744,968	106,236,389	74,739,129
		<b>(1,005,839)</b>		

#### b) Unquoted Equity & preference Shares

	FY 2075-76		FY 2074-75	
	Carrying Value	Fair Value	Carrying Value	Fair Value
Insurance promotion committee	200,000	200,000	200,000.00	200,000.00
Care Rating Nepal Ltd.	2,500,000	2,500,000	2,500,000.00	2,500,000.00
Nepal Infrastructure Development Bank	494,200,000	494,200,000	167,500,000	167,500,000
	<b>496,900,000</b>	<b>496,900,000</b>	<b>170,200,000</b>	<b>170,200,000</b>

### c) Quoted Mutual Fund

	FY 2075-76		FY 2074-75	
	Carrying Value	Fair Value	Carrying Value	Fair Value
Citizen Bank Mutual Fund	20,000,000	20,360,000	20,000,000	20,000,000
	20,000,000	20,360,000	20,000,000	20,000,000

### 6.2 Fair value through profit or loss:

			FY 2075-76	FY 2074-75
Quoted Equities				
Unquoted Equities				
Mutual Funds				
			-	-
Quoted Equities				
	FY 2075-76		FY 2074-75	
	Carrying value	Fair value	Carrying value	Fair value
Investment in corporate shares				
Other investment				
	-	-	-	-

### 6.3 Financial assets at amortized cost

Particular	FY 2075-76	FY 2074-75	
Government Securities	300,000,000	300,000,000	
Investment in debenture/ bond	865,030,000	365,000,000	
Commercial Banks Fixed Deposits	9,065,000,000	7,875,000,000	
Development Banks Fixed Deposits	690,000,000	50,000,000	
Other FI	70,637	-	
	10,920,100,637	8,590,000,000	
Types of bond & maturity			
	Investment Date	Maturity Date	Interest
Government Securities (Nepal Rastra Bank)	2072.03.11	2082.03.11	2.99%
Commercial Bank debenture (NIC Asia Bank Ltd.)	2074.09.17	2081.09.17	9.0%
Global IME Bank 10.25% Debenture 2080-081	2075.12.28	2081.12.28	10.25%
Nepal Bangladesh Bank Debenture 2085	2076.03.19	2085.03.19	10.25%
Nepal Investment Bond 2082	2076.03.04	2082.03.04	10.50%
NMB Bank 10% Debenture 2085	2075.12.25	2085.12.25	10.00%
SBL 10.5% Debenture 2082	2075.09.29	2082.09.29	10.50%
Sunrise Bank Debenture 2080	2076.01.31	2080.01.31	10.00%

All fixed deposit original documents has been earmarked with Beema Samiti as per the directives.

## 7. Financial & other Assets

Other financial assets includes financial assets other than the above normal classification of financial assets measured at amortized cost, fair value through profit or loss and fair value through other comprehensive income. This is stated at net of any impairment recognized.

	FY 2075-76	FY 2074-75
Advance payment	67,814	44,157
Employee advance	173,193	120,637
Deposits	613,434	613,434
Gold & coins	169,500	169,500
Other advance	1,026,243	76,526,000
Employee vehicle loan	1,024,003	267,585
Employee home loan	5,619,475	-
Unwinding finance Cost	397,276	106,193
Deferred employee benefits (vehicle)	5,739,846	1,408,537
Deferred employee benefits (home loan)	7,756,371	-
<b>Loss &amp; premium reserve</b>	<b>89,532,435</b>	<b>23,306,500</b>
	<b>112,119,589</b>	<b>102,562,542</b>

## 8 Insurance Receivables

Insurance receivables includes amount receivable related to insurance businesses such as due from other insurance companies, due from reinsurers.

Reinsurance receivables are recognised when due and measured on initial recognition at the fair value of the consideration received or receivable.

Reinsurance assets are derecognised when the contractual rights are extinguished or expire or when the contract is transferred to another party.

Reinsurance assets are reviewed for impairment at each reporting date or more frequently when an indication of impairment arises during the reporting year. Impairment occurs when there is objective evidence as a result of an event that occurred after initial recognition of the reinsurance asset that the Company may not receive all outstanding amounts due under the terms of the contract and the event has a reliably measurable impact on the amounts that the Company will receive from the reinsurer. The impairment loss is recorded in the statement of profit or loss.

	FY 2075-76	FY 2074-75
Retrocession receivables	3,480,336,088	1,928,553,025
Impairment		
	<b>3,480,336,088</b>	<b>1,928,553,025</b>

As insurance receivables are recoverable within normal operating period and confirmation of same has been duly received. Recoverable are settled on transaction basis on quarterly due to which management doesn't expect any credit loss in regard.

## 9 Other Receivables

Includes receivables other than reinsurance receivables that are measured at amortized cost. Indication of impairment is reviewed at each reporting date, any impairment is charged to statement of profit or loss.

	FY 2075-76	FY 2074-75
Other receivables	2,550	-

Investment Income Receivables	135,152,499	89,755,863
Impairment	-	
	<b>135,155,049</b>	<b>89,755,863</b>

## 10 Tax Assets/ Liabilities

Tax Assets comprise of tax paid to tax Authorities in the form of advance tax and TDS recoverable, While tax liabilities is computed based on taxable profit at the rate prescribed by tax authorities. There amount has been presented on net basis.

	FY 2075-76	FY 2074-75
Advance tax & TDS recoverable	2,551,582,360	1,957,842,350
Tax Provision	(1,322,213,556)	(968,382,573)
	<b>1,229,368,804</b>	<b>989,459,776</b>

## 11 Deferred Tax

Deferred tax is provided using the balance sheet liability method, providing for temporary differences between the carrying amounts of assets and liabilities for financial reporting purposes and the amounts used for taxation purposes. The amount of deferred tax provided is based on the expected on realization or settlement of the carrying amount of assets and liabilities using tax rates at the balance sheet date.

A deferred tax asset is recognized only to the extent that it is probable that future taxable profits will be available against which the asset can be utilized. Deferred tax assets are reduced to the extent that it is no longer probable that the related tax benefit will be realized.

Deferred Tax	FY 2075-76	FY 2074-75
Tax base of Assets	24,260,615	21,796,893
Carrying Value of PPE	27,325,342	24,726,904
Net changes in base of depreciable assets	-3,064,727	-2,930,011
Employee benefits obligation	2,477,212	5,051,762
Fair value change in Investment	(30,131,421)	(20,162,855)
Insurance contract liabilities	3,780,718,916	2,027,777,680
Provision for bonus	98,154,916	-
Provision for forex( loss)	3,298,639	-
Revaluation of land	123,130,425	-
Tax base of liabilities		
Insurance contract liabilities	3,769,647,820	2,011,331,390
Provision for bonus (cumulative of previous years)		
Deductible/ (Taxable) Temporary difference	18,938,132	38,730,896
Tax Rate	30%	30%
Deferred Tax Assets/ (Deferred tax Liability)	5,681,440	11,619,269
Opening DTA	11,619,269	9,131,383
Charged to PL & OCI	(5,937,829)	2,487,886
Charged to SoPL	27,885,664	(3,555,316)
Charged to OCI	3,115,634	6,043,202
Adjustment in prior period OCI	(36,939,128)	-
Transferred to SOFP DTA/(DTL)	5,681,440	11,619,269

Deferred tax associated with revaluation surplus of land is computed & provided in adjustment to statement of changes in equity to provide its impact through other comprehensive income.

Change in fair value of investment which is recorded less at carrying base.

## 12 Cash & Cash Equivalent

Cash and cash equivalents comprises cash balances, call deposits and other short term highly liquid investments which are subject to an insignificant risk of changes in value. These are presented at face value.

	FY 2075-76	FY 2074-75
Cash Balance	-	-
Bank Balance	253,277,050	88,586,494
Deposit with maturity less than 90 at acquisition date	-	-
Forex loss	(3,298,638.85)	
	<b>249,978,412</b>	<b>88,586,494</b>

## 13 Share Capital

Financial instruments issued by the company are classified as equity only to the extent that they do not meet the definition of a financial liability or financial asset. The company's equity shares are classified as equity instruments.

Incremental external costs that are directly attributable to the issue of these shares are recognised in equity, net of tax based on the level of materiality.

	FY 2075-76	FY 2074-75
Authorized Share Capital of Rs. 100 each of 150,000,000 units	15,000,000,000	15,000,000,000
Issued Share Capital Rs. 100 each of 100,000,000 units	10,000,000,000	10,000,000,000
Paidup Share Capital Rs. 100 each of 50,000,000 units	5,000,000,000	5,000,000,000
Advance for right shares	3,400,000,000	2,177,500,000
	<b>8,400,000,000</b>	<b>7,177,500,000</b>

Ministry of Finance provided approval for special AGM decision made by Nepal Re-insurance Company Ltd. for change in shareholding patterns dated 2075.11.03. Share allotment & share register maintained at Office of Company Registrar at 2076.05.01.

### 13.1 Reconciliation of Shares

	FY 2075-76	FY 2074-75
Shares at 1st Shrawn	71,775,000	50,000,000
Addition advance for right Shares	12,225,000	21,775,000
Bonus Issuance		
Right Share issuance		
<b>Total Paidup &amp; advance for Shares</b>	<b>84,000,000</b>	<b>71,775,000</b>

### 13.2 Right to Ordinary Shares

All shares are fully paid and are not listed in stock exchanges, shareholders are entitled for one vote per shares at general meeting of the company.

## 14 Retained Earning

	FY 2075-76	FY 2074-75
Retained Earning	860,077,247	528,303,389
Pofit for the year	754,495,895.73	859,938,167
Deferred tax	(27,885,664.44)	3,555,316
NFRS adjustment		
Transfer to different fund	(523,577,826.80)	(531,719,626)
Revaluation reserve		
Change in Fair value of investment		
	<b>1,063,109,651</b>	<b>860,077,247</b>

## 15 Reserves

	FY 2075-76	FY 2074-75
Insurance Fund	1,471,270,940	1,113,640,980
Catashtropic Reserve	441,293,984	314,582,093
Other Reserves		
Deferred Tax Reserve	5,681,440	11,619,269
Share Premium	142,169,930	146,349,930
Regualtory Reserve	108,116,947	68,880,971
Transfer from Insurance pool	118,207,505	118,207,505
Actuarial Reserve	(654,325)	(237,445)
Fair Value Reserve	(30,131,421)	(31,497,260)
Revaluation Reserve	123,130,425	123,130,425
<b>Total-other reserve</b>	<b>466,520,500</b>	<b>436,453,395</b>

- Share premium is adjusted by share insurance cost amounting NRs 4,180,000 for the current year.
- Actuarial reserve contains actuarial gain and loss on remeasurement of DBO.
- Fair value reserve created based on active market price of quoted shares while revaluation reserve based on independent valuation of land owned by Nepal Re.

### Regulatory reserve transfer

	FY 2075-76	FY 2074-75
Net profit under NFRS (P/L)	754,495,896	859,938,167
Net profit as per GAAP	715,259,920	859,579,421
<b>Transfer to regulatory reserve</b>	<b>39,235,976</b>	<b>358,746</b>

- Regulatory Reserve  
Regulatory reserve is created based on circular issued by Beema Samiti dated 2075/06/11 reference number 2(b).
- Insurance Fund  
Insurance fund is created based on transfer of 50% of net profit for the year. Insurance fund amount represent cumulative amount & amount charged for the year. Company has presented insurance fund in line with direction of circular data 2075.06.11
- Catastrophic Reserve  
Catastrophic reserve represent amount allocated based on 10% net distributable profit for the year. Company has presented insurance fund in line with direction of circular data 2075.06.11

- iv) Actuarial Reserve  
Actuarial reserve represent actuarial remeasurement gain or loss of defined benefits obligation.
- v) Fair Value Reserve  
Changes in fair value of financial instrument routed through other comprehensive income has been presented in fair value reserve.
- vi) Revaluation Reserve  
Represent excess of valuation to that of acquisition cost of freehold land.

## 16 Insurance contract liabilities (ICL)

The amount of insurance contract liability reported in financial statements as listed below;

	FY 2075-76	FY 2074-75
Unexpired Risk Reserve ( URR)	3,003,282,916	1,487,702,680
Outstanding Claim Reserve (OCR)	777,436,000	540,075,000
ICL reported in Financial Statements	3,780,718,916	2,027,777,680
<b>Expense reported in the statement of profit or loss</b>	<b>1,752,941,236</b>	<b>218,312,962</b>

### 16.1 Unexpired Risk Reserve ( URR)

Provision for Unexpired Risk Reserve (URR) comprise of Unearned Premium Reserve ( UPR) and Premium Deficiency Reserve (PDR)

- i) Provision for Unearned Premium Reserve (UPR)  
Under UPR, for all one year policies, except marine cargo open cover policies, UPR is determined on fifty percentage of net insurance premium basis, assuming the risk is uniform over the policy year.
- ii) Premium Deficiency Reserve (PDR)  
PDR usually computed based on past experience analysis, in absence of adequate data system and being first time implementation of NFRS amount has been considered for computation for engineering line due to high financial loss ratio.

#### UPR provision- as per management estimation & actuarial valuation

Line of bussiness	FY 2075-76	FY 2074-75
Fire	890,587,320	417,757,304
Motor	1,272,707,707	754,620,891
Marine	201,801,556	73,540,879
Engineering	279,158,021	123,001,794
Miscallenous	284,652,062	92,870,893
Cattle & Agro	73,854,769	25,910,919
Aviation	521,482	
	<b>3,003,282,916</b>	<b>1,487,702,680</b>

#### GAAP Unexpired Premium Risk

Line of bussiness	FY 2075-76	FY 2074-75
Fire	890,587,320	417,757,304
Motor	1,272,707,707	754,620,891
Marine	201,801,556	73,540,879
Engineering	279,158,021	123,001,794
Miscallenous	284,652,062	92,870,893
Cattle & Agro	73,854,769	25,910,919
Aviation	521,482	-
	<b>3,003,282,916</b>	<b>1,487,702,680</b>

### URR reported in statement of financial position

	FY 2075-76	FY 2074-75
Actuarial total assessment of Unexpired Premium Risk	3,003,282,916	1,487,702,680
GAAP- Unexpired premium risk	3,003,282,916	1,487,702,680
Amount reported in FS (higher of above)	3,003,282,916	1,487,702,680

Earlier to the implementation of NFRS, company provide URR of 50% based on net insurance premium as per the Insurance Act & Regulation 1992. The amount so provided is recognized as income in the immediate succeeding financial year. However, in the case of marine insurance such reserve is recognized as income in the immediate succeeding fiscal year after the elapses of three financial years.

With implementation of NFRS for the first time, and inadequacy of system tracing policies & portfolio to determine liability adequacy test, URR is computed based on percentage of net insurance premium. Further analysis of financial loss ratio of each of the portfolio shows except to engineering all other ratios are below 100% as a result no premium deficiency reserve has been created.

### 16.2 Change in reserve for unexpired premium reserve

	FY 2075-76	FY 2074-75
Adjusted opening reserve	1,487,702,680	1,284,374,718
Balance at FY end	3,003,282,916	1,487,702,680
Transfer for the year to P/L	1,515,580,236	203,327,962

### 16.3 Outstanding Claim Reserve (OCR)

This is the total of all claims that have been intimated and taken on record prior to the date at which financial statements are prepared under such recorded claims and any amount is yet to be settled. Care is taken for reserve for liability under claims under dispute and / or obligation and such estimate has to be consistent with prior practice.

While reporting liability for OCR, higher of actuarial valuation under NFRS 4 and of regulator prescribed rules is taken for consideration.

In addition to OCR, intimated but not reported and not enough reported is also provisioned based on 15% of actuarial estimation of claim liabilities

### As per actuarial assessment

Line of bussiness	FY 2075-76	FY 2074-75
Fire	279,699,000	98,310,000
Marine	23,320,000	24,203,000
Motor	252,014,000	195,235,000
Engineering	87,122,000	97,121,000
Miscellaneous	17,509,000	32,536,000
Cattle & Agro	6,740,000	7,924,000
	<b>666,404,000</b>	<b>455,329,000</b>

A Liability Adequacy Test (LAT) was performed by Saket Singhal, a firm of professional actuaries as at 31 Ashad 2076 and 32 Ashad 2075 as required by NFRS 4 - Insurance Contracts in order to assess the adequacy of the carrying amount of the provision for unexpired risk & outstanding claim reserve. The valuation is based on



internationally accepted actuarial methods . According to the report issued by consultants, the liability carried forward by the Company was adequate except to engineering line at transition date . Hence, provision was made for additional IBNR for the transition period. While for the comparative & first time NFRS reporting date loss ratio is fully covered by net insurance premium so, no addition liability has been added.

#### 16.4 Incurred But Not Reported (IBNR) including (IBNER)

This contains provision for claims which has already occurred but has not yet been reported. IBNR is calculated using chain ladder and Bornhuetter-Ferguson Method. In general estimation of two method re carried & higher of the estimate is taken for consideration.

##### IBNR claim liabilities

Line of bussiness	FY 2075-76	FY 2074-75
Fire	41,955,000	14,747,000
Marine	3,498,000	3,630,000
Motor	37,802,000	29,285,000
Engineering	21,780,000	24,280,000
Miscallenous	2,627,000	4,880,000
Cattle & Agro	3,370,000	7,924,000
	<b>111,032,000</b>	<b>84,746,000</b>

Above amount is computed based on 15% of outstanding claim computed based on NFRS 4 in absence of adequate system to trace claim datas. Based on the higher risk assessed of engineering, cattle & agro additional IBNR has been provided.

##### As per GAAP Financial Statements

Line of bussiness	FY 2075-76	FY 2074-75
Fire	321,653,721	113,057,524
Marine	26,817,810	27,833,273
Motor	289,816,352	224,520,294
Engineering	100,190,252	111,688,783
Miscallenous	20,135,619	37,416,217
Cattle & Agro	7,751,149	9,112,619
	<b>766,364,904</b>	<b>523,628,710</b>

##### OCR reported in statement of finnaical position

	FY 2075-76	FY 2074-75
Actuarial total assessment of OCR	777,436,000	540,075,000
GAAP- Outstanding claim reserve	766,364,904	523,628,710
Amount reported in FS (higher of above)	777,436,000	540,075,000

#### 16.5 Change in reserve for claim outstanding & IBNR

	FY 2075-76	FY 2074-75
Adjusted opening reserve	540,075,000	525,090,000
Balance at FY end	777,436,000	540,075,000
Transfer for the year to P/L	237,361,000	14,985,000

Transition period adjusted opening reserve of OCL & IBNR represent claim outstanding as presented in GAAP FS. Transfer for the then year represent adjusment in retained earning.

## 16.6 Disclosure on liability adequacy test

- a) The accounting policy for liability testing including the frequency and nature of the testing:  
Frequency of the liability testing will be annual and it will be based on the analysis of financial statements till the Company is in position to provide individual claims data which seems to be highly unlikely as of now.
- b) The cash flow considered:  
Since the adequacy test is based on the analysis of the financial statements and movement of claims paid and outstanding claims, individual claims wise and aggregated claims wise cashflows were not considered
- c) Valuation methods and assumptions:  
Analysis of financial statements was done to determine the adequacy of the claims reserves. There was no other specific assumption
- d) The discounting policy:  
Discounting was not applied anywhere.
- e) Aggregation Practices:  
Since there was no transaction level data there could not have been any aggregation of claims.
- f) Premium Deficiency Reserves (PDR)  
Line of Business wise estimated Financial Loss Ratio for the business earned in the FY 2075-76 are as follows

S.N.	Line of Business	Financial Loss Ratio
1	Fire	34.05%
2	Motor	41.25%
3	Marine	45.69%
4	Engineering	58.78%
5	Miscellaneous	37.96%
6	Cattle & agro	58.96%

The total of „Other Direct Expenses“ and „Management Expenses“ during the FY 2018/19 are NPR 126,819,164 (sum of other direct expenses and management expenses from integrated revenue account). Considering 25% of the same as "Maintenance Expenses" the maintenance expense ratio of the Company can be considered as 0.73%.

As can be seen, no line of business has the sum of „financial loss ratio“ and „maintenance expense ratio“ exceeding 100%, therefore the PDR for every line of business can be considered as „Nil“.

## 16.7 Deferred acquisition cost

Company has accounted whole upfront cost related to insurance contract at inception date. Due to which deferred acquisition cost segregation as required by NFRS 4 has not yet practiced in accounting & presenting financial statements.

## 17 Reinsurance Payable

Reinsurance payables includes amount payable related to insurance businesses such as due to brokers, due to other reinsurance companies.

Reinsurance payables are recognised when due and measured on initial recognition at the fair value of the consideration paid or payable

Reinsurance payables are derecognised when the contractual obligations are extinguished or expire or when the contract is transferred to another party.

	FY 2075-76	FY 2074-75
Payable to insurance and reinsurance companies	636,414,762	224,831,567
Broker payables	-	-
	<b>636,414,762</b>	<b>224,831,567</b>

## 18 Employee Benefits Obligation

The company operates a number of post-retirement benefit schemes for its employees including both defined benefit and defined contribution plans.

- A defined benefit scheme is a plan that defines an amount of gratuity or leave compensation benefit that an employee will receive on retirement, dependent on one or more factors such as age, years of service and salary.
- A defined contribution plan is a pension plan into which the company pays fixed contributions; there is no legal or constructive obligation to pay further contributions

Actuarial valuations of the company's defined benefit schemes are carried annually, these valuations are updated by qualified independent actuaries. For the purposes of these annual updates scheme assets are included at their fair value and scheme liabilities are measured on an actuarial basis using actuarial assumptions. The defined benefit scheme liabilities are discounted using rates equivalent to the market yields at the reporting date.

### 18.1 Net Employee Benefits Obligation (EBO)

	FY 2075-76		FY 2074-75	
	Gratuity	Leave	Gratuity	Leave
Employee benefits obligation				
Opening Obligation	2,758,371	2,293,391	1,049,075	1,601,967
Current Service Cost	825,880	246,270	612,805	902,404
Past Service Cost			994,069	-
Interest Cost	285,220	217,685	83,574	125,017
Payment			-	(87,311)
Actuarial re-measurement loss/(gain)	416,880	526,323	18,848	(248,686)
Closing employee benefits obligation	4,286,351	3,283,669	2,758,371	2,293,391
Plan Assets				
Opening Investment	-		-	
Investment in plan assets	2,758,371	2,293,391		
Return on Investment	22,412	18,634	-	
Payment			-	
Actuarial re-measurement loss/(gain)			-	
<b>Closing Plan Assets</b>	<b>2,780,783</b>	<b>2,312,025</b>	-	
<b>Net employee benefits obligation</b>	<b>1,505,568</b>	<b>971,644</b>	<b>2,758,371</b>	<b>2,293,391</b>

### 18.2 Employee benefits

	Gratuity		Leave Benefits	
	FY 2075/76	FY 2074/75	FY 2075/76	FY 2074/75
Current service cost	825,880	1,606,874	246,270	902,404
Net interest cost	285,220	83,574	217,685	125,017
Net Actuarial (gains)/losses for the current period	-	-	526,323	(248,686)
Expenses transfer to life division	(69,205)		(61,679)	
Amount included in employee benefits	1,041,895	1,690,448	928,599	778,735

### 18.3 Employee benefits OCI component

Amount for the year ended 31 Ashadh, 2076 and year ended 32 Ashadh, 2075 recognized in the Statement other comprehensive income.

	Gratuity		Leave Benefits	
	FY 2075/76	FY 2074/75	FY 2075/76	FY 2074/75
Opening Accumulated other Comprehensive income (expenses)	237,445	218,597	401,753	650,439
Net Actuarial (gains)/losses for the current period	416,880	18,848	526,323	(248,686)
Return on plan assets excluding amounts included in interest on the net defined benefit liability/(assets)	-	-	-	-
Amounts recognized in accumulated Other Comprehensive Income (Expenses)	654,325	237,445	928,076	401,753

Long term paid absences such as long-service or sabbatical leave falls under other long term employee benefits and para 153 of NAS 19 provision for not recognizing remeasurement in other comprehensive income due to which above net actuarial gain/loss for the current period has been adjusted to leave expense of respective period.

### 18.4 Actuarial assumptions

Principle actuarial assumptions used to determine benefit obligations as at 31, Ashadh 2076 and 32 Ashadh 2075 are set out below

#### Gratuity & leave benefits

Particulars	As at	
	31, Ashadh 2076	32, Ashadh 2075
Discount Rate	6.5%	9%
Salary Growth Rate	10%	10%
Expected Rate of Return	7%	0%
Withdrawal Rates	10%	10%

Mortality rate basis : representative mortality rates from Nepal Assured Life Mortality( 2009)

Retirement age: 58 Years

### 18.5 Cash flow of employee benefits

Expected cashflows based on past service liability dated on 31, Ashadh 2076

Particulars	Gratuity
	Cashflows
Year	NRs.
2019/20	601,165
2020/21	566,374
2021/22	533,287
2022/23	501,806
2023/24	385,203
2025-2029	1,759,234

The future accrual is not considered in arriving at the above cash-flows.

**18.6 Bifurcation of current and non-current liability of gratuity**

Particulars	As at	
	31, Ashadh 2076	32, Ashadh 2075
Current Liability	204,612	1,068,178
Non-current Liability	1,300,956	1,690,193
Net Liability	1,505,568	2,758,371

**18.7 Bifurcation of current and non-current liability of leave benefits**

Particulars	31, Ashadh 2076	32, Ashadh 2075
Current Liability	155,388	522,689
Non-current Liability	816,256	1,770,702
Net Liability	971,644	2,293,391

**18.8 Reconciliation of net defined benefit liability**

	Gratuity		Leave Benefits	
	31, Ashadh 2076	32, Ashadh 2075	31, Ashadh 2076	32, Ashadh 2075
Net opening provision in books of accounts	2,758,371	1,049,075	2,293,391	1,601,967
Employee Benefit Expenses as per annexure	1,041,895	1,690,448	928,599	1,027,421
Amounts recognized in OCI	416,880	18,848	526,323	(248,686)
Benefits paid by the Company				-87311
Contributions to plan assets				
Closing provision in books of accounts	4,217,146	2,758,371	3,748,313	2,293,391

**18.9 Composition of the plan assets**

Particulars	Gratuity		Leave Benefits	
	31, Ashadh 2076	32, Ashadh 2075	31, Ashadh 2076	32, Ashadh 2075
Government of Nepal	0.00%	0.00%	0.00%	0.00%
State Government Securities	0.00%	0.00%	0.00%	0.00%
High quality corporate bonds	0.00%	0.00%	0.00%	0.00%
Equity shares of listed companies	0.00%	0.00%	0.00%	0.00%
Property	0.00%	0.00%	0.00%	0.00%
Special Deposit Scheme	0.00%	0.00%	0.00%	0.00%
Policy of insurance	0.00%	0.00%	0.00%	0.00%
Bank Balance	0.00%	0.00%	0.00%	0.00%
"Other (including assets under Schemes of Insurance)"	100.00%	0.00%	100.00%	0.00%
Total	100.00%	0.00%	100.00%	0.00%

## 18.10 Sensitivity to key assumptions

Gratuity

Particulars	31, Ashadh 2076		32, Ashadh 2075	
	DBO	Changes in DBO	DBO	Changes in DBO
	NRs	%	NRs	%
Discount rate varied by 1.0%				
100 bps	(249,407)	-5.82%	2,675,738	-2.84%
100 bps	281,723	6.57%	2,838,189	3.06%
Salary growth rate varied by 1.0%				
100 bps	290,009	6.77%	2,837,003	3.01%
100 bps	(261,238)	-6.09%	2,676,082	-2.83%
Withdrawal rate varied by 1.0%				
100 bps	-28,614	-0.67%		
100 bps	33,226	0.78%		

### A description of methods used for sensitivity analysis and its Limitations:

Sensitivity analysis is performed by varying a single parameter while keeping all the other parameters unchanged.

Sensitivity analysis fails to focus on the interrelationship between underlying parameters.

Hence, the results may vary if two or more variables are changed simultaneously. The method used does not indicate anything about the likelihood of change in any parameter and the extent of the change if any.

## 19 Other Liabilities

Other Liabilities	FY 2075-76	FY 2074-75
TDS Payables	163,603,351	104,093,425
Service Fee payables	69,433,907	38,295,516
Trade Payables	83,733,023	21,661,749
Security Deposit	398,950	398,950
Employee payables	86,058	2,820
Payable to life division	336,859,203	82,130,557
PF payables	-	-
Other payable	-	-
Employee welfare fund	104,370,826	38,097,470
	<b>758,485,319</b>	<b>284,680,488</b>

Payable to life division has been regrouped into separate line which has been presented under service fee payable in previous year.

## 20 Loan & borrowings

Other Liabilities	FY 2075-76	FY 2074-75
Short term loan	100,000,000	-
	100,000,000	-

## 21 Provisions

Provisions	FY 2075-76	FY 2074-75
Employee bonus	139,461,642	152,290,390
Other provisions		-
Provision for losses	-	
	<b>139,461,642</b>	<b>152,290,390</b>

## 22 Reinsurance premium income

NFRS 4 - Insurance Contracts, requires contracts written by insurer to be classified as either 'Insurance contracts' or 'Investment contracts' depending in the level of insurance risk transferred.

Insurance contracts are those contracts when the Company (the insurer) has accepted significant insurance risk from another party (the policyholders) by agreeing to compensate the policyholders, if a specified uncertain future event (the insured event) adversely affects the policyholders. As a general guideline, the Company determines whether it has significant insurance risk, by comparing benefits paid with benefits payable, if the insured event did not occur. Insurance contracts can also transfer financial risk.

Once a contract has been classified as an insurance contract, it remains an insurance contract for the remainder of its lifetime, even if the insurance risk reduces significantly during this period, unless all rights and obligations are extinguished or expire. Investment contracts can, however, be reclassified as insurance contracts after inception if insurance risk becomes significant.

### Explanatory:

	FY 2075-76	FY 2074-75
Gross Reinsurance premium		
Gross Reinsurance accepted		
Fire	1,889,705,792	994,258,412
Motor	2,726,495,387	1,652,813,028
Marine	285,390,408	455,827,332
Engineering	609,115,807	140,077,871
Miscellaneous	613,665,041	249,748,212
Cattle & Agro	699,676,194	336,826,784
Aviation	1,042,963	-
	<b>6,825,091,593</b>	<b>3,829,551,638</b>

## 23 Retrocession premium

This includes amount of premium ceded to other reinsurer & insurance companies out of the gross accepted premium.

Reinsurance ceded	FY 2075-76	FY 2074-75
Fire	108,531,153	158,743,805
Motor	181,079,973	143,571,246
Marine	23,639,655	209,823,745
Engineering	50,799,764	49,780,021
Miscellaneous	44,360,918	64,006,425
Cattle & Agro	551,966,656	285,004,945
Aviation	-	-
	<b>960,378,119</b>	<b>910,930,187</b>

## 24. Commission Income

	FY 2075-76	FY 2074-75
Reinsurance commission income	268,006,328	319,532,761
Unearned reinsurance commission	-	-
	<b>268,006,328</b>	<b>319,532,761</b>

## 25. Investment income

	FY 2075-76	FY 2074-75
Interest on FD	970,093,378	718,512,988
Interest from govt. securities	8,970,000	8,970,000
Dividend Income	1,410,779	842,760
Interest from debenture	45,870,015	16,985,000
Other income	6,866,428	516,890
Finance Income (NFRS adj)	99,781	12,220
Unwinding finance cost (NFRS adj)	(99,781)	-
	<b>1,033,210,600</b>	<b>745,839,858</b>

## 26. Other insurance related business income

This includes reinsurance commission from retrocession, service fee collected from retroceded premium, XOL & other income that are related to insurance business. These are measured based on relevance of recoverable.

Other insurance related income	FY 2075-76	FY 2074-75
Other income	1,186	-
Excess of Loss (XOL) and other income (including royalty charges)	173,807,647	60,787,692
Other Direct Income (Portfolio entry income)	297,515,953	172,368,262
	<b>471,324,786</b>	<b>233,155,954</b>

## 27. Gross benefits & claim paid

This includes claim expenses, reinsurance commission expenses, service fee expenses net of collection from retrocession premium.

	FY 2075-76	FY 2074-75
Gross Reinsurance claim paid	2,183,671,754	1,380,801,463
Claim ceded to reinsurer	(636,605,247)	(429,811,408)
	<b>1,547,066,507</b>	<b>950,990,055</b>

## 28. Commission, service charge & other direct expenses

	FY 2075-76	FY 2074-75
Reinsurance commission	2,036,200,197	1,193,403,004
Service fee net	58,647,135	29,186,215
Other direct expenses		
XOL premium expenses	814,475,681	298,577,942
Service fee	63,293,062	36,152,850
Broker commission & fees	47,201,813	13,163,665
Other claim	-	341,536



Other commission	6,577,299	559,173
Portofolio Withdrawls	57,762,486	86,021,297
Insurance fee	2,789,478	-
	<b>3,086,947,150</b>	<b>1,657,405,683</b>

## 29. Personnel expenses

Short-term employee benefits, such as salaries, paid leave, bonus and social security costs are recognized over the period in which the employees provide the related services

The company operates a number of post-retirement benefit schemes for its employees including both defined benefit and defined contribution plans

- A defined benefit scheme is a plan that defines an amount of gratuity or leave compensation benefit that an employee will receive on retirement, dependent on one or more factors such as age, years of service and salary.
- A defined contribution plan is a plan in which the company pays fixed contributions; there is no legal or constructive obligation to pay further contributions

For the defined benefits plan the company conduct periodic actuarial valuation to estimate employee obligation based on which benefit cost is charged to the statement of profit & other comprehensive income.

The employee cost charged for the current & comparative FY as provided below:

	FY 2075-76	FY 2074-75
Salary	13,279,920	11,034,874
Allowance	7,462,022	3,656,020
Dashain expneses	1,093,848	894,067
PF contribution	1,270,591	1,025,601
Training expenses	1,045,532	1,158,725
Uniform expenses	702,121	607,701
Medical expneses	-	-
Insurance expenses	2,124,376	2,453,537
Gratuity expenses	1,041,895	1,690,448
Leave privilege	928,599	770,480
Other expenses	1,796,799	667,231
Wages	170,498	131,293
Employee (vehicle deferred cost)	268,717	89,148
Employee bonus	85,419,315	98,248,062
	<b>116,604,233</b>	<b>122,427,186</b>

Allocation of expenses between life & non life insurance business is based on insurance premium on prorata basis

## 30. Administrative Expenses

Lease rental expense	5,708,026	3,987,755
Electricity & water	452,825	300,270
Repair & Maintenance	1,049,384	384,638
Communication	263,785	358,575
Printing & Stationery	937,580	393,808

Office consumables	99,814	246,101
Transportation	1,314,298	700,069
Travelling expenses	-	-
Domestic	1,486,706	176,432
International	244,369	4,669,522
Insurance fee	275,457	195,084
Legal & consulting fee	6,811,173	1,778,338
Newspaper & books	193,490	287,206
Advertisement & publicity	827,533	902,796
Business promotion expenses	3,731,136	2,841,608
Guest refreshment	754,159	1,009,888
Gift & donation	5,748,566	2,581,588
Board Meeting fee & expenses	-	-
Meeting fee	994,846	874,138
Other expenses	322,623	118,503
Other committee expenses	-	-
Meeting fee	1,127,674	1,182,450
Other expenses	207,442	273,651
AGM expenses	829,772	1,361,238
Audit Fee & Expenses	-	-
Statutory Audit fee	370,742	358,112
Tax Audit fee	132,593	127,897
LFAR fee	26,519	25,579
Other fee & charges	13,912	43,899
Internal Audit Fee	318,223	229,445
Other audit expenses	39,529	32,633
Bank Charges	229,656	175,198
Fees & charges	4,867,715	171,115
Courier expenses	-	-
Other expenses	524,134	191,491
Anniversary expenses	1,735,483	1,253,626
Share issuance expenses	-	-
Prior period expenses	1,057,066	-
	<b>42,696,230</b>	<b>27,232,655</b>

Allocation of expenses between life & non life insurance business is based on insurance premium on prorata basis based on gross premium income.

### 31. Forex Expenses/ (Income)

	FY 2075-76	FY 2074-75
Realized Forex loss /( gain)	-	-
Unrealized Forex loss/( gain)	3,298,639	-
	3,298,639	-

Forex gain/ (loss) has been computed based on foreign currency bank balance at reporting date. Foreign currency receivable, payables & routine transaction related forex changes in line with NAS 21 is yet to be fully implemented by the company.

### 32. Tax Expenses

Income tax on the profit or loss for the year comprises current taxes and deferred taxes. Income tax is recognized in the income statement except to the extent that it relates to items recognized directly to equity. Current tax is the expected tax payable on the taxable income for the year using tax rates at the balance sheet date and any adjustment to tax payable in respect of previous years.

	FY 2075-76	FY 2074-75
Income Tax	353,830,983	373,641,059
Deferred Tax	(27,885,664)	3,555,316
	<b>325,945,318</b>	<b>377,196,376</b>

### 33 Accounting Classification & Fair Value

Fair value is the price that would be received to sell an asset or paid to transfer a liability in an orderly transaction between market participants at the measurement date. A fair value measurement assumes that the transaction to sell the asset or transfer the liability takes place either

In the principal market for the asset or liability or ;

In the absence of the principal market, in the most advantageous market for the asset or liability.

Fair value of an asset or a liability is measured using the assumptions that market participants would use when pricing the asset or liability, assuming that market participants act in their economic best interest. When available, the Company measures the fair value of a financial instrument using quoted prices in an active market . A market is regarded as active if quoted prices are readily and regularly available and represent actual and regularly occurring market orderly transactions. A fair value measurement of a non-financial asset takes into account a market participant's ability to generate economic benefits by using the asset in its highest and best use or by selling it to another market participant that would use the asset in its highest and best use.

Company uses valuation techniques that are appropriate in the circumstances and for which sufficient data are available to measure fair value, maximising the use of relevant observable inputs and minimising the use of unobservable inputs. Valuation techniques used to measure fair value shall maximise the use of relevant observable inputs and minimise the use of unobservable inputs. Inputs to valuation techniques reasonably represent market expectations and measures of the risk-return factors inherent in the financial instrument. The Company calibrates valuation techniques and tests them for validity using prices from observable current market transactions in the same instrument or based on other available observable market data.

Valuation techniques include using recent arm's length transactions between knowledgeable, willing parties (if available), reference to the current fair value of other instruments that are substantially the same, discounted cash flow analyses and option pricing models. The chosen valuation technique makes maximum use of market inputs, relies as little as possible on estimates specific to the Company, incorporates all factors that market participants would consider in setting a price, and is consistent with accepted economic methodologies for pricing financial instruments. Inputs to valuation techniques reasonably represent market expecta-

tions and measures of the risk-return factors inherent in the financial instrument. The Company calibrates valuation techniques and tests them for validity using prices from observable current market transactions in the same instrument or based on other available observable market data.

The best evidence of the fair value of a financial instrument at initial recognition is the transaction price, i.e. the fair value of the consideration given or received, unless the fair value of that instrument is evidenced by comparison with other observable current market transactions in the same instrument, i.e. without modification or repackaging, or based on a valuation technique whose variables include only data from observable markets.

When transaction price provides the best evidence of fair value at initial recognition, the financial instrument is initially measured at the transaction price and any difference between this price and the value initially obtained from a valuation model is subsequently recognised in the statement of profit or loss on an appropriate basis over the life of the instrument but not later than when the valuation is supported wholly by observable market data or the transaction is closed out.

Any difference between the fair value at initial recognition and the amount that would be determined at that date using a valuation technique in a situation in which the valuation is dependent on unobservable is not recognised in the statement of profit or loss immediately, but is recognised over the life of the instrument on an appropriate basis or when the instrument is redeemed, transferred or sold, or the fair value becomes observable. Assets and long positions are measured at a bid price; liabilities and short positions are measured at an asking price. Fair values reflect the credit risk of the instrument and include adjustments to take account of the credit risk of the Company and the counter party where appropriate. Fair value estimates obtained from models are adjusted for any other factors, such as liquidity risk or model uncertainties; to the extent that the Company believes a third-party market participant would take them into accounting pricing a transaction.

Financial assets and liabilities based on the accounting classification with their carrying values and fair values are tabulated below.

As at 31 Ashadh 2076					
	Fair value through profit or loss	Fair value through OCI	Amortized cost	Total carrying amount	Fair value
	Rs.	Rs.	Rs.	Rs.	Rs.
Financial assets					
Investment in Quoted Shares		75,744,968		106,236,389	75,744,968
Investmetn in Unquoted Shares & Mutual funds		517,260,000		516,900,000	517,260,000
Investment in Bond, securitiess & debentures			10,920,100,637	10,920,100,637	10,920,100,637
Reinsurance receivables			3,480,336,088	3,480,336,088	3,480,336,088
Other Insurance receivables			135,155,049	135,155,049	135,155,049
Total	-	593,004,968	14,535,591,774	15,158,728,163	15,128,596,742
Financial liabilities					
Reinsurance payables			636,414,762	636,414,762	636,414,762
Other financial liabilities			758,485,319	758,485,319	758,485,319
	-	-	1,394,900,081	1,394,900,081	1,394,900,081

As at 32 Ashadh 2075					
	Fair value through profit or loss	Fair value through other comprehensive income	Amortized cost	Total carrying amount	Fair value
	Rs.	Rs.	Rs.	Rs.	Rs.
Financial assets					
Investment in Quoted Shares		74,739,129		106,236,389	74,739,129
Investment in Unquoted Shares & Mutual funds		190,200,000		190,200,000	190,200,000
Investment in Bond, securities & debentures			8,590,000,000	8,590,000,000	8,590,000,000
Reinsurance receivables			1,928,553,025	1,928,553,025	1,928,553,025
Other Insurance receivables			89,755,863	89,755,863	89,755,863
Total	-	264,939,129	10,608,308,888	10,904,745,277	10,873,248,017
Financial liabilities					
Reinsurance payables			224,831,567	224,831,567	224,831,567
Other financial liabilities			284,680,488	284,680,488	284,680,488
	-	-	509,512,055	509,512,055	509,512,055

### 34 Determination of fair value and fair value hierarchy

#### Valuation of fair value of financial instruments.

Determination of fair values of financial assets and financial liabilities recorded on the statement of financial position for which there is no observable market price are determined using a variety of valuation techniques that include the use of mathematical techniques. The inputs to these models are derived from observable market data where possible, but if this is not available, judgment is required to establish their fair values.

The Company uses hierarchy for determining and disclosing the fair value of financial instruments by valuation technique as disclosed in note 3.3

#### Fair value measurement

The following table analyses financial assets measured at fair value at the reporting date, by the level in the fair value hierarchy into which the fair value measurement is categorised.

As at 31 Ashadh 2076				
	Level 1	Level 2	Level 3	Total
Financial assets at fair value through OCI				
Quoted equities	75,744,968	-	-	75,744,968
Unquoted equities	-	496,900,000	-	496,900,000
Mutual funds	-	20,360,000	-	20,360,000
			-	-
Financial assets at fair value through PL				-
Quoted equities	-	-	-	-
Unquoted equities	-	-	-	-
Quoted mutual funds	-	-	-	-
		-	-	-
Total	75,744,968	517,260,000	-	593,004,968

As at 32 Ashadh 2075

	Level 1	Level 2	Level 3	Total
Financial assets at fair value through OCI				
Quoted equities	74,739,129	-	-	74,739,129
Unquoted equities	-	170,200,000	-	170,200,000
Mutual funds	-	20,000,000	-	20,000,000
Financial assets at fair value through PL				-
Quoted equities	-	-	-	-
Unquoted equities	-	-	-	-
Quoted mutual funds	-	-	-	-
		-	-	-
<b>Total</b>	<b>74,739,129</b>	<b>190,200,000</b>	<b>-</b>	<b>264,939,129</b>

### 35 Related Party Disclosure

Identification of the related party transactions

Following has been identified as related parties of Nepal Reinsurance Company

1. The Government of Nepal - which is the principal owner of the company (please refer share capital note )
2. Directors of the company
3. Key Management Personnel of the company - all personnel above level 11 and above are considered to influence management decision of the company.
4. Relatives of directors and key management personnel

### Relationship

The maximum company shareholding is by Government of Nepal which owns 43.550% of the company's shares, 56.45% of shares is owned by local insurance & limited companies.

Relationship	Related Parties
Major Shareholder	Government of Nepal
Others	Rastriya Beema Co. Ltd.
	Neco Insurance Co. Ltd.
	Prudential Insurance Co. Ltd.
	Premier Insurance Co. Ltd.
	Lumbini General Insurance Co. Ltd
	Nepal Insurance Co. Ltd
	Himalayan General Insurance Co. Ltd
	Shikhar Insurance Co. Ltd
	Prabhu Insurance Co. Ltd
	N.L.G Insurance Co. Ltd
	N.B Insurance Co. Ltd
	The Oriental Insurance Co. Ltd
	Sagarmatha Insurance Co. Ltd
	Everest Insurance Co. Ltd
	National Insurance Co. Ltd
	Siddhartha Insurance Co. Ltd
	Hathway Investments Nepal Ltd.
	IME Ltd.

	Bishal Group Ltd.
	Gyan Securities and Investment Ltd.
Company with common director	Shikhar Insurance Co. Ltd Prudential Insurance Co. Ltd
Key Management Personnel	Mr. Shankhar Kumar Rayemajhee (CEO) "Appointed dated 27December 2019) Mr. Chirayau Bhandari "Former CEO"

### 35.1 Transactions with related parties

#### i) Contributions to the Government of Nepal Treasury

	NPR	
	FY 2075-76	FY 2074-75
Advance Income Tax including withholding	593,740,010	871,692,504
<b>Total</b>	<b>593,740,010</b>	<b>871,692,504</b>

#### i) Other related party transactions

Particulars	Transactions		Outstanding receivable balance	
	Current year	Previous year	Current year	Previous year
	2075-76	2074-75	2075-76	2074-75
<b>Substantial Shareholder</b>				
Rastriya Beema Co. Ltd.	161,103,222.96	94,047,180.57	65,127,718.14	94,903,652.49
United Insurance Co. Ltd.	69,272,839.09	40,998,902.27	79,042,956.02	29,155,476.58
Neco Insurance Co. Ltd.	155,108,212.65	123,729,802.76	135,982,272.81	75,446,810.18
Premier Insurance Co. Ltd.	174,805,309.13	93,936,579.38	165,795,206.23	93,928,943.51
Lumbini General Insurance Co. Ltd	192,784,845.44	128,192,870.29	196,306,706.35	134,100,898.90
Nepal Insurance Co. Ltd	169,571,667.63	67,442,005.59	223,339,562.63	103,568,256.66
Himalayan General Insurance Co. Ltd	62,459,525.86	33,310,359.55	8,640,253.81	1,623,829.47
Prabhu Insurance Co. Ltd	99,789,835.46	56,812,206.35	-14,809,450.49	48,200,188.11
N.L.G Insurance Co. Ltd	203,875,752.14	99,944,194.77	229,520,271.16	148,603,808.92
IME General Insurance Co. Ltd	112,021,266.67	70,424,407.71	155,814,590.89	94,165,029.46
The Oriental Insurance Co. Ltd	125,430,486.92	95,331,233.49	28,471,149.25	18,497,597.75
Sagarmatha Insurance Co. Ltd	309,174,749.95	183,467,648.24	217,594,945.26	182,388,789.73
Everest Insurance Co. Ltd	94,221,831.77	137,129,810.94	68,830,774.07	95,299,091.97
National Insurance Co. Ltd	64,634,498.77	59,733,180.66	36,662,624.99	28,529,641.56
Siddhartha Insurance Co. Ltd	258,511,153.65	77,991,408.90	253,722,402.52	106,573,660.27
Ajod Insurance Ltd.	99,731,942.38	0.00	76,515,841.59	18,865,756.71
Sanima General Insurance Ltd.	36,297,990.50	0.00	18,865,756.71	0.00
General Insurance Co. Ltd.	65,829,619.17	0.00	55,487,861.81	0.00

#### Company with common director

Shikhar Insurance Co. Ltd	461,412,224.71	230,083,105.69	464,355,274.60	246,340,462.82
Prudential Insurance Co. Ltd	132,349,713.17	130,170,399.11	132,556,729.73	94,593,424.25

### Terms and conditions of transactions with related parties

Outstanding balances at the year-end are unsecured and interest free. There have been no guarantees provided or received for any related party receivables or payables. For the year ended 16th July 2019, the Company has not recorded any impairment of receivables relating to amounts owed by related parties

### iii) Directors and Key Management Personnel

During reporting period ended 31 Ashadh 2076, neither any directors nor any key management personnel or any associate or family member (relative) of the directors and key management personnel was indebted to the company.

There have been no material transactions or proposed transactions with directors and key management personnel or their relatives and associates except for the compensations and/or remuneration paid under the company's regulations.

### Compensation Paid:

#### a. Board of Directors (BoD)

S.N.	Name	Designation	Board Meetings FY 2075-76	
			No. of meetings attended	Total Allowance
1	Mr. Mahesh Kumar Guragain	Chairman	48	144,000
2	Mr. Mukunda Raj Panthi	Member	1	3,000
3	Mr. Dhani Ram Sharma	Member	45	135,000
4	Mr. Ramesh Rana	Member	43	129,000
5	Mr. Dip Prakash Pandey	Member	39	117,000
6	Mr. Nikunja Agrawal	Member	46	138,000
8	Mr. Sitaram Wagle	Company Secretary	47	56,400
	<b>Total</b>			<b>722,400</b>

#### b. Audit Committee

S.N.	Name	Designation	Audit Committee Meetings FY 2075-76	
			No of meetings attended	Total Allowance
1	Mr. Ramesh Rana	Chairman	15	45,000
2	Mr. Sanchit Bajracharya	Member	15	45,000
3	Mr. Shiva Nath Pandey	Member	13	39,000
4	Mr. Bibek Jha	Member	2	6,000
5	Mr. Sitaram Wagle	Member Secretary	2	6,000
5	Mrs. Smriti Ghimire	Member Secretary	15	18,000
	<b>Total</b>			<b>159,000</b>



### c. Other Key Managerial Personnel

Other key managerial personnel who includes level 11 and above officials are paid salary and compensation in accordance with the company's regulations.

Other Key Managerial Personnel Compensation	NPR
	31.03.2076 (Current Year)
Short-term employee benefits	2,608,360
Post-employment benefits	0
Other long-term benefits	Nil
Termination benefits	Nil
Share based payment	Nil

**Note:** - The amounts disclosed in the table are the amounts recognized as an expense during the reporting period related to key management personnel. Also, the liabilities for leave encashment are provided on an actuarial basis for the company, so the amounts pertaining to the key management personnel are not included above. All of above expenses related to former CEO of the company.

### 35.2 Events after Balance sheet date

The company follows NAS 10 Events After Reporting Period for accounting and reporting of the events that occur after the reporting period. Company classifies those events as adjusting and non-adjusting.

Explanatory notes for non adjusting events

- Due to the increment of issued share capital of the company, the company has received the advance share capital for right shares amounting to NRs. 3,40,00,00,000 from various promotor shareholders as advance for right shares which of which share allotted at OCR dated 2076.05.01.
- Change in shareholding patterns  
As per the decision of Special General Meeting held dated Poush 13, 2075 change in shareholding pattern has been approved to:

Shareholders	Earlier to EGM	New approved holding
Nepal Government	43.55%	44.04%
Life & Non-Life Insurance Companies	40.45%	39.96%
General Shareholders	16%	16%

### 35.3 Contingent Liability

Party	Current year	Previous year
	2075-76	2074-75
NLG Insurance (insured Nabil Bank Ltd.)		
Total Claim	23,445,296	23,445,296
Nepal Reinsurance Co. Ltd. Liability	21,100,766	21,100,766
<b>Total Contingent Liability</b>	<b>21,100,766</b>	<b>21,100,766</b>

Above contingent liability is related to claim dispute between local insurer & Nepal Re. Contingent liability of Himalayan General Insurance Company Limited has been resolved during the FY 2074-75, while remaining contingent liability are pending at court.

## 36 Weighted average shares

Earning per shares is computed based on weighted average number of shares outstanding for the period.

Working	FY 2075-76	FY 2074-75
Shares outstanding upto previous year	71,775,000	50,000,000
Addition for the year	12,225,000	21,775,000
Weight of addition shares	9,581,936	118,989
(Additional capital of NRs. 217,75,00,000 was received on 31 Ashadh 2075)		
<b>Total Weighted average shares at FY end</b>	<b>81,356,936</b>	<b>50,118,989</b>

Date of payment received is taken into consideration for computing weighted average number of shares.

As the addition shares amount for FY 2074-75 was received dated 31st Ashadh 2075, weighted average for two days taken while computing EPS

### 37 Earning Per Share

	FY 2075-76	FY 2074-75
Net profit for the year	754,495,896	859,938,167
Weighted average number of share outstanding at reporting date	81,356,936	50,118,989
Earning per share	9.27	17.16
Diluted Earning per share	9.27	17.16

As the company doesn't have any convertible bond & debenture basic EPS equal to diluted EPS.

### 38 Financial Risk Management

The company discloses information that enables users of its financial statements to evaluate the nature and extent of risks arising from financial instruments to which the company is exposed at the end of the reporting period.

The disclosures focus on the risks that arise from financial instruments and how they have been managed. These risks typically include credit risk, liquidity risk & market risk.

#### On the qualitative disclosure part company disclose as below:

- The exposures to risk and how they arise;
- Its objectives, policies and processes for managing the risk and the methods used to measure the risk; and
- Any changes in (a) or (b) from the previous period.

The quantitative disclosure includes exposure to risk at the reporting date.

#### a) Credit risk

The Company has disclosed by class of financial instrument;

- The amount that best represents its maximum exposure to credit risk at the end of the reporting period without taking account of any collateral held or other credit enhancements.
- Information about the credit quality of financial assets that are neither past due nor impaired.

#### b) Liquidity risk

The company has disclosed:

- A maturity analysis for financial liabilities that shows the remaining contractual maturities; and
- A description of how it manages the liquidity risk inherent in (a).

### 38.1 Credit Risk

Credit risk is counter-party default risk, and includes the risk of failure of financial institution with which the company has placed deposits/ investments to meet obligations, and the failure of reinsurers to meet claims when they fall due. It also includes the risk of default by policyholders on premium receivable, and failure of employees to meet loans provided by the company. In addition to strict limits on single counterparty exposure, the Company follows a prudent credit policy which limits its investments to high grade corporate credit in line with the Nepal Re Policy, and above the regulatory minimum criteria, single counter-party exposure is monitored on a monthly basis by the risk officer, and any deviations require special approval. The Company's investment approach is also guided and monitored by Management.

Credit risk to external reinsurers appears when insurance risk exposures are transferred by the company to external reinsurance companies to mitigate insurance risk. Potential losses can arise either due to non-recoverability of reinsurance receivables already present or default on benefits that are under reinsurance treaties in force. The Company's exposure to reinsurance risk is minimal, as majority of the reinsurance is placed to reinsurer with strong credit rating.

### 38.2 Credit Risk Exposure on Assets

31 Ashadh 2076				
Financial Instruments	Government Guarantee	Commercial Banks	Other Institution	Total NRs
Fixed Deposit		9,065,000,000	690070636.6	9,755,070,637
Recoverable		135,155,049	3,480,336,088	3,615,491,137
Investment in Bond	300,000,000	865,030,000		1,165,030,000
Equity Investment		106,236,389	35,687,600	141,923,989
Other financial assets	-		112,119,589	112,119,589
<b>Total</b>	<b>300,000,000</b>	<b>10,171,421,438</b>	<b>4,318,213,914</b>	<b>14,789,635,352</b>

32 Ashadh 2075				
Financial Instruments	Government Guarantee	Commercial Banks	Other Institution	Total NRs
Fixed Deposit	-	7,925,000,000		7,925,000,000
Recoverable	-	89,755,863	1,928,553,025	2,018,308,888
Investment in Bond	300,000,000	365,000,000		665,000,000
Equity Investment		229,251,529	35,687,600	264,939,129
Other financial assets	-		102,562,542	102,562,542
<b>Total</b>	<b>300,000,000</b>	<b>8,609,007,392</b>	<b>2,066,803,167</b>	<b>10,975,810,559</b>

### 38.3 Liquidity Risk of Debt Instruments

Liquidity risk is the risk that an entity will encounter difficulty in meeting obligations associated with financial instruments. The table below summarizes the maturity profile of the financial assets of the company based on their market value. The Company maintains a portfolio of highly marketable securities that can be easily liquidated in the event of an unforeseen interruption of cash flow. Some of the specific actions by the company to mitigate the liquidity risk are shown below:

Cash outflows identified in advance are matched through short term deposits.

The Company maintains a foreign currency bank account which can be liquidated in the event of unexpected cash outflows.

Maturity Analysis of Financial Assets & liabilities at 31Ashadh 2076

Financial assets/liabilities	0 to 6 months	6-12 months	1-2 years	Over 2 years	No stated maturity	Total
Financial assets						-
Fair value through profit or loss						-
Listed equity securities						-
Fair value through other comprehensive income					593,004,968	593,004,968
Amortized cost						-
Fixed deposit	1,935,000,000	3,420,000,000	4,400,000,000			9,755,000,000
Government & other bond	1,165,030,000					1,165,030,000
Insurance & Reinsurance receivables	2,076,185,319	1,264,502,987	139,647,783			3,480,336,089
Other Financial Assets	111,461,999			657,590		112,119,589
Cash and short term deposits	249,978,412					249,978,412
<b>Total</b>	<b>5,537,655,730</b>	<b>4,684,502,987</b>	<b>4,539,647,783</b>	<b>657,590</b>	<b>593,004,968</b>	<b>15,355,469,058</b>
Financial liabilities						-
Reinsurance payable	593,698,108	42,716,654				636,414,762
Other financial liabilities (Sundry Creditors)	757,310,499	8,176		1,166,644		758,485,319
Loan & borrowings	100,000,000					100,000,000
<b>Total</b>	<b>1,451,008,607</b>	<b>42,724,830</b>	<b>-</b>	<b>1,166,644</b>	<b>-</b>	<b>1,494,900,081</b>

Maturity Analysis of Financial Assets

32 Ashadh 2075

Financial assets/liabilities	0-6 months	6-12 months	1-2 years	Over 2 years	No stated maturity	Total
Financial assets						
Fair value through profit or loss						
Listed equity securities						
Fair value through other comprehensive income					264,939,129	264,939,129
Amortized cost						-
Fixed deposit		770,000,000	7,155,000,000			7,925,000,000
Government & other bond				665,000,000		665,000,000
Insurance & Reinsurance receivables	1,080,707,163	847,845,862				1,928,553,025
Other Financial Assets	281,416,678		265,497	392,093		282,074,268
Cash and short term deposits	88,586,497					88,586,497
<b>Total</b>	<b>1,450,710,338</b>	<b>1,617,845,862</b>	<b>7,155,265,497</b>	<b>665,392,093</b>	<b>264,939,129</b>	<b>11,154,152,919</b>
Financial liabilities						
Reinsurance payable	209,740,697	15,090,870				224,831,567
Other financial liabilities (Sundry Creditors)	283,505,668	8,176		1,166,644		284,680,488
<b>Total</b>	<b>493,246,365</b>	<b>15,099,046</b>	<b>-</b>	<b>1,166,644</b>	<b>-</b>	<b>509,512,055</b>

#### 38.4 Interest Rate Risk

Interest rate risk is the risk of interest rate volatility adversely affecting the market value of the investment portfolio. In an increasing interest rate environment, there will be a drop in the value of treasury bills and bonds when they are marked- to – market,

The company monitors its interest rate risk on a monthly basis by analyzing the movement in the interest rate-sensitive asset duration, the allocation to interest- rate sensitive assets, and the sensitivity of interest rate movements on the solvency margin.

Interest rate risk is constantly reviewed and to monitored market investment



## Reconciliation of Statement of Financial Position

### Non-Life Division

Assets	Notes	FY 2075-76			FY 2074-75		
		NFRS	Difference	GAAP	NFRS	Difference	GAAP
Property, plant & equipments	1	532,372,354	120,954,755	411,417,599	531,332,007	124,057,689	407,274,318
Intangibles		1,635,587	(203,876)	1,839,463	77,496	(5,166)	82,662
Financial Assets		-	-	-	-	-	-
Financial Assets through OCI	2	593,004,968	(30,131,421)	623,136,389	264,939,129	(31,497,260)	296,436,389
Financial Assets through P/L		-	-	-	-	-	-
Financial Assets at Amortized Cost		10,920,100,637	-	10,920,100,637	8,590,000,000	(70,637)	8,590,070,637
Financial & other Assets	3	112,119,589	(8,452,499)	120,572,088	102,562,542	1,550,351	101,012,191
Insurance receivables		3,480,336,088	-	3,480,336,088	1,928,553,025	11,777,226	1,916,775,799
Other receivables		135,155,049	1	135,155,049	89,755,863	-	89,755,863
Tax assets	4	1,229,368,804	(1,323,224,591)	2,552,593,395	989,459,776	(968,382,573)	1,957,842,350
Deferred tax assets	5	5,681,440	(5,460,595)	11,142,035	11,619,269	1,002,342	10,616,927
Cash & cash equivalent	6	249,978,412	(3,298,639)	253,277,050	88,586,494	-	88,586,494
<b>Total Assets</b>		<b>17,259,752,927</b>	<b>(1,249,816,865)</b>	<b>18,509,569,792</b>	<b>12,596,885,601</b>	<b>(861,568,028)</b>	<b>13,458,453,629</b>
Shareholder's Funds		-	-	-	-	-	-
Equity shares		8,400,000,000	-	8,400,000,000	7,177,500,000	-	7,177,500,000
Retained earning	7	1,063,109,651	(76,772,262)	1,139,881,913	860,077,247	(50,236,059)	910,313,306
Insurance fund		1,471,270,940	-	1,471,270,940	1,113,640,980	-	1,113,640,980
Catastrophic reserve		441,293,984	-	441,293,984	314,582,093	-	314,582,093
Other reserves	8	466,520,500	190,738,650	275,781,850	436,453,395	161,196,653	275,256,742
<b>Toal Shareholder's Funds</b>		<b>11,842,195,075</b>	<b>113,966,388</b>	<b>11,728,228,687</b>	<b>9,902,253,715</b>	<b>110,960,594</b>	<b>9,791,293,121</b>
Liabilities		-	-	-	-	-	-
Deferred tax liabilities		-	-	-	-	-	-
Insurance contract liabilities	9	3,780,718,916	11,071,096	3,769,647,820	2,027,777,680	16,446,290	2,011,331,390
Reinsurance payables		636,414,762	1,549,118	634,865,644	224,831,567	11,777,226	213,054,341
Employee benefits	10	2,477,212	(5,132,667)	7,609,879	5,051,762	5,051,762	-
Other liabilities	11	758,485,319	(9,332,500)	767,817,823	284,680,488	(23,657)	284,704,145
Loan & borrowings		100,000,000	-	100,000,000	-	-	-
Provisions	4	139,461,642	(1,361,938,298)	1,501,399,941	152,290,390	(1,005,780,243)	1,158,070,633
		-	-	-	-	-	-
<b>Total Liabilities</b>		<b>5,417,557,852</b>	<b>(1,363,783,251)</b>	<b>6,781,341,107</b>	<b>2,694,631,887</b>	<b>(972,528,622)</b>	<b>3,667,160,509</b>
<b>Total liabilities and shareholder's funds</b>		<b>17,259,752,927</b>	<b>(1,249,816,863)</b>	<b>18,509,569,794</b>	<b>12,596,885,601</b>	<b>(861,568,028)</b>	<b>13,458,453,630</b>
		<b>0</b>	<b>(2)</b>	<b>(1)</b>	<b>0</b>	<b>0</b>	<b>(0)</b>

### 1 Property, plant & equipments

Difference amount is due to revaluation of land which was not adjusted in GAAP financial Statements & difference in intangible is due to change in accounting estimate for amortization.

### 2 Financial Assets through OCI

In NFRS investment in quoted shares are measured at fair value through OCI, above difference amount represent overall changes in equity investment made by company. However in GAAP FS decrease in quoted price is only presented in provision for loss.

- 3 Financial & other Assets**  
Difference is due to presentation of vehicle under OYVS, seperately presented as deferred employee cost while in GAAP FS presented under fixed assets.
- 4 Tax assets & Provision**  
Tax is presented net of tax provision in NFRS while in GAAP presented seperately in assets & liabilites.
- 5 Deferred tax assets**  
Different in carrying value of assets & liabilites has resulted changes in deferred tax assets. Eg. Provision for investment losses, carrying value of PPE.
- 6 Cash & cash equivalent**  
Difference is due to forex computation of closing foreign currency balance at reporting date.
- 7 Retained earning**  
Difference amount is due to changes in insurance contract liabilities, transfer to regulatory reserve, recognition & derecognition of expenses related to share issuance.
- 8 Other Reserve**  
Difference in other reserve arises from revaluation of land, tranfer of amount to regulatory reserve, fair value reserve, actuarial reserve & deferred tax reserve.
- 9 Insurance contract liabilities**  
Difference arise due to actuarial assessment of liability adequacy test.
- 10 Employee benefits Obligation**  
In NFRS presented net of investment to plan assets & liability measured by actuarial assessment, while in GAAP employee benefits obligation presented in provisions & plan assets shown under investment.
- 11 Other liabilities**  
Difference amount is due to addition of service charges of unallocated premium income presented in other income of SoPL and netting of TDS paid presented at debit balance.



## Reconciliation of SoPL

	Notes	FY 2075-76			FY 2074-75		
		NFRS	Difference	GAAP	NFRS	Difference	GAAP
Gross written premium		6,825,091,593	-	6,825,091,593	3,829,551,638	-	3,829,551,638
Ceded written premium		960,378,119	-	960,378,119	910,930,187	-	910,930,187
Net Written Premium		5,864,713,474	-	5,864,713,474	2,918,621,452	-	2,918,621,452
Other Revenue		-			-		
Commission income		268,006,328	-	268,006,328	319,532,761	-	319,532,761
Investment income		1,033,210,600	-	1,033,210,600	745,839,858	-	745,839,858
Other insurance related income		471,324,786	-	471,324,786	233,155,954	-	233,155,954
Provision written off	1	-	(22,713,453)	22,713,453	-	-	-
Total revenue		7,637,255,188	(22,713,453)	7,659,968,641	4,217,150,024	-	4,217,150,024
Gross benefit & claim paid		2,183,671,754	-	2,183,671,754	1,380,801,463	-	1,380,801,463
Claim ceded to reinsurer		636,605,247	-	636,605,247	429,811,408	-	429,811,408
Net Benefits & claims		1,547,066,507	-	1,547,066,507	950,990,055	-	950,990,055
Change in insurance contract liabilities	2	1,752,941,236	(5,375,194)	1,758,316,430	218,312,962	5,419,378	212,893,584
Commission expenses		2,036,200,197	-	2,036,200,197	1,193,403,004	-	1,193,403,004
Other insurance related expenses	3	992,099,818	1,182,991	990,916,827	434,816,464	-	434,816,464
Service fee expenses		58,647,135	-	58,647,135	29,186,215	-	29,186,215
Personnel expense	4	116,604,233	(4,455,340)	121,059,573	122,427,186	2,471,021	119,956,165
Administrative expenses	5	42,696,230	604,512	42,091,718	27,232,655	18,080	27,214,576
Finance cost		2,133,168	-	2,133,168	12,220	12,220	-
Forex gain /(loss)	6	3,298,639	3,298,639	-	-	-	-
Writeoff expenses							302,600
Share related expenses	7			4,180,000			
Loss/(gain) on sale of assets		-			(116,321)	-	(116,321)
Impairment losses/investment provision	1	-	(25,040,524)	25,040,524	-	(14,684,217)	14,684,217
Depreciation & amortization	8	5,126,811	(623,956)	5,750,767	3,751,042	(675,163)	4,426,205
Total benefit claim paid & other expenses		6,556,813,974	(30,408,872)	6,591,402,846	2,980,015,482	(7,438,682)	2,987,756,763
Profit before tax		1,080,441,214	7,695,419	1,068,565,795	1,237,134,543	7,438,682	1,229,393,261
Tax expenses	9	325,945,318	(27,360,557)	353,305,875	377,196,376	7,382,535	369,813,841
<b>Net profit for the year</b>		<b>754,495,896</b>	<b>35,055,976</b>	<b>715,259,920</b>	<b>859,938,167</b>	<b>56,146</b>	<b>859,579,421</b>
		<b>754,495,896</b>		<b>715,259,920</b>	<b>859,938,167</b>		<b>859,579,421</b>
		-		-	-		-

- 1 Provision written off  
In NFRS changes in fair value of investment routed through OCI. However, in NFRS it has been presented through P/L so the above difference is resulted due to variation of policies.
- 2 Change in insurance contract liabilities  
Insurance contract liabilities is accounted & presented in as per LAT conducted by actuarial assessment, however in GAAP contract liabilities presented based on insurance directives.



- 3 Other insurance related expenses  
Insurance service fee is additionally recognized for unallocated premium amount and difference is result of the adjustment.
- 4 Personnel expenses  
Actuarial assessment of gratuity & leave is presented in comparative & current year however in GAAP only presented in FY 2075-76.
- 5 Administrative expenses  
Difference arises due to transfer of certain amount of communication expense to employee benefits expenses.
- 6 Forex gain /(loss)  
Difference is due to forex computation of closing foreign currency balance at reporting date.
- 7 Share related expenses  
Share issuance cost is presented in equity (adjusted to share premium) in NFRS while in GAAP charged to P/L
- 8 Depreciation & amortization  
Change in accounting estimates has resulted difference in depreciation & amortization.
- 9 Tax Expenses  
Tax expenses difference is result of deferred tax computation due to changes in carrying amount of assets & liabilities and reassessment of current tax.





**बीमा समिति**  
**BEEMA SAMITI**

नेपालको बीमा नियमनकारी निकाय  
Insurance Regulatory Authority of Nepal



श्री विष्णु  
संचालक समितिमा प्राप्तको  
आ.व. २०७५/७६ को वित्तीय विवरण तयारी प्रारम्भ गर्न हुन्छ  
२०७६/१२

गैरस्थलगत सुपरीवेक्षण ०४ (२०७७/०७८) च.नं.७०

श्री नेपाल पुनर्बीमा कम्पनी लिमिटेड  
थापाथली, काठमाडौं।

विषय: आ.व. २०७५/७६ को वित्तीय विवरण स-शर्त स्वीकृति बारे।

मिति: २०७७/०४/०७  
नेपाल पुनर्बीमा कम्पनी लिमिटेड  
दर्ता नं. ९६  
मिति २०७७/४/०७

यस समितिमा प्राप्त तहाँको मिति २०७७/०२/१९ (च.नं. १४५७/२०७६/७७) को पत्र सम्बन्धमा लेखिदैछ।

बीमकको वित्तीय विवरण प्रतिको उत्तरदायित्व बीमक स्वयममा रहेको सर्वविदितै छ। लेखापरीक्षण भई समितिको स्वीकृतिको लागि पेश हुन आएको तहाँको आ.व. २०७५/७६ को वित्तीय विवरण सम्बन्धमा देहाय बमोजिमका शर्तहरू सहित स्वीकृत गरिएको व्यहोरा निर्णयानुसार जानकारी गराईन्छ।

१. बीमकले अन्य बीमक तथा पुनर्बीमकहरूसँग लिन बाँकि बक्यौताहरू यथाशिघ्र असुली गर्नुहुन।
२. बीमकको अण्डराइटिङ्ग मुनाफा न्युन रहेको प्रति सचेत रहनुहुन।
३. बीमकले दायित्व पर्याप्तता परीक्षणका लागि पर्याप्त तथ्याङ्क राख्ने व्यवस्था गर्नुहुन।
४. बीमकको दावी भुक्तानी प्रकृया प्रभावकारी बनाउनु हुन।
५. बीमकको लेखा परीक्षण समितिलाई प्रभावकारी बनाइ आन्तरिक नियन्त्रण प्रणाली सुदृढ गर्नुहुन।
६. बीमकले समितिबाट जारी भएको स्थिर सम्पत्ति खरिद/ बिक्री निर्देशिका बमोजिम समितिको स्वीकृती लिएर मात्र स्थिर सम्पत्ति खरिद गर्नुहुन।
७. बीमकले समितिमा मासिक तथा त्रैमासिक रूपमा पेश गर्नुपर्ने विवरण तथा कागजातहरू तोकिएको समयभित्र पेश गर्नुहुन।
८. बीमकको आन्तरिक तथा बाह्य लेखा परीक्षकले औल्याएका कैफियतहरू सुधार गर्नु हुन।
९. बीमकले स्थिर सम्पत्ति, अपलेखन वा समायोजन हुन बाँकि विविध खर्चहरू र विदेशी मुद्रामा गरिएका कारोवारहरूको लेखाङ्कन प्रचलित लेखामानहरू बमोजिम गर्नुहुन।
१०. बीमकले नेपाल वित्तीय प्रतिवेदनमान (NFRS) बमोजिम तयार गरेको वित्तीय विवरणमा "NFRS-4: Insurance Contracts" अनुसार Insurance Contract Liability तथा Reinsurance Assets को लेखाङ्कन गर्नु हुन।
११. बीमकले समितिबाट वित्तीय विवरण स्वीकृत भएको मितिले ६० (साठी) दिन भित्र साधारण सभा गर्नु हुन।

सन्तोष कार्की

प्रमुख, गैरस्थलगत सुपरीवेक्षण शाखा

पो.ब.नं. २१७२, कुपण्डोल-१०, ललितपुर, नेपाल, फोन: ०१-५५२१०७९, ५५३८७४३, फ्याक्स: ०१-५५२०११९, टोल फ्रि नं.: १६६०-०१-५६७८९





**बीमा समिति**  
**BEEMA SAMITI**

नेपालको बीमा नियमनकारी निकाय  
Insurance Regulatory Authority of Nepal

नेपाल पुनर्बीमा कम्पनी लिमिटेड

दर्ता नं. २३१

मिति २०७७/६/२३



नियमन शाखा ४८ (२०७७/७८) च. नं. १२६८

मिति: २०७७/०६/२९

श्री नेपाल पुनर्बीमा कम्पनी लिमिटेड,  
थापाथली, काठमाडौं।

विषय: आ.व. २०७५/७६ को साधारण सभा सम्बन्धमा।

उपर्युक्त सम्बन्धमा तहाँको मिति २०७७/०५/१२ (च. नं. २२८ - ०७७/७८) को पत्रको सम्बन्धमा लेखिदैछ।

बीमकबाट आ.व. २०७५/७६ को साधारण सभा को लागि थप समयको स्वीकृति माग हुन आएकोमा हाल महामारीको रुपमा फैलिएको COVID-19 को संक्रमणलाई विचार गर्दै अनुकूल समय हेरी सकभर छिटो साधारण सभा सम्पन्न गर्नुहुन निर्णयानुसार जानकारी गराइएको छ।

*विश्वराज*  
*२५/६/२०७७*

*निश्चल राज बानियाँ*  
सहायक निर्देशक, नियमन शाखा

पो.ब.नं. २१७२, कुपण्डोल-१०, ललितपुर, नेपाल, फोन ०१-५५२१०७९, ५५३८७४३, फ्याक्स: ०१-५५२०११९, टोल फ्रि नं.: १६६०-०१-५६७८९  
P.O. Box No.: 2172, Kupandole-10, Lalitpur, Nepal, Phone: 01-5521079, 5538743, Fax: 01-5520119, Toll Free No.: 1660-01-56789



## यस कम्पनीको आ.व.२०७५/७६ को बीमा समितिबाट वित्तीय विवरण स्वीकृत हुँदा उल्लेखित महत्वपूर्ण शर्तहरू सम्बन्धमा संचालक समितिको जवाफ निम्नानुसार रहेको छ :

१) बीमकको अन्य बीमक तथा पुनर्बीमकहरूसँग लिन बाँकी बक्यौताहरू यथाशीघ्र असुली गर्नु हुन ।

जवाफ: कम्पनीले अन्य बीमक तथा पुनर्बीमकहरूसँग लिन बाँकी बक्यौताहरू असुलीको लागि निरन्तर प्रयास गरिरहेको छ ।

२) बीमकको अण्डराइटिड मुनाफा न्यून रहेको प्रति सचेत रहनु हुन ।

जवाफ: कम्पनीको अण्डराइटिड मुनाफामा बृद्धि गर्न आवश्यक रणनीति अवलम्बन गरिने छ ।

३) बीमकले दायित्व पर्याप्तता परिक्षणका लागि प्रयाप्त तथ्याङ्कहरू राख्ने व्यवस्था गर्नु हुन ।

जवाफ: कम्पनीले दायित्व पर्याप्तता परिक्षणका लागि प्रयाप्त तथ्याङ्कहरू राखिरहेको जानकारी गराउँदै आइन्दा यसलाई अभ्यवस्थित गरिने छ ।

४) बीमकको दावी प्रकृया प्रभावकारी बनाउनु हुन ।

जवाफ: कम्पनीको दावी भुक्तानी प्रकृया प्रभावकारी बनाइने छ ।

५) बीमकको लेखा परीक्षण समितिलाई प्रभावकारी बनाई आन्तरिक नियन्त्रण प्रणाली सुदृढ गर्नु हुन ।

जवाफ: कम्पनीको लेखा परीक्षण समितिलाई प्रभावकारी बनाइएको र आन्तरिक नियन्त्रण प्रणाली सुदृढ हुँदै गराउँदै आइएको छ ।

६) बीमकले समितिबाट जारी भएको स्थिर सम्पत्ति खरिद बिक्री सम्बन्धि निर्देशिका बमोजिम समितिबाट स्वीकृति लिएर मात्र स्थिर सम्पत्ति खरिद गर्नुहुन ।

जवाफ: कम्पनीले समितिबाट जारी भएको स्थिर सम्पत्ति खरिद बिक्री सम्बन्धि निर्देशिका बमोजिम समितिबाट स्वीकृति लिएर मात्र स्थिर सम्पत्ति खरिद गर्ने गरिएको छ ।

७) बीमकले समितिमा मासिक तथा त्रैमासिक रूपमा पेश गर्नुपर्ने विवरण तथा कागजातहरू तोकिएको समयभित्र पेश गर्नु हुन ।

जवाफ: कम्पनीले समितिमा मासिक तथा त्रैमासिक रूपमा पेश गर्नुपर्ने विवरण तथा कागजातहरू तोकिएको समयभित्र पेश गरिने छ ।

८) बीमकले आन्तरिक तथा बाह्य लेखा परीक्षकले औल्याइएका कैफियतहरू सुधार गर्नु हुन ।

जवाफ: कम्पनीले आन्तरिक तथा बाह्य लेखा परीक्षकद्वारा औल्याइएका कैफियतहरू उपर आवश्यक सुधार गर्दै गइरहेको छ ।

९) बीमकले स्थिर सम्पत्ति, अपलेखन वा समायोजन हुन बाँकी विविध खर्चहरू र विदेशी मुद्रामा गरिएका कारोबारहरूको लेखाङ्कन प्रचलित लेखामानहरू बमोजिम गर्नु हुन ।

जवाफ: कम्पनीले स्थिर सम्पत्ति, अपलेखन वा समायोजन हुन बाँकी विविध खर्चहरू र विदेशी मुद्रामा गरिएका कारोबारहरूको लेखाङ्कन प्रचलित लेखामानहरू बमोजिम गरेको छ ।

१०) बीमकको नेपाल वित्तीय प्रतिवेदन बमोजिम तयार गरिएको वित्तीय विवरण “NFRS 4: Insurance Contracts” अनुसार Insurance Contract Liability त्यf Reinsurance Assets को लेखाङ्कन गर्नु हुन ।

जवाफ: कम्पनीले नेपाल वित्तीय प्रतिवेदन बमोजिम तयार गरिएको वित्तीय विवरण “NFRS 4: Insurance Contracts” अनुसार Insurance Contract Liability तथा Reinsurance Assets को लेखाङ्कन गरिने छ ।

११) बीमकले समितिबाट वित्तीय विवरण स्वीकृत भएको मितिले ६० दिन भित्र साधारण सभा गर्नु हुन ।

जवाफ: बीमा समितिको प.सं. नियमन शाखा ४८ (२०७७/७८) च.नं. १२७२ मिति २०७७/०६/२१ को पत्रबाट हाल महामारीको रूपमा फैलिएको COVID 19 को संक्रमणलाई बिचार गर्दै अनुकूल समय हेरी सकभर छिटो साधारण सभा सम्पन्न गर्नु हुन निर्देशन प्राप्त भए अनुसार मिति २०७७/०९/२९ मा साधारण सभा हुने मिति तय भएको छ ।



